



आर्थिक वर्ष २०७७/७८

# सञ्चालक समिति



राजन सिंह भण्डारी  
अध्यक्ष



प्रकाश चन्द्र मैनाली  
सञ्चालक  
(सर्वसाधारण तर्फ)



विजय ध्वज कार्की  
सञ्चालक  
(सर्वसाधारण तर्फ)



सीता कार्की (के.सी.)  
सञ्चालक  
(सर्वसाधारण तर्फ)



प्रबल जंग पाण्डे  
सञ्चालक



सजजन शर्मा  
सञ्चालक



अनिल ज्वाली  
सञ्चालक

लेखापरीक्षक  
के. के. बुढाथोकी एण्ड एसोसिएट्स  
चार्टर्ड एकाउन्टेन्ट्स

राजेन्द्र लाल श्रेष्ठ  
नायव-प्रमुख कार्यकारी अधिकृत/  
कम्पनी सचिव/सूचना अधिकारी

## विषय-सूची

| क्र.सं. | विषय                                                                                                                                                | पृष्ठ संख्या |
|---------|-----------------------------------------------------------------------------------------------------------------------------------------------------|--------------|
| १.      | पन्ध्रौ वार्षिक साधारण सभा सम्बन्धी सूचना                                                                                                           | १            |
| २.      | साधारण सभा सम्बन्धी अन्य जानकारी                                                                                                                    | २            |
| ३.      | प्रोक्सी फाराम                                                                                                                                      | ५            |
| ४.      | पन्ध्रौ वार्षिक साधारण सभामा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन                                                                                     | ७            |
| ५.      | कम्पनी ऐन, २०६३ को दफा १०९ उपदफा ४ अनुसारको अतिरिक्त विवरण                                                                                          | २२           |
| ६.      | धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (२) संग सम्बन्धी विवरण                                                              | २८           |
| ७.      | लेखापरीक्षकको प्रतिवेदन                                                                                                                             | ३१           |
| ८.      | एकीकृत वित्तीय अवस्थाको विवरण (वासलात)                                                                                                              | ३६           |
| ९.      | एकीकृत नाफा-नोक्सान विवरण                                                                                                                           | ३७           |
| १०.     | एकीकृत अन्य विस्तृत आम्दानीको विवरण                                                                                                                 | ३८           |
| ११.     | एकीकृत नगद प्रवाह विवरण                                                                                                                             | ३९           |
| १२.     | एकीकृत इक्विटीमा भएको परिवर्तनको विवरण                                                                                                              | ४१           |
| १३.     | प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणीहरू                                                                                                    | ४५           |
| १४.     | बैंकको वित्तीय विवरणहरूका अनुसूचीहरू                                                                                                                | ६५           |
| १५.     | नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशिका, २०७७ को निर्देशन नं २० बुँदा नं ९ संग सम्बन्धी विवरण                                                  | १४३          |
| १६.     | नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशिका, २०७७ को निर्देशन नं ६ को बुँदा नं १६ (च) संग सम्बन्धी विस्तृत विवरण                                   | १४३          |
| १७.     | नेपाल धितोपत्र बोर्डद्वारा जारी सूचीकृत सञ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा २० (४) वमोजिम अनुपालना सम्बन्धी सारांश | १४४          |
| १८.     | ऋणपत्र जारी गर्दाको प्रक्षेपित विवरण र लेखापरिक्षण भएको विवरण बीचको तुलना                                                                           | १४५          |
| १९.     | नेपाल राष्ट्र बैंकबाट प्राप्त लाभांश घोषणा र वितरण तथा वित्तीय विवरण प्रकाशन स्वीकृति पत्र                                                          | १४८          |
| २०.     | नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृति पत्रमा उल्लेखित निर्देशनहरू सम्बन्धमा बैंकको प्रतिक्रिया                                                     | १४९          |
| २१.     | बैंकको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको प्रस्तावित संशोधनको तीन महले                                                                               | १५०          |

# सिटिजन्स संरक्षित बचत खाता



## बचत सँगै जिन्दगीको नाता... सिटिजन्स संरक्षित बचत खाता

### बिशेषताहरु:

- न्यूनतम मौज्दात रु. १,०००/-
- निःशुल्क भिसा डेबिट कार्ड\*
- निःशुल्क मोबाईल तथा इन्टरनेट बैंकिङ्ग\*
- बैंकका विभिन्न सेवाहरुमा ५०% छुट\*
- नेपाल भरीका जुनसुकै ATM बाट पैसा निकाल्दा शुल्क नलाग्ने

रु.  
५०,०००  
सम्मको

स्वास्थ्य बिमा  
(अस्पताल भर्ना खर्च)

रु.  
५,००,०००  
सम्मको

दुर्घटना मृत्यु बिमा

बिला प्रदायक: नेपाल इन्स्योरेन्स कं. लि. बिला शुल्क बैंकले नेपाल इन्स्योरेन्स कं. लि. लाई बुझाउने छ ।

थप जानकारीका लागि बैंकको नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोला ।

सम्पूर्ण बैंकिङ्ग सुविधाका लागि TOLL FREE 1660-01-66667

**Citizens Bank**

Narayanhi Path, Kathmandu  
TEL: +977 1 4427842/43/24  
EMAIL: info@ctznbank.com

SWIFT: CTZNNPKA

f /CTZNbank  
t /CitizensBankIn1  
i /citizensbankofficial  
#CTZNprogress

## सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेड

नारायणहिटी पथ, काठमाडौं

को

पन्ध्रौं वार्षिक साधारण सभा बस्ने सम्बन्धी

## सूचना

मिति २०७८/०६/२५ गते बसेको सञ्चालक समितिको ३८० औं बैठकले निर्णय गरे अनुसार यस बैंकको पन्ध्रौं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्न विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।

## १. सभा हुने मिति, स्थान र समय

|                   |                                                                           |
|-------------------|---------------------------------------------------------------------------|
| सभा हुने मिति     | :- २०७८ साल कार्तिक महिना १६ गते (तदनुसार २ नोभेम्बर, २०२१) मंगलबार       |
| स्थान             | :- बैंकको प्रधान कार्यालय रहेको भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाडौं। |
| सञ्चालन विधि      | :- विद्युतीय माध्यम (Webinar) र भौतिक रूपमा एकासाथ सञ्चालन गर्ने।         |
| सभा सुरु हुने समय | :- साँझ ४.०० बजे।                                                         |

(कोभिड-१९ संक्रमणको जोखिम अभै पनि कायमै रहेको अवस्थालाई दृष्टिगत गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको परिपालना गर्दै सभा सम्पन्न गर्नुपर्ने विशेष परिस्थितिका कारण शेयरधनी महानुभावहरूको उपस्थितिका लागि Webinar को पनि व्यवस्था गरिएको छ।)

## २. छलफलका विषयहरू :

## क. साधारण प्रस्तावहरू

१. आ.व. २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने।
२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरू सहितको एकीकृत वासलात र मिति २०७७/०४/०१ देखि २०७८/०३/३१ सम्मको नाफा-नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्ने।
३. सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ३.०८७ प्रतिशतका दरले हुन आउने रु. ३८,८२,५६,८०७.२४ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने।
४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने। (कम्पनी ऐन, २०६३ को दफा १११(३) बमोजिम बहालवाला लेखापरीक्षक श्री के.के. बुढाथोकी एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त हुन योग्य हुनुहुन्छ।)
५. बैंकको नियमावली अनुसार समूह 'ख' का सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद २ (दुई) को निर्वाचन गर्ने।

## ख. विशेष प्रस्तावहरू

१. सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार १२.९१३ प्रतिशतका दरले हुन आउने रु. १,६२,४०,५०,८९१.१० बराबरको बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने।
२. सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने र गाभिने (मर्ज गर्ने) वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साभेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कन गर्न राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने

सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

३. (क) बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने ।

(क-१) बैंकको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा ।

४. बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न अनुमति लिनुपर्ने निकायहरुबाट प्राप्त हुन आउने निर्देशन बमोजिम थपघट लगायत आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

### ग. विविध

## साधारण सभा सम्बन्धी अन्य जानकारी

१. वार्षिक साधारण सभालाई ध्यानमा राखी मिति २०७८/०६/२२ गते १ दिन बैंकको शेयरधनीदर्ता किताब बन्द गरिएको व्यहोरा जानकारी गराइन्छ । सो सम्बन्धि सूचना मिति २०७८/०६/१३ गतेको हिमालय टाइम्स दैनिक नेपाली पत्रिकामा प्रकाशित गरिएको व्यहोरा समेत जानकारी गराइन्छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८/०६/२१ गतेसम्म कारोवार भई म्याद भित्र यस बैंकको शेयर रजिष्ट्रार सि.बि.आई.एल. क्यापिटल लिमिटेड, बाटुलेघर, ढिल्लीबजार, काठमाडौंमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनीदर्ता किताबमा कायम शेयरधनीहरुले सो सभामा भाग लिन र बोनस शेयर तथा नगद लाभांश पाउने छन् ।
२. वार्षिक साधारण सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुले शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण र आफ्नो परिचय खुल्ने प्रमाण वा सोको प्रतिलिपि अनिवार्य रुपमा साथमा लिई आउनुहुन अनुरोध छ ।
३. वार्षिक साधारण सभामा भौतिक रुपमा उपस्थित भई भाग लिन इच्छुक शेयरधनी महानुभावहरुको सुविधाको लागि हाजिरी पुस्तिका सभा स्थलमा सभा हुने दिन मध्याह्न २:०० बजेदेखि खुल्ला रहनेछ । कोभिड-१९ को संक्रमणको जोखिमका कारण सभास्थलमा उपस्थित हुँदा २ मिटरको सामाजिक दुरी कायम हुने गरी हाजिरी, मतदान तथा सभा स्थलमा बस्ने व्यवस्था कायम गरिएको हुँदा संक्रमणबाट बच्न, बचाउनका लागि आवश्यक पर्ने मास्क, पन्जा लगायतका न्यूनतम सुरक्षाका उपकरणहरु अनिवार्य रुपमा प्रयोग गर्नु हुन अनुरोध छ ।
४. साधारण सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा प्रतिनिधिपत्र (प्रोक्सी) फारम भरी सभा शुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगाडि अर्थात् मिति २०७८/०७/१४ गते साँझ ४ बजेभित्र बैंकको मुख्य कार्यालय नारायणहिटी पथ, दरवारमार्गमा दर्ता गराई सक्नु पर्नेछ । बैंकको शेयरधनीबाहेक अरुलाई प्रोक्सी दिन र एकभन्दा बढी व्यक्तिलाई आफ्नो शेयर विभाजन गरी तथा अन्य कुनै किसिमबाट छुट्याई प्रोक्सी दिन पाइने छैन, यसरी दिइएको प्रोक्सी बदर हुनेछ ।
५. प्रतिनिधि (प्रोक्सी) नियुक्त गरीसकेपछि सम्बन्धित शेयरधनीले प्रतिनिधि फेरबदल गर्न चाहेमा यस अघि दिएको प्रतिनिधि (प्रोक्सी) बदर गरी यो प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिइयोस् भन्ने छुट्टै पत्र सहित प्रोक्सी फारम बैंकको मुख्य कार्यालयमा सभा शुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै दर्ता गराएको अवस्थामा अधिल्लो प्रतिनिधिलाई स्वतः बदर भएको मानी पछिल्लो प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिइने छ । प्रतिनिधि नियुक्त गरी सकेको शेयरधनी आफै सभामा उपस्थित भई हाजिर पुस्तिकामा दस्तखत गरेमा निजले दिएको प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ ।
६. बुँदा नं. १ मा उल्लेख गरे बमोजिम शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरु मात्र सो सभाबाट पारित बोनस शेयर र लाभांश रकमको हकदार हुनेछन् ।
७. एकभन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्वसम्मतबाट प्रतिनिधि चयन गरिएको एकजनाले मात्र वा लगत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन सक्ने छन् ।
८. नाबालक शेयरधनीहरुको तर्फबाट बैंकको शेयर लगत दर्ता किताबमा संरक्षकको रुपमा नाम दर्ता भइरहेका महानुभावहरुले सभामा भाग लिन, मतदान गर्न वा प्रतिनिधि तोक्न सक्नु हुनेछ ।

९. बैंकका सञ्चालकहरूको निर्वाचन सम्बन्धि कार्यक्रम बैंकको रजिष्टर्ड कार्यालय, नारायणहिटी पथमा स्थापित निर्वाचन समितिको कार्यालयले २०७८/०७/०५ को दिन प्रकाशित गरिनेछ ।
१०. साधारण सभा सम्बन्धमा थप जानकारी आवश्यक परेमा कार्यालय समयभित्र बैंकको प्रधान कार्यालय नारायणहिटी पथ, काठमाडौंमा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ ।
११. सुरक्षाको दृष्टिकोणले शेयरधनी महानुभावहरू सभा स्थलमा आउंदा भोलाजस्ता वस्तुहरू नलिई आउनु हुन अनुरोध छ । आवश्यक देखिएमा सुरक्षाकर्मीले सुरक्षा जांच गर्न सक्ने हुंदा सो कार्यमा सहयोग गरीदिनु हुन समेत अनुरोध गरिन्छ ।
१२. कोभिड-१९ को कारणले सृजना हुन सक्ने सम्भावित असर तथा जोखिमलाई मध्यनजर गरी नेपाल सरकारले पालना गर्नुपर्ने भनी तोकिएका सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी साधारण सभा सञ्चालन गर्ने प्रबन्ध मिलाईएको छ । साथै Webinar मार्फत बैंकको यस साधारण सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरूले साधारण सभा हुने समयभन्दा २४ घण्टा अगाडी मोवाईल नं.९८५१०३२२५४ वा ९८५१०१२३४५ मा सम्पर्क गरी सहभागीता जनाउनु हुन अनुरोध गरिन्छ ।

**पुनश्च:** कम्पनी ऐन, २०६३ अनुसारको वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन शेयरधनी महानुभावहरूले कम्पनीको मुख्य कार्यालय नारायणहिटी पथ, काठमाडौं तथा यस बैंकको शेयर रजिष्ट्रार सि.बि.आई.एल. क्यापिटल लिमिटेड, डिल्लीबजार, काठमाडौंमा उपस्थित भई निरीक्षण गर्न र प्राप्त गर्न सक्ने व्यहोरा समेत जानकारीका लागि सूचित गरिन्छ । संक्षिप्त आर्थिक विवरण लगायत वार्षिक साधारण सभामा पेश हुने सम्पूर्ण प्रस्तावहरू बैंकको Website: [www.ctznbank.com](http://www.ctznbank.com) मा पनि हेर्न सक्नुहुनेछ ।

सञ्चालक समितिको आज्ञाले,  
कम्पनी सचिव



## प्रोक्सी फारम

श्री सञ्चालक समिति

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड

नारायणहिटी पथ, दरवारमार्ग, काठमाडौं ।

विषय : प्रतिनिधि नियुक्त गरेको बारे ।

महाशय,

..... जिल्ला ..... न.पा./गा.पा. वडा नं. .... बस्ने म/हामी .....ले त्यस कम्पनीको शेयरधनीको हैसियतले २०७८ साल कार्तिक १६ गते मंगलबारका दिन हुने पन्ध्रौं वार्षिक साधारण सभामा स्वयं उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले उक्त सभामा भाग लिन तथा मतदान गर्नका लागि ..... जिल्ला ..... न.पा./गा.पा. वडा नं. .... बस्ने त्यस कम्पनीका शेयरधनी श्री ..... शेयर प्रमाणपत्र नं. .... परिचय नं. .... लाई मेरो/हाम्रो प्रतिनिधि मनोनित गरी पठाएको छु /छौं ।

प्रोक्सी लिनेको दस्तखत :

निवेदक

दस्तखत :

नाम:

शेयर प्रमाणपत्र नं.:

शेयरधनी परिचय नं.:

कित्ता नं. .... देखि ..... सम्म

मिति:

## प्रवेश-पत्र


शेयरधनीको नाम ..... शेयर प्रमाण-पत्र नं. .... शेयरधनी परिचय नं. ....

शेयरधनीको सही ..... शेयर संख्या .....

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मिति २०७८ साल कार्तिक १६ गते मंगलबारका दिन हुने पन्ध्रौं वार्षिक साधारण सभामा उपस्थित हुन जारी गरिएको प्रवेश-पत्र ।

.....

शेयरधनीको हस्ताक्षर



कम्पनी सचिव

द्रष्टव्य : शेयरधनी आफैले खाली कोष्ठहरू भर्नुहोला । (सभाकक्षमा प्रवेश गर्न यो प्रवेश-पत्र प्रस्तुत गर्नु अनिवार्य छ ।)



## सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको

सञ्चालक समितिको वार्षिक प्रतिवेदन

आर्थिक वर्ष २०७७/७८

## आदरणीय शेयरधनी महानुभावहरू,

यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभामा उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरूलाई सञ्चालक समितिको तर्फबाट म हार्दिक स्वागत गर्दछु। यस अवसरमा म २०७८ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरू समेतको एकीकृत वासलात, आर्थिक वर्ष २०७७/७८ को एकीकृत नाफा-नोक्सान हिसाब, एकीकृत अन्य विस्तृत आम्दानीको विवरण, एकीकृत नगद प्रवाह विवरण तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू सभाको स्वीकृतिका लागि प्रस्तुत गर्दछु। यस सम्मानित सभामा म सञ्चालक समितिको तर्फबाट आर्थिक तथा बैंकिङ क्षेत्रको परिसूचक प्रस्तुत गर्दै बैंकको गत आर्थिक वर्षको कार्यको समीक्षा तथा भावी कार्यक्रमहरू प्रस्तुत गर्दछु।

## १. आर्थिक तथा बैंकिङ क्षेत्रका परिसूचकहरू

## कुल गार्हस्थ्य उत्पादन

आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ४.०१ प्रतिशत रहेको केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो वृद्धिदर -२.०९ प्रतिशत रहेको थियो। समीक्षा वर्षमा कृषि क्षेत्रको वृद्धि २.६४ प्रतिशत, उद्योग क्षेत्रको वृद्धि ५.०५ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि ४.४३ प्रतिशत भएको छ। अघिल्लो वर्ष कृषि, उद्योग तथा सेवा क्षेत्रको उत्पादन क्रमशः २.२३ प्रतिशत, -३.६९ प्रतिशत र -३.९७ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा वर्षमा औद्योगिक क्षेत्रको उत्पादन १३.११ प्रतिशत रहेको छ। अघिल्लो वर्षमा औद्योगिक क्षेत्रको उत्पादन १३.३७ प्रतिशत रहेको थियो। सेवा क्षेत्रको उत्पादन समीक्षा वर्षमा ६१.०६ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यो क्षेत्रको उत्पादन ६०.४२ प्रतिशत रहेको थियो।

## वैदेशिक व्यापार

आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले बढेर रु. १४१ अर्ब १२ करोड रहेको छ। अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा वर्षमा भारततर्फ ५१.७ प्रतिशत र अन्य मुलुकतर्फ २७.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ १४.७ प्रतिशतले निर्यातमा कमी आएको छ। वस्तुगत आधारमा समीक्षा वर्षमा सोयाविन तेल, अलैंची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, ऊनी गलैँचा लगायतका वस्तुहरूको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्ता पाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ।

समीक्षा वर्ष २०७७/७८ मा कुल वस्तु आयात २८.७ प्रतिशतले वृद्धि भई रु. १,५३९ अर्ब ८४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो। समीक्षा वर्षमा भारतबाट भएको आयात ३२.१ प्रतिशत, चीनबाट भएको आयात २८.६ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १९.६ प्रतिशतले वृद्धि भएको छ। समीक्षा वर्षमा वस्तुगत आधारमा मुख्यतया यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, सुन लगायतका वस्तुहरूको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, सुपारी लगायतका वस्तुको आयात घटेको छ।

समीक्षा वर्ष २०७७/७८ मा कुल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई रु. १३९८ अर्ब ७१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटा १६.८ प्रतिशतले घटेको थियो। समीक्षा वर्षमा निर्यात-आयात अनुपात ९.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो।

## चालु खाता, शोधनान्तर तथा विप्रेषणको स्थिति

आर्थिक वर्ष २०७७/७८ मा चालु खाता रु. ३३३ अर्ब ६७ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष चालु खाता रु. ३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोडले घाटामा रहेको छ।

आर्थिक वर्ष २०७७/७८ मा पुँजीगत ट्रान्सफर ७.४ प्रतिशतले वृद्धि भई रु. १५ अर्ब २६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भई रु. १९ अर्ब ५१ करोड कायम भएको छ । अधिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु. १४ अर्ब २१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु. १९ अर्ब ४८ करोड रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा शोधनान्तर स्थिति रु. १ अर्ब २३ करोडले बचतमा रहेको छ । अधिल्लो वर्ष शोधनान्तर स्थिति रु. २८२ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई रु. ९६१ अर्ब ५ करोड पुगेको छ । अधिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अधिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७७/७८ मा गत वर्षको तुलनामा ६२.८ प्रतिशतले घटेको छ । अधिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ । अधिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो ।

### **ब्याजदर**

२०७७ आषाढमा ९१-दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर १.२७ प्रतिशत रहेकोमा २०७८ आषाढमा ४.५५ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरु बीचको अन्तर-बैंक कारोवारको भारित औसत ब्याजदर २०७७ आषाढमा ०.३५ प्रतिशत रहेकोमा २०७८ आषाढमा ४.१२ प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर-बैंक ब्याजदर २०७८ आषाढमा ४.१४ प्रतिशत रहेको छ ।

### **निक्षेप परिचालन**

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २१.४ प्रतिशतले बढेको छ । अधिल्लो वर्ष यस्तो निक्षेप १८.७ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः १०.४ प्रतिशत, ३४.२ प्रतिशत र ४७ प्रतिशत रहेको छ । अधिल्लो वर्ष यस्तो अंश क्रमशः १० प्रतिशत, ३१.९ प्रतिशत र ४८.६ प्रतिशत रहेको थियो ।

### **कर्जा तथा सापट**

आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २७.३ प्रतिशतले बढेको छ । अधिल्लो वर्ष यस्तो कर्जा १२ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २७.८ प्रतिशतले, वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले बढेको छ र विकास बैंकहरुको कर्जा प्रवाह ३०.५ प्रतिशतले घटेको छ ।

समीक्षा वर्ष २०७७/७८ मा कृषि क्षेत्रतर्फको कर्जा ४३.६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २०.६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १८.४ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २०.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २६.२ प्रतिशतले र सेवा क्षेत्रका उद्योगतर्फको कर्जा २०.९ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रही रहेको कर्जामध्ये ६६.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्तिको धितोमा प्रवाह भएको छ । अधिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.७ प्रतिशत र १३ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा बैंकहरुबाट प्रवाहित आवधिक कर्जा २९.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २९.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात कर्जा) ४८.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा २५.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १५.८ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ११०.८ प्रतिशतले बढेको छ तथा हायर पर्चेज कर्जा ७.७ प्रतिशतले घटेको छ ।

## कोभिड - १९ को प्रभावका सन्दर्भमा

कोभिड १९ महामारीका कारण विश्वले मानवीय एवम् आर्थिक क्षति व्यहोर्नु परेको छ । कोभिड-१९ महामारीबाट विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि प्रभावित भएको छ । कोभिड १९ का कारण विश्वभर नै श्रम बजार र विप्रेषण आप्रवाह प्रभावित भएको छ । प्रमुख वैदेशीक रोजगारीमूलक मुलुकहरुबाट श्रमिक फर्किने क्रमसँगै विप्रेषण आप्रवाहमा सामान्य कमीका कारण, सो को असर बैकिङ्ग क्षेत्रको साधन परिचालन र बाह्य क्षेत्र सन्तुलनमा पर्ने देखिएको छ ।

कोभिड १९ महामारीका कारण पर्यटन, यातायत, शिक्षा, मनोरञ्जन, बैकिङ्ग, आदि क्षेत्रका साथ-साथै अन्य ठूला र मझौला उद्योग/व्यवसायको र घरेलु उद्योग, लघु उद्यम/साना खुद्रा व्यापार तथा साना उद्योग/व्यवसायहरु बढी प्रभावित भएको समेत देखिएको छ । अर्थतन्त्रका अधिकांश क्षेत्रमा कोभिड १९ को नकारात्मक प्रभावको प्रत्यक्ष असर वित्तीय क्षेत्र स्थायित्वमा पनि पर्न गएको छ । कोभिड १९ महामारीको असर देशको राजस्व परिचालन तथा पुँजिगत खर्च र बैकिङ्ग क्षेत्रको कर्जा लगानीमा बढी परेको छ ।

कोभिड १९ ले अर्थतन्त्रमा पारेको असर व्यवस्थापन गर्न मौद्रिक नीतिले मूल्य र वाह्य क्षेत्र स्थायित्व कायम राख्न आर्थिक पुनरुत्थानमा जोड दिनका निम्ति तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन कोभिड १९ बाट अति प्रभावित क्षेत्रको कर्जा व्यवस्थापन र पहुँचमा सहजिकरण गर्न र वित्तीय साधनलाई उद्यमशीलता अभिवृद्धि र रोजगारी सिर्जना गर्ने गरी मौद्रिक नीति जारी गरिएको छ ।

## २. विगत वर्षको बैंकको कारोवारको सिंहावलोकन

आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण Nepal Financial Reporting Standard (NFRS) बमोजिमको सर्वमान्य लेखाको सिद्धान्तका आधारमा तयार गरिएको छ । समीक्षा अवधि र अधिल्लो आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार यस बैंकको वित्तीय स्थितिको तुलनात्मक अवस्था देहाय बमोजिम रहेको छ :


(रु. हजारमा)

| अनुपातहरू                       | आर्थिक वर्ष<br>२०७७/७८ | आर्थिक वर्ष<br>२०७६/७७ | वृद्धि/(हास) |
|---------------------------------|------------------------|------------------------|--------------|
| पूँजी कोषको पर्याप्तता          | १३.७०%                 | १५.१४%                 | -१.४४%       |
| वासलात                          | आर्थिक वर्ष<br>२०७७/७८ | आर्थिक वर्ष<br>२०७६/७७ | वृद्धि/(हास) |
| कुल सम्पत्ति                    | १६८,३२९,०५०            | ११०,५५०,६८३            | ५२.२६%       |
| निक्षेप                         | १४३,००३,४१३            | ९२,१८५,१३२             | ५५.१३%       |
| कर्जा सापटीहरू                  | १२३,६२६,८८४            | ८१,२८३,३९४             | ५२.०९%       |
| लगानीहरू - धितोपत्र तथा शेयरहरू | २२,७९७,५१५             | १२,१०५,११२             | ८८.३३%       |
| जगेडा तथा कोषहरू                | ६,३११,०९९              | ४,३२३,७७९              | ४५.९६%       |
| नाफा - नोक्सान हिसाब            | आर्थिक वर्ष<br>२०७७/७८ | आर्थिक वर्ष<br>२०७६/७७ | वृद्धि/(हास) |
| खुद ब्याज आम्दानी               | ३,६५०,३९८              | २,८८४,७५४              | २६.५४%       |
| गैर ब्याज आम्दानी               | १,५२७,३७९              | १,१३३,३६८              | ३४.७६%       |
| सञ्चालन खर्च                    | २,१९८,०३७              | १,७०९,२५१              | २८.६०%       |
| सञ्चालन मुनाफा                  | २,९७९,७४०              | २,३०८,८७१              | २८.५९%       |
| खुद मुनाफा                      | १,८०४,३४१              | १,१९८,५०५              | ५०.५५%       |


**पूँजी संरचना :** आ.व २०७६/७७ को अन्त्यमा बैंकको चुक्ता पूँजी रु. ९ अर्ब ८ करोड ९८ लाख १७ हजार २ सय ९० कायम रहेकोमा बोनस शेयर निष्काशन बापत रु. ७२ करोड ७१ लाख ८५ हजार ३ सय ८३ र बैंकले “ख” तथा “ग” वर्गको वित्तीय संस्था, तिनाउ मिसन विकास बैंक लिमिटेड तथा सिर्जना फाईनान्स लिमिटेड लाई क्रमश १:०.९६ तथा १:०.९५ को शेयर मूल्य अनुपात (Share Swap Ratio) मा प्राप्ति गरी क्रमश चैत्र १४, २०७७ तथा आषाढ २६, २०७८ बाट संयुक्त कारोवार शुरु गर्दै क्रमश रु. १ अर्ब ८४ करोड ५० लाख ३८ हजार २ सय ४० तथा रु. ९१ करोड ४८ लाख ८२ हजार २ सय २ पूँजी थप गरी यस आ.व २०७७/७८ को अन्त्यमा बैंकको चुक्ता पूँजी रु. १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार १ सय १५ कायम रहेको छ ।

**पूँजी कोष पर्याप्तता :** आर्थिक वर्ष २०७६/७७ को अन्त्यमा पूँजी कोष अनुपात १५.१४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा उक्त अनुपात १३.७० प्रतिशत रहेको छ ।


**कुल सम्पत्ति :** आर्थिक वर्ष २०७६/७७ को अन्त्यमा कुल सम्पत्ति रु ११० अर्ब ५५ करोड ६ लाख ८३ हजार रहेकोमा आ.व. २०७७/७८ को अन्त्यमा ५२.२६ प्रतिशतले वृद्धि भई रु. १६८ अर्ब ३२ करोड ९० लाख ५० हजार पुगेको छ ।




**निक्षेप संकलन :** आ.व. २०७६/७७ मा बैंकले कुल ९२ अर्ब १८ करोड ५१ लाख ३२ हजार निक्षेप परिचालन गरेकोमा आ.व. २०७७/७८ मा ५५.१३ प्रतिशतले वृद्धि भई रु. १४३ अर्ब ३४ लाख १३ हजार पुगेको छ, जसमध्ये ग्राहकहरूको निक्षेप रु. १४० अर्ब ६३ करोड ८४ लाख ११ हजार रहेको छ भने बैंक तथा वित्तीय संस्थाको निक्षेप रु. २ अर्ब ३६ करोड ५० लाख १ हजार रहेको छ । बैंकले प्राप्त गरेको वित्तीय संस्था, तिनाउ मिसन विकास बैंक लिमिटेड तथा सिर्जना फाईनान्स लिमिटेड बाट क्रमश रु. १७ अर्ब ८६ करोड ७६ लाख २९ हजार तथा रु. ८ अर्ब ५७ करोड ५ लाख २९ हजार निक्षेप भित्र्याएको छ । बैंकको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ४.९४ प्रतिशत, बचत निक्षेपको अंश ३०.४५ प्रतिशत, मुद्दती निक्षेपको अंश ५४.९७ प्रतिशत, मागेको बखत तिर्नुपर्ने निक्षेपको अंश ९.१४ प्रतिशत र बाँकी अन्य निक्षेप रहेको छ ।



**कर्जा र सापटीहरू :** कर्जा र सापटीहरूतर्फ बैंकले आ.व. २०७६/७७ मा रु. ८१ अर्ब २८ करोड ३३ लाख ९४ हजार प्रवाह गरेकोमा आ.व. २०७७/७८ मा ५२.०९ प्रतिशतले वृद्धि भई रु. १२३ अर्ब ६२ करोड ६८ लाख ८४ हजार पुगेको छ, जसमध्ये रु. १२० अर्ब ३४ करोड ६९ लाख १७ हजार ग्राहकहरूलाई र रु. ३ अर्ब २७ करोड ९९ लाख ६६ हजार बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा प्रवाह गरेको छ । बैंकले प्राप्त गरेको वित्तीय संस्था, तिनाउ मिसन विकास बैंक लिमिटेड तथा सिर्जना फाईनान्स लिमिटेड बाट क्रमश रु. १५ अर्ब २ करोड ५७ लाख १० हजार तथा रु. ७ अर्ब १५ करोड ४६ लाख २ हजार कर्जा भित्र्याएको छ । आर्थिक वर्ष २०७७/७८ मा लगानी गरिएको कुल कर्जा सापटी मध्ये रियल स्टेट क्षेत्रमा ४.४० प्रतिशत, हाउसिङ क्षेत्रमा ६.२३ प्रतिशत, मार्जिन लेन्डिङमा ४.५४ प्रतिशत, अधिविकर्ष कर्जामा १३.४३ प्रतिशत तथा अन्य कर्जामा ७१.४१ प्रतिशत लगानी रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा गरिएको कुल कर्जा लगानी मध्ये बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा ३५.५२ प्रतिशत लगानी गरेको छ, जसमध्ये कृषि क्षेत्रमा १३.६२ प्रतिशत लगानी रहेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को आषाढ मसान्त सम्ममा हाइड्रोपावर प्रोजेक्टका लागि स्वीकृत कुल सीमा रु. १९ अर्ब ४५ करोड ८३ लाख मध्ये रु. ७ अर्ब १९ करोड ४४ लाख कर्जा प्रवाह गरी जल विद्युत क्षेत्रको विकासमा योगदान पुऱ्याएको छ । यस बैंकले




करीव ४८७.७४१ मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाहरूमा कर्जा लगानी गरेको छ। त्यसैगरी बैंकले आर्थिक वर्ष २०७७/७८ को आषाढ मसान्तसम्ममा ६,१४९ वटा साना तथा मझौला कर्जा शीर्षक अन्तर्गत कुल रु. १९ अर्ब ६८ करोड ७२ लाख लगानी गरेको छ भने कृषि व्यवसायलाई लक्षित १०,४८९ वटा फास्ट ट्र्याक लोन कर्जा शीर्षक अन्तर्गत कुल कर्जा रु. ५ अर्ब ५७ करोड ९४ लाख र कृषि तथा उद्यम कर्जा शीर्षक अन्तर्गत कुल कर्जा रु. ७७ करोड ४६ लाख लगानी गरेको छ।




साथै बैंकले कृषि व्यवसायलाई थप योगदान पुऱ्याउने उद्देश्यले One Zone One Product को नीति अवलम्बन गरे अनुसार १,५६४ वटा परियोजनामा रु. १ अर्ब ४० करोड ७५ लाखसहित बैंकले कृषि क्षेत्रमा कुल रु १२ अर्ब ४० करोड २२ लाख कर्जा लगानी गरेको छ। त्यसै गरी बैंकले आ.व. २०७७/७८ मा नेपाल राष्ट्र बैंकद्वारा जारी भएको “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०७६” अर्न्तगतका विभिन्न क्षेत्रमा कुल ३,०८१ वटा परियोजनामा रु. ४ अर्ब ३३ करोड ३७ लाख कर्जा लगानी गरेको छ।

**कुल लगानी :** आर्थिक वर्ष २०७७/७८ को आषाढ मसान्त सम्ममा बैंकले रु. २२ अर्ब ७९ करोड ७५ लाख १५ हजार लगानी गरेको छ। उक्त लगानीमध्ये नेपाल सरकारको ट्रेजरी बिल्स र विकास बण्डमा कुल रु. २० अर्ब ९१ करोड ९४ लाख २० हजार अर्थात् कुल लगानीको ९१.७६ प्रतिशत लगानी रहेको छ भने संगठित संस्थाहरूको शेयरमा रु. १ अर्ब ९ करोड ८० लाख १ हजार अर्थात् कुल लगानीको ४.८२ प्रतिशत रहेको छ। बैंकको सहायक कम्पनीमा कुल रु. १६ करोड ७२ लाख ४ हजार लगानी रहेको छ भने सम्बद्ध कम्पनीमा रु. १ करोड ६० लाख लगानी रहेको छ।




**खुद ब्याज आम्दानी :** आ.व. २०७६/७७ मा बैंकको खुद ब्याज आम्दानी रु. २ अर्ब ८८ करोड ४७ लाख ५४ हजार रहेकोमा आ.व. २०७७/७८ मा २६.५४ प्रतिशतले वृद्धि भई रु. ३ अर्ब ६५ करोड ३ लाख ९८ हजार पुगेको छ।



**गैर ब्याज आम्दानी :** आ.व. २०७६/७७ मा बैंकको गैर ब्याज आम्दानी रु. १ अर्ब १३ करोड ३३ लाख ६८ हजार रहेकोमा आ.व. २०७७/७८ मा ३४.७६ प्रतिशतले वृद्धि भई रु. १ अर्ब ५२ करोड ७३ लाख ७९ हजार पुगेको छ।

**सञ्चालन खर्च :** आ.व. २०७६/७७ मा बैंकको कुल सञ्चालन खर्च रु. १ अर्ब ७० करोड ९२ लाख ५१ हजार रहेकोमा आ.व. २०७७/७८ मा शाखा संजाल वृद्धिसंग सम्बन्धित नियमित खर्चहरू जस्तै घर भाडा, सुरक्षा खर्च, इन्टरनेट जडान जस्ता खर्चहरूले कुल सञ्चालन खर्च २८.६० प्रतिशतले वृद्धि भई रु. २ अर्ब १९ करोड ८० लाख ३७ हजार पुगेको छ।



**सञ्चालन मुनाफा :** आ.व. २०७४/७५ मा बैंकको सञ्चालन मुनाफा रु. १ अर्ब ५० करोड ८ लाख ६७ हजार रहेकोमा आ.व. २०७३/७४ मा ६३.५९ प्रतिशतले वृद्धि भई रु. २ अर्ब ४५ करोड ५२ लाख ६६ हजार पुगेको छ ।

**खुद मुनाफा :** आ.व. २०७४/७५ मा बैंकको खुद मुनाफा रु. १ अर्ब १९ करोड ८५ लाख ५ हजार रहेकोमा आ.व. २०७३/७४ मा ५०.५५ प्रतिशतले वृद्धि भई रु. १ अर्ब ८० करोड ४३ लाख ४१ हजार पुगेको छ । आ.व. २०७३/७४ मा कोभिड-१९ को कारण विश्व अर्थतन्त्र लगायत देशको अर्थतन्त्रमा परेको प्रतिकूल असर तथा बैंक सञ्चालनमा आएका नयाँ चुनौती तथा बन्दा बन्दीको प्रभावको बावजुद बैंकको नाफा उल्लेख्य बढेको छ ।

### ३. सहायक कम्पनी सि.बि.आई.एल.क्यापिटल लिमिटेडको कारोवारको सिंहावलोकन

बैंकको सहायक कम्पनी सि.बि.आई.एल.क्यापिटल लिमिटेडमा यस बैंकको ५८.६० प्रतिशत लगानी अर्थात कुल रु. २० करोड पूँजीमा बैंकको रु. ११ करोड ७२ लाख ४ हजार लगानी रहेको छ । उक्त कम्पनीको मुख्य उद्देश्य - निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गर्ने, लगानी व्यवस्थापन सेवा प्रदान गर्ने, सामूहिक लगानी कोष सेवा सञ्चालन गर्ने, शेयर रजिष्ट्रार सेवा प्रदान गर्ने आदि रहेका छन् । आ.व. २०७३/७४ मा सि.बि.आई.एल. क्यापिटल लिमिटेडको खुद मुनाफा रु. ५ करोड ७२ लाख ५१ हजार रहेको छ ।

त्यसैगरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा प्रवर्द्धन गरिएको सि.बि.आई.एल.क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको सिटिजन्स म्युचुअल फण्ड १ तथा सिटिजन्स म्युचुअल फण्ड २ मा बैंकको रु. १५/१५ करोड गरी कुल रु. ३० करोड लगानी रहेको छ । यस आ.व. २०७३/७४ मा सिटिजन्स म्युचुअल फण्ड अर्न्तगत संचालित सिटिजन्स म्युचुअल फण्ड १ तथा सिटिजन्स म्युचुअल फण्ड २ ले इकाईधनीहरूलाई ४०/४० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

### ४. सहायक कम्पनी सि.बि.आई.एल.सेक्यूरिटीज लिमिटेडको कारोवारको सिंहावलोकन

बैंकको सहायक कम्पनी सि.बि.आई.एल. सेक्यूरिटीज लिमिटेडमा यस बैंकको शत प्रतिशत लगानी अर्थात कुल रु. ५ करोड लगानी रहेको छ । उक्त कम्पनीको मुख्य उद्देश्य - धितोपत्र खरीद तथा विक्रीको सेवा प्रदान गर्ने, निक्षेप सदस्यको सेवा प्रदान गर्ने आदि रहेका छन् । सि.बि.आई.एल.सेक्यूरिटीज लिमिटेड हाल नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट धितोपत्र कारोवार सञ्चालनको स्वीकृति लिने प्रक्रियामा रहेको छ । आ.व. २०७३/७४ मा सि.बि.आई.एल.सेक्यूरिटीज लिमिटेडको खुद मुनाफा रु. ३० लाख ३१ हजार रहेको छ ।

### ५. शाखा सञ्जालमा विस्तार

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको पालना गर्दै बैंकको व्यवसाय वृद्धि गर्ने नीति अनुरूप बैंकको उपस्थिति नभएको स्थानहरूमा व्यवसाय विस्तार गर्न आ.व. २०७३/७४ मा प्रदेश नं. २ को सिराहा जिल्ला लाहान नगरपालिकामा, रौतहट जिल्ला गरुडा नगरपालिकामा, लुम्बिनी प्रदेशको दाङ जिल्ला तुलसीपुर उप महानगरपालिकामा तथा कर्णाली प्रदेशको मुगु जिल्ला छायाँनाथ रारा नगरपालिकाको गमगढीमा शाखा विस्तार गरी कुल शाखा संख्या ११० पुगेकोमा तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्राप्ति पश्चात् प्रदेश नं. ३ मा ५, प्रदेश नं. ४ मा ५ र प्रदेश नं. ५ मा ४८ शाखा गरी कुल ५८ शाखा थप भई कुल शाखा संख्या १६८ पुगेको थियो । त्यस पश्चात् आषाढ २६, २०७८ बाट सिर्जना फाईनान्स लिमिटेडको प्राप्ति पश्चात् प्रदेश नं. १ मा १४ र प्रदेश नं. २ मा ७ शाखा गरी २१ शाखा थप भई कुल १८९ शाखा पुगेको छ ।

## ६. सूचना प्रविधि

ग्राहकवर्गको चाहना बमोजिमको बैकिङ्ग सेवा प्राप्त गर्नु भन्ने उद्देश्यले सूचना प्रविधिमा आधारित मोबाइल बैकिङ्ग, Internet Banking / ABBS जस्ता प्रविधिमूलक सेवाहरू बैंकले प्रदान गर्दै आएको छ । बैंकले सूचना प्रविधिमा समयानुकूल सुधार एवं विकास गर्दै लाने लक्ष्य अनुरूप अन्तराष्ट्रिय स्तरको FINACLE Core Banking System बाट ग्राहकलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकको कायम रहेको Data Center / security लाई व्यवस्थित गर्दै Disaster Recovery Site लाई थप सवल तथा सुदृढ गर्दै बैंकको व्यवसाय निरन्तरता सुनिश्चित गरेको छ । साथै ग्राहकहरूलाई बैंकको वेबसाइटबाट अनलाइन प्रविधि मार्फत खाता खोल्ने, कर्जा आवेदन दिने, KYC Update गर्ने जस्ता सुविधा प्रदान गरिएको छ । आगामी दिनमा सूचना प्रविधिको क्षेत्रमा विकसित नविनतम प्रयोगहरूलाई आवश्यकता अनुसार लागू गर्दै लम्ने नीति बैंकले लिएको छ ।

## ७. डिजिटल बैकिङ्ग

यस बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै ATM तथा POS सेवा प्रदान गर्दै आइरहेको छ । यसै सन्दर्भमा बैंकले आर्थिक वर्ष २०७७/७८ मा थप २४ वटा ATM र १४७ वटा नयाँ POS जडान गरेको छ । तिनाउ विकास बैंकको प्राप्ति पश्चात् १५ वटा र सृजना फाईनान्सको प्राप्ति पश्चात् ९ वटा ATM थप भएका छन् । यस सँगै बैंकको कुल ATM संख्या १२३ र कुल POS संख्या ४६३ पुगेको छ ।

बैंकले यसै वर्ष देखी आफ्ना ग्राहकहरूको लागि भिसा कन्ट्याक्टलेस कार्डको सुरुवात गरेको छ । भिसा कन्ट्याक्टलेस कार्ड Near Field Communication (NFC) मा आधारित भएकाले NFC अर्थात TAP and PAY सुविधा भएको POS मेसिनहरूमा प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकवर्गहरूलाई सहज रुपमा सेवा प्रदान गर्न सकिने विश्वास बैंकले लिएको छ ।

यस बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै Mobile Banking तथा Internet Banking सेवा प्रदान गर्दै आइरहेको छ । यसै सन्दर्भमा आर्थिक वर्ष २०७७/७८ सम्ममा बैंकको मोबाइल बैकिङ्ग प्रयोगकर्ताको संख्या ३,५७,०२० तथा इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताको संख्या २६,७६० पुगेको छ ।

बैंकले यही आर्थिक वर्ष भित्रमा मोबाइल बैकिङ्ग सेवालाई Bankxp (Omni Channel) मा विस्तार गर्न गइरहेको छ । सो पश्चात् ग्राहकहरूले हाल मोबाइल बैकिङ्ग मार्फत प्रयोग गर्दै आउनु भएको बैकिङ्ग सेवा आफ्नो मोबाइल र Web browser दुवै माध्यमबाट प्रयोग गर्नसक्नु हुनेछ । यसबाट ग्राहकवर्गहरूलाई बैंकमा नआई थुप्रै बैकिङ्ग सेवाहरू सहज रुपमा प्रदान गर्न सकिने विश्वास बैंकले लिएको छ ।

## ८. विप्रेषण कारोवार

बैंकले कुल १ करोड ८५ लाख ८० हजार २ सय ७२ अमेरिकी डलर बराबरको विप्रेषण भित्र्याई रु. २ करोड ६८ लाख ७८ हजार ९ सय ५४ बराबरको आम्दानी गरेको छ ।

विप्रेषण कारोवारलाई अभि प्रभावकारी बनाउँदै लैजाने क्रममा बैंकले स्वदेश तथा विदेशमा रहेका विभिन्न रेमिटेन्स कम्पनीहरूसँग सम्झौता गरी विप्रेषण कारोवार विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले एक्टीफ बैंकको UPT मनि ट्रान्सफर-टर्की, UNO मनि ट्रान्सफर-अमेरिका, हाम्रो रेमिट- अष्ट्रेलिया, र इसेवा मनि ट्रान्सफर- नेपालसँग विप्रेषण सम्बन्धी थप सम्झौताहरू सम्पन्न गरेको छ ।

यी सम्झौताहरू पश्चात् अब विश्वका विभिन्न मुलुकहरूबाट पठाएको विप्रेषण रकम बैंकका सम्पूर्ण शाखाहरू र देश भित्र छरिएर रहेका १० हजार भन्दा बढी सहायक प्रतिनिधिहरूबाट सहज रुपमा भुक्तानी गर्न सकिने छ । आगामी दिनहरूमा पनि विप्रेषण व्यवसायलाई अधिकतम प्रतिफल मुखी बनाउँदै लैजानुका साथै विभिन्न सम्भाव्य मुलुकहरूका Exchange कम्पनीहरूसँग सम्झौता गर्दै विप्रेषण कारोवारको विस्तार एवं वृद्धि गरीने योजना रहेको छ ।

## ९. अन्य बैकिङ्ग सुविधा विस्तार

यस बैंकले आ.व. २०७७/७८ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई इलाम जिल्लाको पञ्चमी बजार चिसोपानी र भालुटार बजार, काठमाडौं जिल्लाको चोभार, उदयपुर जिल्लाको लालपत्ता, सुर्खेत जिल्लाको तरङ्गा र जाजरकोट जिल्लाको कालीमाटी बजारमा गरी ६ वटा थप शाखारहित बैकिङ्ग सेवा विस्तार गरी हालसम्म बैंकले ११० वटा शाखारहित बैकिङ्ग ईकाइहरूबाट शाखारहित बैकिङ्ग सेवा प्रदान गर्दै

आइरहेको छ । शाखारहीत बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी जस्ता उपयोगी सेवा लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ ।

यसैगरी बैंक र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बीच भूकम्पबाट क्षति भएका निजि आवास पुनर्निर्माणका लागि अनुदान रकम वितरण गर्ने संझौता अनुसार यस बैंकले ७ जिल्ला (दोलखा, काभ्रे, मकवानपुर, भोजपुर, म्याग्दी, काठमाडौं र सिन्धुली) का १० शाखाहरूबाट (मनहरि, चरिकोट, बेनी, हेटौँडा, भोजपुर, हरिहरपुरगढि, कीर्तिपुर, थापाथली, सिन्धुली र बनेपा) अनुदान रकम वितरण गर्न थालेको छ । नेपाल सरकारलाई अनुदान रकम वितरणमा सहयोग पुर्याउने उद्देश्य अनुरूप हाल सम्म ११,५९६ सेवाग्राहीलाई विभिन्न किस्तामा रकम वितरण गरिएको छ ।

## १०. संस्थागत सामाजिक उत्तरदायित्व

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन तथा नेपालको दिगो विकास लक्ष्यलाई आत्मसात् गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो स्थापनाकाल देखि नै सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसैको निरन्तरता स्वरूप आ.व. २०७७/७८ मा बैंकले स्वास्थ्यमा करिब रु. १ करोड ६० लाख, संस्कृतिको जगेर्नाका निम्ति करिब रु. ७ लाख, वित्तीय साक्षरताका निम्ति रु. ५ लाख ६५ हजार, सामाजिक विकासका निम्ति रु. १ लाख ५५ हजार र शिक्षामा करिब रु. ५० हजार गरी विभिन्न संघ संस्थाहरूलाई बैंकले कुल रु. १ करोड ७४ लाख २५ हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ ।

## ११. मानव संसाधन

जनशक्ति व्यवस्थापन गर्न नायब प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा प्रमुख कर्जा अधिकृत, प्रमुख सञ्चालन अधिकृत र जनशक्ति व्यवस्थापन विभागका विभागीय प्रमुख सदस्य सचिव रहेको पदपूर्ति समिति गठन गरिएको छ । २०७८ आषाढ मसान्तसम्ममा बैंकमा कुल १,६६४ जना कर्मचारीहरू कार्यरत रहेका छन् । समीक्षा वर्षमा ५९८ जना नयाँ कर्मचारीको नियुक्ति तथा ७१ जना कर्मचारीहरू बैंकको सेवाबाट अलग भएका छन् । कुल कर्मचारी मध्ये ७२० जना (४३.२७ प्रतिशत) महिला कर्मचारीहरू रहेका छन् । ग्राहकवर्गलाई सर्वसुलभ तथा छिटोभन्दा छिटो समयमा सेवा उपलब्ध गराई व्यावसायिक उद्देश्य प्राप्त गर्न बैंकको जनशक्तिको दक्षता वृद्धिका लागि प्रायः सबै कर्मचारी समावेश हुने गरी Credit Risk Analysis, Cash teller and Negotiable Instruments, Operation Risk Management, AML/CFT, Sales Strategies, Compliance Function in Banks, Cyber Threat for Payment Industries, Environmental and Social Risk Management (ESRM) for Financial Institutions, Attacking & Defending Active Director-Advance Edition Bootcamp, HR Analytics, Management of Large Branches in Metro and Urban Areas, Developing Internal Sales Culture for Banking Products and Services आदि सम्बन्धी शीर्षकहरूमा स्वदेश तथा भारतका विज्ञहरूद्वारा तालिम प्रदान गरिएको छ । साथै ७ जना कर्मचारीहरूलाई Omega Certification Course का लागि enroll गरिएको र ४९३ जना कर्मचारीहरूलाई AML Certification Course प्रदान गरिएको छ । जनशक्तिको दक्षता अभिवृद्धिका लागि कुल रु. ६२ लाख ७९ हजार खर्च गरिएको छ । साथै आगामी वर्षमा समेत आवश्यक तालिमहरू प्रदान गर्ने र हाल कोभिड-१९ परिस्थितीमा Online मार्फत अधिकतम तालिमहरू प्रदान गर्ने नीति बैंकले लिएको छ ।

## १२. सरकारी राजस्वमा योगदान

आ.व. २०७७/७८ मा बैंकले अग्रिम आयकर बापत रु. ८० करोड र विभिन्न भुक्तानीमा कर कट्टी गरे बापत रु. ६८ करोड ९४ लाख १० हजार गरी कुल रु. १ अर्ब ४८ करोड ९४ लाख १० हजार ठूला करदाता कार्यालयमा दाखिला गरेको छ ।

## १३. आन्तरिक नियन्त्रण प्रणाली

बैंकिङ व्यवसायमा निहित कर्जा, बजार तथा सञ्चालन लगायतका जोखिमहरूलाई दृष्टिगत गरी बैंकले आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउने नीति लिएको छ । यस सम्बन्धमा बैंकिङ कारोवारका सबै क्षेत्रमा आवश्यक नीति, नियमहरू बनाई कार्यान्वयनमा ल्याइएको छ । त्यसै गरी बैंकका कामकारवाहीहरू प्रचलित कानून बमोजिम भए गरेको छ/छैन त्यसको यकिन गर्ने उद्देश्यले बैंकमा एउटा स्वतन्त्र आन्तरिक लेखापरीक्षण विभाग गठन गरिएको छ । बैंकको आन्तरिक लेखापरीक्षण सम्बन्धि सम्पूर्ण कार्य गर्न आन्तरिक लेखापरीक्षण

विभाग सम्बन्धि सेवा दिन बैंकले M.R.Associates चार्टर्ड एकाउन्टेन्स एण्ड कम्पनीसंग सेवा प्रवाह सम्बन्धि सम्झौता गरेको छ। बैंकिङ्ग कारोवारहरूमा निहित जोखिमहरूलाई निरन्तर रूपमा अनुगमन गरी सञ्चालक समितिलाई उपयुक्त राय सुझाव दिनका लागि सञ्चालक समितिको जवाफदेहीतामा जोखिम व्यवस्थापन समिति गठन गरी उक्त समितिले त्यस सम्बन्धमा प्रभावकारी रूपमा कार्य गर्दै आइरहेको छ। साथै, कर्जामा निहित जोखिमलाई न्यूनीकरण गर्न छुट्टै कर्जा जोखिम विभाग गठन गरी सञ्चालनमा ल्याइएको छ। त्यस्तै बैंकको समग्र अनुपालनको अवस्थाको विश्लेषण गर्ने, बैंकमा रहेका सम्पूर्ण ग्राहकको जोखिम स्तर निर्धारण गर्ने तथा अन्य अनुपालनको क्रममा देखिने कमीकमजोरीको उपयुक्त तरिकाले अनुगमन तथा समाधान गर्न सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति गठन गरिएको छ।

साथै विभिन्न विभागहरूसँग सम्बन्धित कार्य सञ्चालनलाई व्यवस्थित गर्न आन्तरिक नीति, नियम तथा निर्देशिकाहरू जारी गरी लागू गरिएको छ। निर्णय प्रक्रियालाई छिटो-छरितो तथा चुस्त बनाउन व्यवस्थापन तहमा व्यवस्थापन समिति (Executive Committee), जोखिम र आमदानीको (Risk and Return) दृष्टिकोणबाट वासलात व्यवस्थापन गर्ने, ब्याजदर तथा तरलता जोखिमको रणनीतिक व्यवस्थापन गर्न व्यवस्थापन तहका पदाधिकारीहरू सम्मिलित सम्पत्ति दायित्व व्यवस्थापन समिति (ALCO), बैंकको दैनिक काम कारवाही, लगानी, सञ्चालन तथा रणनीतिक योजनाको कार्यान्वयनका लागि चाहिने सूचना तथा प्रविधि प्रणालीको विकास गर्ने, समयानुसार अद्यावधिक गर्ने र अग्रसर भई काम गर्न बैंकका पदाधिकारीहरू सम्मिलित IT Steering Committee, सञ्चालन जोखिम न्यूनीकरणका लागि बैंकको दैनिक काम-कारवाहीमा अन्तर-विभागीय समन्वय स्थापित गर्ने तथा आवधिक अनुगमन गरी सुधारात्मक व्यवस्था गर्न प्रमुख जोखिम अधिकृतको संयोजकत्वमा विभागीय प्रमुखहरू सम्मिलित सञ्चालन जोखिम व्यवस्थापन समिति र बैंकको दैनिक काम - कारवाहीका लागि चाहिने Logistics को व्यवस्था गर्न बोलपत्रको आह्वान गर्न, Logistics खरिदका लागि प्रमुख कार्यकारी अधिकृतलाई सिफारिस गर्ने र बोलपत्र कबोल गर्ने जस्ता कामका लागि खरिद समिति लगायतका समितिहरू क्रियाशील रहेका छन्।

#### १४. संस्थागत सुशासन तथा अनुपालन :

संस्थागत सुशासन तथा अनुपालन (Corporate Governance and Compliance) को स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरूमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ प्रतिबद्ध रहेको छ। संस्थागत सुशासनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्दै बैंकको उद्देश्य, नीति, आन्तरिक संरचनाका साथै सम्पूर्ण कर्मचारी तथा सञ्चालकहरूले पालना गर्नु पर्ने आचरणको व्यवस्था गरिएको छ। सञ्चालक तथा कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिताको व्यवस्था गरी कार्यान्वयनमा ल्याइएको छ। सञ्चालक समिति तथा बैंकका सबै कार्यहरू पारदर्शी रूपमा सञ्चालन गरी संस्थागत सुशासनलाई सुदृढ गर्दै लैजान बैंक सदैव क्रियाशील रही आएको छ। नेपाल राष्ट्र बैंक एवं अन्य सम्बद्ध नियामक निकायहरूसँग बाट समय-समयमा जारी भएका नीति एवं निर्देशनलाई बैंकले पूर्ण रूपमा कार्यान्वयन गर्दै आएको छ र आगामी दिनहरूमा पनि पूर्ण रूपमा कार्यान्वयन गरीने छ।

#### १५. सञ्चालक समितिमा भएको हेरफेर र त्यसको कारण

सञ्चालक समितिको ३२०औं बैठकबाट मिति २०७६ मंसिर ६ गते श्री सुदेश खालिङ राईलाई स्वतन्त्र सञ्चालक पदमा चयन गरिएकोमा उहाँको मिति २०७७ चैत्र ९ गते देखि लागु हुने गरी स्वैच्छिक राजीनामा स्वीकृत गरिएको छ। श्री सुदेश खालिङ राईको राजीनामा पश्चात् रिक्त भएको स्वतन्त्र सञ्चालक पदमा श्री अनिल ज्ञवालीलाई मिति २०७८ ज्येष्ठ ४ गते बसेको सञ्चालक समितिको ३६२ औं बैठकबाट २०७८ आषाढ १ गते देखि लागु हुने गरी बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्ति गरिएको छ।

#### १६. व्यवस्थापनमा भएको हेरफेर र त्यसको कारण

समीक्षा वर्षमा व्यवस्थापनमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत श्री वोधराज देवकोटाले मिति २०७७ फाल्गुण २९ गते देखि लागु हुने गरी आफ्नो पदबाट स्वैच्छिक राजीनामा दिनुभएको छ। साथै सहायक प्रमुख कार्यकारी अधिकृत, श्रीमती उमङ्ग शर्माले मिति २०७८ बैशाख ३१ गते देखि लागु हुने गरी आफ्नो पदबाट स्वैच्छिक राजीनामा दिनुभएको छ। यसै गरी श्री सुमीत बाबु खत्रीलाई मिति २०७७/०४/०१ गते बाट निमित्त नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको छ।

## १७. अन्य समितिहरू

नेपाल राष्ट्र बैंकको निर्देशन र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २६ र २७ मा भएको व्यवस्था अनुसार सञ्चालक समितिले आफ्नो जवाफदेहीतामा लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी व्यवस्थापन तथा सेवा सुविधा समिति र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति गठन गरेको छ।

त्यसैगरी बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २६ र नेपाल राष्ट्र बैंकको इ.प्रा. निर्देशन न. ६/०७७ (७)(१)(ख) बमोजिम मर्जर तथा एक्विजिसन उप-समिति, बजेट उप-समिति, भवन जग्गा खरिद उप-समिति, नीति पुनरावलोकन (Policy Review) उप-समिति र डिजिटल रूपान्तरण (Digital Transformation) उप-समिति गठन गरेकोमा हाल बजेट उप-समिति र भवन जग्गा खरिद उप-समिति विघटन गरिएको छ।

### लेखापरीक्षण समिति

लेखापरीक्षण समितिमा सञ्चालक श्री सीता कार्की (के.सी.) संयोजक, सञ्चालक श्री सजन शर्मा सदस्य र आन्तरिक लेखापरीक्षण विभागका प्रमुख सदस्य सचिवमा रहेका छन्। सो समितिले संस्थाको आर्थिक अवस्थाको समीक्षा, आन्तरिक नियन्त्रण प्रणालीको समीक्षा, लेखापरीक्षण सम्बन्धी कार्यक्रम र लेखापरीक्षणको परिणाम सम्बन्धमा विस्तृत छलफल गरी बैंकको व्यवस्थापनलाई आवश्यक निर्देशन दिने गरेको छ।

लेखापरीक्षण समितिको बैठक आ.व. २०७७/७८ मा १५ पटक बसेको छ र बैठक भत्ताबापत रु. ३३०,००० भुक्तानी गरिएको छ। उक्त बैठकहरूमा प्रचलित कानून बमोजिम बैंकको समग्र वित्तीय अवस्था, आन्तरिक नियन्त्रण प्रणाली, लेखापरीक्षण योजना र आन्तरिक लेखापरीक्षक तथा बाह्य लेखापरीक्षकले पेश गरेको लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका बुँदा/कैफियतहरू उपर समीक्षा गरी सुधारात्मक कदम चाल्न व्यवस्थापनलाई निर्देशन दिने, नेपाल राष्ट्र बैंकबाट निरीक्षण तथा सुपरिवेक्षण गरी प्रतिवेदनमा औल्याइएका बुँदा/कैफियतहरूको कार्यान्वयन भए/नभएको सम्बन्धमा समीक्षा गर्ने तथा ती विषयहरूको अभिलेख गरी सञ्चालक समितिलाई जानकारी गराउने, बैंकको वार्षिक वित्तीय विवरणलाई सही र यथार्थ परक बनाउन व्यवस्थापनलाई सहयोग गर्ने, बैंकको काम कारवाहीमा नियमितता, मितव्ययिता, औचित्यता, प्रभावकारिता जस्ता कुराहरू अवलम्बन भए/नभएको बारे समीक्षा गरी सञ्चालक समितिलाई आवश्यक सुझाव दिने, बैंकको त्रैमासिक वित्तीय विवरणको समीक्षा गरी सञ्चालक समिति समक्ष प्रतिवेदन पेश गर्ने कार्यहरू समितिले सम्पन्न गरेको छ।

### जोखिम व्यवस्थापन समिति

जोखिम व्यवस्थापन समितिमा मिति २०७६/०६/१२ पश्चात् सञ्चालक श्री प्रकाशचन्द्र मैनाली संयोजक, सञ्चालक श्री प्रबलजंग पाण्डे सदस्य, प्रमुख सञ्चालन अधिकृत सदस्य र प्रमुख जोखिम अधिकृत सदस्य सचिवमा रहेका छन्।

लेखापरीक्षण समितिका संयोजक जोखिम व्यवस्थापन समितिको पदेन सदस्य रहने र समितिको बैठक तीन महिनामा कम्तीमा एक पटक बस्नु पर्ने व्यवस्था रहेको छ। यस समितिको काम, कर्तव्य र अधिकार नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम तोकिएको छ।

आ.व. २०७७/७८ मा जोखिम व्यवस्थापन समितिको बैठक ८ पटक बसेको छ र बैठक भत्ता बापत रु. २६४,००० भुक्तानी गरिएको छ। बैंकलाई असर पार्न सक्ने जोखिमहरूको विश्लेषण गरी, त्यसको उचित व्यवस्थापन गर्न बैंकको जोखिम व्यवस्थापन समिति क्रियाशील रहेको छ। समितिले जोखिम व्यवस्थापनको सन्दर्भमा कर्जा जोखिम, बजार जोखिम, सञ्चालन जोखिम, तरलता जोखिम, अनुपालन जोखिम, IT जोखिम र अन्य जोखिमलाई न्यूनीकरण गर्नमा विशेष ध्यान दिने गरेको छ। कर्जा जोखिम व्यवस्थापनका निमित्त बैंकमा जोखिम व्यवस्थापन समिति अन्तर्गत रहने गरी कर्जा जोखिम इकाई रहने व्यवस्था गरिएको छ।

जोखिम व्यवस्थापन समितिमा वार्षिक प्रतिवेदन उपर छलफल गर्ने गरिएको छ जसमा त्रैमासिक रूपमा पेश हुने विभिन्न प्रतिवेदनहरू जस्तै ICAAP सम्बन्धी त्रैमासिक प्रतिवेदन, ALCO Minutes को सूक्ष्म रूपमा अध्ययन तथा छलफल गर्ने गरिएको छ। बैंकको जोखिम बहन गर्ने क्षमताको समितिमा विस्तृत छलफल गर्ने गरिएको, अनुपालनको विद्यमान अवस्थाको विश्लेषण, विभिन्न नीति तथा कार्यविधिमा समयसापेक्ष रूपमा परिमार्जन तथा थपघट गर्ने गरिएको छ। समितिमा Delegation of Authority को समीक्षा, Level of Operation In-charge सम्बन्धी प्रतिवेदन, Monetary Policy को समीक्षा, NRB Inspection प्रतिवेदन, HHI Measure for Concentration Risk को प्रतिवेदन, AML/CFT को त्रैमासिक प्रतिवेदनको समीक्षा, Credit Portfolio Analysis र Interest Spread

and Yield को प्रतिवेदन, Incident Reporting र Standard Operating Procedure of Risk Register का साथै Internet Banking (iBank) Penetration Testing, IT network attack log (firewall), Vulnerability Assessment (VA) of Active Directory of Citizens Bank International Ltd., Vulnerability Assessment of Fone-Loan System, Geo-Location CHINA Block in the Firewall, HR, Inventory and fixed assets web Application Vulnerability Assessment सम्बन्धी प्रतिवेदन समितिमा पेश गरी बिस्तृत रुपमा छलफल गरिएको छ ।

### कर्मचारी व्यवस्थापन र सेवा सुविधा समिति

कर्मचारी व्यवस्थापन र सेवा सुविधा समितिमा मिति २०७७ चैत्र ९ सम्म सञ्चालक श्री विजय ध्वज कार्की संयोजक, सञ्चालक श्री सुदेश खालिङ्ग राई, प्रमुख कार्यकारी अधिकृत र वित्त विभागका विभागीय प्रमुख-सदस्य र मानव संसाधन विभागका विभागीय प्रमुख-सदस्य सचिव रहेको र तत्पश्चात् मिति २०७८ ज्येष्ठ २५ पछि कर्मचारी व्यवस्थापन र सेवा सुविधा समितिमा सञ्चालक श्री विजय ध्वज कार्की संयोजक, सञ्चालक श्री अनिल ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत र प्रमुख वित्त अधिकृत सदस्य र मानव संसाधन विभागका विभागीय प्रमुख- सदस्य सचिव रहेका छन् । यस समितिको काम, कर्तव्य र अधिकार नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम रहेको छ ।

आ.व. २०७७/७८ मा कर्मचारी सेवा सुविधा समितिको बैठक ७ पटक बसेको र बैठक भत्ताबापत रु. १२१,००० भुक्तानी गरिएको छ । समितिले कर्मचारी सेवा सुविधाहरू समीक्षा गरी संशोधित Human Resource Management Policy पारित गरेको छ । यसै गरी समितिले मिति २०७८ श्रावण १ देखि लागु हुने गरी नयाँ संगठनात्मक संरचना तथा आ.व. २०७८/७९ का लागि आवश्यक कर्मचारीहरूको दरबन्दी सिफारिस गरेको छ । साथै समितिले कर्मचारीहरूको विभिन्न सुविधाहरूको समीक्षा गरी कार्यात्मक पद, वरिष्ठ अधिकृत र सो भन्दा माथिका कर्मचारीहरूलाई प्रदान गरिएको सवारी साधन सुविधा, पदपूर्ति समितिको संरचना संशोधन गरेको छ । त्यसैगरी “Guidelines for Board of Directors” and “Employee Training and Capacity Development Guidelines” अनुमोदन, शाखा प्रबन्धक र प्रदेश प्रमुखलाई प्रदान गरिएका आवास सुविधा संशोधन तथा बैंकको अन्य नीतिहरू पुनरावलोकन गर्ने कार्य समेत सम्पन्न गरेको छ ।

### सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समितिमा सञ्चालक श्री सजन शर्मा संयोजक, अन्य सदस्यमा सञ्चालक श्री सीता कार्की (के.सी.), प्रमुख जोखिम अधिकृत, अनुपालना विभागीय प्रमुख र सदस्य सचिवमा प्रमुख अनुपालना अधिकृत रहेका छन् । यस समितिको काम, कर्तव्य र अधिकार नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम रहेको छ ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समितिको आ.व. २०७७/७८ मा ५ पटक बैठक बसेको छ र बैठक भत्ताबापत रु. ११०,००० भुक्तानी गरिएको छ ।

समितिले बैंकको AML/CFT संग सम्बन्धित समग्र अनुपालनको अवस्थाको विश्लेषण गरेको, बैंकमा रहेका सम्पूर्ण ग्राहकको जोखिमस्तर विश्लेषण गर्ने तथा अन्य अनुपालनको क्रममा देखिएको कमीकमजोरीको उपयुक्त तरिकाले अनुगमन तथा समाधान गर्न व्यवस्थापनलाई निर्देशन दिने साथै त्रैमासिक AML/CFT अनुपालना प्रतिवेदनको नियमित तवरले छलफल गर्ने कार्यहरू गरेको छ ।

### मर्जर तथा प्राप्ति (एक्विजिसन) उप-समिति

बैंकले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने मर्जर तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३ को दफा ५ (३ख) का प्रावधानहरूको अधीनमा रही कार्य गर्न गैह्र कार्यकारी सञ्चालकको संयोजकत्वमा मर्जर तथा एक्विजिसन उप-समिति गठन गरेको छ । मर्जर तथा प्राप्ति (एक्विजिसन) उप-समितिमा सञ्चालक श्री प्रवलजङ्ग पाण्डे संयोजक, सदस्यहरूमा सञ्चालक श्री प्रकाशचन्द्र मैनाली र सञ्चालक श्री विजय ध्वज कार्की रहेका छन् र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेल सदस्य सचिव रहेका छन् ।

आ.व. २०७७/७८ मा मर्जर तथा एक्विजिसन समिति बैठक १५ पटक बसेको र बैठक भत्ता बापत रु. ३७४,००० भुक्तानी गरिएको थियो । उपसमितिले मर्जर तथा एक्विजिसनको निमित्त उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गर्ने लगायतका कार्य सम्पन्न गरेको थियो भने बैंकको मर्जर तथा एक्विजिसनको रणनीतिक योजना तय गरी “ख” तथा “ग” वर्गको तिनाउ मिसन विकास बैंक लिमिटेड तथा सिजना फाईनान्स लिमिटेडलाई प्राप्ति गरी क्रमशः मिति २०७७/१२/१४ तथा मिति २०७८/३/२६ देखि संयुक्त कारोवार शुरु गरीसकेको छ ।

### डिजिटल रुपान्तरण उप-समिति (Digital Transformation Committee)

बैंकले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७७ को ई.प्रा. निर्देशन नं ६/०७७ संस्थागत सुशासन सम्बन्धी व्यवस्थाको निर्देशन नं ७ (ख), आन्तरिक समिति/उप-समिति सम्बन्धी व्यवस्था अन्तर्गत भविष्यमा सूचना प्रविधिमा आधारित व्यवसाय विस्तार गर्न समितिको पहिलो बैठक बसेको मितिले ६ महिना (२०७६/१०/५ देखि २०७७/०५/२३) समयावधि तोकिएको गैह्र कार्यकारी सञ्चालक श्री सजन शर्माको संयोजकत्वमा डिजिटल रुपान्तरण समिति (Digital Transformation Committee) गठन गरेकोमा म्याद समाप्त भएको कारणले मिति २०७७ भाद्र २४ गते ६ महिना अवधि थप गरी सञ्चालक श्री सजन शर्माको संयोजकत्वमा डिजिटल रुपान्तरण समिति गठन गरेको थियो। मिति २०७८ आषाढ १ बाट डिजिटल रुपान्तरण समितिमा सञ्चालक श्री सजन शर्मा संयोजक, सञ्चालक श्री अनिल ज्ञवाली सदस्य, सहायक प्रमुख कार्यकारी अधिकृत सदस्य सचिव र प्रमुख सूचना प्रविधि अधिकृत सदस्य रहेका छन्।

आ.व २०७७/७८ मा डिजिटल रुपान्तरण उप-समितिको बैठक ५ पटक बसेको थियो र बैठक भत्ता बापत रु. ९९,००० भुक्तानी गरिएको थियो। उप-समितिले डिजिटल रुपान्तरणको निमित्त बैंकले अल्पकालीन तथा दीर्घकालीन लक्ष्य पहिचान गर्ने लगायतका कार्य सम्पन्न गरेको थियो भने बैंकको डिजिटल, विद्युतीय कारोवारहरूको थप सुरक्षा बढाउन SIEM र ग्राहकको सेवा तथा सुनुवाई बढाउनकालागि चुस्त दुरुस्त सेवा प्रदान गर्न Call Center को सेवा लागु गर्न व्यवस्था अगाडि बढाएको छ र अनलाइन कारोवार गर्न आवश्यक पर्ने कार्यहरूको लागि जोखिम व्यवस्थापन गरी ग्राहकको मोबाइल, टेलिफोन तथा इमेल, वेब साईट मार्फत प्राप्त भएका अनुरोधलाई अबिलम्ब स्वीकार गरी विद्युतीय माध्यमबाट हुने कारोवारलाई कार्यान्वयन गर्न आधुनिक डिजिटल रुपान्तरण संयोजन गर्दै अगाडि बढ्ने योजना बनाएको छ।

### बजेट उप-समिति

बजेट उप-समितिमा सञ्चालक श्री प्रबलजंग पाण्डे संयोजक, सञ्चालक श्री प्रकाशचन्द्र मैनाली सदस्य, सञ्चालक श्री सजन शर्मा सदस्य र प्रमुख कार्यकारी अधिकृत सदस्य सचिवमा रहेका छन् भने श्री मनोहर दास मुल सल्लाहकारका रुपमा रहेका छन्।

आ.व. २०७७/७८ मा बजेट उप-समितिको बैठक २ पटक बसेको थियो र बैठक भत्ता बापत रु. ६६,००० भुक्तानी गरिएको छ। बजेट उप-समितिले आ.व. २०७८/७९ को बजेट, कार्यक्रम तथा नीति स्वीकृतिका लागि सञ्चालक समिति समक्ष सिफारिस गरेको थियो। बजेट उप-समितिको तोकिएको निर्धारित कार्यदिश समाप्त भएको हुदाँ उक्त उप-समिति हाल विघटन गरिएको छ।

### भवन जग्गा खरिद उप-समिति

भवन जग्गा खरिद उप-समितिमा सञ्चालक श्री प्रकाश चन्द्र मैनाली संयोजक, सञ्चालक श्री सजन शर्मा सदस्य र नायव प्रमुख कार्यकारी अधिकृत श्री राजेन्द्र लाल श्रेष्ठ सदस्य सचिव रहेका छन्। समितिले हाल बैंकको आवश्यकता बमोजिम भवन जग्गा खरिद गर्नु पर्ने भएमा सञ्चालक समितिलाई सिफारिस गर्ने कार्य गर्दछ।

भवन जग्गा खरिद उप-समितिको बैठक आ.व. २०७७/७८ मा १ पटक बसेको छ र बैठक भत्ता बापत रु. २२,००० भुक्तानी गरिएको छ। समिति समक्ष प्रस्तुत गरिएको सुदुर पश्चिम प्रादेशिक कार्यालय तथा शाखा कार्यालयको लागि आवश्यक घरजग्गाको लागि प्राप्त प्रस्तावमा उल्लेख गरिएको घर-जग्गाहरूको स्थलगत भ्रमण गरी अवलोकन गर्दा कुनै पनि प्रस्ताव बैंकको लागि उपयुक्त नदेखिएको हुनाले सो खरिदको लागि पुन सूचना प्रकाशित गर्ने तथा सोको जानकारी सञ्चालक समिति समक्ष पेश गर्ने निर्णय गरेको थियो।

२०७७/१२/०९ गते बसेको सञ्चालक समितिको बैठक नं. ३५८ ले भवन जग्गा खरिद उप-समिति विघटन गरेको छ।

### नीति पुनरावलोकन (Policy Review) उप-समिति

नीति पुनरावलोकन समितिमा मिति २०७७ चैत्र ०९ गते सम्म सञ्चालक श्री सुदेश खालिङ राई संयोजक, सञ्चालक श्री प्रबलजङ्ग पाण्डे सदस्य, प्रमुख सञ्चालन अधिकृत सदस्य, प्रमुख जोखिम अधिकृत सदस्य र कानून विभागका प्रमुख सदस्य सचिव रहेको र तत्पश्चात् मिति २०७८ ज्येष्ठ २४ पछि नीति पुनरावलोकन समितिमा सञ्चालक श्री अनिल ज्ञवाली संयोजक, सञ्चालक श्री प्रबलजङ्ग पाण्डे सदस्य, प्रमुख सञ्चालन अधिकृत सदस्य, प्रमुख जोखिम अधिकृत सदस्य सचिवमा रहेका छन्। समितिले हाल बैंकमा रहेका नीतिहरूको सूक्ष्म विश्लेषण गरी उक्त नीतिमा सुधार तथा संशोधन गर्नु पर्ने भएमा सञ्चालक समितिलाई सल्लाह दिने कार्य गर्दछ।

नीति पुनरावलोकन समितिको बैठक आ.व. २०७७/७८ मा ४ पटक बसेको छ र बैठक भत्ता बापत रु. ८८,००० भुक्तानी गरिएको छ।

समितिले आफू समक्ष प्रस्तुत गरिएको कार्यदिश (Terms of Reference) उपर छलफल गरी कार्यदिश लाई पारित गरेको छ । त्यसै गरी कर्जा संग सम्बन्धित Credit Policy Guideline, Assets Writing Strategy, Internal Risk Grading Procedure, Risk Based Pricing Policy, Credit Application Completion Guideline, Credit Risk Assessment Guideline, कर्जा असुली सम्बन्धित नीति तथा जोखिम व्यवस्थापन सम्बन्धित नीतिहरूको पुनरावलोकन गरेको छ । साथै Treasury Department संग सम्बन्धित Asset Liability Management Policy, Market Risk Management Policy, Liquidity Risk Management Policy, Interest Rate Risk Management Policy, Contingency Funding Plan तथा HR Department संग सम्बन्धित Human Resource Management Policy को पुनरावलोकन गरेको छ ।

## १८. बैंकको कारोवारलाई असर पार्ने मुख्य कारकहरू

बैंकको कारोवारलाई असर पार्न सक्ने विभिन्न किसिमका जोखिमहरूलाई तल प्रस्तुत गरिएको छ :

१. विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ प्रकोपका कारण बैंकको नियमित सञ्चालन कारोवारमा कमी र बैंकको कर्मचारीको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सक्ने जोखिमहरू ।
२. देशको आर्थिक अवस्थामा आउने परिवर्तनबाट पर्न सक्ने जोखिमहरू ।
३. राष्ट्रको आर्थिक, मौद्रिक तथा वित्तीय नीति परिवर्तनबाट हुन सक्ने संभावित जोखिमहरू ।
४. नेपाल सरकार र नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक सम्बन्धी नीतिमा परिवर्तन गर्दा सिर्जना हुन सक्ने संभावित जोखिमहरू ।
५. विदेशी विनिमय कारोवार गर्दा विनिमय दरमा हुने परिवर्तनबाट हुन सक्ने जोखिमहरू ।
६. तरलतामा हुने उतार चढावका कारणले निक्षेप तथा कर्जा लगानीको ब्याजदरमा हुने परिवर्तन तथा लगानी योग्य तरलताको अभावबाट व्यवसाय वृद्धिमा आउन सक्ने जोखिमहरू ।
७. निक्षेप संकलन, लगानी तथा कर्जा सापटीको दायरा साँघुरिएर उत्पन्न हुन सक्ने जोखिमहरू ।
८. यथा समयमा कर्जा असुली नभई उत्पन्न हुने जोखिमहरू ।
९. प्रतीतपत्र र जमानतपत्र जारी गर्ने जस्ता गैरकोषीय सेवाहरू प्रदान गर्दा हुन सक्ने संभावित जोखिमहरू ।
१०. अन्तर्राष्ट्रिय बजारमा हुने मन्दीबाट नेपाली बजारमा पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिमहरू ।
११. पूँजीबजारमा आउन सक्ने उतारचढावबाट हुन सक्ने जोखिमहरू ।
१२. वैकल्पिक लगानी क्षेत्रको अभाव ।
१३. विप्रेषण आयमा आउन सक्ने उतार चढावबाट अर्थ व्यवस्थामा नकारात्मक प्रभाव परी सिर्जना हुनसक्ने जोखिमहरू ।
१४. देशको राजनीतिक अस्थिरताले पर्न सक्ने असरहरू ।
१५. तीव्र बैकिङ्ग प्रतिस्पर्धाका कारण पर्न सक्ने असरहरू ।
१६. सम्पत्ति शुद्धीकरणलाई रोक्नका लागि देशमा केन्द्रीकृत तथ्यांकहरू तथा पर्याप्त प्रविधिहरूको अभावका कारण हुन सक्ने जोखिम ।
१७. आम्दानीको स्रोत साँघुरिएको बेला पूँजी सम्बन्धी मापदण्ड कायम गरी लगानीकर्तालाई निरन्तर उच्च प्रतिफल प्रदान गरीरहने सम्बन्धी चुनौती ।
१८. सूचना प्रविधिको विकास सँगै यससंग जोडिएका सञ्चालन जोखिम सम्बन्धी चुनौतीहरू ।

## १९. कोभिड-१९ को प्रभावका सन्दर्भमा

विश्वव्यापि रुपमा फैलिएको कोरोना महामारीको संकटका कारण बैकिङ्ग कारोवारमा कमी आउनु, प्रक्षेपित समयमा ऋण तथा ब्याज चुक्ता नहुनुका साथै देशको आर्थिक क्रियाकलापमा समेत गिरावट आएको छ र आउने दिनमा पनि यसको थप असर पर्ने आँकलन गरिएको छ । यस्तो अवस्थामा बैंकको सापटी र लगानी ब्याजदरमा असर पर्न गई कोरोना महामारीको कारण बैंकको कुल आम्दानीमा असर पर्नु, निष्कृत्य कर्जा बढ्नु तथा ब्याजदर अन्तरलाई यथावत कायम राख्नु जस्ता जोखिमहरू र साथै कोरोना महामारीका कारण देशको अर्थतन्त्रमा प्रतिकूल असरबाट उत्पन्न हुनसक्ने जोखिमलाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको छ ।

कोभिड-१९ का कारण लगानीकर्ताको मनोबलमा कमी हुनु, सरकारी विकास खर्च कम हुनु, लगायत प्रमुख बाह्य समस्या हुन् । यस्ता समस्या विद्यमान रहेको अवस्थामा बैंकको कारोवार दिगो रूपमा विस्तार गरी सम्पत्तिको गुणस्तर कायम राखि लगानीकर्तालाई उचित प्रतिफल दिने कार्य चुनौतीपूर्ण रहेको छ ।

कोभिड १९ महामारीको कारणले बैंकिङ सम्पत्तिको गुणस्तरमा परेको प्रभावलाई दृष्टिगत गरी असल वर्गमा वर्गीकरण भएका कर्जाको हकमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन बमोजिम बैंकले आ.व. २०७७/७८ को वार्षिक वित्तीय विवरण तयार गर्दा साधारण कर्जा नोक्सानी व्यवस्थामा १ प्रतिशतको अतिरिक्त ०.३ प्रतिशत थप गरी कुल १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरेको छ ।

## २०. लेखापरीक्षकको नियुक्ति

बैंकको आर्थिक वर्ष २०७७/७८ का हरहीसाबहरू लेखापरीक्षण गर्न चौधौं वार्षिक साधारण सभाबाट नियुक्ति गरिएका श्री के.के. बुढाथोकी एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सबाट लेखापरीक्षण सम्पन्न गरीयो । आर्थिक वर्ष २०७८/७९ को हरहीसाबहरू लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखापरीक्षकको नियुक्त गरीने छ ।

## २१. भावी कार्यक्रम तथा योजनाहरू

यस बैंकको भावी कार्यक्रम तथा योजनाहरू निम्नानुसार रहेका छन् :

१. निक्षेपको औसत ब्याजदरमा कमी ल्याउने किसिमले निक्षेपका नयाँ योजनाहरू तर्जुमा गरी कार्यान्वयन गर्ने र व्यक्तिगत निक्षेपकर्ताहरूको आधार वृद्धि गर्ने संस्थागत निक्षेप तर्फको निर्भरता कम गर्ने लैजाने ।
२. मर्जर तथा प्राप्तिबाट थप भएका शाखा सञ्जाल तथा व्यापारको समायोजन गरी नाफा तथा व्यापार विस्तार गर्ने ।
३. गैर कोषमा आधारित आमदानी श्रृजना हुने कारोवारमा केन्द्रीत भई गैर कोषमा आधारित कारोवार वृद्धि गर्ने ।
४. कर्जाको गुणस्तर कायम राख्ने र कर्जा विस्तार गर्दा कृषि, उर्जा, पर्यटन लगायत साना तथा घरेलु उद्योगतर्फ लगानी वृद्धि गर्ने ।
५. बैंकको आन्तरिक नियन्त्रण प्रणाली तथा सुशासनलाई अभि बढी सुदृढ गर्ने ।
६. विज्ञापन तथा व्यापार प्रवर्द्धन कार्यक्रमद्वारा बैंकले आफ्नो Brand विस्तार गरी व्यापार बढाउँदै जाने ।
७. संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न थप कार्यक्रमहरू सञ्चालन गर्ने र बैंकलाई समाजको जिम्मेवार संस्थाको रूपमा परिचित गराउँदै बैंकको Brand लाई थप सबल बनाउने ।
८. बैंकले व्यापारको लागि नयाँ क्षेत्रहरूको पहिचान गर्ने, विदेशी विनिमय बजार तथा ब्याजदर उतारचढावलाई अभि राम्रोसंग व्यवस्थापन गरी बैंकको नाफामा सकारात्मक असर पार्न बैंकले अनुसन्धान तथा विश्लेषण गरी तदनुसृत आवश्यक कार्ययोजना विकास गरी लागू गर्ने ।
९. कर्मचारीहरूको दक्षता अभिवृद्धिको लागि नियमित रूपमा तालिम दिई मानव संसाधनको विकास गर्ने ।
१०. बैंकले संस्थागत सुशासनलाई थप सबल बनाउँदै लैजाने ।
११. बैंकको जोखिम व्यवस्थापनलाई थप सुदृढीकरण गर्ने लैजाने ।
१२. बैंकले सहायक कम्पनीहरूको कारोवारको आकार वृद्धिका लागि विशेष ध्यान दिने ।
१३. उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी वृद्धि गर्ने विशेष ध्यान दिने ।
१४. आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग गरी प्रत्यक्ष रूपमा ग्राहक बैंक समक्ष प्रस्तुत हुनु नपर्ने गरी बैकिङ सुविधा प्रदान गर्ने ।
१५. डिजिटल बैकिङको क्षेत्रमा विकसित नविनतम प्रविधिलाई यस क्षेत्रमा बढ्दो जोखिमको पक्षलाई समेत विचार गरी आवश्यकता अनुसार लागू गर्ने ।

## २२. लेखापरीक्षण, वासलात र अन्य विवरण

२०७८ आषाढ मसान्तको बैंक तथा सहायक कम्पनीहरू समेतको एकीकृत वासलात, आ.व. २०७७/७८ को एकीकृत नाफा-नोक्सान हिसाब, एकीकृत नाफा-नोक्सान बाँडफाँड हिसाब, एकीकृत नगद प्रवाह विवरण, सम्बन्धित अनुसूचीहरू र लेखापरीक्षकको प्रतिवेदन यसै प्रतिवेदनका अंगको रूपमा राखिएको छ ।

**वितरण योग्य मुनाफा**

आर्थिक वर्ष २०७७/७८ मा रु. १ अर्ब ८० करोड ४३ लाख ४१ हजार खुद नाफा भएकोमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४४ बमोजिम खुद नाफाको २० प्रतिशत अर्थात रु. ३६ करोड ०८ लाख ६८ हजार साधारण जगेडा कोषमा छुट्याइएको छ। यसै गरी सोही ऐनको दफा ४५ बमोजिम विदेशी मुद्राको विनिमय दरमा परिवर्तन भएको कारणबाट यस वर्ष खुद नाफा भएको हुँदा सटही घटबढ कोषमा रु. १ करोड ६० लाख ५० हजार छुट्याइएको छ। यसको अतिरिक्त नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम यस आ.व. मा बैंकले आफ्नो खुद नाफाको १ प्रतिशत रकम रु. १ करोड ८० लाख ४३ हजार संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याइएको छ भने गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरे बराबरको रकम रु. १ करोड ६६ लाख ३७ हजार सोही कोषबाट वितरण योग्य मुनाफामा फिर्ता गरिएको छ। बैंकले जारी गरेको बण्ड फिर्ता गर्नको निमित्त पूँजी फिर्ता जगेडा कोषमा रु. २७ करोड ७७ लाख ७७ हजार छुट्याइएको छ। साथै, बैंकको ८.५% सिटिजन्स बैंक बण्ड यस वर्ष परिपक्व भई बण्ड फिर्ता गरी पूँजी फिर्ता जगेडा कोषबाट रु. ५० करोड पूँजी कोषमा सारेको छ। यसै गरी बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नियमनकारी कोषमा पाकेको तर प्राप्त भइ नसकेको ब्याज रकममा आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रहेको रकम जम्मा गर्नुपर्नेमा यस वर्षको समायोजन बापत रु. १३ करोड ५३ लाख ४७ हजार सञ्चित मुनाफामा फिर्ता गरिएको छ। साथै, गैर बैकिङ्ग सम्पत्तिको निमित्त जम्मा गरिएको नियमनकारी कोष रकमबाट समेत यस वर्षको समायोजन अनुसार रु. ३ करोड ४२ लाख ६२ हजार सञ्चित मुनाफामा फिर्ता गरिएको छ भने बिमाङ्किक लाभको निमित्त जम्मा गरिएको नियमनकारी कोषबाट समेत रु. १ करोड ६० लाख २६ हजार सञ्चित मुनाफामा फिर्ता गरिएको छ। त्यसैगरी नाफा नोक्सान मार्फत उचित मोलमा मापन गरिएका व्यापारीक सम्पत्तिको प्राप्त भइ नसकेको यस वर्षको नाफा रकम रु. ३ करोड १९ लाख ९९ हजार नियमनकारी कोषमा विनियोजन गरिएको छ भने तिनाउ मिशन डेभलपमेन्ट बैंक र सिर्जना फाईनान्स लिमिटेडलाई प्राप्त गर्दा स्वाप अनुपात बाट आएको फरक रकम क्रमशः रु. ७ करोड ६८ लाख ७६ हजार र रु. ४ करोड ८१ लाख ५२ हजार लाई पूँजीगत जगेडा कोषमा राखिएको छ।

बैंकले गत आर्थिक वर्षको तथा प्राप्त गरिएको संस्थाहरूको सञ्चित नाफा रु. ११ करोड ७९ लाख १ हजार, तिनाउ मिशन डेभलपमेन्ट बैंक र सिर्जना फाईनान्स लिमिटेडलाई प्राप्तबाट आएको पूँजीगत जगेडा कोष (Capital Reserve) रु. १२ करोड ५० लाख २८ हजार, ८.५% सिटिजन्स बैंक बण्ड परिपक्व भई पूँजी फिर्ता जगेडा कोषबाट सारीएको रु. ५० करोड र यस वर्षको अन्त्यमा कायम भएको वितरण योग्य मुनाफा रु. १ अर्ब ३० करोड ४८ लाख ७६ हजार समेत गरी कुल वितरण योग्य मुनाफा रु. २ अर्ब ४ करोड ७८ लाख ५ हजार सहितको रकम बाट नगद लाभांश तथा बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

**२३. कम्पनी ऐन २०६३ को दफा १०५, उपदफा ४ अनुसारको अतिरिक्त विवरणहरूलाई यसै प्रतिवेदनको अंगको रूपमा अनुसूची “क” मा राखिएको छ।**

**२४. धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २६ को उपनियम (२) संग सम्बद्ध विवरण यसै प्रतिवेदनको अंगको रूपमा अनुसूची “ख” मा राखिएको छ।**

**धन्यवाद ज्ञापन**

यस बैंकको उद्देश्य प्राप्तिका लागि सहयोग पुऱ्याउनु हुने सम्पूर्ण शेयरधनी महानुभावहरू, ग्राहकवर्ग तथा नेपाल सरकारका सम्बद्ध निकाय लगायत नेपाल राष्ट्र बैंकप्रति सञ्चालक समितिको तर्फबाट म हार्दिक आभार प्रकट गर्दछु। बैंकको उत्तरोत्तर उन्नति र प्रगतिमा पुऱ्याउनु भएको योगदानका लागि प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका सम्पूर्ण अधिकृत तथा कर्मचारीहरू र अन्य सहयोगीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। साथै बैंकका गतिविधिहरूलाई सकारात्मक रूपमा जनसमक्ष पुऱ्याइदिने सञ्चारजगत र प्रत्यक्ष अप्रत्यक्ष रूपमा बैंकलाई सहयोग पुऱ्याउने सम्पूर्ण शुभेच्छुकहरूप्रति पनि म हार्दिक आभार व्यक्त गर्दछु।

मिति: २०७८/०६/२५

सञ्चालक समितिको तर्फबाट  
राजन सिंह भण्डारी  
अध्यक्ष

## कम्पनी ऐन २०६३ को दफा १०५ उपदफा ४ अनुसारको अतिरिक्त विवरण

(क) विगत वर्षको कारोवारको सिंहावलोकन,

सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट बैंकको कारोवारलाई कुनै असर परेको भए सो असर,

विदेशी विनिमय कारोवार गर्दा विनिमयदरमा हुने परिवर्तनबाट हुन सक्ने जोखिमहरू, अन्तर्राष्ट्रिय बजारमा हुने मन्दीबाट नेपाली बजारमा पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिमहरू।

नेपाली रुपैयाँको विदेशी मुद्राको तुलनामा भइरहेको अवमूल्यन र बाह्य देशमा कच्चा पदार्थको मुल्यमा आएको वृद्धिले आयातित वस्तु तथा सेवाको लागत महङ्गो पर्न गई मुद्रास्फीतिमा चाप पर्न जाने र औद्योगिक वस्तुको उत्पादन लागतमा समेत वृद्धि भई स्थानिय उत्पादनको प्रतिस्पर्धि क्षमतामा ह्रास आउने देखिन्छ। कोभिड १९ को कारण अन्तर्राष्ट्रिय व्यापारमा भएको कमी तथा कोभिड १९ को कारणले प्रत्यक्ष रुपमा पर्यटन तथा निर्यातमा ह्रास आई समग्र बैकिङ व्यवसाय समेत प्रभावित हुन सक्ने देखिन्छ।

(ग) प्रतिवेदन तयार भएको मितिसम्म चालू वर्षको उपलब्धि र भविष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा,

प्रतिवेदन मिति २०७८ आश्विन ७ गते सम्म बैंकको निक्षेप रु. ३ अर्ब ३६ करोडले वृद्धि भई कुल निक्षेप रु. १ खर्ब ४६ अर्ब ३७ करोड परिचालन गरेको छ भने कर्जा तथा सापटी तर्फ रु. ४ अर्ब ८८ करोडले वृद्धि भई कुल कर्जा तथा सापटी रु. १ खर्ब २८ अर्ब ५१ करोड प्रवाह गरेको छ।

यस बैंकको भावी कार्यक्रम तथा योजनाहरू सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

(घ) बैंकको औद्योगिक वा व्यावसायिक सम्बन्ध,

बैंकको औद्योगिक एवम् व्यवसायिक सम्बन्ध भएका सवै सरोकारवालाहरूसँग सुमधुर व्यवसायिक सम्बन्ध कायम रहेको छ। भावी दिनहरूमा अभ्र बढी सुमधुर व्यवसायिक सम्बन्ध बिस्तार गर्दै लगिने छ।

(ङ) सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण,

सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा “सञ्चालक समितिमा भएको हेरफेर र त्यसको कारण” शीर्षक अन्तर्गत उल्लेख गरिएको छ।

(च) कारोवारलाई असर पार्ने मुख्य कुराहरू,

१. विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ प्रकोपका कारण बैंकको नियमित सञ्चालन कारोवारमा कमी र बैंकको कर्मचारीको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सक्ने जोखिमहरू।
२. देशको आर्थिक अवस्थामा आउने परिवर्तनबाट पर्न सक्ने जोखिमहरू।
३. राष्ट्रको आर्थिक, मौद्रिक तथा वित्तीय नीति परिवर्तनबाट हुन सक्ने संभावित जोखिमहरू।
४. नेपाल सरकार र नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक सम्बन्धी नीतिमा परिवर्तन गर्दा सिर्जना हुनसक्ने संभावित जोखिमहरू।
५. विदेशी विनिमय कारोवार गर्दा विनिमयदरमा हुने परिवर्तनबाट हुन सक्ने जोखिमहरू।
६. तरलतामा हुने उतार चढावका कारणले निक्षेप तथा कर्जा लगानीको ब्याजदरमा हुने परिवर्तन तथा लगानी योग्य तरलताको अभावबाट व्यवसाय वृद्धिमा आउन सक्ने जोखिमहरू।
७. निक्षेप संकलन, लगानी तथा कर्जा सापटीको दायरा साँघुरिएर उत्पन्न हुन सक्ने जोखिमहरू।
८. यथा समयमा कर्जा असुली नभई उत्पन्न हुने जोखिमहरू।

९. प्रतीतपत्र र जमानतपत्र जारी गर्ने जस्ता गैरकोषीय सेवाहरू प्रदान गर्दा हुन सक्ने संभावित जोखिमहरू ।
१०. अन्तर्राष्ट्रिय बजारमा हुने मन्दीबाट नेपाली बजारमा पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिमहरू ।
११. पूँजीबजारमा आउन सक्ने उतारचढावबाट हुन सक्ने जोखिमहरू ।
१२. वैकल्पिक लगानी क्षेत्रको अभाव ।
१३. विप्रेषण आयमा आउन सक्ने उतार चढावबाट अर्थ व्यवस्थामा नकारात्मक प्रभाव परी सिर्जना हुनसक्ने जोखिमहरू ।
१४. देशको राजनीतिक अस्थिरताले पर्न सक्ने असरहरू ।
१५. तीव्र बैकिङ्ग प्रतिस्पर्धाका कारण पर्न सक्ने असरहरू ।
१६. सम्पत्ति शुद्धीकरणलाई रोक्नका लागि देशमा केन्द्रीकृत तथ्यांकहरू तथा पर्याप्त प्रविधिहरूको अभावका कारण हुन सक्ने जोखिम ।
१७. आम्दानीको स्रोत साँघुरिएको बेला पूँजी सम्बन्धी मापदण्ड कायम गरी लगानीकर्तालाई निरन्तर उच्च प्रतिफल प्रदान गरीरहने सम्बन्धी चुनौती ।
१८. सूचना प्रविधिको विकास संगै यससंग जोडिएका सञ्चालन जोखिम सम्बन्धी चुनौतीहरू ।

**(छ) लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया,**

बैंकको लेखापरीक्षकले मर्जर सम्बन्धी लेखाङ्कन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था द्वारा जारी गरिएको नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) -३ “व्यवसायिक संयोजन” को बैकल्पिक व्यवस्था (Carve out) अनुसार नगरी नेपाल राष्ट्र बैंकले जारी गरेको मर्जर तथा एक्विजिसन सम्बन्धी विनियमावली, २०७३ अनुसार गरिएको राय सहितको कैफियत उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकको प्रावधानको अनुपालन बाध्यकारी रहेकोले सोहि अनुरूप लेखाङ्कन गरिएको । यस बाहेक अन्य सारभुत कैफियत नरहेको ।

**(ज) लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम,**

आ.व. २०७७/७८ को वितरण योग्य मुनाफाबाट २०७८ आषाढ मसान्तको चुक्ता पुँजी रु. १२,५७६,९२३,११५ को ३.०८७ प्रतिशतले हुने रु. ३८८,२५६,८०७.२४ नगद लाभांश (लाभांश कर समेत) र १२.९१३ प्रतिशतले हुने रु. १,६२४,०५०,८९१.१० बराबरको बोनस शेयर दिने प्रस्ताव गरिएको छ ।

**(झ) शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अङ्कित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सो बापत बैंकले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बिक्री गरी बैंकले प्राप्त गरेको रकम तथा जफत भएको शेयरबापत रकम फिर्ता गरेको भए सोको विवरण,**

बैंकले गत वर्ष कुनै पनि शेयर जफत गरेको छैन ।

**(ञ) विगत आर्थिक वर्षमा बैंक र यसको सहायक कम्पनीको कारोवारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन,**

बैंक तथा बैंकको सहायक कम्पनीको रूपमा स्थापित सि.बि.आई.एल क्यापिटल लिमिटेड र सि.बि.आई.एल सेक्यूरिटीज लिमिटेड समेतको कारोवारको प्रगति र सोको आर्थिक वर्षान्तमा रहेको स्थिति संलग्न एकीकृत वासलात, एकीकृत नाफा नोक्सान हिसाव र एकीकृत नगद प्रवाह विवरणले यथार्थ चित्रण गरेको छ । साथै सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनमा बैंक र सहायक कम्पनीहरूको कार्यसम्पादन समीक्षा समावेश गरिएको छ ।

**(ट) बैंक तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोवारहरू र सो अवधिमा बैंकको कारोवारमा आएको कुनै महत्वपूर्ण परिवर्तन,**

यस बैंकको तथा बैंकको लगानी रहेको सहायक कम्पनी सि.बि.आई.एल क्यापिटल लिमिटेड र रु. ५ करोड लगानी रहेको सहायक कम्पनी सि.बि.आई.एल सेक्यूरिटीज लिमिटेडले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोवारहरू र कारोवारहरूमा आएको परिवर्तन संलग्न एकीकृत वासलात, एकीकृत नाफा नोक्सान हिसाव, एकीकृत नगद प्रवाह विवरण तथा लेखा सम्बन्धी विवरणहरूले प्रष्ट पारेका छन् ।

(ठ) विगत आर्थिक वर्षमा बैंकको आधारभूत शेयरधनीहरूले बैंकलाई उपलब्ध गराएको जानकारी, यस्तो कुनै जानकारी प्राप्त भएको छैन ।

(ड) विगत आर्थिक वर्षमा बैंकका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र बैंकको शेयर कारोवारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट बैंकले प्राप्त गरेको जानकारी

| क्र.सं. | पद                | नाम                                                                  | शेयर समूह         | जम्मा कित्ता                                  |
|---------|-------------------|----------------------------------------------------------------------|-------------------|-----------------------------------------------|
| १       | अध्यक्ष           | श्री राजन सिंह भण्डारी<br>(प्रतिनिधि चन्द्र इन्भेष्टमेन्ट प्रा. लि.) | संस्थापक          | ३,५८,५९४.२३ (संस्थापक)<br>२,९३,१८४.९ (साधारण) |
| २       | सञ्चालक           | श्री प्रकाश चन्द्र मैनाली                                            | सर्वसाधारण        | ८५९.७९                                        |
| ३       | सञ्चालक           | श्री विजय ध्वज कार्की                                                | सर्वसाधारण        | २३२.८१                                        |
| ४       | सञ्चालक           | श्रीमती सीता कार्की (के.सी.)                                         | सर्वसाधारण        | ५,१२६.४३                                      |
| ५       | सञ्चालक           | श्री प्रवल जंग पाण्डे                                                | संस्थापक          | १,९३७.७६                                      |
| ६       | सञ्चालक           | श्री सजन शर्मा                                                       | संस्थापक          | ६०,३९१                                        |
| ७       | स्वतन्त्र सञ्चालक | श्री सुदेश खालिङ्ग राई*                                              | स्वतन्त्र सञ्चालक | -                                             |
| ८       | स्वतन्त्र सञ्चालक | श्री अनिल ज्ञवाली**                                                  | स्वतन्त्र सञ्चालक | -                                             |

\*श्री सुदेश खालिङ्ग राईले मिति २०७७ चैत्र ९ मा बैंकको सञ्चालक पदबाट राजिनामा दिनु भएको ।

\*\* श्री अनिल ज्ञवाली मिति २०७८ आषाढ १ देखी बैंकको सञ्चालक पदमा नियुक्त हुनु भएको ।

बैंकका सञ्चालक तथा पदाधिकारीहरू बैंकको शेयर कारोवारमा संलग्न भएको जानकारी प्राप्त भएको छैन ।

(ढ) विगत आर्थिक वर्षमा बैंकसंग सम्बन्धित सम्भौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराइएको जानकारीको व्यहोरा,

यस्तो कुनै जानकारी बैंकलाई प्राप्त भएको छैन ।

(ण) बैंकले आफ्नो शेयर आफैले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अङ्कित मूल्य तथा त्यसरी शेयर खरिद गरे बापत बैंकले भुक्तानी गरेको रकम,

बैंकले आफ्नो शेयर आफैले खरिद गरेको छैन ।

(त) आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सो को विस्तृत विवरण,

बैंकले आन्तरिक नियन्त्रण प्रणाली अन्तर्गत देहाय बमोजिमको व्यवस्था गरेको छः

(क) सञ्चालन प्रक्रिया तर्फ आर्थिक विनियमावली, कर्मचारी विनियमावली, कर्जा अपलेखन विनियमावली, कर्जा नीति, निर्देशिका तथा आवश्यक कार्य निर्देशिकाहरू तयार गरी प्रचलनमा ल्याएको छ ।

(ख) स्वतन्त्र आन्तरिक लेखापरीक्षण विभाग गठन गरिएको छ ।

(ग) लेखापरीक्षण समितिले आन्तरिक नियन्त्रण प्रक्रियाको नियमित अनुगमन गर्ने गरेको छ ।

(घ) संस्थागत सुशासनको लागि हर सम्भव निरन्तर प्रयत्नहरू जारी राखेको छ ।

(ङ) कर्जा जोखिम न्यूनीकरणको लागि व्यवसायमा प्रत्यक्ष संलग्न नहुने गरी कर्जा जोखिम व्यवस्थापन विभाग रहेको छ ।

(च) सञ्चालन तथा AML/CFT जोखिम न्यूनीकरणको निमित्त जोखिम व्यवस्थापन समिति तथा AML/CFT समितिलाई उत्तरदायि हुने गरी जोखिम व्यवस्थापन तथा AML/CFT अनुपालना विभाग गठन गरिएको छ ।

(थ) विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण,

| क्र.सं. | शीर्षक                | रकम रु.       |
|---------|-----------------------|---------------|
| १       | कर्मचारी खर्च         | १,२२९,७५३,२६२ |
| २       | कार्यालय सञ्चालन खर्च | ८९४,९२३,२२४   |

(द) लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारबाहीको विवरण र सो समितिले कुनैसुझाव दिएको भए सोको विवरण,

(१) लेखापरीक्षण समिति

|                                                     |            |
|-----------------------------------------------------|------------|
| सञ्चालक श्रीमती सीता कार्की (के.सी.)                | संयोजक     |
| सञ्चालक श्री सजन शर्मा                              | सदस्य      |
| प्रमुख आन्तरिक लेखापरीक्षण विभाग श्री रामधन श्रेष्ठ | सदस्य सचिव |

(२) लेखापरीक्षण समितिका सदस्यलाई बैठक भत्ता बाहेक अन्य कुनै पारिश्रमिक/सुविधा प्रदान गर्ने गरिएको छैन ।

(३) आ.व. २०७७/७८ मा पन्ध्र (१५) पटक लेखापरीक्षण समितिको बैठक बसेको ।

(४) समितिले प्रचलित कानून बमोजिम बैंकको समग्र वित्तीय अवस्था, आन्तरिक नियन्त्रण प्रणाली, लेखापरीक्षण योजना र आन्तरिक लेखापरीक्षक तथा बाह्य लेखापरीक्षकले पेश गरेको लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका बुँदा/कैफियतहरू उपर समीक्षा गरी सुधारात्मक कदम चाल्न व्यवस्थापनलाई निर्देशन दिने, नेपाल राष्ट्र बैंकबाट निरीक्षण तथा सुपरिवेक्षण गरी प्रतिवेदनमा औल्याइएका बुँदा/कैफियतहरूको कार्यान्वयन भए/नभएको सम्बन्धमा समीक्षा गर्ने तथा ती विषयहरूको अभिलेख गरी सञ्चालक समितिलाई जानकारी गराउने, बैंकको वार्षिक वित्तीय विवरणलाई सही र यथार्थपरक बनाउन व्यवस्थापनलाई सहयोग गर्ने, बैंकको कामकारवाहीमा नियमितता, मितव्ययिता, औचित्यता, प्रभावकारिता जस्ता कुराहरू अवलम्बन भए/नभएको बारे समीक्षा गरी सञ्चालक समितिलाई आवश्यक सुझाव दिने, बैंकको त्रैमासिक वित्तीय विवरणको समीक्षा गरी सञ्चालक समिति समक्ष प्रतिवेदन पेश गर्ने जस्ता कार्यहरू सम्पन्न गरेको छ ।

(ध) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, बैंकका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले बैंकलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा,

नभएको ।

(न) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम,

| क्र.सं. | विवरण                    | सञ्चालक रु. | प्रमुख कार्यकारी अधिकृत रु. | अन्य कार्यकारी पदाधिकारी रु. |
|---------|--------------------------|-------------|-----------------------------|------------------------------|
| १.      | बैठक भत्ता               | ३,४९९,०००   | -                           | -                            |
| २.      | पारिश्रमिक तथा भत्ता     |             |                             |                              |
|         | क. तलब                   | -           | ८,४००,०००                   | १२,११७,२५९                   |
|         | ख. भत्ता                 | -           | ३,०००,०००                   | ७,९२९,५८६                    |
|         | ग. दर्शै भत्ता           | -           | ९५०,०००                     | १,८५९,७०५                    |
|         | घ. संचयकोष योगदान        | -           | ८४०,०००                     | १,१२०,०९४                    |
|         |                          |             |                             |                              |
|         | कुल पारिश्रमिक तथा भत्ता |             | १३,१९०,०००                  | २३,०२६,६४४                   |
|         | (-) आयकर कट्टि           |             | ६,५३३,१७३                   | ८,९८४,३०४                    |
|         | खुद पारिश्रमिक तथा भत्ता |             | ६,६५६,८२७                   | १४,०४२,३४०                   |

|    |                                    |         |                                                       |                                                         |
|----|------------------------------------|---------|-------------------------------------------------------|---------------------------------------------------------|
| ३. | बोनस तथा कल्याणकारी कोषबाट प्राप्त | -       | प्रचलित बोनस ऐन अनुसार                                |                                                         |
| ४. | टेलिफोन/मोबाइल                     | २४३,८७१ | बैंकसंग भएको करार अनुसार                              | कर्मचारी सेवा विनियमावली अनुसार                         |
| ५. | इन्धन                              | ४१५,७४२ |                                                       |                                                         |
| ६. | पत्रपत्रिका                        | १६२,५८१ |                                                       |                                                         |
| ७. | सवारी साधन सुविधा                  | छैन     | छ                                                     | छ                                                       |
| ८. | आवास सुविधा                        | छैन     | बैंकसंग भएको करार अनुसार आवास कर्जा प्रदान गरिएको छ । | कर्मचारी विनियमावली अनुसार आवास कर्जा प्रदान गरिएको छ । |
| ९. | बीमा                               | छैन     | छ                                                     | छ                                                       |

\*उपरोक्त रकममा विभिन्न उपसमितिको बैठक भत्ता रु. १,५५१,०००/- समेत समावेश भएको छ ।

#### टिप्पणी:

- (क) प्रमुख कार्यकारी अधिकृतलाई चालक, इन्धन र मर्मतसंभार सहित सवारी साधनको व्यवस्था गरिएको छ । त्यसै गरी नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र अन्य कार्यकारी तहका कर्मचारीहरूलाई नियमानुसार इन्धन सहित सवारी साधन सुविधा उपलब्ध गराइएको छ ।
- (ख) प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका सम्पूर्ण कर्मचारीहरूलाई बैंकको कर्मचारी विनियमावली अनुसार दुर्घटना बीमा, औषधोपचार बीमाको व्यवस्था गरिएको छ । साथै निजका आश्रित परिवारका लागि समेत औषधोपचार बीमा गरिएको छ ।
- (ग) प्रमुख कार्यकारी अधिकृत लगायत कार्यकारी तहका सम्पूर्ण अधिकृतहरूलाई बैंकको कर्मचारी विनियमावली अनुसार मोबाइल फोन बापतको खर्च तथा अन्य सुविधा प्रदान गरिएको छ ।
- (घ) बैंकका अध्यक्षलाई कार्यालय प्रयोजनको लागि सवारी साधन सुविधा प्रदान गरिएको छ ।
- (प) शेरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांशको रकम,

२०७८ आषाढ मसान्त सम्ममा लाभांश घोषणा गरिएको तर शेरधनीहरूले लिन बाँकी रहेको विवरण निम्न बमोजिम रहेको छ :

| क्र.सं. | आर्थिक वर्ष                                                              | रकम रु.    |
|---------|--------------------------------------------------------------------------|------------|
| १       | आर्थिक वर्ष ०६५/०६६ को                                                   | २६१,४२५    |
| २       | आर्थिक वर्ष ०६६/०६७ को                                                   | ५१०,६०८    |
| ३       | आर्थिक वर्ष ०६७/०६८ को                                                   | ७०४,६३८    |
| ४       | आर्थिक वर्ष ०६८/०६९ को                                                   | १,६५३,०९२  |
| ५       | आर्थिक वर्ष ०६९/०७० को                                                   | २,३१५,३२६  |
| ६       | आर्थिक वर्ष ०७०/०७१ को                                                   | २,७७९,६६०  |
| ७       | आर्थिक वर्ष ०७१/०७२ को                                                   | १,२४३,३१४  |
| ८       | आर्थिक वर्ष ०७२/०७३ को                                                   | १८,६२३,४१९ |
| ९       | आर्थिक वर्ष ०७३/०७४ को                                                   | १८,४०७,७७१ |
| १०      | आर्थिक वर्ष ०७४/०७५ को                                                   | १०,१०३,०७३ |
| ११      | आर्थिक वर्ष ०७५/०७६ को                                                   | ६४,१२२,८५२ |
| १२      | आर्थिक वर्ष ०७६/०७७ को                                                   | २६,३०५,०३२ |
| १३      | आर्थिक वर्ष ०६६/०६७ (साविकको नेपाल हाउजिङ एण्ड मर्चेण्ट फाईनान्स लि.) को | १४९,३४०    |

|    |                                                                                                                             |           |
|----|-----------------------------------------------------------------------------------------------------------------------------|-----------|
| १४ | आर्थिक वर्ष ०६७/०६८ (साविकको नेपाल हाउजिङ एण्ड मर्चेण्ट फाईनान्स लि.) को                                                    | ३१,३२४    |
| १५ | आर्थिक वर्ष ०६०/०६१ र ०६१/०६२ (साविकको पिपल्स फाईनान्स लि.) को                                                              | १२,४७०    |
| १६ | आर्थिक वर्ष ०६६/०६७ (साविकको पिपल्स फाईनान्स लि.) को                                                                        | १९,२३६    |
| १७ | आर्थिक वर्ष ०६३/०६४ (साविकको प्रिमियर फाईनान्स लि.) को                                                                      | ६७,१२०    |
| १८ | आर्थिक वर्ष ०६६/०६७ (साविकको प्रिमियर फाईनान्स लि.) को                                                                      | ७४२,६९३   |
| १९ | आर्थिक वर्ष ०६९/०७० (साविकको सहयोगी विकास बैंक लि.) को                                                                      | १,०६५     |
| २० | आर्थिक वर्ष ०७३/०७४ (साविकको सहयोगी विकास बैंक लि.) को                                                                      | ५९७,०५२   |
| २१ | आर्थिक वर्ष ०७४/०७५ (साविकको सहयोगी विकास बैंक लि.) को                                                                      | २,८४७,३४८ |
| २२ | आर्थिक वर्ष ०७५/०७६ (साविकको सहयोगी विकास बैंक लि.) को                                                                      | ३,८०९,५६२ |
| २३ | आर्थिक वर्ष ०७३/०७४ (साविकको तिनाउ मिसन डेभलपमेण्ट बैंक लि.) को                                                             | ३,२३४,५८२ |
| २४ | आर्थिक वर्ष ०७४/०७५ (साविकको तिनाउ मिसन डेभलपमेण्ट बैंक लि.ले प्राप्त गरेको साविकको नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक लि.) को | २,२७०,८६९ |
| २५ | आर्थिक वर्ष ०७४/०७५ (साविकको सिर्जना फाईनान्स लि.) को                                                                       | १,२४०,७४५ |

(फ) दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण,

नभएको ।

(ब) दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोवारको विवरण,

सम्बद्ध कम्पनी बीच भएको कारोवारको विवरण बैंकको वार्षिक वित्तीय विवरणको लेखा सम्बन्धी टिप्पणीहरू अन्तर्गतको बुँदा नं. ५.७ मा उल्लेख गरिएका छन् ।

(भ) यस ऐन तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुनै कुरा,

नभएको ।

(स) अन्य आवश्यक कुराहरू ।

नभएको ।

## धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम (२) संग सम्बद्ध विवरण

### १. सञ्चालक समितिको प्रतिवेदन

वार्षिक प्रतिवेदन अर्न्तगत छुट्टै प्रतिवेदनको रुपमा राखिएको ।

### २. लेखापरीक्षकको प्रतिवेदन

वार्षिक प्रतिवेदन अर्न्तगत छुट्टै प्रतिवेदनको रुपमा राखिएको ।

### ३. लेखापरीक्षण भएको वित्तीय विवरण

वार्षिक प्रतिवेदन अर्न्तगत छुट्टै विवरण राखिएको ।

### ४. कानुनी कारवाही सम्बन्धी विवरण

(क) यस अवधिमा बैंकले वा बैंकको विरुद्ध कुनै मुद्दा दायर भए नभएको :

आर्थिक वर्ष २०७७/७८ मा बैंकले ३ वटा मुद्दा दायर गरेको छ भने बैंकको विरुद्ध ३६ वटा मुद्दा दायर भएका छन् ।

(ख) बैंकको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै किसिमको मुद्दा दायर भए नभएको :

यस सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको ।

(ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भए नभएको :

यस सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको ।

### ५. संगठित संस्थाको शेयर कारोवार तथा प्रगतिको विश्लेषण

(क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोवार सम्बन्धमा व्यवस्थापनको धारणा:

देशको धितोपत्र बजारमा संगठित संस्थाहरूको शेयर कारोवारमा हाल देखिएको उतार चढावको बावजुद पनि यस बैंकको शेयर कारोवार सन्तोषजनक रहेको छ ।

(ख) गत वर्षको प्रत्येक त्रैमासिक अवधिमा संगठित संस्थाको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्य साथै कुल कारोवार शेयर संख्या र कारोवार दिन:

गत वर्षको प्रत्येक त्रैमासिक अवधिमा संगठित संस्थाको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्य साथै कुल कारोवार शेयर संख्या र कारोवार दिनको विवरण देहाय बमोजिम रहेको छ :

| विवरण                   | २०७७<br>आश्विन मसान्त | २०७७<br>पौष मसान्त | २०७७<br>चैत्र मसान्त | २०७८<br>आषाढ मसान्त |
|-------------------------|-----------------------|--------------------|----------------------|---------------------|
| अधिकतम मूल्य (रु.)      | २३१                   | ३१२                | ३३३                  | ४१७                 |
| न्यूनतम मूल्य (रु.)     | १९०                   | २१२                | २७२                  | २९४                 |
| अन्तिम मूल्य (रु.)      | २१५                   | २९५                | ३२६                  | ३८६                 |
| कुल कारोवार शेयर संख्या | ३,४५८,७४१             | १०,१८४,०१४         | ९,५२६,५१०            | १३,१७५,८३८          |
| कुल कारोवार दिन         | ६४                    | ५८                 | ६०                   | ६५                  |

## ६. समस्या तथा चुनौती

### (क) आन्तरिक समस्या तथा चुनौती

बैंकको सञ्चालन खर्च वृद्धि हुँदै जानु, निक्षेप तथा सापटीमा ब्याज दरको परिवर्तन, ब्याजदर अन्तरलाई यथावत राख्ने लगायत आयमा विविधकरण ल्याउनु, निष्कृत्य कर्जा बढ्नु, उपयुक्त लगानीका क्षेत्र पहिचान गर्नु तथा शाखाहरूको वृद्धि संगसंगै सञ्चालन जोखिम व्यवस्थापन चुनौतीपूर्ण हुनु जस्ता आन्तरिक समस्या रहेको विद्यमान परिप्रेक्ष्यमा बैंकको दिगो रूपमा मुनाफा वृद्धि गर्ने कार्य चुनौतीपूर्ण रहेको छ। त्यसैगरी Covid-19 महामारीको दोस्रो लहरको कारण कर्मचारीहरूलाई संक्रमणको जोखिम भई शाखा तथा दैनिक गतिविधि सञ्चालन गर्ने चुनौती रहेको छ।

### (ख) बाह्य समस्या तथा चुनौती

हालको परिस्थितिमा विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको नयाँ रूपको संकटका कारण बैकिङ्ग कारोवारमा कमी आउन सक्ने, प्रक्षेपित समयमा ऋण तथा ब्याज चुक्ता हुन नसक्ने साथै देशको अर्थतन्त्रमा समेत गिरावट आउन सक्ने र आउने दिनमा पनि यसको थप असर पर्ने आँकलन गरिएको छ।

यस्तो अवस्थामा बैंकको सापटी र लगानी ब्याजदरमा असर पर्न गई बैंकको कुल आमदानीमा असर पर्ने, निष्कृत्य कर्जा बढ्ने तथा ब्याजदर अन्तरलाई यथावत कायम राख्ने चुनौतीहरू जस्ता जोखिमहरू र साथै कोरोना महामारीका कारण देशको अर्थतन्त्रमा प्रतिकूल असरबाट उत्पन्न हुनसक्ने जोखिमलाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको छ। त्यसै गरी वर्तमान अवस्थामा बैंकहरूलाई ब्याज घटाउने चौतर्फी दबाव परिरहेको अवस्थामा बैंकको सञ्चालन तथा अनुपालना लागत उल्लेख्य रूपमा कम गर्न सकिने अवस्था रहेको छैन र फलस्वरूप बैंकको खुद मुनाफा र वितरण योग्य मुनाफामा प्रतिकूल असर पर्न गई लाभांश वितरणमा समेत ह्रास आउने सम्भावना देखिन्छ। यस्ता चुनौतीहरू रहेको अवस्थामा बैकिङ्ग क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुनु, बैकिङ्ग क्षेत्रमा दक्ष जनशक्तिको कमी हुनु, सूचना प्रविधिका क्षेत्रमा देखा परेका नयाँ किसिमका चुनौतीहरू, Covid-19 का कारण लगानीकर्ताको मनोबलमा कमी हुनु, सरकारी विकास खर्च कम हुनु, राजनीतिक अस्थिरता, मौद्रिक नीतिमा ढिलाई हुनु लगायत प्रमुख बाह्य समस्या हुन्। यस्ता समस्या विद्यमान रहेको अवस्थामा बैंकको कारोवार दिगो रूपमा विस्तार गरी सम्पत्तिको गुणस्तर कायम राखि लगानीकर्तालाई उचित प्रतिफल दिने कार्य चुनौतीपूर्ण रहेको छ।

### (ग) रणनीति

बैंकले ग्रामीण तथा दुर्गम क्षेत्र र बैकिङ्ग सेवाबाट वञ्चित व्यक्ति तथा संघसंस्थालाई बैंकको दायरामा ल्याई निक्षेप परिचालन बढाउने, आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग गरी प्रत्यक्ष रूपमा ग्राहक बैंक समक्ष प्रस्तुत हुन नपर्ने गरी बैकिङ्ग सुविधा प्रदान गर्ने, समय सापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरूको विकास गर्ने, विभिन्न व्यवसायिक संघ-संस्था लगायत व्यक्तिगत ग्राहकहरूसँगको सम्बन्ध सुमधुर बनाउनका लागि छिटो एवं छरितो तवरले ग्राहकमुखी सेवाहरू उपलब्ध गराउने, बैंकको समग्र जोखिम व्यवस्थापनको आधारभूत पक्षहरूलाई मजबुत बनाई उल्लिखित चुनौतीको समाधान गर्ने र बैंकको आन्तरिक कार्य प्रणालीमा खर्च मितव्ययिता अपनाई निर्धारित लक्ष्य प्राप्त गर्ने रणनीति अवलम्बन गरेको छ। त्यसैगरी बैंकले Covid-19 ले निम्त्याएको जोखिम न्यूनीकरण गर्दै बैकिङ्ग सेवा सूचारु गर्ने नीति पनि अवलम्बन गरेको छ। साथै बैंकले निष्कृत्य कर्जा तथा पाकेको ब्याज तथा कर्जाको भाका नाघेका ऋणीहरूको उचित व्यवस्थापन गरी वितरणयोग्य मुनाफा वृद्धि गर्ने नीति पनि लिएको छ।

## ७. संस्थागत सुशासन

(क) संस्थागत सुशासन अभिवृद्धिको लागि बैंकले आन्तरिक नियन्त्रण प्रणाली मजबुत बनाउन तथा व्यवस्थित गर्न अनुपालन विभाग तथा सुशासन इकाईको व्यवस्था गरिएको तथा लेखापरीक्षक तथा नियमनकारी निकायबाट दिइएका सुझाव तथा निर्देशनहरू व्यवस्थापन मार्फत कार्यान्वयन गराउन सदैव क्रियाशील रहेको छ।

(ख) बैंकको समग्र जोखिम व्यवस्थापन कार्यलाई मजबुत पार्न, वर्तमान परिप्रेक्ष्यमा समग्र बजारमा देखापरेको IT Risk विश्लेषण गरी व्यवस्थापन गर्न, सञ्चालन जोखिम कम गर्न तथा आन्तरिक प्रक्रियाहरूलाई व्यवस्थित गर्न जोखिम व्यवस्थापन समिति गठन गरिएको छ। बैंकको काम कारवाहीमा नियमितता, मितव्ययिता, औचित्यता जस्ता कुराहरू भए नभएको बारे समीक्षा गरी आवश्यक राय सुझाव

दिन लेखा परीक्षण समिति गठन गरिएको छ । बैंकको समग्र अनुपालनका अवस्था विश्लेषण गर्न, ग्राहकको जोखिम स्तर निर्धारण गरी देखा परेका कमीकमजोरीको समाधान गर्न उपयुक्त निर्देशन दिने कार्य गर्न सम्पत्ति शुद्धिकरण निवारण समितिको गठन गरिएको छ । कर्जा जोखिमको अनुगमन तथा विश्लेषणलाई जोखिम व्यवस्थापन समिति अन्तर्गत रहने गरी छुट्टै विभागबाट हेर्ने व्यवस्था मिलाई बजार व्यवस्थापनको कार्यबाट छुट्याइएको छ । साथै विभिन्न विभागहरूसँग सम्बन्धित कार्य सञ्चालनलाई व्यवस्थित गर्न आन्तरिक नीति, नियम तथा निर्देशिकाहरू जारी गरी लागू गरिएको छ । निर्णय प्रक्रियालाई छिटो-छरितो तथा चुस्त बनाउन व्यवस्थापन तहमा व्यवस्थापन समिति (Executive Committee), सम्पत्ति दायित्व व्यवस्थापन समिति (ALCO), IT Steering Committee लगायतका विभिन्न समितिहरू क्रियाशील रहेका छन् ।

- (ग) बैंक सञ्चालक समिति तथा व्यवस्थापन आफ्ना शेयरधनीहरू, सर्वसाधारण निक्षेपकर्ताहरू लगायत सम्पूर्ण सरोकारवालाहरूको हितको संरक्षण तथा संस्थागत सुशासन प्रति सदैव सजग तथा प्रतिवद्ध रहेको छ ।

**INDEPENDENT AUDITOR'S REPORT TO THE SHAREHOLDERS  
OF CITIZENS BANK INTERNATIONAL LIMITED****Qualified Opinion**

We have audited the accompanying separate financial statements of the Citizens Bank International Ltd (the "Bank") and the Consolidated Financial Statements of the Bank and its subsidiaries (the "Group"), which comprise the consolidated and separate statement of financial position as at Ashad 31, 2078 (July 15, 2021), and the consolidated and separate statement of profit or loss, consolidated and separate statement of comprehensive income, consolidated and separate statement of changes in equity and consolidated and separate statement of cash flows for the year then ended, and a summary of significant accounting policies and notes to the consolidated and separate financial statement.

In our opinion, except for the effects of the matters described on the Basis for Qualified Opinion section of our report, the accompanying consolidated financial statements of the Group and the separate financial statements of the Bank give a true and fair view of the consolidated financial position of the Group and the separate financial position of the Bank as at Ashad 31, 2078 and their consolidated and separate financial performance and their consolidated and separate cash flows for the year then ended in accordance with Nepal Financial Reporting Standards (NFRSs) as explained in note 2.1.

**Basis for Qualified Opinion**

During the financial year, the Bank has acquired Tinau Mission Development Bank Ltd. and Srijana Finance Ltd. The purchase considerations have been provided in the form of equity shares of the Bank as per due diligence audit carried out for the purpose for the acquisition and merger. The Bank has followed the procedures for the business combinations as per the Merger and Acquisition Bylaws, 2073 issued by Nepal Rastra Bank(NRB). Accordingly, the resulting difference amount on share swap of the entities is transferred to Capital Reserve as per the provisions of the NRB Bylaws. The Bank has also measured identifiable assets acquired and liabilities assumed on cost basis and purchase consideration transferred at face value.

However, as per Nepal Financial Reporting Standard 3: Business Combinations and Carve-Out issued by The Institute of Chartered Accountants of Nepal dated 2077/07/25 BS, the Bank should measure the identifiable assets acquired, the liabilities assumed and consideration transferred at their acquisition date (announced book integration date) fair value (value determined by applying same basis considered for determining restated value for its adjusted net worth for the purpose of swap ratio as per NRB Merger and Acquisition Bylaws) and recognize goodwill or bargain purchase gain for the difference between net assets acquired and the consideration provided. Had the Bank applied NFRS 3 on business combination related transactions, goodwill would have been Rs,115,973,530.15 and other component of equity-share premium would have been Rs. 364,807,520.31. Accordingly, this has resulted in understatement of the Bank's assets and other component of equity-share premium by respective above mentioned amounts and net impact of fair values of assets acquired and liabilities assumed Rs. 20,163,545.04 is also not reflected in the financial statements.

**Emphasis of Matter**

We draw attention to the attached Notes No. 5.28 forming part of the consolidated and separate financial statements on the impact of uncertainties caused by COVID-19 on the business and financial results and management's

assessment of the same in prevailing situation. The management is continuously evaluating the effect of the uncertainties on an ongoing basis with reference to challenges under the prevailing uncertainties.

Our opinion on the consolidated and separate financial statements is not modified in respect of the above matter.

## **Key Audit Matters**

Key audit matters are those matters that, in our professional judgement, were of most significance in our audit of the consolidated and separate financial statements of the current period. These matters were addressed in the context of our audit of the consolidated and separate financial statements as a whole, and in forming our audit opinion thereon, and we do not provide a separate opinion on these matters. Our assessed key audit matters and how we addressed them are outlined below:

### ***a. Measurement of provision for loans and advances***

The process of estimating the provision for loans and advances associated with credit risk is significant and complex. The materiality of the reported amounts for the loans and advances (and impairment allowance thereof), adverse impact of COVID-19 in the financial performance of borrowers deteriorated their repaying capacity increasing risk of credit default, NRB directions to meet the COVID-19 crisis, involvement of complex calculations underpinned our basis for considering it as Key Audit Matter.

As per para 58 of NAS 39, the Bank has assessed at the end of reporting period whether there is any objective evidence that a financial assets or group of financial assets measured at amortized cost is impaired, and in case of such evidence existed, it has applied para 63 to determine the amount of impairment loss. However, as per carve out on para 58 of NAS 39, the Bank has assessed and measured impairment loss on loans and advances as the higher of amount derived as per norms prescribed by Nepal Rastra Bank for loan loss provision and amount derived as per para 63 of NAS 39. As at Ashad 31, 2078, 72.57% of total assets of the Group consisted of loans and advances amounting Rs.122.15 billion (Note 4.7), impairment allowance for the year then ended of Rs. 3.004 billion (Note 4.7.4) being higher of impairment as per NFRS is Rs.1.60 billion and impairment loss as per norms of NRB is 3.004 billion. Significant estimates and assumptions used by the management in such calculations, their sensitivity and the basis for impairment allowance are disclosed in Notes 3.4.7 and 5.11.

Our audit approach consisted testing of the design and operating effectiveness of the internal controls and substantive testing as under;

- ❖ Evaluating the design of internal controls relating to implementation of circulars/ directives issued by NRB and also internal policies and procedure of the Bank.
- ❖ Examining all the large and other advances on a sample basis including review of valuation reports of the independent valuers as provided by the Bank's management.
- ❖ Reviewing the files of borrowers containing credit appraisal and other substantiating documents selected on sample basis and assessing the assigned risk premium and appropriate action taken commensurate with the operation of such accounts.
- ❖ Relying on the audit reports of the other statutory auditors.
- ❖ Performing relevant analytical procedures.
- ❖ Test checking of interest application, levying of management fee and other charges etc.

### ***b. Information Technology (IT) systems and controls over financial reporting***

The entire preparation of financial statements is highly dependent on CBS and other supporting software and hardware controls. Adequate and appropriate IT controls are required to ensure that IT application process data are as expected, appropriate user access and changes are made in an appropriate manner. Such controls ensure

mitigating the expected risk of erroneous output data. Audit outcome is dependent on the extant IT controls and systems, and accordingly the above areas are determined to be as key audit matter.

We have carried out our audit procedures with Nepal Standards on Auditing guidelines towards implementation of IT policies and procedures followed by the Bank in order to effectively monitor, control, and evaluate the IT applications and controls to ensure effective implementation of such policies and procedures. We have also relied on the report issued by the IS Auditor and obtained necessary inputs from IS experts wherever necessary.

### **c. Audit of Branches of Acquired Banks**

Government imposed the lockdown and restrictions on travel in view of the pandemic caused by Second wave of Covid-19, consequentially we could not audit major branches of the Bank outside of valley requiring visits, which is a major task requiring lots of attention and planning to ensure sufficient audit evidence is obtained to provide necessary assurance. Further, it is implied practice that though the methodology of audit may change, the same will not have any adverse impact on obtaining sufficient audit evidence in forming an assurance opinion.

In this financial year, the bank has acquired Tinau Mission Development Bank Ltd. (TMDBL) and Srijana Finance Ltd. (SFFIL). TMDBL had 54 branches spread over 7 districts Rupandehi, East Nawalparasi, West Nawalparasi, Chitwan, Kapilwastu, Dang and Palpa, all outside the Kathmandu valley, and similarly SFFIL is operating through Head Office located at Biratnagar-7, Morang and 21 branches located in Morang, Sunsari and Saptari districts.

Since the second wave of Covid-19 was rising from early 4th quarter, to overcome travel restrictions, we sampled to audit more branches of CZBIL itself to cover the % of initial plan for coverage so that our audit team could reach and visit with less and permitted travels. In this way we overcome the chances of less coverage of the total branches on sampling. We adopted remote audit of various branches by which audit of branch could be done from another branch remotely where we could visit and view the accounts documents etc of the branch to be audited. We were able to view these documents and evidence electronically through emails and remote access to the relevant software (Finacle and others) and obtained sufficient audit evidence to form an audit opinion. In addition to this, we studied and placed reliance on the recent final audit report, preliminary audit report and various working papers of the auditors of such banks for the period of 1<sup>st</sup> Shrawan 2077 to acquired dates.

### **Other Information**

Management is responsible for the other information. The other information comprises the information included in the annual report, but does not include the consolidated and separate financial statements and our auditor's report thereon. The annual report is expected to be made available for our review after the date of this auditor's report.

Our opinion on the consolidated and separate financial statements does not cover the other information and we do not express any form of assurance conclusion thereon.

In connection with our audit of the consolidated and separate financial statements, our responsibility is to read the other information identified above when it becomes available and, in doing so, we will consider whether the other information is materially inconsistent with the consolidated and separate financial statements or our knowledge obtained in the audit, or otherwise appears to be materially misstated.

When we read the annual report, if we conclude that there is a material misstatement therein, we are required to request management and those charged with governance to correct the material misstatement.

### **Responsibilities of the Management and Those Charged with Governance for the Consolidated Financial Statements**

Management is responsible for the preparation and fair presentation of the consolidated financial statements of the Group and also separate financial statement of the Bank that give true and fair view in accordance with Nepal

Financial Reporting Standards (NFRSs), and for such internal control as management determines is necessary to enable the preparation of consolidated and separate financial statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the consolidated and separate financial statements, management is responsible for assessing the Group's and the Bank's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Group and the Bank or to cease operations, or has no realistic alternative but to do so.

Those charged with governance are responsible for overseeing the Group's and the Bank's financial reporting process.

### **Auditor's Responsibilities for the Audit of the Consolidated Financial Statements**

Our objectives are to obtain reasonable assurance about whether the consolidated and separate financial statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance, but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these consolidated and separate financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risks of material misstatement of the consolidated and separate financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.
- Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the Group's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on the appropriateness of management's use of the going concern basis of accounting and based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Group's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the consolidated and separate financial statements or, if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Group to cease to continue as a going concern.
- Evaluate the overall presentation, structure and content of the consolidated and separate financial statements, including the disclosures, and whether the consolidated and separate financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.
- Obtain sufficient appropriate audit evidence regarding the financial information of the entities or business activities within the Group to express an opinion on the consolidated financial statements. We are responsible for the direction, supervision and performance of the group audit. We remain solely responsible for our audit opinion.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and

timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.

## Other Matters

We did not audit the financial statements and other financial information of two subsidiaries included in the consolidated financial statements of the Group, where financial statement of CBIL Securities Limited reflects total assets of Rs. 56.79 million as at Ashad 31, 2078, and total revenue, total net profit after tax, and net cash inflows of Rs. 3.60 million, Rs. 3.03 million, and Rs. 2.944 million for the year ended on that date respectively, and financial statements of CBIL Capital Limited reflects total assets of Rs. 444.86 million as at Ashad 31, 2078, and total revenue, total net profit after tax, and net cash outflows of Rs. 116.09 million, Rs. 57.25 million and 37.41 million respectively for the year ended on that date, as considered in the consolidated financial statements. These financial statements and other financial information have been audited by other auditor whose report has been furnished to us by the management and our opinion on the financial statements in so far as it relates to the accounts and disclosures included in respect of these subsidiaries, are based solely on the report of the other auditor.

Our opinion on the consolidated financial statements is not modified in respect of the above matter.

## Report on Other Legal and Regulatory Requirements

On the basis of our examination, we would like to further report that:

- i. We have obtained all the information and explanations, which to the best of our knowledge and belief were necessary for the purpose for our audit.
- ii. The accounts and records of the Group and the Bank has been maintained as required by law.
- iii. Consolidated and separate financial statements are in agreement with the books of account maintained by the Group and the Bank.
- iv. The capital fund, risk bearing fund and the provision for possible impairment of asset of the Bank are adequate as per the Directives issued by Nepal Rastra Bank.
- v. In our opinion and to the best of our information and according to the explanation given to us, the Board of Directors, the representative or any employee of the Group and the Bank has not acted contrary to the provision of law relating to accounts nor caused direct loss or damage to the Group and the Bank deliberately or acted in a manner that would jeopardized the interest and security of the Group and the Bank.
- vi. The operations of the Group and the Bank were within its jurisdiction.
- vii. The Group and the Bank has not acted in a manner to jeopardize the interest and security of the depositors and investors,
- viii. The Bank has a centralized core accounting system and details received from branches of the Bank though the statements are independently not audited, were adequate for the purpose of our audit, and
- ix. We have not come across any fraudulence in the accounts, so far as it appeared from our examination of the book of accounts.

UDIN: 210925CA004371rQfZ  
Date: 2078/06/08  
Place: Maharajgunj, Kathmandu

  
CA. Keshab Kumar Budhathoki  
Proprietor  
K.K. Budhathoki & Associates  
Chartered Accountants



# सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेड

## एकीकृत वित्तीय अवस्थाको विवरण

२०७८ साल आषाढ मसान्तको (जुलाई १५, २०२१)

रकम रु. मा

| विवरण                                         | नोट  | समूह                   |                        | बैंक                   |                        |
|-----------------------------------------------|------|------------------------|------------------------|------------------------|------------------------|
|                                               |      | यस वर्ष                | गत वर्ष                | यस वर्ष                | गत वर्ष                |
| <b>सम्पति</b>                                 |      |                        |                        |                        |                        |
| नगद तथा नगद समान                              | ४.१  | ११,५६९,८२३,७२६         | १०,८४७,१७९,४९८         | ११,५६३,०४१,७२०         | १०,८४१,९७२,९३०         |
| नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात            | ४.२  | ३,७९६,४८७,७९७          | २,४३०,००१,१२८          | ३,७९६,४८७,७९७          | २,४३०,००१,१२८          |
| बैंक तथा वित्तीय संस्थामा रहेको लगानी मौज्दात | ४.३  | २,८७४,८७४,८११          | ३०२,६८१,९२४            | २,८७४,८७४,८११          | ३०२,६८१,९२४            |
| व्युत्पन्न (Derivative) वित्तीय उपकरण         | ४.४  | ४७,००७,४९८             | १,०२९,४९७              | ४७,००७,४९८             | १,०२९,४९७              |
| अन्य व्यापारिक सम्पत्तिहरू                    | ४.५  | ७५९,७१०,९९३            | १३६,८६०,१७३            | ५९६,८८८,९३७            | ९०,६२४,०२३             |
| बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी    | ४.६  | ३,२४७,१६६,९५३          | १,५३४,१०३,५४८          | ३,२४७,१६६,९५३          | १,५३४,१०३,५४८          |
| ग्राहकलाई कर्जा तथा सापटी                     | ४.७  | ११८,९१२,०४२,२८८        | ७८,९७६,३९५,२४५         | ११८,९१२,०४२,२८८        | ७८,९७६,३९५,२४५         |
| लगानी सुरक्षणपत्र                             | ४.८  | २२,०६३,३६२,९५६         | ११,८६०,१०८,५६२         | २२,०१७,४२२,०७५         | ११,८२८,३३२,५६२         |
| चालु कर सम्पत्ति                              | ४.९  | २९०,०७१,५७५            | १५५,४७३,८९१            | २८८,४५७,६३३            | १४२,४८८,५०२            |
| सहायक कम्पनीमा लगानी                          | ४.१० | -                      | -                      | १६७,२०४,२००            | १६७,२०४,२००            |
| सम्बद्ध कम्पनीमा लगानी                        | ४.११ | २०,८६५,३८१             | ३४,६९३,२८५             | १६,०००,०००             | १८,९५१,५००             |
| लगानी जायजेथा (Investment Property)           | ४.१२ | १४१,१४६,४५४            | १९५,५३२,७८९            | १४१,१४६,४५४            | १९५,५३२,७८९            |
| जायजेथा तथा उपकरण संयन्त्र                    | ४.१३ | २,८८४,१५५,०८८          | २,५५९,४२६,१४०          | २,८८०,२०४,०८४          | २,५५४,०५०,१७७          |
| ख्याती र अमूर्त सम्पत्ति                      | ४.१४ | ८४,६४४,७३१             | ७६,४४६,८०२             | ८३,५६२,२९०             | ७५,३२२,६८९             |
| स्थगन कर सम्पत्ति                             | ४.१५ | -                      | -                      | -                      | -                      |
| अन्य सम्पत्तिहरू                              | ४.१६ | १,५७०,९९०,१२५          | १,४१४,६५०,८४६          | १,६९७,५४३,६७६          | १,३९१,९९२,००८          |
| <b>कुल सम्पत्ति</b>                           |      | <b>१६८,२६२,३५०,३७६</b> | <b>११०,५२४,५८३,३२८</b> | <b>१६८,३२९,०५०,४१६</b> | <b>११०,५५०,६८२,७२२</b> |
| <b>दायित्व</b>                                |      |                        |                        |                        |                        |
| बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी        | ४.१७ | २,७६५,००१,९५४          | ३,६८८,९०३,९५४          | २,७६५,००१,९५४          | ३,६८८,९०३,९५४          |
| नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी             | ४.१८ | १,२०५,५५८,८२४          | ५६७,५७७,०८२            | १,२०५,५५८,८२४          | ५६७,५७७,०८२            |
| व्युत्पन्न (Derivative) वित्तीय उपकरणहरू      | ४.१९ | -                      | -                      | -                      | -                      |
| ग्राहकको निक्षेप दायित्वहरू                   | ४.२० | १४०,३६२,०७९,३१७        | ८८,१७३,८५४,८८७         | १४०,६३८,४११,४८४        | ८८,४९६,२२८,४६४         |
| सापटीहरू                                      | ४.२१ | -                      | -                      | -                      | -                      |
| चालु कर दायित्वहरू                            | ४.२२ | -                      | -                      | -                      | -                      |
| व्यवस्थाहरू                                   | ४.२३ | ५,३०६,६२६              | ५,३०६,६२६              | ५,३०६,६२६              | ५,३०६,६२६              |
| स्थगन कर दायित्वहरू                           | ४.२४ | २२२,३६७,६५१            | १२,९३७,११३             | २१७,४८६,२९०            | १३,६१३,५४२             |
| अन्य दायित्वहरू                               | ४.२५ | २,१६२,४१६,०६६          | १,५५१,८२५,५६२          | २,१३३,१८१,२७०          | १,३८६,९५१,५२९          |
| निष्काशन गरिएको ऋणपत्रहरू                     | ४.२६ | २,४७७,०८२,२६१          | २,९७४,३८१,३०२          | २,४७७,०८२,२६१          | २,९७४,३८१,३०२          |
| असुरक्षित दायित्वहरू                          | ४.२७ | -                      | -                      | -                      | -                      |
| <b>कुल दायित्व</b>                            |      | <b>१४९,१९८,८१२,६९९</b> | <b>९६,९७४,७८६,५२५</b>  | <b>१४९,४४१,०२८,७०८</b> | <b>९७,१३२,९६२,४९९</b>  |
| <b>पूँजी (Equity)</b>                         |      |                        |                        |                        |                        |
| शेयर पूँजी                                    | ४.२८ | १२,५७६,९२३,११५         | ९,०८९,८१७,२९०          | १२,५७६,९२३,११५         | ९,०८९,८१७,२९०          |
| शेयर प्रिमियम                                 |      | -                      | ४,१२४,४०२              | -                      | ४,१२४,४०२              |
| सञ्चित मुनाफा                                 |      | १,४७६,२०५,७७५          | ९६२,८१०,३४७            | १,४२२,७७७,३१०          | ९३१,१५६,९४६            |
| जगेडा तथा कोषहरू                              | ४.२९ | ४,८९९,८९१,०९२          | ३,३९७,८९३,७४८          | ४,८८८,३२१,२८३          | ३,३९२,६२१,५८७          |
| <b>शेयर/धनीहरूको कुल पूँजी</b>                |      | <b>१८,९५३,०१९,९८२</b>  | <b>१३,४५४,६४५,७८६</b>  | <b>१८,८८८,०२१,७०८</b>  | <b>१३,४१७,७२०,२२४</b>  |
| गैर नियन्त्रित स्वार्थ                        |      | ११०,५५७,६९६            | ९५,१५१,०१७             | -                      | -                      |
| <b>कुल पूँजी</b>                              |      | <b>१९,०६३,५३७,६७८</b>  | <b>१३,५४९,७९६,८०३</b>  | <b>१८,८८८,०२१,७०८</b>  | <b>१३,४१७,७२०,२२४</b>  |
| <b>कुल दायित्व तथा पूँजी</b>                  |      | <b>१६८,२६२,३५०,३७६</b> | <b>११०,५२४,५८३,३२८</b> | <b>१६८,३२९,०५०,४१६</b> | <b>११०,५५०,६८२,७२२</b> |
| <b>सम्भावित दायित्व तथा प्रतिवद्धता</b>       | ४.२८ | <b>८५,११२,६३२,५८६</b>  | <b>६८,०७२,५०८,९०५</b>  | <b>८५,०८७,६३२,५८६</b>  | <b>६८,०७२,५०८,९०५</b>  |
| <b>प्रति शेयर खुद सम्पत्ति</b>                |      | <b>१५०.७०</b>          | <b>१४८.०२</b>          | <b>१५०.१८</b>          | <b>१४७.६१</b>          |

(प्रमेश राज कायस्थ)  
प्रमुख वित्त अधिकृत

(गणेश राज पोखरेल)  
प्रमुख कार्यकारी अधिकृत

(राजन सिंह भण्डारी)  
अध्यक्ष

(प्रकाश चन्द्र मैनाली)  
सञ्चालक

(विजय ध्वज कार्की)  
सञ्चालक

(सीता कार्की के. सी.)  
सञ्चालक

(प्रबल जंग पाण्डे)  
सञ्चालक

(सजन शर्मा)  
सञ्चालक

(अनिल ज्ञवाली)  
सञ्चालक

हाम्रो आजको मितिको संलग्न  
प्रतिवेदन अनुसार

मिति : २०७८/०६/०८

स्थान : नारायणहिटी पथ, काठमाडौं

सि. ए. केशव कुमार बुढाथोकी  
प्रोप्राइटर  
के के बुढाथोकी एण्ड एसोसिएट्स  
चार्टर्ड एकाउन्टेन्ट्स

## सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेड

## एकीकृत नाफा नोक्सान विवरण

२०७७ श्रावण १ गते देखि २०७८ आषाढ ३१ गते सम्मको (जुलाई १६, २०२० देखि जुलाई १५, २०२१ सम्म)

रकम रु. मा

| विवरण                                                    | नोट  | समूह                 |                      | बैंक                 |                      |
|----------------------------------------------------------|------|----------------------|----------------------|----------------------|----------------------|
|                                                          |      | यस वर्ष              | गत वर्ष              | यस वर्ष              | गत वर्ष              |
| ब्याज आम्दानी                                            | ४.२९ | १०,८४२,९८३,८१४       | ९,४९३,२०९,२२८        | १०,८३९,५३४,३५३       | ९,४८९,५२५,३३८        |
| ब्याज खर्च                                               | ४.३० | (७,१७४,८६४,१२६)      | (६,५८४,१८२,१६२)      | (७,१८९,१३६,२०९)      | (६,६०४,७७१,७२१)      |
| <b>खुद ब्याज आम्दानी</b>                                 |      | <b>३,६६८,११९,६८८</b> | <b>२,९०९,०२७,०६६</b> | <b>३,६५०,३९८,१४४</b> | <b>२,८८४,७५३,६१७</b> |
| शुल्क तथा कमीशन आम्दानी                                  | ४.३१ | ८६१,४९०,९४४          | ६१५,०१६,४३७          | ८२५,३७०,४१०          | ५८२,२१३,५९०          |
| शुल्क तथा कमीशन खर्च                                     | ४.३२ | (७८,०४६,२७१)         | (५९,४७४,८६३)         | (७३,३६०,६५८)         | (५७,७३१,६६७)         |
| <b>खुद शुल्क तथा कमीशन आम्दानी</b>                       |      | <b>७८३,४४४,६७३</b>   | <b>५५५,५४१,५७४</b>   | <b>७५२,००९,७५२</b>   | <b>५२४,४८१,९२२</b>   |
| <b>खुद ब्याज, शुल्क तथा कमीशन आम्दानी</b>                |      | <b>४,४५१,५६४,३६०</b> | <b>३,४६४,५६८,६४०</b> | <b>४,४०२,४०७,८९६</b> | <b>३,४०९,२३५,५४०</b> |
| खुद व्यापारिक आम्दानी                                    | ४.३३ | ४८३,३३७,७१६          | २८८,३४१,३२७          | ४१८,४६५,५३२          | २७०,८३८,०५२          |
| अन्य सञ्चालन आम्दानी                                     | ४.३४ | १५६,३९३,७८२          | १०४,६८०,९२३          | १५३,१०५,३०६          | ११२,४४६,५४५          |
| <b>कुल सञ्चालन आम्दानी</b>                               |      | <b>५,०९१,२९५,८५८</b> | <b>३,८५७,५९०,८९०</b> | <b>४,९७३,९७८,७३४</b> | <b>३,७९२,५२०,१३६</b> |
| कर्जा सम्पत्ति तथा अन्य नोक्सानीहरूको क्षय (खर्च)/फिर्ता | ४.३५ | (३९४,०३६,०२२)        | (६४०,१३३,२५९)        | (३९४,०३६,०२२)        | (६४०,१३३,२५९)        |
| <b>खुद सञ्चालन आम्दानी</b>                               |      | <b>४,६९७,२५९,८३६</b> | <b>३,२१७,४५७,६३१</b> | <b>४,५७९,९४२,७१२</b> | <b>३,१५२,३८६,८७७</b> |
| <b>सञ्चालन खर्चहरू</b>                                   |      |                      |                      |                      |                      |
| कर्मचारी खर्चहरू                                         | ४.३६ | (१,२४७,८३३,६४९)      | (९४४,४९७,४५१)        | (१,२२९,७५३,२६२)      | (९३३,४९२,२३३)        |
| अन्य सञ्चालन खर्चहरू                                     | ४.३७ | (६५०,२१९,३४८)        | (५०९,१४२,७९५)        | (६५०,०४५,९३७)        | (५०६,३४२,५५१)        |
| ह्रासकट्टी तथा परिशोधन                                   | ४.३८ | (२४६,७८२,२८३)        | (२१३,६४२,४१८)        | (२४४,८७७,२८७)        | (२११,६८४,६७३)        |
| <b>सञ्चालन नाफा</b>                                      |      | <b>२,५५२,४२४,५५७</b> | <b>१,५५०,१७४,९६८</b> | <b>२,४५५,२६६,२२५</b> | <b>१,५००,८६७,४२१</b> |
| गैह्र सञ्चालन आम्दानी                                    | ४.३९ | १२१,७७४,५१८          | १५८,८८२,०६६          | १३०,४३३,६७०          | १६७,८६९,७७४          |
| गैह्र सञ्चालन खर्च                                       | ४.४० | -                    | -                    | -                    | -                    |
| <b>आयकर अधिको नाफा</b>                                   |      | <b>२,६७४,१९९,०७५</b> | <b>१,७०९,०५७,०३५</b> | <b>२,५८५,७०३,८९५</b> | <b>१,६६८,७३७,१९६</b> |
| आयकर खर्च                                                | ४.४१ |                      |                      |                      |                      |
| चालु कर                                                  |      | (७९९,६३२,९५०)        | (४७६,९६२,४४९)        | (७८०,३०१,८९१)        | (४६९,४४९,३२६)        |
| स्थगन कर                                                 |      | (६,६५३,८२०)          | (३,८६७,१९७)          | (१,०६०,९३९)          | (७८३,२१०)            |
| <b>यस अवधिको नाफा/(नोक्सान)</b>                          |      | <b>१,८६७,९१२,३०५</b> | <b>१,२२८,२२७,३८९</b> | <b>१,८०४,३४१,०६५</b> | <b>१,१९८,५०४,६६०</b> |
| <b>नाफा बाँडफाँड:</b>                                    |      |                      |                      |                      |                      |
| बैंकका शेयरधनीहरूको                                      |      | १,८४४,२११,४५३        | १,२१९,०८३,६५८        | १,८०४,३४१,०६५        | १,१९८,५०४,६६०        |
| गैर नियन्त्रित स्वार्थको                                 |      | २३,७००,८५३           | ९,१४३,७३०            |                      |                      |
| <b>यस अवधिको नाफा</b>                                    |      | <b>१,८६७,९१२,३०५</b> | <b>१,२२८,२२७,३८९</b> | <b>१,८०४,३४१,०६५</b> | <b>१,१९८,५०४,६६०</b> |
| <b>प्रति शेयर आम्दानी</b>                                |      |                      |                      |                      |                      |
| आधारभूत प्रति शेयर आम्दानी (Basic EPS)                   |      | १७.९६                | १४.२२                | १७.३५                | १३.८८                |
| डाइलुटेड प्रति शेयर आम्दानी (Diluted EPS)                |      | १७.९६                | १४.२२                | १७.३५                | १३.८८                |

(प्रमेश राज कायस्थ)  
प्रमुख वित्त अधिकृत(गणेश राज पोखरेल)  
प्रमुख कार्यकारी अधिकृत(राजन सिंह भण्डारी)  
अध्यक्ष(प्रकाश चन्द्र मैनाली)  
सञ्चालक(विजय ध्वज कार्की)  
सञ्चालक(सीता कार्की के. सी.)  
सञ्चालक(प्रबल जंग पाण्डे)  
सञ्चालक(सजन शर्मा)  
सञ्चालक(अनिल ज्ञवाली)  
सञ्चालकहाम्रो आजको मितिको संलग्न  
प्रतिवेदन अनुसार

मिति : २०७८/०६/०८

स्थान : नारायणहिटी पथ, काठमाडौं

सि. ए. केशव कुमार बुढाथोकी  
प्रोप्राइटर  
के के बुढाथोकी एण्ड एसोसिएट्स  
चार्टर्ड एकाउन्टेन्ट्स

# सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेड

## एकीकृत अन्य विस्तृत आम्दानीको विवरण

२०७७ श्रावण १ गते देखि २०७८ आषाढ ३१ गते सम्मको (जुलाई १६, २०२० देखि जुलाई १५, २०२१ सम्म)

रकम रु. मा

| विवरण                                                                                          | नोट | समूह          |               | बैंक          |               |
|------------------------------------------------------------------------------------------------|-----|---------------|---------------|---------------|---------------|
|                                                                                                |     | यस वर्ष       | गत वर्ष       | यस वर्ष       | गत वर्ष       |
| यस अवधिको नाफा/(नोक्सान)                                                                       |     | १,८६७,९१२,३०५ | १,२२८,२२७,३८८ | १,८०४,३४१,०६५ | १,१९८,५०४,६६० |
| अन्य विस्तृत आम्दानी                                                                           |     |               |               |               |               |
| क) नाफा/(नोक्सान) हिसाबमा पुनर्वर्गीकरण नहुने शीर्षकहरू:                                       |     |               |               |               |               |
| उचित मोल (Fair Value) मा मूल्याङ्कन गरिएको इक्विटी उपकरणको लगानीबाट भएको नाफा/(नोक्सान)        |     | ५५८,७२५,८१२   | ७७,७९५,४९२    | ५५८,७२५,८१२   | ७७,७९५,४९२    |
| पुनर्मूल्याङ्कनबाट भएको नाफा/(नोक्सान)                                                         |     |               |               |               |               |
| परिभाषित लाभ योजनाको विमाङ्कित नाफा/(नोक्सान) (Actuarial Gain/(Loss) on defined benefit plans) |     | २२,७७७,४९९    | (२४,८७५,३७०)  | २२,८९४,४६७    | (२४,७९०,९०१)  |
| माथि उल्लिखित शीर्षकहरूको आयकर                                                                 |     | (१७४,४५०,९९३) | (१५,८७६,०३७)  | (१७४,४८६,०८४) | (१५,९०१,३७७)  |
| नाफा/(नोक्सान) हिसाबमा पुनर्वर्गीकरण नहुने शीर्षकहरूको खुद अन्य विस्तृत आम्दानी                |     | ४०७,०५२,३१८   | ३७,०४४,०८६    | ४०७,१३४,१९६   | ३७,१०३,२१४    |
| ख) नाफा/(नोक्सान) हिसाबमा पुनर्वर्गीकरण हुन सक्ने शीर्षकहरू:                                   |     |               |               |               |               |
| नगद प्रवाहको हेजिंगबाट (Cash flow hedge) भएको नाफा/(नोक्सान)                                   |     | -             | -             | -             | -             |
| विदेशी सञ्चालनको वित्तीय सम्पत्तिको रुपान्तरणमा सिर्जित सटही नाफा/(नोक्सान)                    |     | -             | -             | -             | -             |
| माथि उल्लिखित शीर्षकहरूको आयकर                                                                 |     | -             | -             | -             | -             |
| नाफा/(नोक्सान) हिसाबमा पुनर्वर्गीकरण हुन सक्ने शीर्षकहरूको अन्य विस्तृत आम्दानी                |     | -             | -             | -             | -             |
| ग) इक्विटी विधिबाट लेखाङ्कन गरिएको सम्बद्ध कम्पनिको अन्य विस्तृत आम्दानीको हिस्सा              |     | -             | -             | -             | -             |
| यस वर्षको आयकर पछिको अन्य विस्तृत आम्दानी                                                      |     | ४०७,०५२,३१८   | ३७,०४४,०८६    | ४०७,१३४,१९६   | ३७,१०३,२१४    |
| यस अवधिको कुल विस्तृत आम्दानी                                                                  |     | २,२७४,९६४,६२३ | १,२६५,२७१,४७४ | २,२११,४७५,२६१ | १,२३५,६०७,८७३ |
| कुल विस्तृत आम्दानीको बौद्धिक                                                                  |     |               |               |               |               |
| बैंकका शेयरधनीहरूको                                                                            |     | २,२५१,२६३,७७१ | १,२५६,१२७,७४४ | २,२११,४७५,२६१ | १,२३५,६०७,८७३ |
| गैह्र नियन्त्रित स्वार्थको                                                                     |     | २३,७००,८५२    | ९,१४३,७३०     | -             | -             |
| यस अवधिको कुल विस्तृत आम्दानी                                                                  |     | २,२७४,९६४,६२३ | १,२६५,२७१,४७४ | २,२११,४७५,२६१ | १,२३५,६०७,८७३ |

(प्रमेश राज कायस्थ)  
प्रमुख वित्त अधिकृत

(गणेश राज पोखरेल)  
प्रमुख कार्यकारी अधिकृत

(राजन सिंह भण्डारी)  
अध्यक्ष

(प्रकाश चन्द्र मैनाली)  
सञ्चालक

(विजय ध्वज कार्की)  
सञ्चालक

(सीता कार्की के. सी.)  
सञ्चालक

(प्रबल जंग पाण्डे)  
सञ्चालक

(सजन शर्मा)  
सञ्चालक

(अनिल ज्ञवाली)  
सञ्चालक

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

मिति : २०७८/०६/०८

स्थान : नारायणहिटी पथ, काठमाडौं

सि. ए. केशव कुमार बुढाथोकी  
प्रोप्राइटर  
के के बुढाथोकी एण्ड एसोसिएट्स  
चार्टर्ड एकाउन्टेन्ट्स

## सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड

## एकीकृत नगद प्रवाह विवरण

२०७७ श्रावण १ गते देखि २०७८ आषाढ ३१ गते सम्मको (जुलाई १६, २०२० देखि जुलाई १५, २०२१ सम्म)

रकम रु. मा

| विवरण                                                               | समूह                   |                      | बैंक                   |                      |
|---------------------------------------------------------------------|------------------------|----------------------|------------------------|----------------------|
|                                                                     | यस वर्ष                | गत वर्ष              | यस वर्ष                | गत वर्ष              |
| <b>कारोवार सञ्चालनबाट नगद प्रवाह</b>                                |                        |                      |                        |                      |
| ब्याज प्राप्ति                                                      | ९,६७०,८०९,४८३          | ८,५०९,१८६,२२५        | ९,६७०,९६८,७२३          | ८,५१०,२८५,३४७        |
| शुल्क तथा अन्य आम्दानी प्राप्ति                                     | ८७३,७६५,२६४            | ६३९,६८५,७२४          | ८३७,६५८,७५५            | ६०७,८२१,६२८          |
| लाभांश प्राप्ति                                                     | -                      | ५७,०००               | -                      | -                    |
| अन्य सञ्चालन कारोवारबाट प्राप्ति                                    | ४५०,५०५,५०८            | ३४७,९६४,३६९          | ४१८,८४४,७४६            | ३५८,१८२,५४०          |
| ब्याज भुक्तानी                                                      | (६,८५५,८२२,८१६)        | (६,३९९,८०३,१३३)      | (६,८७०,०९४,८९९)        | (६,४२०,३९२,६९२)      |
| कमीशन तथा शुल्क भुक्तानी                                            | (७३,३६०,६५८)           | (५७,७३१,६६७)         | (७३,३६०,६५८)           | (५७,७३१,६६७)         |
| कर्मचारीहरूलाई गरिएको नगद भुक्तानी                                  | (९९५,१६७,५२७)          | (९१८,३७८,३०१)        | (९७६,९६२,१७३)          | (९०७,०८२,३१४)        |
| अन्य खर्चको भुक्तानी                                                | (६४६,७९४,२९३)          | (४८७,३२७,९५५)        | (६४२,९५०,५३१)          | (४८४,५२७,७१२)        |
| <b>सञ्चालन सम्पत्ति र दायित्व परिवर्तन अधिको सञ्चालन नगद प्रवाह</b> | <b>२,४२३,९३४,९६२</b>   | <b>१,६३३,६५२,२६२</b> | <b>२,३६४,१०३,९६४</b>   | <b>१,६०६,५५५,१३०</b> |
| <b>सञ्चालन सम्बन्धि सम्पत्तिमा कमी/(वृद्धि)</b>                     |                        |                      |                        |                      |
| नेपाल राष्ट्र बैंकमा रहेको मौज्दातमा                                | ३,१७७,७८१,५९३          | १,५४५,६५३,७७६        | ३,१७७,७८१,५९३          | १,५४५,६५३,७७६        |
| बैंक तथा वित्तीय संस्थाहरूमा गरिएको लगानिमा (Placement)             | (२,५७२,१९२,८८६)        | ९२,०८७,९६९           | (२,५७२,१९२,८८६)        | ९२,०८७,९६९           |
| अन्य व्यापारिक सम्पत्तिमा                                           | (४४५,४७२,१४४)          | ५०५,८९७,५५४          | (४५५,४७२,१४४)          | ५०५,८९७,५५४          |
| बैंक तथा वित्तीय संस्थाहरूलाई दिइएको कर्जा तथा सापटीमा              | २०,३५०,६६२,३१५         | ८४,८७५,६३१           | २०,३५०,६६२,३१५         | ८४,८७५,६३१           |
| ग्राहकलाई दिइएको कर्जा तथा सापटीमा                                  | (४०,२५७,६३५,५१२)       | (१२,२८१,३६३,११८)     | (४०,२५७,६३५,५१२)       | (१२,२८१,३६३,११८)     |
| अन्य सम्पत्तिमा                                                     | (१६,३४४,९५४)           | २९५,५४४,२२३          | (१६५,३८१,४६४)          | २९४,४७२,०९८          |
| <b>सञ्चालन सम्बन्धि दायित्वमा (कमी)/वृद्धि</b>                      |                        |                      |                        |                      |
| बैंक तथा वित्तीय संस्थाहरूलाई दिनु पर्ने बाँकी रकममा                | (१,३३२,२०४,८५१)        | (३११,३८३,९४६)        | (१,३३२,२०४,८५१)        | (३११,३८३,९४६)        |
| नेपाल राष्ट्र बैंकलाई दिनु पर्ने बाँकी रकममा                        | ४७५,९७३,७४२            | (६४५,००९,३९०)        | ४७५,९७३,७४२            | (६४५,००९,३९०)        |
| ग्राहकको निक्षेपमा                                                  | २६,१४७,३७८,०३१         | १०,३७३,१८०,१९९       | २६,११२,३२७,१९१         | १०,५४२,७५१,३६५       |
| ऋण सापटीमा                                                          | -                      | -                    | -                      | -                    |
| अन्य दायित्वमा                                                      | २६,१८६,८७८             | (१९४,७६४,७८८)        | १६१,८२६,११६            | (२९५,२१०,२०८)        |
| <b>आयकर अधिको कारोवार सञ्चालनबाट खुद नगद प्रवाह</b>                 | <b>७,९७८,०६७,१७२</b>   | <b>१,०९८,३७०,३७२</b> | <b>७,८५९,७८८,०६४</b>   | <b>१,१३९,३२६,८६१</b> |
| आयकर भुक्तानी                                                       | (८८४,२३०,५५३)          | (६०२,५३९,१०४)        | (८७६,३९६,८८८)          | (५९७,३१३,४०१)        |
| <b>कारोवार सञ्चालनबाट खुद नगद प्रवाह</b>                            | <b>७,०९३,८३६,६१९</b>   | <b>४९५,८३१,२६७</b>   | <b>६,९८३,३९१,१७७</b>   | <b>५४२,०१३,४६०</b>   |
| <b>लगानी कारोवारमा नगद प्रवाह</b>                                   |                        |                      |                        |                      |
| लगानी सुरक्षणपत्र खरीद                                              | (८,८७१,५२०,५९८)        | (९२६,९४४,३८५)        | (८,६८५,७०४,५२२)        | (९२६,९३३,५१८)        |
| लगानी सुरक्षणपत्र विक्रीबाट प्राप्ति                                | ८९,५२९,१४१             | ४४,९५९,०१८           | -                      | -                    |
| जायजथा र उपकरणको खरिद                                               | (१३७,३७३,९९८)          | (३४९,६०४,४५५)        | (१३७,२८५,९१२)          | (३४८,९९५,४४६)        |
| जायजथा र उपकरणको विक्रीबाट प्राप्ति                                 | १५,४९९,२५३             | २,७४६,५०२            | १५,४९९,२५३             | २,७४६,५०२            |
| अमूर्त सम्पत्तिको खरिद                                              | (३३,७३१,७०१)           | (७,२६४,१७०)          | (३३,३८१,४०१)           | (६,३१९,४९०)          |
| अमूर्त सम्पत्तिको विक्रीबाट प्राप्ति                                | -                      | -                    | -                      | -                    |
| लगानी जायजथाको खरिद                                                 | -                      | -                    | -                      | -                    |
| लगानी जायजथाको विक्रीबाट प्राप्ति                                   | १७३,१०८,६०१            | ३३,३२१,६६९           | १७३,१०८,६०१            | ३३,३२१,६६९           |
| ब्याज प्राप्ति                                                      | ७९१,०५०,४५२            | ४९८,१४९,८६४          | ७८७,४४४,४३३            | ४९३,३६६,८५२          |
| लाभांश प्राप्ति                                                     | ५८,१४४,६७९             | १४,३६१,९९२           | ५३,८९५,३८१             | १२,३७३,१५९           |
| <b>लगानी कारोवारमा प्रयोग भएको खुद नगद प्रवाह</b>                   | <b>(७,९१५,२९४,१७१)</b> | <b>(६९०,२७३,९६४)</b> | <b>(७,८२६,४२४,१६७)</b> | <b>(७३९,६४०,२७२)</b> |

| वित्तीय श्रोत कारोबारबाट नगद प्रवाह                                |                 |                |                 |                |
|--------------------------------------------------------------------|-----------------|----------------|-----------------|----------------|
| ऋणपत्र निष्काशनबाट प्राप्त                                         | -               | २,४७४,२८३,८०७  | -               | २,४७४,२८३,८०७  |
| ऋणपत्रको भुक्तानी                                                  | (५००,०००,०००)   | -              | (५००,०००,०००)   | -              |
| असुरक्षित दायित्वको निष्काशनबाट प्राप्त (Subordinated liabilities) | -               | -              | -               | -              |
| असुरक्षित दायित्वमा भएको भुक्तानी (Subordinated liabilities)       | -               | -              | -               | -              |
| शेयर निष्काशनबाट प्राप्त                                           | -               | ४३,९०५,६२४     | -               | ४३,९०५,६२४     |
| लाभांश भुक्तानी                                                    | (२७६,७१६,०००)   | (९४३,१९७,०६२)  | (२५६,७१६,०००)   | (९४३,१९७,०६२)  |
| ब्याज भुक्तानी                                                     | (२७७,४४१,७८१)   | (१११,५५१,६२४)  | (२७७,४४१,७८१)   | (१११,५५१,६२४)  |
| अन्य प्राप्त/भुक्तानी                                              | (८१,३२६,४९४)    | (९९९,६५४)      | (८१,३२६,४९४)    | (९९९,६५४)      |
| वित्तीय स्रोत कारोबारबाट नगद प्रवाहमा भएको खुद घट/बढ               | (१,१३५,४८४,२७५) | १,४६२,४४१,०९१  | (१,११५,४८४,२७५) | १,४६२,४४१,०९१  |
| नगद तथा नगद समानको खुद घट/बढ                                       | (१,९५६,९४१,८२७) | १,२६७,९९८,३९१  | (१,९५६,९४१,८२७) | १,२६७,९९८,३९१  |
| प्राप्तिबाट (Acquisition) प्राप्त भएको नगद तथा नगद समान            | २,६७९,५८६,०५५   | २,८३६,४५६,१९२  | २,६७९,५८६,०५५   | २,८३६,४५६,१९२  |
| नगद तथा नगद समानको शुरुवाती मौज्दात                                | १०,८४७,१७९,४९८  | ६,७४२,७२४,९१३  | १०,८४७,१७९,४९८  | ६,७४२,७२४,९१३  |
| नगद तथा नगद समानको विनिमय दरमा भएको फरकबाट                         | -               | -              | -               | -              |
| नगद तथा नगद समानको आषाढ २०७८ को अन्तिम मौज्दात                     | ११,५६९,८२३,७२६  | १०,८४७,१७९,४९८ | ११,५६९,८२३,७२६  | १०,८४७,१७९,४९८ |

(प्रमेश राज कायस्थ)  
प्रमुख वित्त अधिकृत

(गणेश राज पोखरेल)  
प्रमुख कार्यकारी अधिकृत

(राजन सिंह भण्डारी)  
अध्यक्ष

(प्रकाश चन्द्र मैनाली)  
सञ्चालक

(विजय ध्वज कार्की)  
सञ्चालक

(सीता कार्की के. सी.)  
सञ्चालक

(प्रबल जंग पाण्डे)  
सञ्चालक

(सजन शर्मा)  
सञ्चालक

(अनिल ज्ञवाली)  
सञ्चालक

हाम्रो आजको मितिको संलग्न  
प्रतिवेदन अनुसार

मिति : २०७८/०६/०८

स्थान : नारायणहिटी पथ, काठमाडौं

सि. ए. केशव कुमार बुढाथोकी

प्रोप्राइटर

के के बुढाथोकी एण्ड एसोसिएट्स

चार्टर्ड एकाउन्टेन्ट्स

# सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड

## एकीकृत इक्विटीमा भएको परिवर्तनको विवरण

२०७७ श्रावण १ गते देखि २०७८ आषाढ ३१ गते सम्मको (जुलाई १६, २०२० देखि जुलाई १५, २०२१ सम्म)

रकम रु. मा

| विवरण                                                                                 | समूह                            |               |                 |                |                 |                           |                    |                 |               |                 |            | कुल रकम         | कुल रकम | कुल रकम | कुल रकम |
|---------------------------------------------------------------------------------------|---------------------------------|---------------|-----------------|----------------|-----------------|---------------------------|--------------------|-----------------|---------------|-----------------|------------|-----------------|---------|---------|---------|
|                                                                                       | बैंकको साधारण शेयरधनीका निमित्त |               |                 |                |                 |                           |                    |                 |               |                 |            |                 |         |         |         |
|                                                                                       | शेयर पूँजी                      | शेयर प्रिमियम | साधारण जोडा कोष | सट्टी घटबढ कोष | नियामक जोडा कोष | उचित मोल (Fair Value) कोष | पुनर्मूल्यांकन कोष | सञ्चित मुलाका   | अन्य जोडा कोष | कुल रकम         | कुल रकम    |                 |         |         |         |
| श्रावण १, २०७६ सालको मौज्जात                                                          | ८,३७१,०६४.७७३                   | ४६,८१६,१२६    | १,४८४,९४४,४२१   | ४१,००९,३३८     | ४८६,२८७,४९६     | ६०,८९६,९५८                | ३४३,८५४,०१२        | १,२६७,७०५,६७५   | ४१०,५२५,३१४   | १२५,६३३,०६४,११४ | ८३,९७०,३८७ | १२,५९६,७३४,५०१  |         |         |         |
| गत वर्षको समायोजनहरू                                                                  | -                               | -             | -               | -              | -               | -                         | -                  | ४७७,१२५         | -             | -               | -          | ४७७,१२५         |         |         |         |
| यस वर्षको विस्तृत आयदानी                                                              | -                               | -             | -               | -              | -               | -                         | -                  | -               | -             | -               | -          | -               |         |         |         |
| यस वर्षको नाफा                                                                        | -                               | -             | -               | -              | -               | -                         | -                  | १,२१९,०८३,६५८   | -             | १,२१९,०८३,६५८   | ९,१४३,७३०  | १,२२८,२२७,३८८   |         |         |         |
| आवक्य पछिको अन्य विस्तृत आयदानी                                                       | -                               | -             | -               | -              | -               | -                         | ५४,४५६,८४५         | -               | (१७,४१२,७५९)  | ३७,०४४,०८६      | -          | ३७,०४४,०८६      |         |         |         |
| उचित मोल (Fair Value) मा मूल्यांकन गरिएको इक्विटी उपकरणका लगानी बाट भएको नाफा/नोक्सान | -                               | -             | -               | -              | -               | -                         | ५४,४५६,८४५         | -               | -             | -               | -          | -               |         |         |         |
| पुनर्मूल्यांकनबाट भएको नाफा/नोक्सान                                                   | -                               | -             | -               | -              | -               | -                         | -                  | -               | -             | -               | -          | -               |         |         |         |
| परिभाषित लाभ योजनाको विमापिक्क नाफा/नोक्सान                                           | -                               | -             | -               | -              | -               | -                         | -                  | -               | -             | -               | -          | -               |         |         |         |
| नाद प्रवाह हेर्नबाट भएको नाफा/नोक्सान                                                 | -                               | -             | -               | -              | -               | -                         | -                  | -               | -             | -               | -          | -               |         |         |         |
| विदेशी सञ्चालनको वित्तीय सम्पत्तिको स्थानान्तरणमा सिर्जित सट्टी नाफा/नोक्सान          | -                               | -             | -               | -              | -               | -                         | -                  | -               | -             | -               | -          | -               |         |         |         |
| यस वर्षको कुल विस्तृत आयदानी                                                          | -                               | -             | -               | -              | -               | -                         | ५४,४५६,८४५         | -               | (१७,४१२,७५९)  | १,२५६,१२३,७४४   | ९,१४३,७३०  | १,२६५,२७१,४७४   |         |         |         |
| जोडा कोषमा सारिएको रकम                                                                | -                               | -             | २४१,९०९,६७४     | १७,८९७,९७८     | २५,६०७,७८८      | -                         | ४३,९०५,६२४         | (४३६,६८४,७९६)   | १०७,३६३,७३१   | -               | -          | -               |         |         |         |
| जोडा कोषबाट निकालिएको रकम                                                             | -                               | -             | -               | -              | (११७,१३४,९८६)   | -                         | -                  | १२४,००६,५७१     | (६,८७१,५८५)   | -               | -          | -               |         |         |         |
| इक्विटीमा देखाइएको शेयरधनीसँगको कारोबार                                               |                                 |               |                 |                |                 |                           |                    |                 |               |                 |            |                 |         |         |         |
| प्राप्त गरिएको संस्थाबाट सारिएको                                                      | ४६७,६२०,५७४                     | ४,१२४,४०२     | १५८,९४८,९७०     | -              | ५७,२२२,२०९      | -                         | -                  | -               | ३,६२०,१७७     | -               | -          | -               |         |         |         |
| शेयर निकासन                                                                           | ४६,८१६,१२६                      | (४६,८१६,१२६)  | -               | -              | -               | -                         | -                  | -               | -             | -               | -          | -               |         |         |         |
| शेयरमा आधारित भुक्तानी                                                                | -                               | -             | -               | -              | -               | -                         | -                  | -               | -             | -               | -          | -               |         |         |         |
| शेयरधनीलाई लाभभोग वितरण                                                               | -                               | -             | -               | -              | -               | -                         | -                  | -               | -             | -               | -          | -               |         |         |         |
| बोनस शेयर निकासन                                                                      | २०४,३१५,८१७                     | -             | -               | -              | -               | -                         | -                  | (२०४,३१५,८१७)   | -             | -               | -          | -               |         |         |         |
| नाद लाभभोग भुक्तानी                                                                   | -                               | -             | -               | -              | -               | -                         | -                  | (१,००४,५२७,७७३) | -             | (१,००४,५२७,७७३) | -          | (१,००४,५२७,७७३) |         |         |         |
| अन्य                                                                                  | -                               | -             | -               | -              | -               | -                         | -                  | (२,४३४,३१८)     | ९०२,५४२       | (२,०३६,७७६)     | २,३३९,९०५  | ३०५,१२९         |         |         |         |
| कुल योगदान तथा वितरण                                                                  | ७१८,७५२,५१७                     | (४२,६९१,७२४)  | १५८,९४८,९७०     | -              | ५७,२२२,२०९      | -                         | -                  | (१,२१९,७७७,९०७) | ४,५२३,७१८     | (३१५,०२३,२१८)   | २,३३९,९०५  | (३१२,६८६,३३३)   |         |         |         |
| आषाढ २०७७ को अन्तिम मौज्जात                                                           | ९,०८९,८१७,२८९                   | ४,१२४,४०२     | १,८८५,८०३,०६६   | ५८,९०७,३१६     | ४५१,९८२,५०८     | ११५,३६३,८०३               | ३८७,७५५,६३६        | ९६२,८१०,३७७     | ४९,२२७,४२०    | १३,४५४,६२५,७८५  | ९,५१५,०१७  | १३,५४९,७९६,८०३  |         |         |         |

| विवरण                                                                                  | समूह                            |               |                 |                |                 |                           |                    |               |                |                       |                |
|----------------------------------------------------------------------------------------|---------------------------------|---------------|-----------------|----------------|-----------------|---------------------------|--------------------|---------------|----------------|-----------------------|----------------|
|                                                                                        | बैंकका साधारण शेयरधनीका निमित्त |               |                 |                |                 |                           |                    |               |                |                       |                |
|                                                                                        | शेयर रूँजी                      | शेयर प्रिमियम | साधारण जोडा कोष | सट्टी घटबढ कोष | नियामक जोडा कोष | उचित मोल (Fair Value) कोष | मुम्तुल्याङ्कन कोष | अन्य जोडा कोष | कुल रकम        | रकम नियन्त्रित स्वरूप | कुल इक्विटी    |
| श्रावण १, २०७७ सालको मौज्दात                                                           | ९,०८९,८१७,२८९                   | ४,१२४,४०२     | १,८८५,८०३,०६६   | ५८,९०७,३१६     | ४,५१९,९८२,५०८   | ११५,३१३,८०३               | ३८७,७५९,६३६        | ४९८,१२७,४२०   | १३,४५४,६४५,७८५ | ९५,१५१,०१७            | १३,५४९,७९६,८०३ |
| गत वर्षको समायोगाहरु                                                                   | -                               | -             | -               | -              | -               | -                         | -                  | -             | (२०,५९१,५४०)   | -                     | (२०,५९१,५४०)   |
| यस वर्षको विस्तृत आम्दानी                                                              | -                               | -             | -               | -              | -               | -                         | -                  | -             | -              | -                     | -              |
| यस वर्षको नाफा                                                                         | -                               | -             | -               | -              | -               | -                         | -                  | -             | १,८४४,२११,४५३  | २३,७००,८५३            | १,८६७,९१२,३०५  |
| आयकर पाँचको अन्य विस्तृत आम्दानी                                                       | -                               | -             | -               | -              | -               | -                         | -                  | -             | ४०७,०८६,२१४    | (३३,८९६)              | ४०७,०५२,३१८    |
| उचित मोल (Fair Value) मा मूल्याङ्कन गरिएको इक्विटी उपकरणका लगानी बाट भएको नाफा/नोक्सान | -                               | -             | -               | -              | -               | -                         | -                  | -             | ३९१,१०८,०६९    | -                     | ३९१,१०८,०६९    |
| मुम्तुल्याङ्कनबाट भएको नाफा/नोक्सान                                                    | -                               | -             | -               | -              | -               | -                         | -                  | -             | -              | -                     | -              |
| परिभाषित लाभ योजनाको विपक्षिक नाफा/नोक्सान                                             | -                               | -             | -               | -              | -               | -                         | -                  | -             | -              | -                     | -              |
| माद प्रवाह हेर्नगबाट भएको नाफा/नोक्सान                                                 | -                               | -             | -               | -              | -               | -                         | -                  | -             | -              | -                     | -              |
| विदेशी सञ्चालनको वित्तीय सम्पत्तिका रुपान्तरणमा सिर्जित सट्टी नाफा/नोक्सान             | -                               | -             | -               | -              | -               | -                         | -                  | -             | -              | -                     | -              |
| यस वर्षको कुल विस्तृत आम्दानी                                                          | -                               | -             | -               | -              | -               | -                         | -                  | -             | १६,०२६,१२७     | २३,६६६,९५७            | २३,७४२,९६४,६२३ |
| जोडा कोषमा सारिएको रकम                                                                 | -                               | -             | ३६६,५९३,३४७     | १६,०५०,७२१     | (१५३,६३७,८१७)   | -                         | -                  | २७६,७५६,५२६   | -              | -                     | -              |
| जोडा कोषबाट निकालिएको रकम                                                              | -                               | -             | -               | -              | ६१,८४७,६७१      | (७०,४११,७४९)              | -                  | (३,८७९,६४५)   | -              | (३,८७९,६४५)           | -              |
| इक्विटीमा शेयरधनीको शेयरधनीताको कारोबार                                                | -                               | -             | -               | -              | -               | -                         | -                  | -             | -              | -                     | -              |
| प्राप्ति गरिएको संस्थाबाट सारिएको - तिनाउ भिसन डेवलपमेण्ट लिमिटेड                      | १,८४५,०३८,२४०                   | -             | २१७,२५६,३००     | -              | ७७,६६२,७४६      | ९,६१२,९४६                 | -                  | ७७,२८६,२६१    | २,२५२,४१५,८६१  | -                     | -              |
| प्राप्ति गरिएको संस्थाबाट सारिएको - सिर्बना फर्डीनास लिमिटेड                           | ९१४,८८२,२०२                     | -             | १६७,०८९,२८०     | -              | २२,२७७,९००      | ६९,४८३,८९६                | -                  | ५१,७५४,२१९    | १,३०३,५७६,०७३  | -                     | -              |
| शेयर निष्काशन                                                                          | -                               | -             | -               | -              | -               | -                         | -                  | -             | -              | -                     | -              |
| शेयरमा आधारित भुक्तानी                                                                 | -                               | -             | -               | -              | -               | -                         | -                  | -             | -              | -                     | -              |
| शेयरधनीलाई लाभोश वितरण                                                                 | -                               | -             | -               | -              | -               | -                         | -                  | -             | -              | -                     | -              |
| बोनस शेयर निष्काशन                                                                     | ७२७,१८५,३८३                     | (४,१२४,४०२)   | -               | -              | (९०,८७९,३८४)    | -                         | -                  | -             | -              | -                     | -              |
| नाद लाभोश भुक्तानी                                                                     | -                               | -             | -               | -              | -               | -                         | -                  | -             | (२८४,४१४,९३५)  | (८,२७९,५८०)           | (२९२,६९४,५१९)  |
| अन्य                                                                                   | -                               | -             | -               | -              | -               | -                         | -                  | -             | (३९,३०१)       | (३०,६९९)              | (५०,०००)       |
| कुल योगात तथा वितरण                                                                    | ३,४८७,१०५,८२५                   | (४,१२४,४०२)   | ३८४,३४५,५८०     | -              | ९,०६१,२६२       | ७९,०९६,७७२                | -                  | १२९,०४०,४८०   | ३,२७१,५४७,६९४  | (८,३००,२७९)           | ३,२६३,२४७,४१५  |
| आषाढ २०७८ को अन्तिम मौज्जात                                                            | १२,५७६,६२३,११४                  | -             | २,६३६,७४१,९९३   | ७४,९५८,०३७     | ३६९,२५३,६२४     | ५१५,१०६,८२५               | ३८७,७५९,६३६        | ९१६,०७०,९०८   | १८,९५३,०१९,९८१ | ११०,५१७,६२५           | १९,०६३,५३७,६७७ |

| विवरण                                                                                  | बैंक                            |               |                 |                |                 |                           |                     |                 |               |                 |                     |
|----------------------------------------------------------------------------------------|---------------------------------|---------------|-----------------|----------------|-----------------|---------------------------|---------------------|-----------------|---------------|-----------------|---------------------|
|                                                                                        | बैंकको साधारण शेयरधनीका निमित्त |               |                 |                |                 |                           |                     |                 |               |                 |                     |
|                                                                                        | शेयर पूँजी                      | शेयर प्रिमियम | साधारण जोडा कोष | सट्टी घटबढ कोष | नियामक जोडा कोष | उचित मोल (Fair Value) कोष | पुनर्मूल्याङ्कन कोष | सञ्चित मुनाफा   | अन्य जोडा कोष | कुल रकम         | शेयर नियमित स्वार्थ |
| श्रावण १, २०७६ सालको मौज्जात                                                           | ८,३७१,०१४.७७३                   | ४६,८१६,१२६    | १,४८४,९४४,४२१   | ४१,००९,३३८     | ४८६,२८७,४९६     | ६०,८५६,९५८                | ३४३,८५४,०१२         | १,२५१,२६७,३५१   | ४०८,५२६,१८४   | १२,४९४,६२६,६६०  | -                   |
| गत वर्षको समायोगाहरु                                                                   | -                               | -             | -               | -              | -               | -                         | -                   | ४७७,१२५         | -             | ४७७,१२५         | -                   |
| सस वर्षको विस्तृत आम्दानी                                                              | -                               | -             | -               | -              | -               | -                         | -                   | -               | -             | -               | -                   |
| सस वर्षको नाफा                                                                         | -                               | -             | -               | -              | -               | -                         | -                   | १,१९८,५०४,६५९   | -             | १,१९८,५०४,६५९   | -                   |
| आयकर पीछेको अन्य विस्तृत आम्दानी                                                       | -                               | -             | -               | -              | -               | -                         | -                   | -               | (१७,३५३,६३१)  | ३७,१०३,२१४      | -                   |
| उचित मोल (Fair Value) मा मूल्याङ्कन गरिएको इक्विटी उपकरणका लगानी बाट भएको नाफा/नोक्सान | -                               | -             | -               | -              | -               | -                         | -                   | -               | -             | ५४,४५६,८४५      | -                   |
| पुनर्मूल्याङ्कनबाट भएको नाफा/नोक्सान                                                   | -                               | -             | -               | -              | -               | -                         | -                   | -               | -             | -               | -                   |
| परिभाषित लाभ योजनाको विभाङ्कित नाफा/नोक्सान                                            | -                               | -             | -               | -              | -               | -                         | -                   | -               | (१७,३५३,६३१)  | -               | -                   |
| नाद प्रवाह होलिंगबाट भएको नाफा/नोक्सान                                                 | -                               | -             | -               | -              | -               | -                         | -                   | -               | -             | -               | -                   |
| विदेशी सञ्चालनको वित्तीय सम्पत्तिको स्थानान्तरणमा सिर्जित सट्टी नाफा/नोक्सान           | -                               | -             | -               | -              | -               | -                         | -                   | -               | -             | -               | -                   |
| सस वर्षको कुल विस्तृत आम्दानी                                                          | -                               | -             | -               | -              | -               | -                         | -                   | १,१९८,५०४,६५९   | (१७,३५३,६३१)  | १,२३५,६०७,८७३   | -                   |
| जोडा कोषमा सारिएको रकम                                                                 | -                               | -             | २३९,७००,९३२     | १७,८९७,९७८     | २५,६०७,७८८      | -                         | ४३,९०५,६२४          | (४३४,२५५,१७९)   | १०७,११२,८५७   | -               | -                   |
| जोडा कोषबाट निकालिएको रकम                                                              | -                               | -             | -               | -              | (११७,१३४,९८६)   | -                         | -                   | १२४,००६,५७१     | (६,८७१,५८५)   | -               | -                   |
| इक्विटीमा शेयरधनीको शेयरधनीसँगको कारोबार                                               | -                               | -             | -               | -              | -               | -                         | -                   | -               | -             | -               | -                   |
| प्राप्ति गरिएको संस्थाबाट सारिएको                                                      | ४६७,६२०,५७४                     | ४,१२४,४०२     | १५८,९४८,९७०     | -              | ५७,२२२,२०९      | -                         | -                   | -               | ३,६२०,१७७     | ६९१,५३६,३३२     | -                   |
| शेयर निकालन                                                                            | ४६,८१६,१२६                      | (४६,८१६,१२६)  | -               | -              | -               | -                         | -                   | -               | -             | -               | -                   |
| शेयरमा आधारित भुक्तानी                                                                 | -                               | -             | -               | -              | -               | -                         | -                   | -               | -             | -               | -                   |
| शेयरधनीलाई लाभभांश वितरण                                                               | -                               | -             | -               | -              | -               | -                         | -                   | -               | -             | -               | -                   |
| बोक्स शेयर निकालन                                                                      | २०४,३१५,८१७                     | -             | -               | -              | -               | -                         | -                   | (२०४,३१५,८१७)   | -             | -               | -                   |
| नाद लाभभांश भुक्तानी                                                                   | -                               | -             | -               | -              | -               | -                         | -                   | (१,००४,५२७,७७३) | -             | (१,००४,५२७,७७३) | -                   |
| अन्य                                                                                   | -                               | -             | -               | -              | -               | -                         | -                   | -               | -             | -               | -                   |
| कुल योगदान तथा वितरण                                                                   | ७६८,७५२,५१७                     | (४६,६९१,७२४)  | १५८,९४८,९७०     | -              | ५७,२२२,२०९      | -                         | -                   | (१,२०८,८४३,५९०) | ३,६२०,१७७     | (३१२,९९१,४४२)   | -                   |
| आधात २०७७ को अन्तिम मौज्जात                                                            | ९,०८९,८१७,२८९                   | ४,१२४,४०२     | १,८८३,५९४,३२३   | ५८,९०७,३१६     | ४५१,९८२,५०८     | ११५,३१३,८०३               | ३८७,७५९,६३६         | ९,३११,९५६,९४६   | ४९५,०६४,००२   | १३,४१७,७२०,२२४  | -                   |

| विवरण                                                                                  | बैंकका साधारण शेयरधनीका निमित्त |               |                 |                 |                 |                           |                   |                 |               |                | गैर नियन्त्रित स्वार्थ | कुल इक्विटी |
|----------------------------------------------------------------------------------------|---------------------------------|---------------|-----------------|-----------------|-----------------|---------------------------|-------------------|-----------------|---------------|----------------|------------------------|-------------|
|                                                                                        | शेयर पूँजी                      | शेयर प्रिमियम | साधारण जोडा कोष | सटर्फी घटवट कोष | नियामक जोडा कोष | उचित मोल (Fair Value) कोष | पुरम्प्याङ्कन कोष | सन्वित्त मुलाफा | अन्य जोडा कोष | कुल रकम        |                        |             |
|                                                                                        |                                 |               |                 |                 |                 |                           |                   |                 |               |                |                        |             |
| श्रावण १, २०७७ सालको मौज्जात                                                           | ९,०८९,८१७,२८९                   | ४,१२४,४०२     | १,८८३,५९४,३२३   | ५८,१०७,३१६      | ४५१,१८२,५०८     | ११५,३१३,८०३               | ३८७,७५९,६३६       | ९३१,१५६,९४६     | ४९५,०६४,००२   | १३,४१७,७२०,२२५ | -                      |             |
|                                                                                        | -                               | -             | -               | -               | -               | -                         | -                 | -               | -             | (२०,५९१,५४०)   | -                      |             |
|                                                                                        | यस वर्षको विस्तृत आयवानी        | -             | -               | -               | -               | -                         | -                 | -               | -             | -              | -                      | -           |
| यस वर्षको नाफा                                                                         | -                               | -             | -               | -               | -               | -                         | -                 | १,८०४,३४१,०९५   | -             | १,८०४,३४१,०९५  | -                      |             |
| आयकर पछिको अन्य विस्तृत आयवानी                                                         | -                               | -             | -               | -               | -               | ३९१,१०८,०९९               | -                 | -               | १६,०२६,१२७    | ४०७,१३४,१९६    | -                      |             |
| उचित मोल (Fair value) मा मूल्याङ्कन गरिएको इक्विटी उपकरणका लगानी बाट भएका नाफा/नोक्सान | -                               | -             | -               | -               | -               | ३९१,१०८,०९९               | -                 | -               | -             | ३९१,१०८,०९९    | -                      |             |
| पुरम्प्याङ्कनबाट भएका नाफा/नोक्सान                                                     | -                               | -             | -               | -               | -               | -                         | -                 | -               | -             | -              | -                      |             |
| परिभाषित लाभ योजनाको विभाङ्कित नाफा/नोक्सान                                            | -                               | -             | -               | -               | -               | -                         | -                 | -               | १६,०२६,१२७    | १६,०२६,१२७     | -                      |             |
| नगद प्रवाह हेर्जगबाट भएको नाफा/नोक्सान                                                 | -                               | -             | -               | -               | -               | -                         | -                 | -               | -             | -              | -                      |             |
| विदेशी सञ्चालनको वित्तीय सम्पत्तिका स्थान्तरणमा सिर्जित सटर्फी नाफा /नोक्सान           | -                               | -             | -               | -               | -               | -                         | -                 | -               | -             | -              | -                      |             |
| यस वर्षको कुल विस्तृत आयवानी                                                           | -                               | -             | -               | -               | -               | ३९१,१०८,०९९               | -                 | १,८०४,३४१,०९५   | १६,०२६,१२७    | २,२११,४७५,२६१  | -                      |             |
| जोडा कोषमा सारिएको रकम                                                                 | -                               | -             | ३६०,८६८,२१३     | १६,०५०,७२१      | (१५३,६३७,८१७)   | -                         | -                 | (४९९,४६५,१३०)   | २७६,२७३,२५३   | -              | -                      |             |
| जोडा कोषबाट निकालिएको रकम                                                              | -                               | -             | -               | -               | ६१,८४७,६७१      | (७०,४११,७४९)              | -                 | ८,५६४,०७८       | (३,८७९,६४५)   | -              | -                      |             |
| इक्विटीमा रेखाङ्कनको शेयरधनीसंगको कारोबार                                              | -                               | -             | -               | -               | -               | -                         | -                 | -               | -             | -              | -                      |             |
| प्राप्ति गरिएको संस्थाबाट सारिएको - तिनाउ मिसन डेभलपमेण्ट लिमिटेड                      | १,८४५,०३८,२४०                   | -             | २१७,२५६,३००     | -               | ७७,६६२,७४६      | ९,६१२,९४६                 | -                 | २५,५५९,३६८      | ७७,२८६,२६१    | २,२५२,४१५,८६१  | -                      |             |
| प्राप्ति गरिएको संस्थाबाट सारिएको - सिर्जना फाईनान्स लिमिटेड                           | ९१४,८८२,२०२                     | -             | १६७,०८९,२८०     | -               | २२,२७७,९००      | ६९,४८३,८२६                | -                 | ७८,०८८,६४७      | ५१,७५४,२१९    | १,३०३,५७६,०७३  | -                      |             |
| शेयर निष्काशन                                                                          | -                               | -             | -               | -               | -               | -                         | -                 | -               | -             | -              | -                      |             |
| शेयरमा आधारित भुक्तानी                                                                 | -                               | -             | -               | -               | -               | -                         | -                 | -               | -             | -              | -                      |             |
| शेयरधनीलाई लाभांश वितरण                                                                | -                               | -             | -               | -               | -               | -                         | -                 | -               | -             | -              | -                      |             |
| बोनस शेयर निष्काशन                                                                     | ७२७,१८५,३८३                     | (४,१२४,४०२)   | -               | -               | (९०,८७९,३८४)    | -                         | -                 | (६३२,१८१,५९८)   | -             | -              | -                      |             |
| नाफा लाभांश भुक्तानी                                                                   | -                               | -             | -               | -               | -               | -                         | -                 | (२७२,६९४,५१९)   | -             | (२७२,६९४,५१९)  | -                      |             |
| अन्य                                                                                   | -                               | -             | -               | -               | -               | -                         | -                 | -               | -             | -              | -                      |             |
| कुल योगदान तथा वितरण                                                                   | ३,४८७,१०५,८२५                   | (४,१२४,४०२)   | ३८४,३४५,५८०     | -               | ९,०९१,२६२       | ७९,०९६,७७२                | -                 | (८०१,२२८,१०२)   | १२५,१६०,८३५   | ३,२७९,४१७,७७०  | -                      |             |
| आगाड २०७८ को अन्तिम मौज्जात                                                            | १२,५७६,९२३,११४                  | -             | २,९२८,८०८,११६   | ७४,९५८,०३७      | ३६९,२५३,६२४     | ५१५,१०६,८९५               | ३८७,७५९,६३६       | १,४२२,७७७,३१०   | ९१२,४३४,९७६   | १८,८८८,०२१,७०८ | -                      |             |

(प्रमोशन राज कायस्थ)  
प्रमुख वित्त अधिकृत

(गणेश राज पोखरेल)  
प्रमुख कार्यकारी अधिकृत

(राजन सिंह भण्डारी)  
अध्यक्ष

(प्रकाश चन्द्र मैनाली)  
सञ्चालक

(विजय ध्वज कार्की)  
सञ्चालक

(सीता कार्की के. सी.)  
सञ्चालक

(प्रबल जंग पाण्डे)  
सञ्चालक

(सजन शर्मा)  
सञ्चालक

(अनिल शर्मा)  
सञ्चालक

हाम्रो आजको भित्तिको संलग्न  
प्रतिवेदन अनुसार

मिति : २०७८/०६/०८

स्थान : नारायणहिटी पथ, काठमाडौं

सि. ए. केशव कुमार बुढाथोकी  
प्रोप्राइटर  
के के बुढाथोकी एण्ड एसोसिएट्स  
चार्टर्ड एकाउन्टेन्ट्स

## सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड

### प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणीहरू (२०७८ आषाढ मसान्त)

#### १. रिपोर्टिङ संस्था

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (यस पश्चात् “बैंक” भनी उल्लेख गरिएको) कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रूपमा बैकिङ्ग कारोवार गर्न इजाजतपत्रप्राप्त “क” वर्गको वित्तीय संस्था हो। बैंकको प्रधान कार्यालय नारायणहिटी पथ, काठमाडौंमा रहेको छ। बैंकले बैशाख ७, २०६४ देखि विधिवत् रूपमा बैकिङ्ग व्यवसाय गर्दै आएको छ। यस बैंकका शेयरहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन् र “CZBIL” कोड अन्तर्गत कारोवार भइरहेको छ। बैंकले नेपालमा व्यवसायिक बैकिङ्ग कारोवार लगायत वाणिज्य बैंकहरूले प्रदान गर्ने सबै सेवाहरू बैंकको प्रधान कार्यालय, शाखाहरू, शाखा रहित बैकिङ्ग सेवा इकाईहरू तथा एटीएमहरू मार्फत प्रदान गर्दै आएको छ।

बैंकले आर्थिक वर्ष २०७१/७२ मा दुई वटा “ग” वर्गका वित्तीय संस्थाहरू, नेपाल हाउजिङ एण्ड मर्चेण्ट फाईनान्स लिमिटेड र पिपल्स फाईनान्स लिमिटेड प्राप्त गरी बैशाख २५, २०७२ बाट संयुक्त कारोवार शुरू गरेको थियो। यसै गरी, बैंकले आर्थिक वर्ष २०७३/७४ मा “ग” वर्गको वित्तीय संस्था प्रिमियर फाईनान्स लिमिटेडलाई प्राप्त गरी श्रावण २, २०७३ बाट एकीकृत कारोवार शुरू गरेको थियो र आर्थिक वर्ष २०७६/७७ मा बैंकले “ख” वर्गको वित्तीय संस्था, सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्त गरी आषाढ २०, २०७७ गतेबाट संयुक्त कारोवार शुरू गरेको थियो। यस आर्थिक वर्ष २०७७/७८ मा बैंकले “ख” वर्गको वित्तीय संस्था, तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्त गरी चैत्र १४, २०७७ बाट र “ग” वर्गका वित्तीय संस्था, सिर्जना फाईनान्स लिमिटेडलाई प्राप्त गरी आषाढ २६, २०७८ बाट संयुक्त कारोवार शुरू गरेको छ।

#### सहायक कम्पनीहरू

सि बि आई एल क्यापिटल लिमिटेडमा यस बैंकको ५८.६० प्रतिशत र सि बि आई एल सेक्यूरिटीज लिमिटेडमा यस बैंकको शत प्रतिशत लगानी रहेका सहायक कम्पनीहरू हुन्।

सि बि आई एल क्यापिटल लिमिटेड माघ १७, २०६२ मा कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो। बैंकले फाल्गुण ३०, २०७२ मा सि बि आई एल क्यापिटल लिमिटेडमा इक्विटी लगानी गरी सहायक कम्पनी खडा गरेको थियो। सि बि आई एल क्यापिटल लिमिटेडको प्रमुख गतिविधिहरूमा मर्चेण्ट बैकिङ्ग सेवा अन्तर्गतका धितोपत्रको सार्वजनिक निष्काशन व्यवस्थापन, लगानी व्यवस्थापन, धितोपत्रको प्रत्याभूति सेवा, शेयर रजिष्ट्रार, सामूहिक लगानी कोषको योजना व्यवस्थापन तथा निक्षेप सदस्यको रूपमा कार्य गर्ने, संस्थागत परामर्श सेवा उपलब्ध गराउने लगायतका कार्यहरू पर्दछन्।

सि बि आई एल सेक्यूरिटीज लिमिटेड ज्येष्ठ २८, २०७६ मा कम्पनी ऐन, २०६३ अन्तर्गत सार्वजनिक कम्पनीको रूपमा दर्ता भएको थियो। बैंकले आषाढ २०, २०७६ मा सि बि आई एल सेक्यूरिटीज लिमिटेडमा इक्विटी लगानी गरी सहायक कम्पनी खडा गरेको थियो। सि बि आई एल सेक्यूरिटीज लिमिटेडको प्रमुख गतिविधिहरूमा धितोपत्र, मार्जिन ट्रेडिङ, धितोपत्रमा लगानी र ग्राहकहरूलाई परामर्श र अन्य सम्बन्धित दलाली सेवाहरू प्रदान गर्नु हो।

#### सम्बद्ध कम्पनी

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (NEPS) बैंकको सम्बद्ध कम्पनी हो।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड सात राष्ट्रिय स्तरका वित्तीय संस्थाहरूको सहकार्यमा प्रवर्द्धित संस्था हो, जसको उद्देश्य यी बैंकहरूको स्रोतलाई एकसाथ ल्याउने र सुरक्षित, भरपर्दो र विद्युतीय भुक्तानीमा नयाँ प्रविधिको द्रुत वृद्धिलाई समेट्न सक्षम एउटा साभा प्लेटफर्म स्थापना गर्ने हो। बैंकको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेडमा ९.०९ प्रतिशत स्वामित्व रहेको छ।

प्रतिवेदन मितिमा नेपाल क्लियरिङ हाउस लिमिटेडको आर्थिक तथा सञ्चालन नीतिमा बैंकको नियन्त्रण नभएको हुनाले सोमा गरिएको लगानी सम्बद्ध कम्पनीबाट हटाई लगानी सुरक्षण पत्रमा देखाइएको छ।

बैंक, सहायक कम्पनीहरू र सम्बद्ध कम्पनीलाई सामूहिक रूपमा “समूह” को रूपमा उल्लेख गरिएको छ।

## २. वित्तीय विवरण तयार पार्दाका आधारहरू

समूहको वित्तीय विवरणहरू प्रोदभावी लेखामा (Accrual Basis) आधारित भई तयार गरिएको छ । समूहको नगद प्रवाह विवरण प्रत्यक्ष विधि (Direct Method) प्रयोग गरी नगद आधारमा तयार गरिएको छ ।

समूहको वित्तीय विवरणमा वित्तीय अवस्थाको विवरण (एकीकृत वासलात), एकीकृत नाफा/नोक्सानको विवरण तथा एकीकृत अन्य विस्तृत आमदानीको विवरण, एकीकृत इक्विटीमा भएको परिवर्तन सम्बन्धि विवरण, एकीकृत नगद प्रवाहको विवरण र लेखाङ्कनका टिप्पणीहरू सम्मिलित छन् । एकीकृत वित्तीय विवरण तयार गर्दा लागू गरिएका महत्वपूर्ण लेखा नीतिहरू बुँदा नम्बर ३ मा उल्लेख गरिएको छ । यी नीतिहरू अन्यथा उल्लेख नभएसम्म हरेक वर्ष निरन्तर लागू गरिएका छन् ।

### २.१ अनुपालनाको घोषणा

समूहको वित्तीय विवरणहरू नेपाल वित्तीय प्रतिवेदनमान (Nepal Financial Reporting Standard-NFRS) का आधारमा रही लेखामान बोर्ड (Accounting Standards Board -ASB) बाट जारी भई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (Institute of Chartered Accountants of Nepal – ICAN) द्वारा अनुपालनको लागि जारी गरिएको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ का व्यवस्थाहरू, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरूको अधिनमा रही तयार पारिएका छन् ।

समूहको आ.व. २०७७/७८ को कारोवार समावेश गरिएको यस वित्तीय विवरण सञ्चालक समितिको मिति २०७८/०६/०८ गते बसेको बैठकले शेयरधनीबाट स्वीकृत गर्नको लागि आगामी वार्षिक साधारण सभा समक्ष सिफारिस गरिएको हो ।

### २.२ समीक्षा अवधि

समीक्षा अवधि भन्नाले नेपाली पात्रो (वि.सं.) अनुसार वर्षको श्रावण (मध्य जुलाई) को पहिलो दिनदेखि अर्को वर्षको आषाढ (मध्य जुलाई) को अन्तिम दिनसम्मको अवधि हो ।

|                | वि.सं.              | इ.सं.               |
|----------------|---------------------|---------------------|
| यस वर्ष        | २०७७/७८             | २०२०/२१             |
| गत वर्ष        | २०७६/७७             | २०१९/२०             |
| यस वर्षको अवधि | श्रावण १, २०७७ देखि | जुलाई १६, २०२० देखि |
|                | आषाढ ३१, २०७८ सम्म  | जुलाई १५, २०२१ सम्म |
| गत वर्षको अवधि | श्रावण १, २०७६ देखि | जुलाई १७, २०१९ देखि |
|                | आषाढ ३१, २०७७ सम्म  | जुलाई १५, २०२० सम्म |

### २.३ कार्यात्मक तथा प्रस्तुतीकरण मुद्रा (Functional and Presentation Currency)

समूह सञ्चालनमा भएको प्राथमिक आर्थिक वातावरणको मुद्रा - नेपाली रुपैयाँमा नै समूहको वित्तीय विवरणहरू प्रस्तुत तथा मापन गरिएको छ । वित्तीय जानकारीहरू पनि नेपाली रुपैयाँमा प्रस्तुत गरिएको छ । समीक्षा अवधिमा समूहको प्रस्तुतीकरण र कार्यात्मक मुद्रामा कुनै परिवर्तन आएको छैन । अन्यथा उल्लेख भएको बाहेक अंकहरूलाई निकटतम रुपैयाँमा उल्लेख गरिएको छ ।

### २.४ अनुमान, धारणा र स्वविवेकको प्रयोग (Use of Estimates, Assumptions and Judgment)

वित्तीय विवरण तयार गर्दा वित्तीय विवरणमा अभिलेख गरिएको सम्पत्ति र दायित्व (आकस्मिक सम्पत्ति र दायित्व सहित) तथा खर्च र आमदानीको विवरण तयार गर्दा व्यवस्थापनले निश्चित अनुमान, धारणा र स्वविवेक अनुरूप निर्णय गरेको छ । व्यवस्थापनले वित्तीय विवरणको तयारीमा प्रयोग गरिएको अनुमान विवेकपूर्ण र उचित छ भन्ने विश्वास लिएको छ । यी अनुमानहरू वास्तविक नतिजा भन्दा फरक हुन सक्दछन् । अनुमान र धारणाहरूलाई निरन्तर रूपमा समीक्षा गरिन्छ । अनुमानहरूमा भएको परिवर्तन र संशोधनहरूलाई संशोधन भएको मितिबाट चालु तथा आउने अवधिमा लेखाङ्कन गरिन्छ ।

आगामी वित्तीय वर्षहरूमा समायोजनको जोखिम उत्पन्न गराउन सक्ने अनुमान तथा धारणा निम्न लिखित छन् :

- नगद प्रवाह प्रक्षेपण गर्दा प्रयोग भएको मुख्य धारणाहरू
- परिभाषित लाभ दायित्वहरूको मापन
- प्रावधान, प्रतिबद्धता र आकस्मिकताहरू
- सम्पत्तिको खुद मूल्य निर्धारण
- जायजेथा र उपकरणहरूको उपयोगी जीवनको निर्धारण
- समूहको व्यवसाय निरन्तरताको आँकलन
- जायजेथा र उपकरणहरूको उचित मोल (Fair Value) निर्धारण
- वित्तीय र गैर वित्तीय सम्पत्तिको क्षय नोक्सानी
- चालु तथा स्थगन गरेको आँकलन

## २.५ लेखाङ्कन नीतिमा परिवर्तन

समूहले आफ्नो लेखा नीतिहरू सबै वर्षहरूमा समानान्तर रूपमा लागु गरेको छ भने केही रकमहरू अघिल्लो वर्षसँग तुलना गर्न पुनःवर्गीकरण गरिएको छ। त्रुटिहरूको सुधार र लेखा नीतिमा भएका कुनै परिवर्तनहरूलाई छुट्टै विवरण सहित उल्लेख गरिएको छ।

## २.६ जारी भई लागु नभएका रिपोर्टिङ मानक

समूहको वित्तीय विवरण जारी गर्ने मितिसम्म जारी गरिएको तर कार्यान्वयनमा नल्याएका रिपोर्टिङ मानक निम्नानुसार रहेका छन् :

वित्तीय उपकरणको रिपोर्टिङको लागि, NAS ३२ वित्तीय उपकरण प्रस्तुतिकरण (Financial Instruments Presentation), NAS ३९ वित्तीय उपकरण पहिचान र मापन (Financial Instruments Recognition and Measurements) र NFRS ७ वित्तीय उपकरण-खुलासा (Financial Instruments Disclosures) लागु गरिएको छ। वित्तीय उपकरणहरूको वर्गीकरणको लागि NFRS ९ अनुपालन गरिएको छ। समूहले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट जारी वैकल्पिक व्यवस्था (Carve outs) लागु गरेको छ र यसको गुणात्मक तथा गणात्मक प्रभाव लेखा सम्बन्धि टिप्पणीहरूमा उल्लेख गरिएको छ।

विभिन्न मितिमा International Accounting Standard Board (IASB) बाट जारी गरिएका र लागु हुने केही नयाँ मान र वर्तमान मानमा संशोधन र व्याख्या जारी भएका छन्। नेपाल लेखामान बोर्डबाट (Accounting Standard Board of Nepal) यसलाई NFRS मा समावेश गराएपछि यी मानहरू लागु हुनेछन्।

## २.७ डिस्काउन्टीङ (Discounting)

समूहले वित्तीय सम्पत्ति वा दायित्वको परिशोधित लागत (Amortized cost) प्रभावकारी ब्याजदर (Effective Interest Rate) प्रयोग गरी गणना गर्दछ। परिशोधित ब्याजदर वित्तीय सम्पत्ति वा दायित्वको अवधि भित्र भविष्यमा हुने नगद भुक्तानी वा नगद प्रवाहहरूलाई डिस्काउन्टीङ (Discounting) गर्दा त्यो वित्तीय सम्पत्ति वा दायित्वको किताबी मूल्य (carrying value) बराबर प्रतिविम्बित गर्ने दर हो। यदि अपेक्षित जीवन (Expected Life) भरपर्दो तरिकाले निर्धारण गर्न नसकिने भए अनुबन्धित जीवन (Contractual Life) प्रयोग गरिएको छ।

समूहले वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको कारोवार रकमले उचित मोल (Fair Value) प्रतिनिधित्व गर्दैन भन्ने लागेमा, उक्त वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको प्रारम्भिक उचित मोल (Fair Value) निर्धारण गर्दा भविष्यमा हुने नगद प्रवाहलाई विद्यमान ब्याजदरबाट डिस्काउन्टीङ (Discounting) गरिन्छ।

## २.८ अघिल्लो अवधिका त्रुटिहरू

अघिल्लो अवधिका त्रुटिहरू वित्तीय विवरणमा चूक वा गलत जानकारीहरू हुन्। त्यस्ता त्रुटिहरू एक वा एक भन्दा बढी अघिल्लो अवधिसँग सम्बन्धित हुन सक्दछ। त्रुटिको सुधारगर्दा नयाँ विधि वा अनुमानको प्रयोग सबै पहिले प्रभावित भएका वर्षको वित्तीय विवरणहरूको संचयी प्रभाव (Cumulative Effect) गणना गरेर गरिएको छ। यस्ता परिवर्तनहरू व्यवहारिक नहुने खण्डमा हालको अवधिको शुरुवाती मौज्जातमा अनुकुल समायोजन गरेर नयाँ अवधिमा लागु गरिन्छ।

## २.९ अधिल्लो वर्षको रकम

तुलना गर्न सजिलो गर्नका लागि आवश्यकता अनुसार आधिल्लो वर्षको रकमहरू पुनःवर्गीकरण गरिएको छ ।

## २.१० वस्तुगत महत्व र एकत्रीकरण (Materiality and Aggregation)

NFRS १ वित्तीय विवरणहरूको प्रस्तुतिकरण (Presentation of Financial Statements) बमोजिम हरेक समान प्रकृतिको उल्लेखनीय वस्तुहरू (Material Items) लाई वित्तीय विवरणमा छुट्टै प्रस्तुत गरिएको छ । भिन्न प्रकृतिका वस्तुहरू तथा कार्यहरूलाई भने उल्लेखनीय (Material) नभएता पनि अलग्गै प्रस्तुत गरिएको छ ।

## २.११ निरन्तरता (Going Concern)

समूहको सञ्चालक समिति भविष्यमा बैंकको व्यवसाय अनवरत रूपमा चलिरहनका लागि पर्याप्त स्रोत तथा साधनहरू छन् भनि विश्वस्त छ । यस सम्बन्धि मूल्याङ्कन गर्न सञ्चालक समितिले विभिन्न वर्तमान तथा भविष्यको संभावित अवस्था, वर्तमान तथा भविष्यको नाफा, नगद प्रवाह र स्रोतको प्रक्षेपण जस्ता विषयहरूमा गहन छलफल तथा विमर्श गरेको छ । तसर्थ वित्तीय विवरण निरन्तरता (Going Concern) को सिद्धान्तको आधारमा तयार गरिएको छ ।

## २.१२ अंगीकार नगरिएका नयाँ मानक र व्याख्या

चालु आर्थिक वर्षमा समूहले NFRS मा तोकिए बमोजिमको केही मापदण्डहरू बाध्यकारी नभएकोले लागू गरिएको छैन र वैकल्पिक व्यवस्था (Carve out) बमोजिम समायोजन गरिएको छ, जसले गर्दा खुद नाफा र सञ्चित आय प्रभावित भएको छ ।

# ३. आधारभूत लेखा नीतिहरू

समूहको वित्तीय विवरणहरू तयार पार्दा आधार मानिएका आधारभूत लेखा नीतिहरू तल उल्लेख गरिएका छन् । अन्यथा लेखिएकोमा बाहेक यी नीतिहरूको पालना निरन्तर रूपमा गरिएको छ । वित्तीय विवरणहरूको तयारीका लागि निश्चित लेखा अनुमानहरूको प्रयोग आवश्यक पर्दछ । वित्तीय विवरणहरू तयार गर्नका लागि गरिएका महत्वपूर्ण निर्णय, अनुमानहरू र तिनका प्रभावहरू विस्तृतमा उल्लेख गरिएको छ ।

## ३.१ मापनको आधार

वित्तीय विवरण निम्न वस्तुगत महत्वको आधारमा उल्लेख गरिए बाहेक ऐतिहासिक मूल्यको आधारमा तयार पारिएको छ :

- परिशोधित लागत (Amortized Cost) मा मापन गरिएका बाहेकका वित्तीय सम्पत्तिलाई उचित मोल (Fair Value) मा मापन गरिएको छ ।
- नाफा-नोक्सान हिसाबबाट उचित मोल (Fair Value) मा मापन गरीने गैह्र व्युत्पन्न वित्तीय साधनहरू उचित मोल (Fair Value) मा मापन गरिएको छ ।
- व्युत्पन्न वित्तीय साधनहरू उचित मोल (Fair Value) मा मापन गरिएको छ ।
- Inventory लाई लागत वा खुद मूल्य जुन कम हुन्छ त्यसमा मूल्यांकन गरिएको छ ।
- परिभाषित लाभ दायित्वहरूको लागि परिभाषित लाभ दायित्वको वर्तमान मूल्यमा योजनागत सम्पत्तिहरूको उचित मोल (Fair Value) घटाई प्रस्तुत गरिएको छ ।
- लगानी जायजैथालाई लागतमा मापन गरिएको छ ।
- नगद भुक्तानी गरिएको दायित्व, शेयरमा आधारित भुक्तानी व्यवस्थालाई उचित मोल (Fair Value) मा मापन गरिएको छ ।
- लगानी सुरक्षणपत्रहरूलाई उचित मोल (Fair Value) मा मापन गरिएको छ ।
- व्यापारिक उद्देश्यका लागि राखिएको बण्ड, ट्रेजरी बिल, इक्विटी आदिहरूलाई उचित मोल (Fair Value) मा मापन गरिएको छ ।
- सम्पत्तिको हानी नोक्सानीलाई उचित मोल (Fair Value) तथा निसर्ग मोल (Disposed Cost) मा मापन गरिएको छ ।

- व्यवसाय संयोजनबाट प्राप्त सम्पत्ति र दायित्वहरू उचित मोल (Fair Value) मा मापन गरिएको छ र
- मानकहरूद्वारा प्रदान गरिएका अन्य आवश्यकताहरू वा विकल्पहरू लागु गरिएको छ ।

### ३.२ एकीकरणको आधार

यदि कुनै कम्पनीसंग, अर्को संस्था वा व्यवसायको वित्तीय र सञ्चालन नीतिहरू नियन्त्रण गर्न सक्ने प्रत्यक्ष वा अप्रत्यक्ष शक्ति छ भने त्यस्ता संस्था वा व्यवसायलाई सहायक कम्पनीको रूपमा वर्गीकृत गरिन्छ । एकीकृत वित्तीय विवरणले बैंक र यसका सहायक कम्पनीहरूको नतिजालाई एउटै कम्पनीको रूपमा प्रस्तुत गर्दछ ।

वित्तीय विवरणमा प्राप्ति गरिएको संस्थाको पहिचान योग्य सम्पत्ति, दायित्व र आकस्मिक दायित्वहरूलाई प्राप्त गर्ने मितिको उचित मोल अनुसार लेखाङ्कन गरिएको छ । प्राप्ति गरिएको संस्थाको नतिजालाई प्राप्त गरिएको मितिबाट एकीकृत आय विवरणमा समावेश गरिएको छ । नियन्त्रण सकिएको मितिबाट त्यस्ता संस्थाहरूलाई भिन्न (Deconsolidated) गरिएको छ ।

NFRS १० एकीकृत वित्तीय विवरण (Consolidated Financial Statement) अनुसार समूहको वित्तीय विवरणहरूले बैंक र सहायक कम्पनीहरूको वित्तीय विवरण समेटेको छ ।

#### ३.२.१ सहायक कम्पनीहरू

सहायक कम्पनीहरू बैंकको नियन्त्रणमा रहेका कम्पनीहरू हुन् । कुनै संस्थासंगको संलग्नताको कारण परिवर्तनशील प्रतिफलको अधिकार भएमा र त्यस्तो संस्थाको नाफामा असर पार्ने शक्ति भएमा बैंकले सो संस्थालाई नियन्त्रण गर्छ । सहायक कम्पनीहरूको वित्तीय विवरणहरू नियन्त्रण शुरू भएको मितिदेखि नियन्त्रण सकिएको मितिसम्म एकीकृत वित्तीय विवरणमा समेटिएको छ । बैंकले आफ्नो नियन्त्रणमा एक वा एकभन्दा बढी तत्वहरू परिवर्तन भएका छन् कि भनेर पुर्नमूल्यांकन गर्दछ । एकै किसिमका कारोवार तथा घटनाहरूका लागि समान लेखा नीति प्रयोग गरेर वित्तीय विवरण तयार गरिएको छ ।

एकीकृत वित्तीय विवरणहरू एकै आर्थिक वर्षान्तको लागि तयार गरिएको छ । सहायक कम्पनीलाई नगद लाभांश तथा कर्जा चुक्ता गर्नका लागि मुख्य कम्पनी (holding company) मा रकम पठाउन कुनै किसिमको प्रतिबन्ध छैन । बैंकको दुबै सहायक कम्पनीहरू नेपालमा संस्थापना भएका हुन् ।

#### ३.२.२ व्यवसायिक संयोजन (Business Combination)

व्यवसायिक संयोजन प्राप्ति विधि (Acquisition Method) प्रयोग गरी लेखाङ्कन गरिन्छ । प्राप्ति मितिमा, गैह्र नियन्त्रण स्वार्थको रकम उचित मोल वा गैह्र नियन्त्रण स्वार्थको पहिचान योग्य खुद सम्पत्तिको अनुपातिक शेयरमा मापन गरिएको छ । प्राप्ति संग सम्बन्धित खर्चहरूलाई खर्च गरिएको तथा सेवाहरू प्राप्त गरेको अवधिमा खर्च लेखिएको छ ।

समूहले कारोवारको आधारमा गैह्र नियन्त्रण स्वार्थलाई उचित मोलमा मापन गर्ने वा प्राप्ति मितिमा पहिचान योग्य सम्पत्तिको अनुपातिक शेयरमा मापन गर्ने भनेर छनौट गर्दछ । व्यवसायिक संयोजनको क्रममा ऋण वा इक्विटी जारीसंग सम्बन्धित बाहेकका लागतलाई खर्च भए अनुसार खर्च लेखिएको छ ।

#### ३.२.३ गैह्रनियन्त्रण स्वार्थहरूको प्राप्ति

गैह्रनियन्त्रण स्वार्थहरूको प्राप्तिमा शेयरधनीसंगको कारोवारको रूपमा लेखाङ्कन गरिन्छ । त्यस कारण, त्यस्ता कारोवारको परिणाम स्वरूप कुनै ख्याति (Goodwill) लेखाङ्कन गरिएको छैन ।

#### ३.२.४ नियन्त्रण गुमाउनु (Loss of Control)

समूहले सहायक कम्पनीको नियन्त्रण गुमाएमा आफ्नो एकीकृत वित्तीय विवरणबाट सहायक कम्पनीको सम्पत्ति तथा दायित्व हटाउँछ, गैह्र नियन्त्रित स्वार्थको रकम तथा सहायक कम्पनीसंग सम्बन्धित इक्विटीमा सञ्चित रुपान्तरण नोक्सानलाई पनि हटाउँदछ । साथै, पहिल्यै अन्य विस्तृत आमदानीमा लेखाङ्कन गरिएको मुख्य कम्पनीको तत्वहरूलाई नाफा/नोक्सान वा सञ्चित नाफामा उपयुक्त ढंगबाट पुनर्वर्गीकरण गरिन्छ । नियन्त्रण गुमाउँदा हुने Surplus वा नोक्सानलाई नाफा/नोक्सान हिसाबमा लेखाङ्कन गरिन्छ । पूर्व सहायक

कम्पनीमा समूहको कुनै स्वार्थ रहेमा त्यस्ता स्वार्थहरू नियन्त्रण गुमाएको मितिको उचित मोलमा मापन गरिन्छ । यसपछि, यसलाई समूहले कायम गरेको स्वार्थको प्रभावको आधारमा इक्विटीमा लेखाङ्कन गरिएको लगानी वा समूहको वित्तीय उपकरणको लेखाङ्कन नीति अनुसार लेखाङ्कन गरिन्छ ।

### ३.२.५ एकीकरणमा हटाईएका कारोबार

अन्तर समूह कारोबारबाट हुने सबै अन्तर समूह मौज्जात, आम्दानी र खर्च (विदेशी मुद्रा सटहीबाट प्राप्त हुने आम्दानी र नोक्सान बाहेक) लाई एकीकृत वित्तीय विवरण तयार गर्दा हटाईएको छ । सहायक र मुख्य कम्पनीहरू बीचको लेनदेनको परिणामस्वरूप भएका प्राप्त भई नसकेको लाभ र नोक्सानलाई पनि समूहको स्वार्थ रहेको हदसम्म हटाईएको छ ।

### ३.३. नगद र नगद समान

नगद र नगद समान भन्नाले आफूसँग भएको नगद मौज्जात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात, भिक्न मिल्ने नेपाल राष्ट्र बैंकमा रहेका मौज्जात, प्राप्तिको मितिबाट तीन वा तीन महिना भन्दा कम परिपक्वता अवधि भएको तरल वित्तीय सम्पत्ति तथा नगदमा सजिलै रूपान्तरण गर्न सकिने अति तरल वित्तीय सम्पत्ति बुझिन्छ । यस्ता सम्पत्तिहरूमा मूल्यमा हुने परिवर्तनको कारणले उल्लेखनिय जोखिम रहेको हुदैन ।

नगद र नगद समानलाई वित्तीय अवस्थाको विवरणमा वित्तीय सम्पत्तिको रूपमा वर्गीकृत गरी परिशोधित मूल्यमा (Amortised Cost) मापन गरिन्छ ।

बैंकको नगद प्रवाहको विवरण NAS ७ नगद प्रवाहको विवरण (Statement of Cash Flows) अनुसार 'प्रत्यक्ष विधि' प्रयोग गरेर तयार गरिएको छ ।

### ३.४ वित्तीय सम्पत्ति र वित्तीय दायित्व

#### ३.४.१ पहिचान

समूहले उपकरणको प्रावधानहरूसँग अनुबन्धित भएको मितिमा मात्रै प्रारम्भिक रूपमा आफ्नो वित्तीय अवस्थाको विवरणमा वित्तीय सम्पत्ति वा दायित्वलाई लेखाङ्कन गर्दछ । समूहले कर्जा तथा सापटी, निक्षेप तथा ऋणपत्र र सहायक आवधिक दायित्वको प्रारम्भिक लेखाङ्कन बैंक उपकरणको प्रावधानहरूसँग अनुबन्धित मितिमा गर्दछ । समूहले वित्तीय उपकरणहरू, जस्तै शेयर, ऋणपत्र, सुरक्षणपत्र, सरकारी सुरक्षणपत्र, नेपाल राष्ट्र बैंकको ऋणपत्र र निक्षेप लिलामी, रिर्बस रिपो, आउट राइट पर्चेजमा गरेको लगानी खरिद गर्ने प्रतिवद्धता गरेको मितिबाट लगानीमा लेखाङ्कन गर्दछ । नियमित रूपमा खरिद बिक्री भई रहने वित्तीय सम्पत्तिको पहिचान उक्त सम्पत्ति खरिद बिक्री भएको मितिमा गरिन्छ ।

#### ३.४.२ वर्गीकरण

##### क) वित्तीय सम्पत्ति

समूहले वित्तीय सम्पत्तिहरू व्यवस्थापन गर्नका लागि अपनाइएको व्यावसायिक मोडल (Business model) र वित्तीय सम्पत्तिबाट प्राप्त हुने नगद प्रवाह विशेषताहरूको आधारमा परिशोधित लागत वा उचित मोलमा मापन गर्ने वित्तीय सम्पत्तिको रूपमा वर्गीकरण गर्दछ । वित्तीय सम्पत्तिको दुई वर्गहरू निम्नानुसार रहेका छन् ।

##### अ) परिशोधित लागतमा मापन गरीने वित्तीय सम्पत्ति

समूहले देहायको दुवै शर्त पूरा भएमा वित्तीय सम्पत्तिलाई परिशोधित लागतमा मापन गर्ने वर्गमा वर्गीकरण गर्दछ :

- अनुबन्धित नगद प्रवाह संकलन गर्ने उद्देश्यले व्यावसायिक मोडलमा धारण गरिएको सम्पत्ति र
- वित्तीय सम्पत्तिको सम्भौता सर्तहरूले निर्दिष्ट मितिमा नगद प्रवाह हुन्छ र त्यो मूल रकमको साँवा वा ब्याज रकमको मात्र भुक्तानी हो ।

**आ) उचित मोलमा मापन गरिएको वित्तीय सम्पत्ति**

परिशोधित लागत (Amortized cost) मा मापन नगरिएको वित्तीय सम्पत्तिलाई उचित मोलमा मापन गरिएका छन् । उचित मोलमा मापन गरिएको वित्तीय सम्पत्तिलाई देहायको वर्गमा पुनःवर्गीकरण गरिएको छ :

- **नाफा-नोक्सानको माध्यमबाट उचित मोलमा मापन गरीने वित्तीय सम्पत्ति**

व्यापारको लागि लिइएका वित्तीय सम्पत्तिलाई नाफा-नोक्सानको माध्यमबाट उचित मोलमा मापन गरिन्छ । प्रारम्भको अभिलेखमा खरिदसंग प्रत्यक्ष सम्बन्ध खर्चलाई नाफा-नोक्सानमा मापन गरिएको छ । त्यस पश्चात् सो सम्पत्तिलाई उचित मोलमा मापन गरिएको छ र उचित मोलको फरकलाई नाफा-नोक्सानमा लेखाङ्कन गरिन्छ ।

- **अन्य विस्तृत आम्दानीको माध्यमबाट उचित मोलमा मापन गरीने वित्तीय सम्पत्ति**

इक्विटी उपकरणमा गरेको लगानी जुन व्यापारको लागि राखिएको हुँदैन र अन्य विस्तृत आम्दानीद्वारा उचित मोलमा मापन गर्ने मनसायमा व्यवस्थापनले अपिर्वर्तनीय निर्णय गरेको हुन्छ, त्यस्ता सम्पत्तिलाई अन्य विस्तृत आम्दानीद्वारा उचित मोलमा गरीने वित्तीय सम्पत्तिको रूपमा वर्गीकरण मापन गरीने वित्तीय सम्पत्तिको रूपमा वर्गीकरण गरिएको छ । त्यस पश्चात्को सम्पत्तिलाई उचित मोलमा मापन गरिएको छ र उचित मोलको फरकलाई अन्य विस्तृत आम्दानीमा लेखाङ्कन गरिन्छ ।

**ख) वित्तीय दायित्व**

वित्तीय दायित्वहरूलाई समूहले देहाय बमोजिम वर्गीकरण गरेको छ :

**अ) नाफा-नोक्सानको माध्यमबाट उचित मोलमा मापन गरीने वित्तीय दायित्व**

व्यापारको लागि लिइएका वित्तीय दायित्वलाई नाफा-नोक्सानको माध्यमबाट उचित मोलमा मापन गरिन्छ । प्रारम्भको अभिलेखमा खरिदसंग प्रत्यक्ष सम्बन्ध खर्चलाई नाफा-नोक्सान हिसाबमा लेखाङ्कन गरिएको छ । त्यस पश्चात् सो दायित्वलाई उचित मोलमा मापन गरिएको छ र उचित मोलको फरकलाई नाफा-नोक्सान हिसाबमा लेखाङ्कन गरिन्छ ।

**आ) परिशोधित लागतमा मापन गरिएको वित्तीय दायित्व**

नाफा-नोक्सानको माध्यमबाट उचित मोलमा मापित वित्तीय दायित्व बाहेकका वित्तीय दायित्वलाई प्रभावकारी ब्याजदरको आधार प्रयोग गरी परिशोधित मूल्यमा लेखाङ्कन गरिन्छ ।

**३.४.३ मापन प्रारम्भिक मापन**

नाफा-नोक्सानको माध्यमबाट उचित मोलमा मापन गरिएको बाहेकको वित्तीय सम्पत्ति वा दायित्वलाई सुरुको उचित मोलमा प्रत्यक्ष संलग्न कारोवार रकम जोडी मापन गरिन्छ । नाफा-नोक्सानको माध्यमबाट उचित मोलमा मापन गरीने वित्तीय सम्पत्ति र दायित्वसंग सम्बन्ध भएको कारोवार लागतलाई नाफा/नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

**पछिको मापन (Subsequent Measurement)**

वित्तीय सम्पत्ति र दायित्वलाई वर्गीकरणको आधारमा उचित मोलमा वा परिशोधित मूल्यमा मापन गरिन्छ । परिशोधित लागतमा मापन गरीने वर्गमा वर्गीकृत सम्पत्ति वा दायित्व प्रभावकारी ब्याजदर विधि प्रयोग गरेर परिशोधित लागतमा मापन गरिएको छ ।

वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको परिशोधित लागत भनेको त्यो रकम हो जसमा वित्तीय सम्पत्ति वा वित्तीय दायित्व प्रारम्भिक लेखाङ्कन गरिएको रकममा साँवाको पुनर्भुक्तानीलाई घटाई, प्रभावकारी ब्याज विधिद्वारा मापन गरिएको सञ्चित परिशोधन (प्रारम्भिक रकम र परिशोधित रकमको भिन्नता) लाई घटाई अथवा जोडी र क्षति वा संकलन नहुने कारण हुने कमीलाई घटाई परिणाम स्वरूप आएको रकमलाई बुझिन्छ ।

उचित मोलमा मापन गरिएको वित्तीय सम्पत्तिलाई प्रारम्भको मापन पश्चात् पुनः उचित मोलमा मापन गरिन्छ । नाफा-नोक्सानको माध्यमबाट उचित मोलमा मापन गरीने वित्तीय सम्पत्तिको उचित मोलमा आएको फरकलाई नाफा-नोक्सान हिसाबमा लेखाङ्कन गरिन्छ भने अन्य विस्तृत आम्दानीको माध्यमबाट उचित मोलमा मापन गरीने वित्तीय सम्पत्तिको उचित मोलमा आएको फरकलाई अन्य विस्तृत आम्दानी हिसाबमा लेखाङ्कन गरिन्छ ।

### ३.४.४ पहिचानबाट हटाउनु

#### क) वित्तीय सम्पत्ति पहिचानबाट हटाउनु (De-recognition)

जब कुनै वित्तीय सम्पत्तिबाट नगद प्रवाहको अनुबन्धित अधिकार समाप्त हुन्छ, वा जब समूहले कारोवारमा अनुबन्धित नगद प्रवाह प्राप्त गर्ने अधिकार हस्तान्तरण गर्छ जसमा वित्तीय सम्पत्तिको सबै जोखिम र प्रतिफल हस्तान्तरण हुन्छ, अथवा समूहले न त प्रतिफल र जोखिम हस्तान्तरण गर्छ न त प्रतिफल र जोखिम प्राप्त गर्ने अधिकार राख्दछ र वित्तीय सम्पत्तिको नियन्त्रण राख्दैन त्यस बेला समूहले वित्तीय सम्पत्तिलाई पहिचानबाट (De-recognize) हटाउँदछ ।

यदि हस्तान्तरण गरिएको वित्तीय सम्पत्तिमा समूहको कुनै स्वार्थ कायम रहेको छ भने त्यसलाई छुट्टै सम्पत्ति वा दायित्वका रूपमा लेखाङ्कन गरिन्छ । वित्तीय सम्पत्ति पहिचानबाट हटाउँदा सम्पत्तिको किताबी मूल्य र प्राप्त प्रतिफल तथा पहिचान नगरिएको संचयी लाभ तथा नोक्सानको योगको भिन्नतालाई नाफा वा नोक्सान हिसाबमा लेखाङ्कन गरिन्छ ।

यदि समूहले कुनै लेनदेनमा वित्तीय विवरणमा देखाइएको सम्पत्तिलाई हस्तान्तरण गर्दछ, तर सो सम्पत्तिसंग सम्बन्धित सम्पूर्ण जोखिम तथा लाभ आफैसँग राख्दछ भने त्यस्तो सम्पत्ति पहिचानबाट हटाइदैन । जस्तै : Repurchase करार ।

#### ख) वित्तीय दायित्व पहिचानबाट हटाउनु (De-recognition)

दायित्वको जिम्मेवारी पूर्ण रूपमा राफसाफ भएमा, रद्द भएमा वा म्याद समाप्त भएमा वित्तीय दायित्वहरूलाई पहिचानबाट हटाइन्छ (De-recognize गरिन्छ) । जहाँ विद्यमान वित्तीय दायित्व एकै ऋणदाताबाट अरु बिभिन्न शर्तहरू, वा विद्यमान दायित्वका शर्तहरूमा पर्याप्त संशोधन गरिएको हुन्छ र नयाँ दायित्वले साटासाट गरिन्छ, त्यस्तो साटासाट वा संशोधन भएको खण्डमा मूल दायित्व पहिचानबाट हटाइन्छ (De-recognize गरिन्छ) र नयाँ दायित्वको लेखाङ्कन गरिन्छ । मूल वित्तीय दायित्वको किताबी मूल्य र भुक्तान गरिएको प्रतिफल बीचको भिन्नता नाफा वा नोक्सानको विवरणमा लेखाङ्कन गरिन्छ ।

### ३.४.५ उचित मोलको निर्धारण

“उचित मोल” त्यो मूल्य हो जुन मापन मितिमा क्रमिक लेनदेन गर्ने बजार वा त्यो नभएको अवस्थामा समूहको पहुँचमा भएको लाभदायक र नजिकको बजार सहभागीहरूबीच व्यवस्थित कारोवार भएको अवस्थामा सम्पत्ति बेच्दा वा दायित्व हस्तान्तरण गर्दा लिइन्छ/तिरिन्छ । दायित्वको उचित मोलले यसको कार्यान्वयन जोखिम प्रतिविम्बित गर्दछ ।

उपलब्ध भएसम्म समूहले उपकरणको मूल्याङ्कन सक्रिय बजारमा उक्त उपकरणका असमायोजित सूचीकृत मूल्यहरूबाट गर्दछ । सक्रिय बजारमा सम्पत्ति वा दायित्वको पर्याप्त कारोवार भई मूल्य निर्धारणको जानकारी निरन्तर रूपमा प्राप्त हुन्छ । यदि सक्रिय बजारमा सूचीकृत मूल्य उपलब्ध छैन भने समूहले सान्दर्भिक अवलोकन योग्य आधारहरूको अधिकतम प्रयोग गरी मूल्य निर्धारणका विधिहरू प्रयोग गर्दछ । छनौट गरिएको मूल्यांकन विधिले बजार सहभागीहरूले लेनदेनको मूल्य निर्धारणमा ध्यान दिने सबै कारकहरू समाहित गर्दछ ।

“उचित मोल” निम्न पदानुक्रम अनुसार निर्धारण गरिएको छ :

तह १: उचित मोल मापन ती हुन् जुन समान प्रकृतिका सम्पत्ति वा दायित्वका लागि सक्रिय बजारमा असमायोजित सूचीकृत (Unadjusted quoted) मूल्यहरूबाट निकालिएको हुन्छ ।

तह २: उचित मोल मापन भन्नाले सक्रिय बजारमा समान प्रकृतिका (Similar) उपकरणका लागि सूचीकृत मूल्यहरू वा निष्कृत बजारमा समान प्रकृतिका (Identical or similar) उपकरणको लागि सूचीकृत मूल्यहरू जहाँ वित्तीय उपकरणहरू मूल्यांकन गर्दा सबै महत्वपूर्ण आधारहरू अवलोकन योग्य हुन्छ ।

तह ३: उचित मोल ती हुन् जहाँ एक वा एक भन्दा बढी अवलोकन गर्न नसकिने (unobservable) आधारहरू प्रयोग भई मापन हुन्छन्।

प्रारम्भिक मान्यतामा वित्तीय साधनको उचित मोलको उत्तम प्रमाण भनेको कारोवार मूल्य हो अर्थात् लेनदेनमा दिइएको वा प्राप्त गरिएको प्रतिफलको (Consideration) उचित मोल हो। यदि समूहले कुनै सम्पत्तिको प्रारम्भिक पहिचानमा उचित मोल, लेनदेन मोल भन्दा भिन्न पाउँछ र त्यो उचित मोल न त सक्रिय बजारमा असमायोजित सूचिकृत (Unadjusted quoted) मूल्यहरूबाट निकालेको हुन्छ, न त सक्रिय बजारमा समान प्रकृतिका (Similar) उपकरणका लागि सूचिकृत मूल्यहरू वा निष्क्रिय बजारमा समान प्रकृतिका (Identical or similar) उपकरणको लागि सूचिकृत मूल्यहरूबाट निकालिएको हुन्छ, त्यस्तो वित्तीय उपकरणलाई, उचित मोल र लेनदेन मोलको भिन्नतालाई समायोजन गरी मापन गरिन्छ। त्यस्ता भिन्नतालाई उपकरणको अवधि भित्र पुनः उपयुक्त आधारमा वा उपकरणको लेनदेन कारोवार समाप्त हुनु अगावै नाफा-नोक्सान हिसाबमा लेखाङ्कन गरिन्छ। तर वित्तीय सम्पत्ति तथा दायित्वको उचित मोल अवलोकन योग्य सक्रिय बजारबाट आँकलन गरिएको अवस्थामा लेनदेन मोल र उचित मोलको भिन्नतालाई नाफा-नोक्सान हिसाबमा तुरुन्तै लेखाङ्कन गरिन्छ।

### ३.४.६ अफसेटिंग (Offsetting)

समूहसँग अफसेट (Offset) गर्ने कानुनी अधिकार प्राप्त हुँदा र उक्त सम्पत्ति तथा दायित्वलाई खुद आधार (Net Basis) मा राफसाफ गर्ने नियत राखेको अवस्थामा मात्र वित्तीय सम्पत्ति र वित्तीय दायित्वलाई अफसेट (Offset) गरी खुद रकम (Net Amount) लाई वित्तीय विवरणमा प्रस्तुत गरिएको छ। समूहको व्यापारिक गतिविधि जस्ता समान कारोवारको नाफा तथा नोक्सानलाई वा NFRS बमोजिम अफसेट गर्न मिल्ने आम्दानी तथा खर्चलाई अफसेट (Offset) गरी देखाइएको छ।

### ३.४.७ वित्तीय सम्पत्तिको क्षय नोक्सानी

समूहले हरेक आर्थिक वर्षको प्रतिवेदन मिति (Reporting Date) मा आफ्नो नाफा-नोक्सान हिसाबबाट उचित मोलमा लेखाङ्कन नभएका वित्तीय सम्पत्ति वा वित्तीय सम्पत्तिको समूहमा क्षय नोक्सानीको वस्तुगत प्रमाण (Objective Evidence) भए वा नभएको समीक्षा गर्दछ। यदि सम्पत्तिको प्रारम्भिक लेखाङ्कन पछि हुने एक वा बढी घटनाहरूको परिणाम स्वरूप हानीको वस्तुगत प्रमाण (Objective Evidence) छ र त्यो नोक्सानीको घटना (वा घटनाहरू) का कारण वित्तीय सम्पत्ति वा वित्तीय सम्पत्तिको समूहको भविष्यमा हुने अपेक्षित नगद प्रवाहमा पर्ने प्रभाव विश्वसनीय तरिकाले अनुमान गर्न सकिन्छ भने, वित्तीय सम्पत्ति वा वित्तीय सम्पत्तिको समूहमा क्षय नोक्सानी लेखाङ्कन गरिन्छ।

वित्तीय सम्पत्तिमा क्षय नोक्सानी भएको वस्तुगत प्रमाणमा संकेतको समीक्षा गर्न निम्न कुराहरू विचार गर्दछ :

- ऋणीलाई उल्लेखनीय वित्तीय कठिनाई भएमा
- ऋणी कर्जा तिर्न असक्षम भएमा
- समूहले विचार नगरेको शर्तमा कर्जा वा सापटीको पुनःसंरचना भएमा
- ऋणी टाट पल्टिने देखिएमा
- धितोको सक्रिय बजार नहुने भएमा
- सम्पत्तिहरूसँग सम्बन्धित अन्य अवलोकन योग्य तथ्यांक जस्तै ऋणीको भुक्तानी अवस्थामा प्रतिकूल परिवर्तनहरू र ऋणीको समूहको आर्थिक वातावरणले कर्जा भुक्तानीको असक्षमतामा मेल देखाएमा।

इक्विटी धितोपत्रमा गरिएको लगानीको लागि यसको उचित मोलमा उल्लेखनीय वा लामो समयसम्म गिरावट आई लागत भन्दा तल पुग्न क्षय नोक्सानको वस्तुगत प्रमाण (Objective Evidence) हो।

ऋणीलाई आर्थिक कठिनाई भएको खण्डमा समूहले धितो जफत गर्नुको सट्टा कर्जाको पुनःसंरचना गर्ने गर्दछ। यसरी पुनःसंरचना गर्न भुक्तान अवधि विस्तार गरी नयाँ कर्जा सम्झौता गरिन्छ। एक पटक पुनः सम्झौता भएपछि, सर्त परिवर्तन हुनु अघिकै प्रभावकारी ब्याजदर अनुसार क्षय नोक्सानी मापन गरिन्छ। व्यवस्थापनले पुनःसंरचना गरिएका कर्जा भविष्यमा भुक्तानी हुन्छ या हुँदैन भनी निरन्तर समीक्षा गर्दछ। यसरी पुनःसंरचना गरिएको कर्जाहरू पहिलेकै प्रभावकारी ब्याजदर अनुसार एकल क्षय नोक्सानी र सामुहिक क्षय नोक्सानीको विधिअनुसार निरन्तर समीक्षा गरिन्छ।

## परिशोधित लगतमा मापन गरिएको सम्पत्तिमा क्षय नोक्सानी

समूहले कर्जा तथा सापटी र लगानी धितोपत्रमा क्षय नोक्सानीको संकेत भए वा नभएको समीक्षा एकल र सामूहिक स्तर दुबै तहमा गर्दछ। समूहले सर्वप्रथम एकल रूपमा महत्वपूर्ण सम्पत्तिमा क्षय नोक्सानीको संकेत भए वा नभएको समीक्षा गर्दछ र एकल रूपमा महत्वपूर्ण नभएकालाई सामूहिक रूपमा मूल्यांकन गर्दछ।

क्षय नोक्सान भएको संकेतको प्रमाणले क्षय नोक्सानी भएमा त्यस्तो क्षय नोक्सानी रकम, सम्पत्तिको किताबी मूल्य र भविष्यको अपेक्षित नगद प्रवाहको वर्तमान मूल्य बीचको भिन्नतामा मापन गरिन्छ। सम्पत्तिको किताबी मूल्यलाई क्षय नोक्सानी व्यवस्था खाताको प्रयोग मार्फत घटाइन्छ र उक्त कर्जाको क्षय नोक्सानी व्यवस्था रकमलाई नाफा/नोक्सान विवरणमा पहिचान गरिन्छ।

महत्वपूर्ण कर्जा तथा सापटी र लगानी धितोपत्रलाई एकल क्षय नोक्सानिका लागि मूल्यांकन गरिन्छ। एकल क्षय नोक्सानी नभएका महत्वपूर्ण कर्जा तथा सापटीलाई सामूहिक क्षय नोक्सानिका लागि मूल्यांकन गरिन्छ। व्यक्तिगत रूपमा महत्वपूर्ण नभएको कर्जा तथा सापटी र लगानी धितोपत्रहरूलाई समान जोखिमको आधारमा समूह बनाएर सामूहिक क्षय नोक्सानिका लागि मूल्यांकन गरिन्छ।

कर्जा तथा सापटी पोर्टफोलियोको क्षय नोक्सानी पोर्टफोलियोको विगतको व्यवहारको अनुभवको आधारमा गरिन्छ। सामूहिक नोक्सानीको आँकलन गर्दा समूहले ऋण नतिर्ने सम्भावना (Probability of default), असुलीको समय र नोक्सानी रकमको ऐतिहासिक प्रवृत्ति आदिको विश्लेषण गरिन्छ र त्यसमा व्यवस्थापनले आर्थिक र कर्जाको वर्तमान अवस्था हेरेर वास्तविक नोक्सानी ऐतिहासिक प्रवृत्ति भन्दा बढी वा कम हुने समीक्षा गर्दछ। डीफल्ट दर, नोक्सानी दर र भविष्यमा पुनः प्राप्तिको अपेक्षित समय नियमित रूपमा वास्तविक परिणामहरूसँग तुलना गरी उपयुक्त भए नभएको सुनिश्चित गरिन्छ।

परिशोधित लगतमा मापन गरिएको सम्पत्तिको क्षय नोक्सान रकम, सम्पत्तिको किताबी मूल्य र भविष्यको अपेक्षित नगद प्रवाहलाई सम्पत्तिको पहिलेको प्रभावकारी ब्याजदरले डिस्काउन्ट गर्दा आउने वर्तमान मूल्य बीचको भिन्नतामा मापन गरिन्छ।

कर्जा तथा सापटीको क्षय नोक्सानी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जारी गरेको वैकल्पिक व्यवस्था (Carve out) अनुसार, नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड र नेपाल लेखामान मानक (NAS) ३९ को अनुच्छेद ६३ अनुसार निर्धारण गरिएको रकममा जुन बढी हुन्छ, त्यसै अनुसार गरिन्छ।

भविष्यमा असुली हुने वास्तविक सम्भावना नरहेमा र समूहलाई सम्पूर्ण धितोको प्राप्ति वा हस्तान्तरण भएको अवस्थामा कर्जा र कर्जासंग सम्बन्धित क्षय नोक्सानी व्यवस्थालाई पूर्ण रूपमा अपलेखन गरिन्छ। पछिल्ला वर्षका क्षय नोक्सानी पहिचान पश्चात् केही घटनाको कारणले क्षय नोक्सानी वृद्धि भएमा वा घटेमा, व्यवस्था खाता समायोजन गरी प्रारम्भिक रूपमा पहिचान गरिएको क्षय नोक्सानी वृद्धि गरिन्छ वा घटाइन्छ। भविष्यमा, अपलेखन पछि असुली भएमा उक्त असुलीलाई “गैह्र सञ्चालन आम्दानी” मा पहिचान गरिन्छ।

## अन्य विस्तृत आम्दानी मार्फत उचित मोलमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिको क्षय नोक्सानी

इक्विटीमा गरिएको लगानीको उचित मोलमा उल्लेखनीय वा लामो समयसम्म गिरावट आई लागत भन्दा तल पुगु क्षय नोक्सानिको संकेत हो। क्षय नोक्सानीलाई इक्विटीको उचित मोल कोषमा सञ्चित नोक्सानलाई नाफा वा नोक्सानमा पुनर्वर्गीकरण गरिन्छ। इक्विटीबाट नाफा वा नोक्सानमा पुनःवर्गीकृत गरिएको संचयी घाटा (Cumulative loss) भनेको खरीद मूल्यमा हालको उचित मोलमा पहिले नाफा नोक्सान खातामा पहिचान गरिएको क्षय नोक्सानी घटाइ आउने रकमको भिन्नता हो।

### ३.५ व्यापारिक सम्पत्ति

व्यापारिक सम्पत्ति भनेका ती सम्पत्ति हुन् जुन सम्पत्ति समूहले मुख्यतय निकट अवधिमा विक्री गर्न वा छोटो अवधिमा नाफा कमाउने प्रयोजनका निम्ति राखिएको हुन्छ। व्यापारिक सम्पत्तिहरूमा व्यापारिक प्रयोजनको लागि राखिएको गैह्र व्युत्पन्न वित्तीय सम्पत्तिहरू (Non-derivative financial assets) जस्तै सरकारी ऋणपत्र, नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, स्वदेशी इजाजतपत्रप्राप्त संस्थाहरूले जारी गरेका ऋणपत्रहरू, ट्रेजरी बिल्ल, इक्विटी आदि पर्दछ। यदि व्यापारिक सम्पत्ति ऋण उपकरण हो भने, परिशोधित लगतमा मापन गरीने वित्तीय सम्पत्तिको जस्तै लेखा नीति लागु हुन्छ, त्यसै गरी व्यापारिक सम्पत्ति इक्विटी उपकरण भएमा, उचित मोलमा नाफा नोक्सान हिसाब मार्फत मापन गरिएको वित्तीय सम्पत्तिको जस्तै लेखा नीति लागु गरिन्छ।

### ३.६ व्युत्पन्न सम्पत्ति र व्युत्पन्न दायित्वहरू (Derivative assets and Derivative liabilities)

व्युत्पन्न सम्पत्तिहरू र व्युत्पन्न दायित्वहरूले अधिकार र दायित्वहरू सिर्जना गर्दछ जसले अन्तर्निहित प्राथमिक वित्तीय उपकरणमा भएको एक वा बढी वित्तीय जोखिमहरू वित्तीय पार्टीहरूमा स्थानान्तरण गर्दछ। यदिप सामान्य रूपमा तिनीहरू करारको सुरुमा वा करारको अन्त्यमा अन्तर्निहित प्राथमिक वित्तीय साधनको स्थानान्तरण गराउँदैन।

व्युत्पन्न सम्पत्ति र व्युत्पन्न दायित्वहरू यसको अन्तर्निहित वित्तीय उपकरणको (Underlying) मूल्यमा भएको परिवर्तनको साथ परिवर्तन हुन्छ। Forward, Futures, Options or Swap करारहरू व्युत्पन्न उपकरणहरूको (Derivative) उदाहरणहरू हुन्। ब्याज दर, धितोपत्र मूल्य, वस्तु मूल्य, विनिमय दर, मूल्य सूचकांक आदि लाई अन्तर्निहितको (Underlying) रूपमा लिन सकिन्छ।

व्युत्पन्न वित्तीय साधनहरू वित्तीय साधनको परिभाषामा पर्दछन् र नाफा/नोक्सानको माध्यमबाट उचित मोलमा मापन गरीने व्युत्पन्न वित्तीय सम्पत्ति वा व्युत्पन्न वित्तीय दायित्व को रूपमा लेखाङ्कन गरी उचित मोलको फरकलाई नाफा-नोक्सान हिसाब मार्फत लेखाङ्कन गरिन्छ। NFRS "Financial instruments" अनुसार समूहले व्युत्पन्न उपकरण लाई हेजिंग योग्य उपकरणको रूपमा तोकेको छैन र हेज लेखा लागू गरेको छैन।

### ३.७ विदेशी मुद्रा

#### विदेशी मुद्रा कारोबार

विदेशी मुद्रामा भएको कारोवारलाई कारोवार भएको मितिको स्पट (Spot) विनिमय दरमा व्यवहारिक (Functional) मुद्रामा रूपान्तरण गरिन्छ। प्रतिवेदन (Reporting) मितिमा विदेशी मुद्रामा भएका मौद्रिक सम्पत्ति र दायित्वहरू त्यस मितिको स्पट (Spot) विनिमय दरमा व्यवहारिक मुद्रामा रूपान्तरण गरिन्छ र त्यसरी उत्पन्न हुने सबै भिन्नताहरूलाई नाफा-नोक्सान विवरणको 'अन्य सञ्चालन आय' मा देखाइन्छ।

उचित मोलमा मापन गरिएका विदेशी मुद्रामा व्यक्त गरिएका गैर मौद्रिक सम्पत्ति र दायित्वहरू उचित मोलमा निर्धारण गर्ने दिनको स्पट विनिमय दरमा व्यवहारिक मुद्रामा रूपान्तरण गरिन्छ र त्यसरी उत्पन्न हुने सबै भिन्नताहरूलाई नाफा-नोक्सान विवरणमा मापन गरिन्छ।

आर्थिक वर्षको अन्त्यमा, यदि पुनर्मूल्याङ्कन नोक्सान भएमा नाफा/नोक्सान विवरणमा खर्च लेखिन्छ भने नाफा भएमा आम्दानी जनाइन्छ र यस्तो नाफाको २५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अनुसार इक्विटीमा भएको परिवर्तनको माध्यमबाट "सटही घटबढ कोष" मा विनियोजित गरिन्छ।

विदेशी मुद्रामा ऐतिहासिक लागतमा मापन गरिएको गैर मौद्रिक सम्पत्ति र दायित्वहरू प्रारम्भिक कारोवारको मितिको विनिमय दरमा रूपान्तरण गरिन्छ। फरवार्ड एक्सचेन्ज करार प्रतिवेदन मितिको फरवार्ड बजार मूल्यमा मापन गरिन्छ र परिणामस्वरूप आउने प्राप्त भई नसकेको नाफा वा नोक्सानलाई (Unrealised gain or loss) नाफा वा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ।

### ३.८ सम्पत्ति र उपकरण

#### क) लेखाङ्कन र मापन

यदि सम्पत्ति र उपकरणसंग सम्बन्धित भविष्यका आर्थिक लाभहरू समूहमा प्रवाहित हुने सम्भावना रहेको र लागत विश्वसनीय ढंगमा मापन गर्न सकिन्छ भने सम्पत्ति र उपकरणलाई पहिचान (Recognize) गरिन्छ। सम्पत्तिको खरिद गर्दा लाग्ने प्रत्यक्ष खर्चहरूलाई सम्पत्तिको कुल मूल्यमा देखाईएको छ।

स्वनिर्मित सम्पत्तिको लागतमा निम्न रकम समावेश हुन्छन्:

- निर्माण सामग्रीको लागत र प्रत्यक्ष श्रम खर्च
- कुनै पनि सम्पत्तिलाई काम गर्ने अवस्थामा ल्याउनको लागि प्रत्यक्ष रूपमा लागेको अन्य लागतहरू
- पूँजीकृत ऋण लागत

नियमित खरिद पछिको खर्चहरूबाट भविष्यका आर्थिक लाभहरू समूहमा प्रवाहित हुन्छ भने खर्चहरू पूँजीकरण गरिन्छ। सम्पत्तिलाई

चलायमान राख्नको लागि गरीने खर्च भने मर्मत सम्भार खर्चको रूपमा लेखाङ्कन गरिन्छ ।

सम्पत्ति र उपकरणहरू लागत मूल्यमा सञ्चित ह्रास कट्टी र सञ्चित क्षय नोक्सानी घटाएपछि आउने रकममा मापन गरिएको छ । प्रतिवेदन मितिमा कुनै पनि सम्पत्ति र उपकरण वर्गको पुनर्मूल्याङ्कन मोडलमा वा उचित मोलमा मापन गरिएको छैन ।

सम्पत्तिको पुनर्मूल्याङ्कनमा, किताबी रकममा भएको कुनै वृद्धिलाई 'अन्य विस्तृत आमदानी' मा हिसाब गरी, पूँजी कोष अन्तर्गत इक्विटीमा जम्मा गरिन्छ वा सोही सम्पत्तिको अधिल्लो पुनर्मूल्याङ्कनमा मूल्य घटेर नाफा नोक्सान खातामा खर्च लेखिए बराबरको रकमलाई उल्टो याइन्छ । यस अवस्थाको पुनर्मूल्याङ्कनमा भएको वृद्धिलाई पहिले खर्च लेखेको हदसम्म आयको रूपमा लेखाङ्कन गरिन्छ । पुनर्मूल्याङ्कनमा घटेको रकमलाई भने नाफा/नोक्सान हिसाबमा खर्चको रूपमा लेखाङ्कन गरिन्छ वा पूँजी कोषमा रहेको जम्मा रकमसम्ममा अन्य विस्तृत आयमा खर्च गरिन्छ । अन्य विस्तृत आयमा लेखाङ्कन गरिएको घटेको रकमले पूँजी कोष अन्तर्गत इक्विटीमा जम्मा भएको रकम घटाइन्छ । सम्पत्ति पुनर्मूल्याङ्कन कोषमा बाँकी रहेको रकम सम्पत्तिको निसर्ग पश्चात् सञ्चित आयमा स्थानान्तरण गरिन्छ ।

#### ख) पूँजीगत कार्य प्रगति (Capital work in Progress)

पूँजीगत कार्य प्रगतिहरू लागत मूल्यमा मापन गरिएको छ । यसमा पूँजीकृत गर्न बाँकी रहेका भवनहरू र प्रणाली विकासमा प्रत्यक्ष रूपमा गरिएका खर्चहरू पर्दछन् । पूँजीगत कार्य प्रगतिहरू प्रयोगको लागि उपलब्ध भए पछि पूँजीकृत गरिन्छन् र प्रयोगको लागि उपलब्ध भन्नाले सम्पत्ति र उपकरण व्यवस्थापनले चाहेको स्थान र स्थितिमा उद्देश्यको हिसाबले सञ्चालन गर्न सक्षम भएको भन्ने बुझिन्छ । पूँजीगत कार्य प्रगतिहरूलाई लागत मूल्यमा सञ्चित क्षय नोक्सानी घटाइ मापन गरिन्छ ।

#### ग) ह्रास

ह्रासकट्टी प्रयोगको लागि उपलब्ध भएको मिति देखि व्यवस्थापनले तय गरेको प्रयोग योग्य अवधि भरिमा समदर विधि प्रयोग (Straight Line Method) गरी गणना गरिन्छ । ह्रासकट्टी नाफा-नोक्सान खातामा लेखाङ्कन गरिन्छ । लिज होल्ड सम्पत्ति भने पट्टा अवधि वा प्रयोग योग्य अवधि जुन कम हुन्छ त्यसमा ह्रासकट्टी गरिन्छ । जगामा ह्रासकट्टी गरिएको छैन । सम्पत्ति र उपकरणलाई बिक्रीको लागि उपलब्ध वर्गमा वर्गीकृत गरीएपछि वा पहिचान योग्य नभएपछि ह्रासकट्टी गर्न बन्द गरिन्छ ।

बैंकका विभिन्न प्रकृतिका स्थिर सम्पत्ति तथा उपकरणको अनुमानित उपयोग अवधि निम्न बमोजिम रहेको छ ।

| समूह                    | अनुमानित उपयोग अवधि (वर्षमा) | ह्रासदर (%) |
|-------------------------|------------------------------|-------------|
| भवन                     | २०                           | ५           |
| फलामे फर्निचर           | ६                            | १६.६७       |
| काठको फर्निचर           | ५                            | २०          |
| सवारी साधन              | ७                            | १४.२९       |
| कम्प्युटर प्रिन्टर सहित | ४                            | २५          |
| कार्यालय उपकरण          | ५                            | २०          |

- लिज होल्ड तर्फको खर्चलाई पट्टा अवधि वा अधिकतम १० वर्ष जुन कम हुन्छ त्यसमा ह्रास कट्टी गरिएको छ ।
- सफ्टवेयर खरीद र स्थापना लागतको पूँजीकृत मूल्यलाई अधिकतम पाँच वर्ष वा स्वामित्व अवधि भित्रमा ह्रास कट्टी गरिएको छ ।
- रु. ५,००० भन्दा कमको सम्पत्तिलाई खरीद गरिएको वर्षमा नै खर्च लेखाङ्कन गरिन्छ ।
- चालु वर्षमा खरीद गरेको वा बिक्री गरेको सम्पत्तिको लागि, अनुपातिक आधारमा प्रयोग गरिएको मितिसम्म ह्रासकट्टी गरिएको छ ।

ह्रासकट्टी विधि, उपयोगि जीवन र शेष मूल्यलाई प्रत्येक प्रतिवेदन मितिमा समीक्षा र समायोजन गरिन्छ ।

#### घ) अपलेखाङ्कन (De-recognition)

सम्पत्ति र उपकरणहरूको निसर्ग भएमा वा भविष्यमा त्यसको प्रयोगबाट आर्थिक लाभको आशा नभएमा सम्पत्ति र

उपकरणहरूलाई अपलेखाङ्कन गरिन्छ। सम्पत्ति र उपकरणको अपलेखनबाट उत्पन्न हुने लाभ वा नोक्सानलाई नाफा- नोक्सान विवरणमा समावेश गरिन्छ। जब प्रतिस्थापन खर्चलाई सम्पत्ति र उपकरणहरूको रुपमा लेखाङ्कन गरिन्छ, प्रतिस्थापित सम्पत्ति र उपकरणहरूको बाँकी रहेको किताबी रकमलाई अपलेखाङ्कन गरिन्छ। सारभूत निरीक्षण खर्चहरू पूँजीकृत गरिन्छ। त्यसरी पूँजीकृत गर्ने क्रममा, अधिल्लो निरीक्षण खर्चको बाँकी रहेको किताबी रकमलाई अपलेखाङ्कन गरिन्छ।

### ३.९ अमूर्त सम्पत्तिहरू

अमूर्त सम्पत्तिहरूमा समूहले खरीद गरेको सफ्टवेयर पर्दछ। सफ्टवेयर लागत मूल्यमा सञ्चित ह्रासकट्टी र सञ्चित क्षय नोक्सानी घटाए पछि आउने रकममा मापन गरिन्छ। सफ्टवेयरलाई, प्रयोगको लागि उपलब्ध मिति देखि समदर विधि अनुसार, अनुमानित उपयोगी अवधिमा नाफा वा नोक्सान हिसाबमा अपलेखन गरिन्छ। हालको र तुलनात्मक अवधिकोलागि सफ्टवेयरको अनुमानित उपयोगी अवधि पाँच वर्ष रहेको छ। परिशोधन विधि, उपयोगी जीवन र शेष मोल (Residual value) प्रत्येक प्रतिवेदन मितिमा समीक्षा गरिन्छ र आवश्यकता अनुसार समायोजन गरिन्छ।

व्यवसायिक संयोजनमा खरिद मूल्य अधिग्रहण योग्य खुद सम्पत्तिको उचित मोल भन्दा अधिक भएमा अधिक भएको रकमलाई ख्यातीको (Goodwill) रुपमा लेखाङ्कन गरिन्छ। प्रारम्भिक लेखाङ्कन पछि, ख्यातीको किताबी रकममा कुनै सञ्चित क्षति नोक्सानलाई घटाई मापन गरिन्छ। ख्यातीलाई अमूर्त सम्पत्तिसंग प्रस्तुत गरिएको छ।

#### लेखाङ्कन

अमूर्त सम्पत्ति वस्तु वा सेवाको उत्पादन वा आपूर्तिमा प्रयोगकोलागि अरूलाई भाँडामा दिन वा प्रशासनिक उद्देश्यका लागि राखिएको भौतिक रुप नभएको पहिचान योग्य गैर मौद्रिक सम्पत्ति हो। लागत विश्वसनीय रुपमा मापन गर्न सकिन्छ र भविष्यमा आर्थिक लाभहरू संस्थामा प्रवाहित हुने सम्भावना रहेको अवस्थामा अमूर्त सम्पत्ति लेखाङ्कन गरिन्छ। अमूर्त सम्पत्तिहरूलाई प्रारम्भिक रुपमा परल मूल्यमा अभिलेख गरिएको हुन्छ। समूहको अधिल्लो वित्तीय विवरण तथा अन्तरिम वित्तीय विवरणमा खर्चको रुपमा लेखाङ्कन गरेको खर्चलाई पछिल्लो मितिमा अमूर्त सम्पत्तिको लागतको रुपमा लेखाङ्कन गरिएको छैन।

#### कम्प्युटर सफ्टवेयर र लाइसेन्स

समूहले प्रयोग गर्नका लागि खरीद गरिएको हार्डवेयरसंग सम्बन्धित नभएका स्पष्ट रूपमा पहिचान गर्न सकिने र भरपर्दो रुपमा मापन गर्न सकिने कम्प्युटर सफ्टवेयर र लाइसेन्स जसले भविष्यमा आर्थिक लाभहरू संस्थामा प्रवाहित गर्दछ, वित्तीय विवरणमा 'अमूर्त सम्पत्ति' अन्तर्गत लागत मूल्यमा सञ्चित ह्रास र सञ्चित क्षय नोक्सानी घटाई समावेश गरिएको हुन्छ।

#### नियमित खर्च (Subsequent Expenditure)

सफ्टवेयरमा गरिएको खर्चहरू भरपर्दो रुपमा मापन गर्न सकिने र सो खर्चले सफ्टवेयरको पहिले मापन गरिएको स्तरिय कार्यसम्पादन (Standard Performance) पहिले अनुमान गरिएको भन्दा बढी आर्थिक लाभहरू भविष्यमा उत्पादन गर्न सक्ने सम्भावना भए, त्यस्तो खर्चलाई पूँजीकृत गरिन्छ। अन्य सबै खर्चहरूलाई खर्च भए अनुसार खर्च लेखिन्छ। ख्यातीलाई लागत मूल्यमा सञ्चित क्षय नोक्सानी घटाई मापन गरिन्छ।

#### अमूर्त सम्पत्तिको परिशोधन

ख्याती बाहेकका अमूर्त सम्पत्ति प्रयोगको लागि उपलब्ध भएको मिति देखि त्यस्ता सम्पत्तिको प्रयोगबाट समूहले प्राप्त गर्ने आर्थिक लाभको आधारमा व्यवस्थापनले तय गरेको यसको अनुमानित उपयोगी जीवनमा समदर विधि प्रयोग गरी नाफा-नोक्सानमा परिशोधित (Amortized) गरिन्छ। परिशोधन विधि, उपयोगी जीवन र शेष मोल (Residual value) प्रत्येक प्रतिवेदन मितिमा समीक्षा गरिन्छ र आवश्यकता अनुसार समायोजन गरिन्छ। समूहले अमूर्त सम्पत्तिको कुनै शेष मोल नभएको धारणा राख्दछ।

#### अमूर्त सम्पत्तिको अपलेखाङ्कन

अमूर्त सम्पत्तिको निसर्ग भएमा वा भविष्यमा त्यसको प्रयोगबाट आर्थिक लाभको आशा नभएमा अमूर्त सम्पत्तिलाई अपलेखाङ्कन

गरिन्छ । अमूर्त सम्पत्तिको अपलेखाङ्कनबाट उत्पन्न हुने नाफा वा नोक्सानलाई नाफा-नोक्सान विवरणमा समावेश गरिन्छ ।

### ३.१० लगानी सम्पत्ति (Investment Property)

भाडामा लगाउन वा मूल्य वृद्धि हुने अपेक्षा सहित साधारणतया बिक्रीको लागि र आफ्नो स्वप्रयोगको लागि नराखिएको जग्गा वा भवन वा दुबै लगानी सम्पत्ति हुन् । समूहले लगानी सम्पत्तिमा खराब कर्जाको असुलीबाट प्राप्त सम्पत्ति (गैह्र बैंकिङ्ग सम्पत्ति) धारण गरेको छ ।

लगानी सम्पत्तिलाई लागत मूल्यमा मापन गरिएको छ । कर्जाको सुरक्षण सकार गरी प्राप्त सम्पत्तिको पञ्चकृत मूल्यलाई सम्पत्तिको लागत मूल्यको रूपमा लिइन्छ ।

लगानी सम्पत्तिहरूलाई निसर्ग गरेमा वा भविष्यमा आर्थिक लाभहरू अपेक्षित नभएमा अपलेखाङ्कन गरिन्छ । लगानी सम्पत्तिको अपलेखनबाट उत्पन्न हुने नाफा नोक्सानलाई नाफा/नोक्सान विवरणमा पहिचान गरिन्छ । जब लगानी सम्पत्तिको प्रयोग परिवर्तन भई सम्पत्ति र उपकरणको रूपमा पुनःवर्गीकृत हुन्छ, पुनर्वर्गीकरणको मितिमा यसको उचित मोललाई सम्पत्ति र उपकरणको लागत मूल्यको रूपमा लिइन्छ ।

### ३.११ आयकर

आयकर खर्चमा चालु कर र स्थगन कर समावेश हुन्छ । अन्य विस्तृत आम्दानीको विवरण र इक्विटीमा भएको परिवर्तनसंग सम्बन्धित विवरणमा समावेश भएको बाहेक चालु कर र स्थगन कर नाफा-नोक्सान विवरणमा गणना गरिन्छ ।

#### क) चालु कर

चालु करमा यस वर्षको नाफा वा नोक्सानमा हुने अपेक्षित तिर्नु पर्ने वा पाउनु पर्ने करको रकम हो जुन प्रतिवेदन मितिमा प्रचलित वा ठोस रूपमा प्रचलित करको दर प्रयोग गरी गणना गरिएको र अधिल्लो वर्षहरूको तिर्नु पर्ने कर समायोजन गरिएको रकम पनि पर्दछ ।

#### ख) स्थगन कर

वित्तीय विवरणमा सम्पत्ति र दायित्वको कर आधार र किताबी मूल्यको अस्थायी भिन्नताहरू र समायोजन गर्न बाँकी कर घाटामा स्थगन कर पहिचान गरिन्छ । स्थगन कर वासलातको मितिमा प्रचलित करको दर प्रयोग गरी निर्धारण गरिन्छ र स्थगन कर सम्पत्ति प्राप्त गर्दा अथवा स्थगन कर दायित्व फछ्यौट गर्दा उपयोग गरिन्छ । स्थगन गरिएको कर सम्पत्तिलाई भविष्यमा पर्याप्त करयोग्य आय सिर्जित भई उक्त करयोग्य आयमा समायोजन गर्न सकिने व्यावहारिक रूपले सुनिश्चितता नभएसम्म स्थगन कर सम्पत्तिलाई लेखाङ्कन गरीदैन । स्थगन कर सम्पत्तिहरू प्रत्येक प्रतिवेदन मितिमा समीक्षा गरिन्छ र निश्चित रूपमा अपेक्षा गर्न सकिने रकमलाई मात्र प्रस्तुत गर्न उचित समायोजन गरिन्छ । स्थगन कर सम्पत्ति र कर दायित्वहरूलाई निम्न लिखित अवस्थामा अफसेट (Offset) गरिन्छ :

क) कर दायित्व र सम्पत्तिहरू समायोजन (Offset) गर्न कानूनी अधिकार रहेमा

ख) करहरू समान प्राधिकरणले समान संस्थामा लगाउने भएमा र

ग) समूहको कर दायित्व र सम्पत्तिहरू खुद आधार (Net Basis) मा राफसाफ गर्ने आशय भएमा वा कर सम्पत्ति र दायित्व एकैसाथ प्राप्त हुने भएमा ।

### ३.१२ व्यवस्थाहरू र संभावित सम्पत्ति/दायित्वहरू

विगतको घटनाको परिणाम स्वरूप समूहको वर्तमान परिस्थितिबाट विश्वसनीय तरिकाले नाप्न सकिने सिर्जित वा कानूनी दायित्व र दायित्व पुरा गर्न आर्थिक लाभको बहिर्गमन हुने सम्भावना भए त्यस दायित्वलाई समूहले व्यवस्थाको रूपमा लेखाङ्कन गर्दछ । समूहले संभावित दायित्वको खुलासा त्यति बेला गर्दछ जब संभावित दायित्व वा वर्तमान दायित्वको कारण सम्भवतः स्रोतको बहिर्गमनको आवश्यकता पर्न पनि सक्दछ र नपर्न पनि सक्दछ । संभावित दायित्व वा वर्तमान दायित्व जसबाट समूहको स्रोतको बहिर्गमनका सम्भावना न्यून रहेमा समूहले त्यसको लागि कुनै व्यवस्था गर्दैन वा त्यसको खुलासा गर्दैन ।

समूहद्वारा गरिएको करारबाट समूहलाई प्रवाह हुने अपेक्षित लाभ भन्दा दायित्वको शर्तहरू पुरा गर्न लामो अपरिहार्य लागत बढी हुने भएमा समूहले Onerous करार को व्यवस्था गर्दछ ।

व्यवस्थाहरू प्रत्येक आर्थिक वर्षको अन्त्यमा समीक्षा गरिन्छ र वर्तमानको उत्तम अनुमानलाई प्रतिविम्बित गर्न समायोजन गरिन्छ । यदि दायित्वको भुक्तानी गर्न संसाधनहरूको बहिर्गमनको संभावना नभएमा व्यवस्थालाई फिर्ता गरिन्छ । संभावित सम्पत्तिहरू वित्तीय विवरणमा पहिचान गरिंदैन । संभावित सम्पत्तिलाई निरन्तर मूल्यांकन गरिन्छ र आर्थिक लाभ प्राप्त हुने निश्चित भएमा उक्त सम्पत्ति र सम्बन्धित आयलाई परिवर्तित अवस्थाको अवधिमा लेखाङ्कन गरिन्छ ।

व्युत्पन्न करारका दायित्वहरूलाई संभावित दायित्व अन्तर्गतको फरवार्ड एक्सचेन्ज करार (Forward exchange contract) को अन्तर्गत दायित्वमा देखाइन्छ । यसमा फरवार्ड एक्सचेन्ज करारको Notional interest समावेश गरिन्छ । फरवार्ड एक्सचेन्ज करारलाई वर्तमान बजार मूल्यमा ल्याइन्छ र वर्तमान बजार मूल्यमा भएको फरकलाई नाफा/नोक्सान हिसाबमा देखाइन्छ । फरवार्ड एक्सचेन्ज करार फछ्यौटको बेलामा सम्बन्धित लेना/देना रकमलाई फछ्यौट गर्ने समयमा मापन गरिन्छ ।

### ३.१३ निक्षेप, निष्काशन गरिएका ऋणपत्र र सहायक आवधिक दायित्वहरू

निक्षेप, निष्काशन गरिएका ऋणपत्र र सहायक आवधिक दायित्वहरू समूहको ऋण स्रोतहरू हुन् ।

ग्राहकहरू र अन्य बैंकहरू तथा वित्तीय संस्थानहरूद्वारा खातामा जम्मा गरिएको रकम समूहको वित्तीय दायित्व निक्षेप अन्तर्गत पर्दछ ।

समूहले रकम जुटाउनका लागि जारी गरेको ऋणपत्र वित्तीय दायित्व उपकरण हुन् ।

सहायक आवधिक दायित्वहरू समूहद्वारा अन्य दायित्वहरूको तुलनामा कम प्राथमिकतामा जारी गरेको ऋणपत्र उपकरण हुन् । निक्षेप, निष्काशन गरिएका ऋणपत्र र सहायक आवधिक दायित्वहरू सुरुमा उचित मोलमा वृद्धिशील प्रत्यक्ष कारोवार लागत घटाएर मापन गरिन्छ, र पछि प्रभावकारी ब्याजदर (Effective interest rate) विधि प्रयोग गरी परिशोधित मूल्यमा (Amortized cost) मा मूल्याङ्कन गरिन्छ ।

### ३.१४ आम्दानीको लेखाङ्कन

आम्दानी अन्तर्गत ब्याज आम्दानी, शुल्क र कमीशन, विदेशी विनिमय आम्दानी, कार्ड आम्दानी, निसर्ग आम्दानी आदि समावेश हुन्छन् । आर्थिक लाभहरू प्रवाहित हुने सम्भावना प्रबल भएमा र त्यसको उपयुक्त मापन गर्न सकेमा मात्र आम्दानीको लेखाङ्कन गरिन्छ । आम्दानीको प्राप्तिको सम्भावना नरहेको अवधिमा आम्दानीको लेखाङ्कन गरिएको छैन । आम्दानीका मान्यताका आधारहरू निम्न अनुसार छन् :

#### क) ब्याज आम्दानी

NFRS को आवश्यकता अनुसार उचित मोलमा नाफा नोक्सान हिसाबमा वर्गीकृत बाहेकका ब्याज आम्दानीलाई नाफा नोक्सान विवरणमा प्रभावकारी ब्याजदर विधि प्रयोग गरी लेखाङ्कन गरिएको छ । प्रभावकारी ब्याजदर वित्तीय सम्पत्ति वा दायित्वको अवधि भित्र भविष्यमा हुने भुक्तानी वा प्रवाहहरूलाई डिस्काउन्टीङ (Discounting) गर्दा उक्त वित्तीय सम्पत्ति वा दायित्व को किताबी मूल्य (Carrying value) बराबर प्रतिविम्बित हुने दर हो ।

प्रभावकारी ब्याजदर उपकरणको सबै शर्तहरू विश्लेषण गरी भविष्यमा हुने नगद प्रवाहको अनुमान गरी र भविष्यमा हुने नोक्सानीको अनुमान नगरी गणना गरिन्छ । प्रभावकारी ब्याज दरको गणना कारोवार लागत र शुल्क तिरेको वा प्राप्त गरेको रकमलाई प्रभावकारी ब्याजदरको मापनमा समावेश गरिएको छ । महत्वपूर्ण नभएका कारोवार शुल्क अर्थात वित्तीय सम्पत्ति वा दायित्वको १ प्रतिशत भन्दा कम वा बराबर तथा १ वर्ष सम्मको अवधि भएका वित्तीय सम्पत्ति वा दायित्वको लागि सिधै नाफा-नोक्सान विवरणमा लेखाङ्कन गरिएको छ र प्रभावकारी ब्याज दरको गणनामा लिइएको छैन । कारोवार शुल्कमा वित्तीय सम्पत्ति निष्काशन गर्दा लागेको वृद्धिशील लागतहरू समावेश गरिएका छन् ।

नाफा-नोक्सान विवरणमा प्रस्तुत गरिएको ब्याज आम्दानीमा निम्न आधारमा लेखाङ्कन गरिएका छन् :

- कर्जा तथा सापटी बाहेकका परिशोधित लागतमा मापन गरीने वित्तीय सम्पत्तिहरूको ब्याज आम्दानी प्रभावकारी ब्याजदर विधि अनुसार लेखाङ्कन गरिएको छ । उक्त वित्तीय सम्पत्तिहरूमा सरकारी धितोपत्रमा लगानी, कर्पोरेट बण्डमा लगानी, नेपाल राष्ट्र बैंक बण्ड र निक्षेप उपकरणमा लगानी, रिभर्स रिपो, अन्तर बैंक लगानी आदि पर्दछन् ।

- उचित मोलमा मापन गरिएको लगानी धितोपत्रको ब्याज प्रभावकारी ब्याज दर विधि अनुसार गणना गरिएको छ ।
- छुट उपकरणहरू (Discounted instruments) जस्तै खरीद गरिएको बिलहरू (Bills discounted), Documents negotiation हरूको आय प्रभावकारी ब्याजदर प्रयोग गरी प्रोदभावी आधारमा छुटको अवधिमा लेखाङ्कन गरिएको छ ।

समूहको व्यापारिक कारोवारसंग सम्बन्धित सबै व्यापारिक सम्पत्तिको ब्याज आम्दानीलाई व्यापारिक सम्पत्ति र दायित्वहरूको उचित मोलमा भएको परिवर्तनको साथ खुद व्यापारिक आयमा प्रस्तुत गरिन्छ ।

कारोवारसंग सम्बन्धित आर्थिक लाभहरू संस्थामा प्रवाहित हुने यकिन भएमा मात्र आम्दानीको रूपमा लेखाङ्कन गरिन्छ । नगद प्रवाहको अनिश्चितताका कारण कुनै-कुनै अवस्थामा आम्दानी प्राप्तिको समयमा वा अनिश्चितता हटेमा मात्र पहिचान गरिन्छ ।

कर्जा तथा सापटीबाट हुने ब्याज आम्दानीको लेखाङ्कन नेपाल राष्ट्र बैंकद्वारा जारी “ब्याज आम्दानी सम्बन्धी निर्देशन, २०१९” को आधारमा गरिएको छ ।

#### ख) शुल्क र कमीशन

वित्तीय सम्पत्तिमा प्रभावकारी ब्याज दरको अभिन्न अंग रहेको शुल्क र कमीशनलाई प्रभावकारी ब्याजदरको मापनमा समावेश गरिन्छ । व्यवस्थापन शुल्क, सेवा शुल्क, सिन्डिकेशन शुल्क, विदेशी मुद्रा लेनदेन कमीशन, क्रेडिट कार्ड जारी गर्ने कमीशन र प्रतिवद्धता सहित अन्य शुल्क र कमीशनहरू सेवा प्रदान गरेपछि लेखाङ्कन गरिन्छ । जब कर्जाको प्रतिवद्धता सीमाको उपयोग गरीदैन, सम्बन्धित प्रतिवद्धता शुल्क प्रतिवद्धताको अवधि भरिमा समदर विधिमा लेखाङ्कन गरिन्छ । शुल्क र कमीशनको लेखाङ्कनका लागि निम्न आधारहरू अपनाइन्छ :

- समूहले प्रतिवद्धता जारी गर्दा रु. १० हजार रूपैयाँ सम्मको कमीशन बाहेकलाई ग्यारेन्टी अवधिमा आयको रूपमा लेखाङ्कन गरिन्छ । रु. १० हजार रूपैयाँ सम्मको ग्यारेन्टी कमीशनलाई ग्यारेन्टी गर्दा नै आयको रूपमा लेखाङ्कन गरिन्छ ।
- समूहद्वारा जारी गरिएको साइट लेटर अफ क्रेडिट (Sight Letter of Credit) को कमीशन जारी भएको बेलामा नै आयको रूपमा लेखाङ्कन गरिन्छ भने टाइम लेटर अफ क्रेडिट (Time Letter of Credit) लाई यसको समयावधिमा प्रोदभावी रूपमा आम्दानी लेखाङ्कन गरिन्छ ।
- अन्य शुल्क र कमीशन प्रोदभावी रूपमा आम्दानी लेखाङ्कन गरिन्छ ।

#### ग) लाभांश आम्दानी

लाभांश प्राप्त गर्ने अधिकार स्थापित भइसकेपछि लाभांशलाई आम्दानी जनाइन्छ । लाभांश आयलाई खुद व्यापारिक आम्दानी र अन्य सञ्चालन आम्दानीमा इक्विटी उपकरणको वर्गिकरण अनुसार प्रस्तुत गरिन्छ ।

#### घ) खुद व्यापारीक आम्दानी

खुद व्यापारीक आम्दानी अन्तर्गत व्यापारिक सम्पत्ति/दायित्वको पाकेको ब्याज, लाभांश, उचित मोलमा परिवर्तन र विदेशी विनिमयमको कारोवारबाट श्रृजित लाभ/हानी पर्दछ । व्यापारीक आम्दानी र घाटालाई एकैसाथ समायोजन गरी नाफा/नोक्सान विवरणमा छुट्टै उल्लेख गरिन्छ ।

#### ङ) अन्य सञ्चालन आम्दानी

अन्य सञ्चालन आम्दानी अन्तर्गत व्यापारिक सम्पत्ति/दायित्वको उचित मोलमा भएको अवास्तविक परिवर्तन रकम र लाभांश, जायजेथा तथा उपकरण संयन्त्र र लगानी जायजेथाको विक्रीबाट प्राप्त नाफा/नोक्सान, सुन विक्रीबाट प्राप्त नाफा/नोक्सान र अन्य सञ्चालनसंग सम्बन्धित आम्दानीहरू रहेको छ ।

### ३.१५ ब्याज खर्च

निक्षेप सहित वित्तीय दायित्वको ब्याज खर्चलाई नाफा नोक्सान विवरणमा प्रभावकारी ब्याजदर विधि प्रयोग गरी लेखाङ्कन गरिएको छ ।

सबै व्यापारिक दायित्वहरूको ब्याज खर्च समूहको व्यापारिक कार्यसंग प्रत्यक्ष सम्बन्ध राख्ने र व्यापारिक सम्पत्ति तथा दायित्वको उचित मोलमा हुने परिवर्तनको साथ खुद व्यापारिक आम्दानीमा प्रस्तुत गरिन्छ ।

### ३.१६ कर्मचारी लाभ (Employee Benefits)

#### क) अल्पकालिन कर्मचारी लाभ (Short Term Employee Benefits)

अल्पकालिन अवधिको कर्मचारी लाभ दायित्वहरू Discount नगरी मापन गरिन्छ र सम्बन्धित सेवा प्रदान गरिएको समयमा खर्च लेखिन्छ । बोनस ऐन, २०३० ले तोकेको बोनस अन्तर्गत प्रदान गर्नु पर्ने रकमलाई कर्मचारीद्वारा प्रदान गरेको विगत सेवाको परिणामको रूपमा अल्पकालिन कर्मचारी लाभ दायित्व लेखाङ्कन गरिन्छ ।

अल्पकालिन कर्मचारी सुविधामा निम्न लिखित कुरा समावेश हुन्छन् (यदि प्रतिवेदन मिति पछिको १२ महिना भित्र भुक्तान योग्य भएमा):

- ज्याला, तलब र सामाजिक सुरक्षा योगदान;
- नाफा बाँडफाँड र बोनस; र
- गैह्र नगद लाभहरू ।

#### ख) सेवा पछिको लाभयोजना (Post Employment Benefit Plan)

सेवा पछिको लाभमा निम्न योजनाहरू समावेश छन् :

##### अ) परिभाषित योगदान योजना (Defined Contribution Plan)

परिभाषित योगदान योजना सेवा निवृत्त लाभ योजना हो जस अन्तर्गत समूहले निश्चित योगदानलाई छुट्टै संस्थामा भुक्तान गर्दछ र थप रकम तिर्न कुनै कानुनी वा व्यवहारिक दायित्व हुँदैन । परिभाषित योगदान योजनाको दायित्वहरू सम्बन्धित सेवाहरू प्रदान गरिएको समयमा कर्मचारी खर्चको रूपमा पहिचान र लेखाङ्कन गरिन्छ । भविष्यमा नगद रकम फिर्ता हुने वा कटौती उपलब्ध हुने हदसम्म अग्रिम भुक्तान गरिएको योगदानलाई सम्पत्तिको रूपमा लेखाङ्कन गरिन्छ । परिभाषित योगदान योजनामा कर्मचारीको सेवा प्रदान गरेको वर्षान्त देखि १२ महिना पछाडि भुक्तानी हुने हुँदा, त्यसलाई Discount गरेर वर्तमान मूल्यमा लेखाङ्कन गरिन्छ । समूहले कर्मचारीहरूलाई उपलब्ध गराएको परिभाषित योगदान योजना निम्न अनुसार छ :

##### • कर्मचारी सञ्चय कोष

कानून बमोजिम, समूहका सबै कर्मचारीले कर्मचारी सञ्चयकोष लाभ प्राप्त गर्न हकदार हुन्छन् । कर्मचारी सञ्चयकोष परिभाषित योगदान योजना अन्तर्गत कर्मचारी र समूह दुवैले पूर्व निर्धारित दर (हाल, आधारभूत तलब प्लस ग्रेडको १० प्रतिशत) अनुसार रकम योगदान गर्छन् । समूहले आफ्नो वार्षिक योगदान बाहेक सञ्चयकोषको लागि अन्य दायित्व पहिचान गर्दैन ।

##### आ) परिभाषित लाभ योजना

परिभाषित लाभ योजना परिभाषित योगदान योजना बाहेकको सेवा निवृत्त लाभ योजना हो । लाभ योजनाहरूको सन्दर्भमा समूहको खुद दायित्वहरू प्रत्येक योजनाको लागि कर्मचारीले भविष्यमा प्राप्त गर्ने लाभ रकमको अनुमान लगाएका हुन्छन् । त्यस लाभलाई वर्तमान मूल्य निर्धारण गर्न Discount गरिन्छ । पहिचान नगरिएका विगत सेवा लागतहरू र योजनागत सम्पत्तिहरूको उचित मोल दायित्वमा घटाइन्छ । Discount Rate प्रतिवेदन मितिमा उच्च गुणस्तरको समान Maturity मिति भएको कर्पोरेट बण्डको दर हो जसको अनुमानित अवधि समूहको दायित्वको अवधि समान हुन्छ । दायित्वको गणना वार्षिक रूपमा प्रोजेक्ट युनिट क्रेडिट (Projected Unit Credit) विधि प्रयोग गरी Actuary द्वारा गरिन्छ ।

समूहले परिभाषित लाभ योजनाबाट उत्पन्न बिमार्झिक नाफा वा नोक्सानलाई तुरुन्त अन्य विस्तृत आयमा लेखाङ्कन गर्दछ र परिभाषित लाभ योजनामा भएको खर्चलाई नाफा वा नोक्सान खाता मा लेखाङ्कन गर्दछ । उपदान समूहद्वारा कर्मचारीहरूलाई प्रदान गरिएको परिभाषित लाभ योजना हो ।

- **उपदान**

समूहले भाद्र १, २०७४ भन्दा अघि भर्ना हुने कर्मचारीहरूको लागि विमाकिक मूल्याङ्कन (Actuary Valuation) को आधारमा उपदान लेखाङ्कन गर्दछ भने भाद्र १, २०७४ वा त्यस पश्चात् भर्ना हुने कर्मचारीहरूको लागि प्रोदभावी आधारमा कर्मचारी सेवा विनियमावली अनुसार उपदान लेखाङ्कन गर्दछ ।

**इ) अन्य दीर्घकालीन कर्मचारी लाभहरू**

कर्मचारीहरूले सम्बन्धित सेवा प्रदान गरेको वित्तीय वर्षान्त पछि बाह्र महिनामा पुरा भुक्तानी नहुने आशा गरिएका लाभहरू दीर्घकालीन कर्मचारी लाभहरूमा समावेश हुन्छन् । समूहले सबै बिमाङ्किक नाफा वा नोक्सान, सबै सेवा लागत र अन्य दीर्घकालीन कर्मचारी लाभहरू सम्बन्धित ब्याजलाई नाफा वा नोक्सान खातामा लेखाङ्कन गर्दछ । बिरामी बिदा र घर बिदा समूहले कर्मचारीहरूलाई प्रदान गरेको अन्य दीर्घकालीन कर्मचारी लाभ हुन् ।

- **बिदा बापतको तलब (Leave Salary)**

समूहका कर्मचारीहरूले तोकिएको अधिकतम सीमा सम्म बिदा सञ्चित गर्न सक्छन् । समूहका कर्मचारीहरूले कर्मचारी सेवा विनियमावली अनुसार सञ्चित बिदाको आंशिक भुक्तानी लिन सक्छन् । समूहले सञ्चित बिदा बापतको दायित्व विमाकिक (Actuarial) मूल्याङ्कन को आधारमा लेखाङ्कन गर्दछ ।

**ई) समाप्ति लाभ (Termination Benefit)**

जब समूहले फिर्ता लिने यथार्थ परक सम्भावना बिना, स्वेच्छिक अवकाशलाई प्रोत्साहन गर्ने प्रस्तावको परिणाम स्वरूप समाप्ति लाभ (Termination benefit) प्रदान गर्ने औपचारिक विस्तृत योजनाको लागि प्रतिबद्ध हुन्छ तब समाप्ति लाभलाई खर्चको रूपमा लेखाङ्कन गरिन्छ । यदि समूहले स्वेच्छिक अवकाश प्रस्ताव गरेको छ र त्यस प्रस्ताव स्वीकार गरीने सम्भावना र संख्याको भरपर्दो अनुमान गर्न सकिन्छ भने प्रस्ताव गरिएको समाप्ति लाभलाई खर्चको रूपमा लेखाङ्कन गरिन्छ । यदि सुविधाहरू प्रतिवेदन मितिको १२ महिना भन्दा पछि भुक्तान योग्य छन् भने, त्यसलाई Discounting गरी हालको मूल्यमा ल्याइन्छ ।

**३.१७ पट्टा (Lease)**

कुनै व्यवस्था पट्टा हो वा होइन भन्ने निर्धारण सम्पत्ति वा सम्पत्तिहरूको उपयोग गर्ने व्यवस्था समिक्षा गरी निर्धारण गरिन्छ ।

**वित्त पट्टा (Finance Lease)**

सम्पत्तिहरूको स्वामित्वमा रहेको सबै जोखिमहरू काउन्टर पार्टीमा स्थानान्तरण हुने तर स्वामित्व स्थानान्तरण नहुने सम्भौताहरू वित्त पट्टाका रूपमा वर्गीकृत गरिन्छ । यदि समूह वित्त पट्टा अन्तर्गत लेसर (पट्टामा दिने) हो भने, नकमाएको ब्याज आय घटाए पछिको पट्टा बापत पाउने रकम 'अन्य ग्राहकहरूबाट पाउने कर्जा तथा सापटी' मा समावेश गरिन्छ । प्राप्त योग्य ब्याजलाई पट्टा सम्पत्तिको लगानीमा स्थिर प्रतिफल दिनका लागि पट्टाको अवधिमा "खुद ब्याज आमदानी" को रूपमा लेखाङ्कन गरिन्छ ।

यदि समूह वित्त पट्टा अन्तर्गत लेसी (पट्टामा लिने) हो भने, पट्टा सम्पत्तिहरू 'सम्पत्ति र उपकरण' मा पूँजीकृत गरिन्छ र सम्बन्धित दायित्व "अन्य दायित्वहरू" मा समावेश गरिन्छ । वित्त पट्टा र यस सम्बन्धित दायित्वलाई सुरुमा सम्पत्तिको उचित मूल्य वा न्यूनतम पट्टा भुक्तानीको वर्तमान मूल्य मध्यको कम रकमलाई लेखाङ्कन गरिन्छ । वित्त शुल्कलाई स्थिर ब्याज दिनका लागि बाँकि रहेको दायित्वमा पट्टाको अवधिमा पट्टामा निहित रहेको ब्याजदरको आधारमा "ब्याज खर्च" को रूपमा लेखाङ्कन गरिन्छ ।

**सञ्चालन पट्टा**

सबै अन्य पट्टाहरू सञ्चालन पट्टाको रूपमा वर्गीकृत गरिन्छ । यदि समूह लेसर (पट्टामा दिने) हो भने सञ्चालन पट्टाका सम्पत्तिहरूलाई 'सम्पत्ति र उपकरणहरू' मा समावेश गरिन्छ । शेष रकम पूर्ण रूपमा असुल नहुने भन्ने मान्यतामा सञ्चालन पट्टालाई क्षय नोक्सानी व्यवस्था कायम गरिन्छ ।

यदि समूह लेसी (पट्टामा लिने) हो भने सञ्चालन पट्टामा लिएका सम्पत्तिहरूलाई वित्तीय विवरणमा समावेश गरीदैन ।

सञ्चालन पट्टा अन्तर्गत प्राप्त हुने तथा भुक्तान गरिएको रकमलाई समदर प्रणालीमा पट्टाको अवधिमा क्रमशः 'अन्य सञ्चालन आम्दानी' र 'अन्य सञ्चालन खर्च' मा समावेश गरिन्छ । पट्टा अन्तर्गत प्राप्त हुने सुविधालाई पट्टाको कुल पट्टा खर्चमा समायोजन गरिन्छ ।

वित्त पट्टा अन्तर्गत भुक्तान भएको न्यूनतम पट्टा भुक्तानीलाई वित्त खर्च तथा सुविधालाई तिर्न बाँकी दायित्वमा कम गरिन्छ । वित्त खर्चलाई पट्टा अवधि भरिमा विभाजीत गरिन्छ, जसले गर्दा बाँकीको दायित्व रकममा स्थिर आवधिक दर कायम रहन्छ । न्यूनतम पट्टा भुक्तानीलाई पट्टाको बाँकीको भुक्तान अवधिमा संशोधन गरी संभावित पट्टा भुक्तानीलाई लेखाङ्कन गरिन्छ ।

### ३.१८ वित्तीय जमानत र कर्जा प्रतिबद्धता

वित्तीय जमानत भनेको समूहले भुक्तानी दिन असफल भएको अवस्थामा समूहले धारकलाई ऋण उपकरणको सर्तको आधारमा क्षतिपूर्ति दिन गरेको सम्झौता हो । कर्जा प्रतिबद्धता पूर्व निर्दिष्ट सर्त र सर्तहरू अन्तर्गत रही कर्जा प्रदान गर्ने प्रतिबद्धता हो ।

वित्तीय जमानत र कर्जा प्रतिबद्धताहरू संभावित दायित्वको रूपमा लेखाङ्कन गरिन्छ र वित्तीय स्थितिको विवरणमा लेखाङ्कन गरीदैन । वित्तीय जमानत र कर्जा प्रतिबद्धताबाट उत्पन्न दायित्वहरू भुक्तानी गरी कर्जा सापटमा समावेश गरिन्छ ।

### ३.१९ शेयर पूँजी र कोष

#### क) शेयर पूँजी

समूहले पूँजीगत उपकरणहरूलाई उपकरणको अनुबन्ध शर्तहरूको आधारमा वित्तीय दायित्व वा इक्विटी उपकरणहरूको रूपमा वर्गीकृत गरेको छ । इक्विटीलाई समूहको कुल सम्पत्तिमा सम्पूर्ण दायित्व घटाए पछि बाँकी स्वार्थको रूपमा परिभाषित गरिएको छ । साधारण शेयरलाई समूहको इक्विटीको रूपमा वर्गीकृत गरिएको छ र त्यसको बाँडफाँडलाई इक्विटीमा भएको परिवर्तनको विवरणमा प्रस्तुत गरिएको छ ।

यस आ.व. को लागि समूहले नियामक निकायले तोकेको पूँजी पर्याप्तता अनुपात ११ प्रतिशत कायम गरेको छ ।

#### ख) शेयर निष्काशन खर्च

शेयर निष्काशनमा प्रत्यक्ष रूपमा सम्बन्धित वृद्धिशील लागतलाई इक्विटी उपकरणको प्रारम्भिक मापनबाट घटाइ समायोजन गरिन्छ ।

### ३.२० प्रति शेयर आम्दानी

समूहले साधारण शेयरको लागि आधारभूत प्रति शेयर आम्दानी र डाइलुटेड प्रति शेयर आम्दानी प्रस्तुत गर्दछ । समूहको साधारण शेयरधनीहरूको लागि उपलब्ध नाफा वा नोक्सानलाई सो अवधिको अन्त्यमा रहेको भारित औषत शेयर संख्याले भाग गरी आधारभूत प्रति शेयर आम्दानी गणना गरिएको छ । कुल नाफा र इक्विटी शेयर संख्याको भारित औषत संख्यालाई सम्भाव्य डाइलुटीभ साधारण शेयरले पार्ने असरलाई समायोजन गरी डाइलुटेड प्रति शेयर आम्दानी गणना गरिएको छ ।

### ३.२१ क्षेत्रगत प्रतिवेदन

समूहले क्षेत्रगत प्रतिवेदनलाई आम्दानी आर्जन गर्ने र खर्च गर्ने व्यवसायिक गतिविधिहरूका आधारमा पहिचान गरेको छ जसको नतिजालाई व्यवस्थापनले समीक्षा गरी प्रत्येक क्षेत्रलाई आवश्यक पर्ने स्रोत विनियोजन बारेमा निर्णय गर्दछ ।

बैंकले प्रदान गर्ने सेवा तथा प्रडक्टको प्रकृतिको आधारमा बैंकको प्रमुख व्यवसायिक क्षेत्रहरूमा बैंकिंग, ट्रेजरी, कार्ड र रेमिट्यान्स पर्दछ । व्यवसायिक क्षेत्रहरू बिचको कारोवारलाई निर्धारित ट्रान्सफर लागतमा कर्पोरेट अफिससंग लेखाङ्कन गरिन्छ । ट्रेजरी विभागले बैंकको कोष प्रबन्धकको रूपमा कार्य गर्दछ ।

प्रतिवेदन क्षेत्रहरूको परिणाम निकाल्दा प्रत्यक्ष रूपमा त्यस क्षेत्रसंग सम्बन्ध राख्ने आम्दानी र खर्चका साथै उचित आधारमा छुट्याउन मिल्ने साभ्वा आम्दानी र खर्चलाई गणना गरिएको हुन्छ । कर्पोरेट अफिससंग सम्बन्धित वा पहिचान गरिएका क्षेत्रहरूमा विनियोजन गर्न नसकिने आय, खर्च, सम्पत्ति र दायित्वहरू अविभाजित (Unallocated) हुन्छन् । अविभाजित वस्तुहरूमा मुख्यतया कर्पोरेट सम्पत्तिहरू (मुख्य रूपमा बैंकको कर्पोरेट भवन), प्रमुख कार्यालय सञ्चालन खर्च र कर सम्पत्ति र उत्तरदायित्वहरू समावेश छन् जसलाई बैंकिंग क्षेत्रमा वर्गीकृत गरिन्छ ।

### ३.२२ बिक्रीको लागि राखिएको गैह्र चालु सम्पत्ति

गैह्र-चालु सम्पत्तिलाई (वा निसर्ग समूहहरू सम्पत्ति र दायित्वहरू सहित) बिक्रीको लागि राखिएको सम्पत्तिमा वर्गीकरण गरिएको छ र किताबी मूल्य वा यदि उक्त सम्पत्तिको किताबी मूल्य निरन्तर प्रयोगको माध्यमबाट भन्दा बिक्रीको माध्यमबाट प्राप्त हुने भएमा उचित मोलमा बेच्नको लागि लाग्ने खर्च घटाएपछिको मोलमा जुन कम हुन्छ त्यसमा मापन गरिन्छ। बिक्रीको लागि राखिएको सम्पत्तिमा ह्रास वा परिशोधनको हिसाब गरीदैन। प्रारम्भिक वर्गीकरण र त्यसपछिको मूल्यांकनमा हुने कुनै हानी-नोक्सानीलाई खर्चको रूपमा लेखाङ्कन गरिन्छ। बेच्नको लागि लाग्ने खर्च घटाएपछिको बढेको उचित मोललाई पहिले लेखाङ्कन गरिएको सञ्चित हानी-नोक्सानी भन्दा बढी नहुने गरी नाफा-नोक्सान हिसाबमा लेखाङ्कन गरिन्छ।

### ३.२३ गैह्र वित्तीय सम्पत्तिको हानी नोक्सानी

समूहले प्रत्येक प्रतिवेदन मितिमा सम्पत्तिको हानी-नोक्सानीको क्षयको संकेत मूल्याङ्कन गर्दछ। यदि कुनै संकेत भएमा वा सम्पत्तिको वार्षिक हानी-नोक्सानी समिक्षा आवश्यक भएमा, समूहले सम्पत्तिको प्राप्ति योग्य रकम (Recoverable Amount) अनुमान गर्दछ। सम्पत्तिको पुन प्राप्ति योग्य रकम नगद उत्पादन इकाईको (Cash Generating Unit) उचित मोलमा बिक्री गर्न लाग्ने खर्च घटाइ आएको रकम वा यसको प्रयोग मूल्य (Value in Use) मध्येको उच्च रकमलाई मानिन्छ। यदि सम्पत्ति वा नगद उत्पादन इकाई (Cash Generating Unit) को किताबी मूल्य यसको प्राप्ति योग्य रकम भन्दा बढी भएमा, सम्पत्तिको हानी भएको मानिन्छ र यसलाई प्राप्ति योग्य रकममा लेखाङ्कन गरिन्छ। प्रयोग मूल्यको (Value in Use) मूल्यांकन गर्न उचित मूल्यांकन विधि प्रयोग गरी भविष्यमा हुने अनुमानित नगद प्रवाहलाई पूर्व कर डिस्काउन्ट दर (Pre Tax Discount Rate) प्रयोग गरी उनीहरूको वर्तमान मूल्यमा ल्याइन्छ।

### ३.२४ प्रतिवेदन मिति पछिका घटनाहरू

NAS १० 'Events after Reporting Date' अनुसार प्रतिवेदन मिति पछिका सबै महत्वपूर्ण घटनाहरू विश्लेषण गरिएको छ र वित्तीय विवरणमा उचित समायोजन वा खुलासाहरू गरिएका छन्।

## सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड

वित्तीय विवरणहरूका अनुसूचीहरू

२०७८ साल आषाढ मसान्तको (जुलाई १५, २०२१)

## ४.१ नगद तथा नगद समान

रकम रु. मा

| विवरण                                   | समूह           |                | बैंक           |                |
|-----------------------------------------|----------------|----------------|----------------|----------------|
|                                         | यस वर्ष        | गत वर्ष        | यस वर्ष        | गत वर्ष        |
| नगद मौज्जात                             | ५,०६८,३३६,६७७  | ३,०६७,६०९,३१७  | ५,०६१,५५४,६७१  | ३,०६२,४०२,७४९  |
| बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात | १,७९९,०४५,९००  | १,४७६,२१७,१६५  | १,७९९,०४५,९००  | १,४७६,२१७,१६५  |
| माग तथा अल्प सूचनामा प्राप्त हुने रकम   | ८७९,५२४,१८०    | १,३०५,९९४,१६८  | ८७९,५२४,१८०    | १,३०५,९९४,१६८  |
| अन्य*                                   | ३,८२२,९१६,९६८  | ४,९९७,३५८,८४७  | ३,८२२,९१६,९६८  | ४,९९७,३५८,८४७  |
| कुल                                     | ११,५६९,८२३,७२६ | १०,८४७,१७९,४९८ | ११,५६३,०४१,७२० | १०,८४१,९७२,९३० |

\*अन्य नगद तथा नगद समानमा अनिवार्य नगद मौज्जात (Cash Reserve Ratio) को लागि आवश्यक भन्दा बढि राखिएको मौज्जात लेखाङ्कन गरिएको हो ।

## ४.२ नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात

रकम रु. मा

| विवरण                                                        | समूह          |               | बैंक          |               |
|--------------------------------------------------------------|---------------|---------------|---------------|---------------|
|                                                              | यस वर्ष       | गत वर्ष       | यस वर्ष       | गत वर्ष       |
| नेपाल राष्ट्र बैंकमा रहेको वैधानिक मौज्जात*                  | ३,७९६,४८७,७९७ | २,४३०,००१,१२८ | ३,७९६,४८७,७९७ | २,४३०,००१,१२८ |
| पुनः विक्रिको सम्भौतामा खरिद गरिएको धितोपत्र                 | -             | -             | -             | -             |
| नेपाल राष्ट्र बैंकबाट लिन बाँकी अन्य निक्षेप र आउनुपर्ने रकम | -             | -             | -             | -             |
| कुल                                                          | ३,७९६,४८७,७९७ | २,४३०,००१,१२८ | ३,७९६,४८७,७९७ | २,४३०,००१,१२८ |

\*नेपाल राष्ट्र बैंकसंग रहेको वैधानिक मौज्जात अन्तर्गत ने.रा.बैं. को निर्देशन अनुरूप अनिवार्य नगद मौज्जात (CRR) को निमित्त रहेको रकम राखिएको छ ।

## ४.३ बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात

रकम रु. मा

| विवरण                                           | समूह          |             | बैंक          |             |
|-------------------------------------------------|---------------|-------------|---------------|-------------|
|                                                 | यस वर्ष       | गत वर्ष     | यस वर्ष       | गत वर्ष     |
| स्वदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात | ४९,६९१,०४०    | -           | ४९,६९१,०४०    | -           |
| विदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात  | २,८२५,१८३,७७१ | ३०२,६८१,९२४ | २,८२५,१८३,७७१ | ३०२,६८१,९२४ |
| घटाउने: क्षय (Impairment) को लागि व्यवस्था      | -             | -           | -             | -           |
| कुल                                             | २,८७४,८७४,८११ | ३०२,६८१,९२४ | २,८७४,८७४,८११ | ३०२,६८१,९२४ |

## ४.४ व्युत्पन्न (Derivative) वित्तीय उपकरणहरू

रकम रु. मा

| विवरण                      | समूह       |           | बैंक       |           |
|----------------------------|------------|-----------|------------|-----------|
|                            | यस वर्ष    | गत वर्ष   | यस वर्ष    | गत वर्ष   |
| व्यापारिक लगानी            |            |           |            |           |
| ब्याजदर स्वाप              | -          | -         | -          | -         |
| मुद्रा स्वाप               | -          | -         | -          | -         |
| अग्रिम विनिमय सम्भौता      | ४७,००७,४९८ | १,०२९,४९७ | ४७,००७,४९८ | १,०२९,४९७ |
| अन्य                       | -          | -         | -          | -         |
| जोखिम व्यवस्थापनको निमित्त |            |           |            |           |
| ब्याजदर स्वाप              | -          | -         | -          | -         |

|                       |                   |                  |                   |                  |
|-----------------------|-------------------|------------------|-------------------|------------------|
| मुद्रा स्वाप          | -                 | -                | -                 | -                |
| अग्रिम विनिमय सम्झौता | -                 | -                | -                 | -                |
| अन्य                  | -                 | -                | -                 | -                |
| <b>कुल</b>            | <b>४७,००७,४९८</b> | <b>१,०२९,४९७</b> | <b>४७,००७,४९८</b> | <b>१,०२९,४९७</b> |

## ४.५ अन्य व्यापारिक सम्पत्तिहरू

रकम रु. मा

| विवरण                                 | समूह               |                    | बैंक               |                   |
|---------------------------------------|--------------------|--------------------|--------------------|-------------------|
|                                       | यस वर्ष            | गत वर्ष            | यस वर्ष            | गत वर्ष           |
| ट्रेजरी बिल                           | -                  | -                  | -                  | -                 |
| नेपाल सरकारको ऋणपत्र                  | -                  | -                  | -                  | -                 |
| नेपाल राष्ट्र बैंकको ऋणपत्र           | -                  | -                  | -                  | -                 |
| स्वदेशी इजाजत प्राप्त संस्थाको ऋणपत्र | -                  | -                  | -                  | -                 |
| शेयरहरू                               | ६१५,१००,०३८        | १३६,७२२,८१८        | ४५२,२७७,९८१        | ९०,४८६,६६८        |
| अन्य*                                 | १४४,६१०,९५६        | १३७,३५५            | १४४,६१०,९५६        | १३७,३५५           |
| <b>जम्मा</b>                          | <b>७५९,७१०,९९४</b> | <b>१३६,८६०,१७३</b> | <b>५९६,८८८,९३७</b> | <b>९०,६२४,०२३</b> |
| धितोमा राखिएको (Pledged)              | -                  | -                  | -                  | -                 |
| धितोमा नराखिएको (Non-pledged)         | ७५९,७१०,९९४        | १३६,८६०,१७३        | ५९६,८८८,९३७        | ९०,६२४,०२३        |

\*अन्य व्यापारिक सम्पत्तिमा Vault मा राखिएको सुन तथा चाँदी समावेश छन् ।

रकम रु. मा

| धितोपत्रमा लगानी गरिएका अन्य व्यापारिक सम्पत्तिहरू                                                             | समूह       |                         |           |                         | बैंक       |                         |           |                         |
|----------------------------------------------------------------------------------------------------------------|------------|-------------------------|-----------|-------------------------|------------|-------------------------|-----------|-------------------------|
|                                                                                                                | यस वर्ष    |                         | गत वर्ष   |                         | यस वर्ष    |                         | गत वर्ष   |                         |
|                                                                                                                | परल मूल्य  | उचित मूल्य (Fair Value) | परल मूल्य | उचित मूल्य (Fair Value) | परल मूल्य  | उचित मूल्य (Fair Value) | परल मूल्य | उचित मूल्य (Fair Value) |
| <b>१. बैंकको सुचिकृत धितोपत्रमा लगानी</b>                                                                      |            |                         |           |                         |            |                         |           |                         |
| १.१ सोल्टी होटल लिमिटेड<br>१६२.१५ इक्विटी शेयर रु. १० प्रति शेयर                                               | ४४,४९८     | ४२,४८३                  | ४४,४९८    | २४,९७१                  | ४४,४९८     | ४२,४८३                  | ४४,४९८    | २४,९७१                  |
| १.२ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड<br>९,६७९.९१ इक्विटी शेयर (६२०.२२ बोनस शेयर सहित) रु. १०० प्रति शेयर | १२,६४६,२३० | १८,५७५,७४५              | १,२०६,९६२ | १,२६०,८७४               | १२,६४६,२३० | १८,५७५,७४५              | १,२०६,९६२ | १,२६०,८७४               |
| १.३ एशिएन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड<br>०.७२ इक्विटी शेयर रु. १०० प्रति शेयर                             | ४६२        | ९७१                     | ४६२       | ४३७                     | ४६२        | ९७१                     | ४६२       | ४३७                     |
| १.४ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड<br>०.०८० इक्विटी शेयर रु. १०० प्रति शेयर                            | ५७         | ९२                      | ७९        | ४८                      | ५७         | ९२                      | ७९        | ४८                      |
| १.५ शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड<br>१०,६९५ इक्विटी शेयर (६९५ बोनस शेयर सहित) रु. १०० प्रति शेयर            | २१,९६७,७७९ | २०,८७६,६३०              | -         | -                       | २१,९६७,७७९ | २०,८७६,६३०              | -         | -                       |
| १.६ नेको इन्स्योरेन्स लिमिटेड<br>३,४६५.०६ इक्विटी शेयर (४६५.४८ बोनस शेयर सहित) रु. १०० प्रति शेयर              | ५,१९१,४५४  | ४,६७१,४६५               | -         | २५२                     | ५,१९१,४५४  | ४,६७१,४६५               | -         | २५२                     |
| १.७ प्रभु इन्स्योरेन्स लिमिटेड<br>०.२२ इक्विटी शेयर रु. १०० प्रति शेयर                                         | -          | -                       | ६८४       | ५,१२०                   | -          | -                       | ६८४       | ५,१२०                   |
| १.८ सिद्धार्थ इन्स्योरेन्स लिमिटेड<br>०.४८ इक्विटी शेयर रु. १०० प्रति शेयर                                     | ३३०        | ५१२                     | १,१०५,०९४ | ७३७,४३१                 | ३३०        | ५१२                     | १,१०५,०९४ | ७३७,४३१                 |
| १.९ युडेसियल इन्स्योरेन्स कम्पनी लिमिटेड<br>२३.८३ बोनस शेयर                                                    | १५,४२७     | १९,३०३                  | ९९९       | ९२७                     | १५,४२७     | १९,३०३                  | ९९९       | ९२७                     |
| १.१० लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड<br>०.६८ बोनस शेयर                                             | १०         | १,६०४                   | १०        | ८२८                     | १०         | १,६०४                   | १०        | ८२८                     |
| १.११ प्राइम लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड<br>१ इक्विटी शेयर रु. १०० प्रति शेयर                     | ५७०        | ९५४                     | -         | -                       | ५७०        | ९५४                     | -         | -                       |
| १.१२ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड<br>०.७१ बोनस शेयर                                                    | ५८६        | ८३५                     | १,१४०,४१३ | ८५२,३६८                 | ५८६        | ८३५                     | १,१४०,४१३ | ८५२,३६८                 |
| १.१३ रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड<br>६,२७५ इक्विटी शेयर रु. १०० प्रति शेयर                               | ४,३२६,७७१  | ४,२१६,८००               | -         | -                       | ४,३२६,७७१  | ४,२१६,८००               | -         | -                       |
| १.१४ सूर्य जीवन बीमा कम्पनी लिमिटेड<br>२७५ बोनस शेयर                                                           | १९१,६६७    | २५३,५५०                 | -         | -                       | १९१,६६७    | २५३,५५०                 | -         | -                       |
| १.१५ एन एल जी इन्स्योरेन्स कम्पनी लिमिटेड<br>०.३२ इक्विटी शेयर                                                 | १२६        | ३९०                     | १११,०००   | ७२९,२७०                 | १२६        | ३९०                     | १११,०००   | ७२९,२७०                 |
| १.१६ लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड<br>०.१७ बोनस शेयर                                               | ११३        | १३३                     | १,३४४     | ९८०                     | ११३        | १३३                     | १,३४४     | ९८०                     |
| १.१७ नेपाल पुर्नबीमा कम्पनी लिमिटेड<br>२,००० इक्विटी शेयर रु. १०० प्रति शेयर                                   | ३,२७०,०००  | ३,१८८,०००               | -         | -                       | ३,२७०,०००  | ३,१८८,०००               | -         | -                       |

| धितोपत्रमा लागानी गरिएका अन्य व्यापारिक सम्पत्तिहरू                                                             | समूह       |                         |           |                         | बैंक       |                         |           |                         |
|-----------------------------------------------------------------------------------------------------------------|------------|-------------------------|-----------|-------------------------|------------|-------------------------|-----------|-------------------------|
|                                                                                                                 | यस वर्ष    |                         | गत वर्ष   |                         | यस वर्ष    |                         | गत वर्ष   |                         |
|                                                                                                                 | परल मूल्य  | उचित मूल्य (Fair Value) | परल मूल्य | उचित मूल्य (Fair Value) | परल मूल्य  | उचित मूल्य (Fair Value) | परल मूल्य | उचित मूल्य (Fair Value) |
| १.१८ नेपाल दुसञ्चार कम्पनी लिमिटेड<br>३,००० इक्विटी शेयर रु. १०० प्रति शेयर                                     | ४,१६६,४९०  | ३,९४२,०००               | -         | -                       | ४,१६६,४९०  | ३,९४२,०००               | -         | -                       |
| १.१९ चिलिमे जलविद्युत कम्पनी लिमिटेड<br>०.९७ बोनस शेयर                                                          | -          | ६६६                     | -         | ३५१                     | -          | ६६६                     | -         | ३५१                     |
| १.२० रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड<br>१११.७६ इक्विटी शेयर (५.३२ बोनस शेयर सहित) रु. १०० प्रति शेयर | ३६,०८९     | ६४,३७२                  | ७४८,८१८   | १८५,५०९                 | ३६,०८९     | ६४,३७२                  | ७४८,८१८   | १८५,५०९                 |
| १.२१ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड<br>१,९७६.१९ इक्विटी शेयर (०.२१५ बोनस शेयर सहित) रु. १०० प्रति शेयर   | २,७२४,०६८  | ३,४३४,६२४               | ५३,५३७    | ६५,३७७                  | २,७२४,०६८  | ३,४३४,६२४               | ५३,५३७    | ६५,३७७                  |
| १.२२ फर्स्ट माइक्रोफाइनांस लघुवित्त वित्तीय संस्था लिमिटेड<br>२.९७ बोनस शेयर                                    | ४७१        | २,४४५                   | ४७१       | ४९२                     | ४७१        | २,४४५                   | ४७१       | ४९२                     |
| १.२३ डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड<br>१.४९ इक्विटी शेयर (०.२ बोनस शेयर सहित) रु. १०० प्रति शेयर     | ९२४        | २,५२०                   | ९२४       | १,१२६                   | ९२४        | २,५२०                   | ९२४       | १,१२६                   |
| १.२४ माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड<br>७ इक्विटी शेयर रु. १०० प्रति शेयर                      | ११,८०५     | १५,२६०                  | -         | -                       | ११,८०५     | १५,२६०                  | -         | -                       |
| १.२५ एन आई सी पशिया लघुवित्त वित्तीय संस्था लिमिटेड<br>१२.२२ इक्विटी शेयर रु. १०० प्रति शेयर                    | ६,६५६      | १८,८८०                  | -         | -                       | ६,६५६      | १८,८८०                  | -         | -                       |
| १.२६ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड<br>०.७५ इक्विटी शेयर रु. १०० प्रति शेयर                         | ६६५        | १,२४४                   | ६६५       | ७७७                     | ६६५        | १,२४४                   | ६६५       | ७७७                     |
| १.२७ आरएफडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड<br>१ इक्विटी शेयर रु. १०० प्रति शेयर                              | ७२६        | ८६७                     | -         | -                       | ७२६        | ८६७                     | -         | -                       |
| १.२८ नेस्टे लघुवित्त वित्तीय संस्था लिमिटेड<br>१ इक्विटी शेयर (०.६६ बोनस शेयर सहित) रु. १०० प्रति शेयर          | ३          | १,६००                   | १,८०४     | १५१,७०५                 | ३          | १,६००                   | १,८०४     | १५१,७०५                 |
| १.२९ साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड<br>७६.६५ इक्विटी शेयर (७४ बोनस शेयर सहित) रु. १०० प्रति शेयर    | ४,१८९      | १२५,७०२                 | २७४,३३३   | ४३०,५२४                 | ४,१८९      | १२५,७०२                 | २७४,३३३   | ४३०,५२४                 |
| १.३० निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड<br>१ इक्विटी शेयर (बोनस शेयर सहित) रु. १०० प्रति शेयर        | ४६१        | १,६०४                   | ४४९,९८२   | ५०८,०५८                 | ४६१        | १,६०४                   | ४४९,९८२   | ५०८,०५८                 |
| १.३१ एन आई बि एल समृद्धि फण्ड १<br>३४७,७८२ इक्विटी शेयर रु. १० प्रति शेयर                                       | ३,४७७,८२०  | ४,९९४,१५०               | -         | -                       | ३,४७७,८२०  | ४,९९४,१५०               | -         | -                       |
| १.३२ एन आई बि एल समृद्धि फण्ड २<br>५००,००० इक्विटी शेयर रु. १० प्रति शेयर                                       | ५,०००,०००  | ५,४०५,०००               | -         | -                       | ५,०००,०००  | ५,४०५,०००               | -         | -                       |
| १.३३ एनएमबि हाईब्रिड फण्ड एल १<br>७७४,०६९ इक्विटी शेयर रु. १० प्रति शेयर                                        | ७,७४०,६९०  | १०,५६६,०४२              | ३,१५४,८०० | २,९९७,०६०               | ७,७४०,६९०  | १०,५६६,०४२              | ३,१५४,८०० | २,९९७,०६०               |
| १.३४ नविल इक्विटी फण्ड<br>८५७,५४९ इक्विटी शेयर रु. १० प्रति शेयर                                                | ८,५७५,४९०  | १२,५२०,२१५              | २,२५२,९९० | २,९२०,०४०               | ८,५७५,४९०  | १२,५२०,२१५              | २,२५२,९९० | २,९२०,०४०               |
| १.३५ एन आई बि एल प्रगति फण्ड<br>१,२३३,२२२ इक्विटी शेयर रु. १० प्रति शेयर                                        | १२,३३२,२२० | १८,३१३,३४७              | ३,४२४,८०० | २,७९१,२१२               | १२,३३२,२२० | १८,३१३,३४७              | ३,४२४,८०० | २,७९१,२१२               |

रकम रु. मा

| धितोपत्रमा लगानी गरिएका अन्य व्यापारिक सम्पत्तिहरू                                               | समूह       |                         |            |                         | बैंक       |                         |            |                         |
|--------------------------------------------------------------------------------------------------|------------|-------------------------|------------|-------------------------|------------|-------------------------|------------|-------------------------|
|                                                                                                  | यस वर्ष    |                         | गत वर्ष    |                         | यस वर्ष    |                         | गत वर्ष    |                         |
|                                                                                                  | परल मूल्य  | उचित मूल्य (Fair Value) | परल मूल्य  | उचित मूल्य (Fair Value) | परल मूल्य  | उचित मूल्य (Fair Value) | परल मूल्य  | उचित मूल्य (Fair Value) |
| १.३६ कुमारी इक्विटी फण्ड<br>५००,००० इक्विटी शेयर रु. १० प्रति शेयर                               | ५,०००,०००  | ५,२५०,०००               | -          | -                       | ५,०००,०००  | ५,२५०,०००               | -          | -                       |
| १.३७ लक्ष्मी इक्विटी फण्ड<br>१४२,४७८ इक्विटी शेयर रु. १० प्रति शेयर                              | १,४२४,७८०  | १,९६६,१९६               | २,९२४,७८०  | २,५६५,०३२               | १,४२४,७८०  | १,९६६,१९६               | २,९२४,७८०  | २,५६५,०३२               |
| १.३८ सिद्धार्थ इक्विटी फण्ड<br>१,५०६,१४८ इक्विटी शेयर रु. १० प्रति शेयर                          | १५,०६१,४८० | २१,१६१,३७९              | ७,८००,०००  | ७,८००,०००               | १५,०६१,४८० | २१,१६१,३७९              | ७,८००,०००  | ७,८००,०००               |
| १.३९ सानिमा इक्विटी फण्ड<br>२,२००,००० इक्विटी शेयर रु. १० प्रति शेयर                             | २२,०००,००० | ३६,३३८,०००              | २,०००,०००  | १,९८६,०००               | २२,०००,००० | ३६,३३८,०००              | २,०००,०००  | १,९८६,०००               |
| १.४० सानिमा लार्ज क्याप फण्ड<br>५००,००० इक्विटी शेयर रु. १० प्रति शेयर                           | ५,०००,०००  | ५,२५०,०००               | -          | -                       | ५,०००,०००  | ५,२५०,०००               | -          | -                       |
| १.४१ नबिल ब्यालेन्स फण्ड २<br>१००,००० इक्विटी शेयर रु. १० प्रति शेयर                             | १,०००,०००  | १,४१०,०००               | १,०००,०००  | ९९०,०००                 | १,०००,०००  | १,४१०,०००               | १,०००,०००  | ९९०,०००                 |
| १.४२ सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २<br>७,९८९,४५९ इक्विटी शेयर रु. १० प्रति शेयर           | ७९,८९४,५९० | ११३,४५०,३१८             | ५०,०००,००० | ५०,०००,०००              | ७९,८९४,५९० | ११३,४५०,३१८             | ५०,०००,००० | ५०,०००,०००              |
| १.४३ एनएमबि ५०<br>१००,००० इक्विटी शेयर रु. १० प्रति शेयर                                         | १,०००,०००  | १,४९५,०००               | २,०००,०००  | २,०००,०००               | १,०००,०००  | १,४९५,०००               | २,०००,०००  | २,०००,०००               |
| १.४४ सनराइज फर्स्ट म्युचुअल फण्ड<br>२००,००० इक्विटी शेयर रु. १० प्रति शेयर                       | २,०००,०००  | ३,२००,०००               | ५,०००,०००  | ५,०००,०००               | २,०००,०००  | ३,२००,०००               | ५,०००,०००  | ५,०००,०००               |
| १.४५ सनराइज ब्लूचिप फण्ड<br>५००,००० इक्विटी शेयर रु. १० प्रति शेयर                               | ५,०००,०००  | ५,०८०,०००               | -          | -                       | ५,०००,०००  | ५,०८०,०००               | -          | -                       |
| १.४६ लक्ष्मी उन्नति कोष<br>५००,००० इक्विटी शेयर रु. १० प्रति शेयर                                | ५,०००,०००  | ६,३१०,०००               | -          | -                       | ५,०००,०००  | ६,३१०,०००               | -          | -                       |
| १.४७ हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेड<br>३१,८६० इक्विटी शेयर रु. १०० प्रति शेयर | २,८९६,४००  | १४,३०५,१४०              | -          | -                       | २,८९६,४००  | १४,३०५,१४०              | -          | -                       |
| १.४८ मेरो माइक्रोफाइन्स लघुवित्त वित्तीय संस्था लिमिटेड<br>१०० इक्विटी शेयर रु. १०० प्रति शेयर   | ४,१००      | १५४,६००                 | -          | -                       | ४,१००      | १५४,६००                 | -          | -                       |
| १.४८ डायी ग्रुप पावर लिमिटेड<br>६९९ इक्विटी शेयर रु. १०० प्रति शेयर                              | ५७,१००     | ३९८,४३०                 | -          | -                       | ५७,१००     | ३९८,४३०                 | -          | -                       |
| १.५० अरुण काबेली पावर लिमिटेड<br>३११ इक्विटी शेयर रु. १०० प्रति शेयर                             | २९,५००     | १४७,४१४                 | -          | -                       | २९,५००     | १४७,४१४                 | -          | -                       |
| १.५१ ग्लोबल आपूर्ति समुन्नत योजना १<br>३,७९७,२६८ इक्विटी शेयर रु. १० प्रति शेयर                  | ३७,९७२,६८० | ७७,००८,५९५              | -          | -                       | ३७,९७२,६८० | ७७,००८,५९५              | -          | -                       |
| १.५२ फरवर्ड माइक्रोफाइन्स लघुवित्त वित्तीय संस्था लिमिटेड<br>८० इक्विटी शेयर रु. १०० प्रति शेयर  | २,६००      | २२१,६००                 | -          | -                       | २,६००      | २२१,६००                 | -          | -                       |
| १.५३ नेशनल माइक्रोफाइन्स लघुवित्त वित्तीय संस्था लिमिटेड<br>६१ इक्विटी शेयर रु. १०० प्रति शेयर   | १,९००      | २१९,७८३                 | -          | -                       | १,९००      | २१९,७८३                 | -          | -                       |
| १.५४ एन आई सी पश्चिमा ग्रोथ फण्ड<br>२,०००,००० इक्विटी शेयर रु. १० प्रति शेयर                     | २०,०००,००० | ३०,०००,०००              | -          | -                       | २०,०००,००० | ३०,०००,०००              | -          | -                       |

| धितोपत्रमा लगानी गरिएका अन्य व्यापारिक सम्पत्तिहरू                                                          | समूह      |                         |           |                         | बैंक      |                         |           |                         |
|-------------------------------------------------------------------------------------------------------------|-----------|-------------------------|-----------|-------------------------|-----------|-------------------------|-----------|-------------------------|
|                                                                                                             | यस वर्ष   |                         | गत वर्ष   |                         | यस वर्ष   |                         | गत वर्ष   |                         |
|                                                                                                             | परल मूल्य | उचित मूल्य (Fair Value) | परल मूल्य | उचित मूल्य (Fair Value) | परल मूल्य | उचित मूल्य (Fair Value) | परल मूल्य | उचित मूल्य (Fair Value) |
| १.५५ प्रभु इन्डोरेन्स लिमिटेड - संस्थापक शेयर ३५,५२४ इक्विटी शेयर (१०.३८१ बोस शेयर सहित) रु. १०० प्रति शेयर | १,७०२,९६७ | १,७०५,१५२०              | १,७०२,९६७ | ७,२९७,९००               | १,७०२,९६७ | १,७०५,१५२०              | १,७०२,९६७ | ७,२९७,९००               |
| २. सहायक कम्पनिको सुचिबद्ध धितोपत्रमा लगानी                                                                 |           |                         |           |                         |           |                         |           |                         |
| २.१ सेञ्चरी कर्मासियल बैंक लिमिटेड ६ इक्विटी शेयर (बोस शेयर सहित) रु. १०० प्रति शेयर                        | ५९५       | १,७४६                   | ५९५       | ८२५                     | -         | -                       | -         | -                       |
| २.२ सिमिल बैंक लिमिटेड                                                                                      | -         | -                       | ३२८,७१७   | २२७,४०४                 | -         | -                       | -         | -                       |
| २.३ लक्ष्मी बैंक लिमिटेड १,८४९ इक्विटी शेयर रु. १०० प्रति शेयर                                              | ६८३,३६४   | ७३०,३५५                 | ६,०७७     | १,४६३                   | -         | -                       | -         | -                       |
| २.४ नेपाल बैंक लिमिटेड ४,५०० इक्विटी शेयर रु. १०० प्रति शेयर                                                | १,८७१,९८१ | १,९९३,५००               | १३०,४८०   | १३३,४६४                 | -         | -                       | -         | -                       |
| २.५ नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड ४,३५५ इक्विटी शेयर रु. १०० प्रति शेयर                                  | २,०६९,७४२ | १,९९४,१००               | २         | २,१५५                   | -         | -                       | -         | -                       |
| २.६ एन आई सी एसिया बैंक लिमिटेड ६,००३ इक्विटी शेयर रु. १०० प्रति शेयर                                       | ५,२८०,१७६ | ५,९६६,९८२               | २         | १,६५९                   | -         | -                       | -         | -                       |
| २.७ प्राइम कर्मासियल बैंक लिमिटेड ५,५३० इक्विटी शेयर रु. १०० प्रति शेयर                                     | २,४२३,७०७ | २,६४८,८७०               | ५,७५७     | ४०,०३५                  | -         | -                       | -         | -                       |
| २.८ स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ४,२८१ इक्विटी शेयर रु. १०० प्रति शेयर                          | २,६७१,६१९ | २,५२५,७९०               | ८६७       | ६४५                     | -         | -                       | -         | -                       |
| २.९ कृषि विकास बैंक लिमिटेड १,९४६ इक्विटी शेयर रु. १०० प्रति शेयर                                           | ८८७,६१९   | ९३२,१३४                 | -         | -                       | -         | -                       | -         | -                       |
| २.१० ग्लोबल आई एम ई बैंक लिमिटेड ७,१०० इक्विटी शेयर रु. १०० प्रति शेयर                                      | ३,२१०,५१० | ३,१३१,१००               | -         | -                       | -         | -                       | -         | -                       |
| २.११ हिमालयन बैंक लिमिटेड ४,५२१ इक्विटी शेयर रु. १०० प्रति शेयर                                             | २,५५०,९१३ | २,१८८,१६४               | -         | -                       | -         | -                       | -         | -                       |
| २.१२ एभरेष्ट बैंक लिमिटेड १८४ इक्विटी शेयर रु. १०० प्रति शेयर                                               | १३१,४९८   | १३५,७९२                 | -         | -                       | -         | -                       | -         | -                       |
| २.१३ मेगा बैंक नेपाल लिमिटेड ३,४१० इक्विटी शेयर रु. १०० प्रति शेयर                                          | १,२३१,३१५ | १,२४८,०६०               | -         | -                       | -         | -                       | -         | -                       |
| २.१४ नबिल बैंक लिमिटेड ९७५ इक्विटी शेयर रु. १०० प्रति शेयर                                                  | १,२४५,८२६ | १,३२५,०२५               | -         | -                       | -         | -                       | -         | -                       |
| २.१५ एन एम बि बैंक लिमिटेड ७,३६१ इक्विटी शेयर रु. १०० प्रति शेयर                                            | ३,०५५,१०० | ३,२३८,८४०               | -         | -                       | -         | -                       | -         | -                       |
| २.१६ प्रभु बैंक लिमिटेड ६,९०० इक्विटी शेयर रु. १०० प्रति शेयर                                               | ३,१७६,८४० | ३,१५३,३००               | -         | -                       | -         | -                       | -         | -                       |
| २.१७ सिद्धार्थ बैंक लिमिटेड ३,००० इक्विटी शेयर रु. १०० प्रति शेयर                                           | १,४२०,३०० | १,५१२,०००               | -         | -                       | -         | -                       | -         | -                       |

| धितोपत्रमा लगानी गरिएका अन्य व्यापारिक सम्पत्तिहरू                                          | समूह      |                         |           |                         | बैंक      |                         |           |                         |
|---------------------------------------------------------------------------------------------|-----------|-------------------------|-----------|-------------------------|-----------|-------------------------|-----------|-------------------------|
|                                                                                             | यस वर्ष   |                         | गत वर्ष   |                         | यस वर्ष   |                         | गत वर्ष   |                         |
|                                                                                             | परल मूल्य | उचित मूल्य (Fair Value) | परल मूल्य | उचित मूल्य (Fair Value) | परल मूल्य | उचित मूल्य (Fair Value) | परल मूल्य | उचित मूल्य (Fair Value) |
| २.१८ सानिमा बैंक लिमिटेड<br>३,००२ इक्विटी शेयर रु. १०० प्रति शेयर                           | १,३९३,४०४ | १,४५५,९७०               | -         | -                       | -         | -                       | -         | -                       |
| २.१९ कुमारी बैंक लिमिटेड<br>४,४२३ इक्विटी शेयर रु. १०० प्रति शेयर                           | १,६१०,९९२ | १,६४०,९९३               | -         | -                       | -         | -                       | -         | -                       |
| २.२० गरीमा विकास बैंक लिमिटेड<br>२,५४६ इक्विटी शेयर रु. १०० प्रति शेयर                      | १,२८२,४६७ | १,३८५,०२४               | -         | -                       | -         | -                       | -         | -                       |
| २.२१ एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड<br>४५० इक्विटी शेयर रु. १०० प्रति शेयर                  | ३७१,८५०   | ३८४,७५०                 | -         | -                       | -         | -                       | -         | -                       |
| २.२२ ज्योति विकास बैंक लिमिटेड<br>७०० इक्विटी शेयर रु. १०० प्रति शेयर                       | ३२२,७००   | ३३४,६००                 | -         | -                       | -         | -                       | -         | -                       |
| २.२३ कामना सेवा विकास बैंक लिमिटेड<br>२,३४८ इक्विटी शेयर रु. १०० प्रति शेयर                 | १,२२१,९६० | १,३६१,८४०               | -         | -                       | -         | -                       | -         | -                       |
| २.२४ लुम्बिनी विकास बैंक लिमिटेड<br>४,४२३ इक्विटी शेयर रु. १०० प्रति शेयर                   | २,०६१,६९२ | २,०९८,९८०               | -         | -                       | -         | -                       | -         | -                       |
| २.२५ मिटेरी विकास बैंक लिमिटेड<br>३०० इक्विटी शेयर रु. १०० प्रति शेयर                       | १७६,५००   | १७५,८००                 | -         | -                       | -         | -                       | -         | -                       |
| २.२६ मुक्तिनाथ बैंक लिमिटेड<br>२,९३८ इक्विटी शेयर रु. १०० प्रति शेयर                        | १,८१८,८२० | १,९३०,२६६               | -         | -                       | -         | -                       | -         | -                       |
| २.२७ शाइन रेसुना डेभलपमेन्ट बैंक लिमिटेड<br>५९० इक्विटी शेयर रु. १०० प्रति शेयर             | १६४,२६७   | २६३,७३०                 | -         | -                       | -         | -                       | -         | -                       |
| २.२८ आइ सि एफ सि फाइनांस लिमिटेड<br>१,६७० इक्विटी शेयर रु. १०० प्रति शेयर                   | ९०१,९१०   | १,०६८,८००               | -         | -                       | -         | -                       | -         | -                       |
| २.२९ श्री इनभेष्टमेन्ट एण्ड फाइनांस कम्पनी लिमिटेड<br>१,६०० इक्विटी शेयर रु. १०० प्रति शेयर | ६४३,८००   | ७८२,४००                 | -         | -                       | -         | -                       | -         | -                       |
| २.३० सोल्टी होटल लिमिटेड<br>१५ इक्विटी शेयर रु. १० प्रति शेयर                               | ३,४३२     | ३,९३०                   | ३,४३१     | २,३१०                   | -         | -                       | -         | -                       |
| २.३१ अपि हाईड्रोपावर लिमिटेड<br>६६ इक्विटी शेयर रु. १०० प्रति शेयर                          | २९,१४८    | २६,५९८                  | २७,१४७    | ४,६४४                   | -         | -                       | -         | -                       |
| २.३२ खासिखोला हाईड्रोपावर कम्पनी लिमिटेड<br>१६ इक्विटी शेयर रु. १०० प्रति शेयर              | १,६००     | ४,४६४                   | १,६००     | ७८४                     | -         | -                       | -         | -                       |
| २.३३ युनिवर्सल पावर कम्पनी लिमिटेड<br>१० इक्विटी शेयर रु. १०० प्रति शेयर                    | २,८९०     | ३,१५०                   | २,८९०     | ७००                     | -         | -                       | -         | -                       |
| २.३४ रिडी जलविद्युत कम्पनी लिमिटेड<br>१५ इक्विटी शेयर (बोनस शेयर सहित) रु. १०० प्रति शेयर   | १         | ८,६४०                   | १         | १,२६०                   | -         | -                       | -         | -                       |
| २.३५ सानिमा माई हाइड्रो पावर कम्पनी लिमिटेड<br>३०० इक्विटी शेयर रु. १०० प्रति शेयर          | १४७,५००   | १५३,९००                 | -         | -                       | -         | -                       | -         | -                       |
| २.३६ सान्जेल जल विद्युत कम्पनी लिमिटेड<br>१०० इक्विटी शेयर रु. १०० प्रति शेयर               | ४५,२००    | ४४,९००                  | -         | -                       | -         | -                       | -         | -                       |

| धितोपत्रमा लगानी गरिएका अन्य व्यापारिक सम्पत्तिहरू                                                 | समूह      |                         |           |                         | बैंक      |                         |           |                         |
|----------------------------------------------------------------------------------------------------|-----------|-------------------------|-----------|-------------------------|-----------|-------------------------|-----------|-------------------------|
|                                                                                                    | यस वर्ष   |                         | गत वर्ष   |                         | यस वर्ष   |                         | गत वर्ष   |                         |
|                                                                                                    | परल मूल्य | उचित मूल्य (Fair Value) | परल मूल्य | उचित मूल्य (Fair Value) | परल मूल्य | उचित मूल्य (Fair Value) | परल मूल्य | उचित मूल्य (Fair Value) |
| २.३७ लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड<br>२१२ इक्विटी शेयर रु. १०० प्रति शेयर            | ३७४,१८२   | ४९६,५०४                 | ६३९,६०२   | ५८२,५४०                 | -         | -                       | -         | -                       |
| २.३८ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड<br>२,४६० इक्विटी शेयर रु. १०० प्रति शेयर               | २,९७३,१११ | २,८३१,४६०               | १०३,७२६   | ६६,२००                  | -         | -                       | -         | -                       |
| २.३९ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड<br>२,७०१ इक्विटी शेयर रु. १०० प्रति शेयर               | ५,४५९,५९४ | ५,१८३,२१९               | ४९३,८०५   | ५०५,२६०                 | -         | -                       | -         | -                       |
| २.४० मुडेसियल इन्स्योरेन्स कम्पनी लिमिटेड<br>५० इक्विटी शेयर रु. १०० प्रति शेयर                    | ४०,९००    | ४०,५००                  | -         | -                       | -         | -                       | -         | -                       |
| २.४१ प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड<br>५०० इक्विटी शेयर रु. १०० प्रति शेयर                | ४७९,९००   | ४७७,०००                 | -         | -                       | -         | -                       | -         | -                       |
| २.४२ एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड<br>२,३५० इक्विटी शेयर रु. १०० प्रति शेयर               | ३,१९४,४०० | ३,१६७,८००               | -         | -                       | -         | -                       | -         | -                       |
| २.४३ नेको इन्स्योरेन्स कम्पनी लिमिटेड<br>३,००८ इक्विटी शेयर रु. १०० प्रति शेयर                     | ४,४५०,५०८ | ४,०५४,७८४               | -         | -                       | -         | -                       | -         | -                       |
| २.४४ सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड<br>२,५३० इक्विटी शेयर रु. १०० प्रति शेयर                  | ३,८८३,७९० | ३,४००,३२०               | -         | -                       | -         | -                       | -         | -                       |
| २.४५ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड<br>३,२०० इक्विटी शेयर रु. १०० प्रति शेयर                 | ४,१०८,४०० | ३,७४४,०००               | -         | -                       | -         | -                       | -         | -                       |
| २.४६ शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड<br>१,९८३ इक्विटी शेयर रु. १०० प्रति शेयर                     | ३,९५२,८३७ | ३,८७०,८१६               | -         | -                       | -         | -                       | -         | -                       |
| २.४७ सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड<br>३,५०० इक्विटी शेयर रु. १०० प्रति शेयर                | ३,८४९,४८० | ३,७०३,०००               | -         | -                       | -         | -                       | -         | -                       |
| २.४८ साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड<br>२,१०७ इक्विटी शेयर रु. १०० प्रति शेयर           | ३,३७६,३९४ | ३,४५५,४८०               | -         | -                       | -         | -                       | -         | -                       |
| २.४९ डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड<br>२,३४३ इक्विटी शेयर रु. १०० प्रति शेयर            | ३,८०३,०५० | ३,९५०,२९८               | -         | -                       | -         | -                       | -         | -                       |
| २.५० फरवर्ड माइक्रोफाइनेन्स लघुवित्त वित्तीय संस्था लिमिटेड<br>५५६ इक्विटी शेयर रु. १०० प्रति शेयर | १,४६६,६९० | १,५४०,१२०               | -         | -                       | -         | -                       | -         | -                       |
| २.५१ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड<br>३,२४६ इक्विटी शेयर रु. १०० प्रति शेयर        | ४,४७४,९६६ | ५,१९३,६००               | -         | -                       | -         | -                       | -         | -                       |
| २.५२ आरम्भण्डिसी लघुवित्त वित्तीय संस्था लिमिटेड<br>३५० इक्विटी शेयर रु. १०० प्रति शेयर            | ४८४,०५०   | ४८०,५५०                 | -         | -                       | -         | -                       | -         | -                       |
| २.५३ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड<br>२,६४६ इक्विटी शेयर रु. १०० प्रति शेयर                | ४,५६६,३३४ | ४,५९८,७४८               | ६२,३६३    | २८२,३१०                 | -         | -                       | -         | -                       |
| २.५४ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड<br>२,१९१ इक्विटी शेयर रु. १०० प्रति शेयर           | ३,०४५,८२६ | ३,६३४,८६९               | ३         | ११,०९७                  | -         | -                       | -         | -                       |
| २.५५ शिवम् फिमेन्ट लिमिटेड                                                                         | -         | -                       | ४,६४०     | ५,९८०                   | -         | -                       | -         | -                       |

रकम रु. मा

| धितोपत्रमा लगानी गरिएका अन्य व्यापारिक सम्पत्तिहरू                                                         | समूह               |                         |                    |                         | बैंक               |                         |                   |                         |
|------------------------------------------------------------------------------------------------------------|--------------------|-------------------------|--------------------|-------------------------|--------------------|-------------------------|-------------------|-------------------------|
|                                                                                                            | यस वर्ष            |                         | गत वर्ष            |                         | यस वर्ष            |                         | गत वर्ष           |                         |
|                                                                                                            | परल मूल्य          | उचित मूल्य (Fair Value) | परल मूल्य          | उचित मूल्य (Fair Value) | परल मूल्य          | उचित मूल्य (Fair Value) | परल मूल्य         | उचित मूल्य (Fair Value) |
| २.५६ नबिल इक्विटी फण्ड<br>२१०,७७७ इक्विटी शेयर रु. १० प्रति शेयर                                           | २,१४६,५४२          | ३,०७७,३४४               | २,१४६,५४३          | १,९६६,५४९               | -                  | -                       | -                 | -                       |
| २.५७ एन आइ वि एल प्रगति फण्ड<br>७४,१६३ इक्विटी शेयर रु. १० प्रति शेयर                                      | ६०५,९१२            | १,१०१,३२१               | ६०५,९१४            | ६०४,४२९                 | -                  | -                       | -                 | -                       |
| २.५८ एन आइ वि एल समृद्धि फण्ड १<br>१९२,२७९ इक्विटी शेयर रु. १० प्रति शेयर                                  | २,०६५,८८८          | २,७६१,१२६               | २,०६५,८८८          | १,९०३,५६२               | -                  | -                       | -                 | -                       |
| २.५९ एनएमबि हाइब्रिड फण्ड एल १<br>२९३,२५० इक्विटी शेयर रु. १० प्रति शेयर                                   | २,९२४,२१६          | ४,००२,८६३               | २,९२४,२१६          | २,७८५,८७५               | -                  | -                       | -                 | -                       |
| २.६० सानिमा इक्विटी फण्ड<br>५०,००० इक्विटी शेयर रु. १० प्रति शेयर                                          | ५००,०००            | ८३९,५००                 | ५००,०००            | ४९६,५००                 | -                  | -                       | -                 | -                       |
| २.६१ सिद्धार्थ इक्विटी फण्ड<br>५०,००० इक्विटी शेयर रु. १० प्रति शेयर                                       | ४७४,०००            | ७०२,५००                 | ४७४,०००            | ५००,०००                 | -                  | -                       | -                 | -                       |
| २.६२ नबिल ब्यालेन्स फण्ड २<br>२५०,००० इक्विटी शेयर रु. १० प्रति शेयर                                       | २,५००,०००          | ३,५२५,०००               | २,५००,०००          | २,४७५,०००               | -                  | -                       | -                 | -                       |
| २.६३ मिडिजन्स म्युचुअल फण्ड २<br>३,२५३,३५० इक्विटी शेयर रु. १० प्रति शेयर                                  | ३२,५३३,५००         | ४६,०३४,९०३              | ३२,५३३,५००         | ३२,५३३,५००              | -                  | -                       | -                 | -                       |
| <b>३. सुविधुत नगरीको धितोपत्रमा लगानी</b>                                                                  |                    |                         |                    |                         |                    |                         |                   |                         |
| ३.१ बैकिङ, फाईन्यान्स एण्ड इन्भेस्टमेन्ट्स इन्स्टिट्युट अफ नेपाल<br>११,००० इक्विटी शेयर रु. १०० प्रति शेयर | १,०००,००१          | १,१००,०००               | १,०००,०००          | १,१००,०००               | -                  | -                       | -                 | -                       |
| <b>कुल</b>                                                                                                 | <b>४३९,६२९,४५३</b> | <b>६१५,१००,०३८</b>      | <b>१३२,९३४,१८३</b> | <b>१३६,७२२,८१८</b>      | <b>२९६,७८३,७४५</b> | <b>४५२,२७७,९८९</b>      | <b>८६,३७२,४१६</b> | <b>९०,४८६,६६८</b>       |

## ४.६ बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी

रकम रु. मा

| विवरण                           | समूह          |               | बैंक          |               |
|---------------------------------|---------------|---------------|---------------|---------------|
|                                 | यस वर्ष       | गत वर्ष       | यस वर्ष       | गत वर्ष       |
| लघुवित्त संस्थालाई दिइएको कर्जा | ३,२७९,९६६,६१९ | १,५४९,५९९,५४३ | ३,२७९,९६६,६१९ | १,५४९,५९९,५४३ |
| अन्य                            | -             | -             | -             | -             |
| घटाउने : क्षयको लागि व्यवस्था   | ३२,७९९,६६६    | १५,४९५,९९५    | ३२,७९९,६६६    | १५,४९५,९९५    |
| जम्मा                           | ३,२४७,१६६,९५३ | १,५३४,१०३,५४८ | ३,२४७,१६६,९५३ | १,५३४,१०३,५४८ |

### ४.६.१ क्षयको (Impairment) निम्ति व्यवस्था

रकम रु. मा

| विवरण                   | समूह       |            | बैंक       |            |
|-------------------------|------------|------------|------------|------------|
|                         | यस वर्ष    | गत वर्ष    | यस वर्ष    | गत वर्ष    |
| श्रावण १ को मौज्दात     | १५,४९५,९९५ | १५,९७८,७८० | १५,४९५,९९५ | १५,९७८,७८० |
| यस वर्षको क्षय व्यवस्था | -          | -          | -          | -          |
| यस वर्षको थप            | -          | -          | -          | -          |
| यस वर्षको फिर्ता        | ८,३२८,६७१  | (८५७,३३०)  | ८,३२८,६७१  | (८५७,३३०)  |
| अपलेखन                  | -          | -          | -          | -          |
| अन्य                    | ८,९७५,०००  | ३७४,५४५    | ८,९७५,०००  | ३७४,५४५    |
| आषाढ मसान्तको मौज्दात   | ३२,७९९,६६६ | १५,४९५,९९५ | ३२,७९९,६६६ | १५,४९५,९९५ |

## ४.७ ग्राहकलाई कर्जा तथा सापटी

रकम रु. मा

| विवरण                                                                       | समूह            |                | बैंक            |                |
|-----------------------------------------------------------------------------|-----------------|----------------|-----------------|----------------|
|                                                                             | यस वर्ष         | गत वर्ष        | यस वर्ष         | गत वर्ष        |
| परिशोधित लागतमा मूल्याङ्कन गरिएको कर्जा र सापटी                             | १२१,८८३,७०५,८२७ | ८१,००९,७८३,१९७ | १२१,८८३,७०५,८२७ | ८१,००९,७८३,१९७ |
| घटाउने : क्षय व्यवस्था                                                      | -               | -              | -               | -              |
| सामूहिक क्षय व्यवस्था                                                       | १,६५२,५५१,६२५   | ६९३,६५९,८०४    | १,६५२,५५१,६२५   | ६९३,६५९,८०४    |
| निर्दीष्ट क्षय व्यवस्था                                                     | १,३१९,१११,९१४   | १,३३९,७२८,१४८  | १,३१९,१११,९१४   | १,३३९,७२८,१४८  |
| खुद रकम                                                                     | ११८,९१२,०४२,२८८ | ७८,९७६,३९५,२४५ | ११८,९१२,०४२,२८८ | ७८,९७६,३९५,२४५ |
| नाफा/नोक्सान हिसाबबाट उचित मोल (FVTPL) मा मूल्याङ्कन गरिएको कर्जा तथा सापटी | -               | -              | -               | -              |
| कुल                                                                         | ११८,९१२,०४२,२८८ | ७८,९७६,३९५,२४५ | ११८,९१२,०४२,२८८ | ७८,९७६,३९५,२४५ |

\*बैंकले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको मापदण्ड र नेपाल लेखामान मानक (NAS) ३९ को अनुच्छेद ६३ अनुसार निर्धारण भएको रकम मध्ये बढी रकमलाई कर्जाको क्षय नोक्सानीको रूपमा मापन गरेको छ। नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसार २०७८ आषाढ मसान्तमा कर्जा नोक्सानीको व्यवस्था रु. ३,००४,४६३,२०५ रहेको छ भने, नेपाल लेखामान मानक (NAS) ३९ को अनुच्छेद ६३ अनुसार रु. १,६०६,०२१,७८३ रहेको छ।

### ४.७.१ कर्जा प्रकारको आधारमा कर्जा र सापटीका विश्लेषण

रकम रु. मा

| विवरण                     | समूह           |                | बैंक           |                |
|---------------------------|----------------|----------------|----------------|----------------|
|                           | यस वर्ष        | गत वर्ष        | यस वर्ष        | गत वर्ष        |
| कर्जा प्रकार              |                |                |                |                |
| आवधिक कर्जा               | २९,३८५,६९०,४१० | २१,६७३,५५१,७०४ | २९,३८५,६९०,४१० | २१,६७३,५५१,७०४ |
| अधिविकर्ष                 | १६,५९८,३३४,४०१ | १३,९०४,९४९,२७१ | १६,५९८,३३४,४०१ | १३,९०४,९४९,२७१ |
| ट्रष्ट रिसिप्ट/आयात कर्जा | ४,५२०,२१५,२३३  | २,५४१,४७२,३७९  | ४,५२०,२१५,२३३  | २,५४१,४७२,३७९  |

|                               |                        |                       |                        |                       |
|-------------------------------|------------------------|-----------------------|------------------------|-----------------------|
| माग तथा अन्य चालु पूँजी कर्जा | १५,५२८,००९,६६१         | १२,१८३,६२१,५२४        | १५,५२८,००९,६६१         | १२,१८३,६२१,५२४        |
| व्यक्तिगत आवासीय कर्जा        | ७,६९९,४८८,७३५          | ५,९४७,११६,४०७         | ७,६९९,४८८,७३५          | ५,९४७,११६,४०७         |
| रियल स्टेट कर्जा              | ५,४४३,२६९,१३९          | ५,१९८,५७९,५२२         | ५,४४३,२६९,१३९          | ५,१९८,५७९,५२२         |
| मार्जिन लेन्डिङ कर्जा         | ५,६०८,२१७,४१६          | ३,०३८,७८९,६३५         | ५,६०८,२१७,४१६          | ३,०३८,७८९,६३५         |
| हायर पर्चेज कर्जा             | ५,६०९,१२३,६१७          | ५,७५८,६९३,५२३         | ५,६०९,१२३,६१७          | ५,७५८,६९३,५२३         |
| विपन्न वर्ग कर्जा             | ८,७५९,२४०,९१८          | २,७६५,५०६,८५५         | ८,७५९,२४०,९१८          | २,७६५,५०६,८५५         |
| विल्स खरिद                    | २५,९००,०००             | २५,९००,०००            | २५,९००,०००             | २५,९००,०००            |
| कर्मचारी कर्जा                | ९५६,८७२,५८१            | ५५७,०१६,४७६           | ९५६,८७२,५८१            | ५५७,०१६,४७६           |
| अन्य                          | २१,१६९,४२७,८९१         | ६,६९५,६१३,९००         | २१,१६९,४२७,८९१         | ६,६९५,६१३,९००         |
| <b>कुल</b>                    | <b>१२१,३०३,७९०,००२</b> | <b>८०,२९०,८११,१९६</b> | <b>१२१,३०३,७९०,००२</b> | <b>८०,२९०,८११,१९६</b> |
| असुल उपर हुन बाँकी ब्याज      | ५७९,९१५,८२५            | ७१८,९७२,००२           | ५७९,९१५,८२५            | ७१८,९७२,००२           |
| <b>कुल</b>                    | <b>१२१,८८३,७०५,८२७</b> | <b>८१,००९,७८३,१९८</b> | <b>१२१,८८३,७०५,८२७</b> | <b>८१,००९,७८३,१९८</b> |

### ४.७.२ मुद्राको आधारमा कर्जा र सापटीको विश्लेषण

रकम रु. मा

| विवरण           | समूह                   |                       | बैंक                   |                       |
|-----------------|------------------------|-----------------------|------------------------|-----------------------|
|                 | यस वर्ष                | गत वर्ष               | यस वर्ष                | गत वर्ष               |
| नेपाली रुपैया   | १२०,२४५,७११,९४१        | ८०,६७८,९३६,६२४        | १२०,२४५,७११,९४१        | ८०,६७८,९३६,६२४        |
| भारतीय रुपैया   | -                      | -                     | -                      | -                     |
| अमेरिकन डलर     | १,६३७,९९३,८८६          | ३३०,८४६,५७३           | १,६३७,९९३,८८६          | ३३०,८४६,५७३           |
| पाउण्ड स्टर्लिङ | -                      | -                     | -                      | -                     |
| यूरो            | -                      | -                     | -                      | -                     |
| जापनिज येन      | -                      | -                     | -                      | -                     |
| चाइनिज युआन     | -                      | -                     | -                      | -                     |
| अन्य            | -                      | -                     | -                      | -                     |
| <b>कुल</b>      | <b>१२१,८८३,७०५,८२७</b> | <b>८१,००९,७८३,१९८</b> | <b>१२१,८८३,७०५,८२७</b> | <b>८१,००९,७८३,१९८</b> |

### ४.७.३ धितो सुरक्षणको आधारमा कर्जा तथा सापटीको विश्लेषण

रकम रु. मा

| विवरण                                   | समूह                   |                       | बैंक                   |                       |
|-----------------------------------------|------------------------|-----------------------|------------------------|-----------------------|
|                                         | यस वर्ष                | गत वर्ष               | यस वर्ष                | गत वर्ष               |
| <b>सुरक्षण</b>                          |                        |                       |                        |                       |
| चल/अचल सम्पत्ति                         | ९३,०४७,६७९,७६१         | ६७,५७२,५३०,७६३        | ९३,०४७,६७९,७६१         | ६७,५७२,५३०,७६३        |
| सुन र चाँदी                             | ९४१,९०३,९३६            | ४८३,३६६,४१९           | ९४१,९०३,९३६            | ४८३,३६६,४१९           |
| स्वदेशी बैंक तथा वित्तीय संस्थाको जमानत | -                      | -                     | -                      | -                     |
| सरकारी जमानत                            | २,३७०,४५६              | -                     | २,३७०,४५६              | -                     |
| अन्तराष्ट्रिय सुचिकृत बैंकको जमानत      | -                      | -                     | -                      | -                     |
| निर्यात कागजपत्रको धितो                 | ५,१६६,०००              | २,५११,५५७,५७४         | ५,१६६,०००              | २,५११,५५७,५७४         |
| मुद्राति निक्षेपको धितो                 | ६४७,७०२,०१८            | ३४९,२७७,३८५           | ६४७,७०२,०१८            | ३४९,२७७,३८५           |
| सरकारी धितोपत्रको धितो                  | ३,५३१,०१९              | -                     | ३,५३१,०१९              | -                     |
| काउन्टर जमानत                           | -                      | -                     | -                      | -                     |
| व्यक्तिगत जमानत                         | २,५२६,५६९,५०५          | १०९,८३६,१११           | २,५२६,५६९,५०५          | १०९,८३६,१११           |
| अन्य धितो                               | २४,६५१,४८१,७६६         | ९,९३८,९७५,६७२         | २४,६५१,४८१,७६६         | ९,९३८,९७५,६७२         |
| <b>कुल</b>                              | <b>१२१,८८३,७०५,८२७</b> | <b>८०,९६५,५४३,९२५</b> | <b>१२१,८८३,७०५,८२७</b> | <b>८०,९६५,५४३,९२५</b> |
| सुरक्षण नभएको                           | ५७,३०१,३६५             | ४४,२३९,२७३            | ५७,३०१,३६५             | ४४,२३९,२७३            |
| <b>कुल</b>                              | <b>१२१,८८३,७०५,८२७</b> | <b>८१,००९,७८३,१९८</b> | <b>१२१,८८३,७०५,८२७</b> | <b>८१,००९,७८३,१९८</b> |

### ४.७.४ क्षयको निम्ति व्यवस्था (Allowances for Impairment)

रकम रु. मा

| विवरण                                       | समूह          |               | बैंक          |               |
|---------------------------------------------|---------------|---------------|---------------|---------------|
|                                             | यस वर्ष       | गत वर्ष       | यस वर्ष       | गत वर्ष       |
| निर्दिष्ट क्षयको निम्ति व्यवस्था (Specific) |               |               |               |               |
| श्रावण १ को मौज्दात                         | १,३३९,७२८,१४८ | ६८७,६६१,८५३   | १,३३९,७२८,१४८ | ६८७,६६१,८५३   |
| यस वर्षको क्षय                              | -             | -             | -             | -             |
| यस वर्षको खर्च                              | -             | ६२०,२९९,५६९   | -             | ६२०,२९९,५६९   |
| यस वर्षको फिर्ता                            | (३६९,२१३,९३५) | -             | (३६९,२१३,९३५) | -             |
| अपलेखन                                      | -             | -             | -             | -             |
| विदेशी मुद्राको विनिमय दरको घट/बढको क्षय    | -             | -             | -             | -             |
| अन्य उतारचढाव *                             | ३४८,५९७,७००   | ३१,७६६,७२६    | ३४८,५९७,७००   | ३१,७६६,७२६    |
| आषाढ मसान्तको मौज्दात                       | १,३१९,१११,९१४ | १,३३९,७२८,१४८ | १,३१९,१११,९१४ | १,३३९,७२८,१४८ |
| सापुहिक क्षय व्यवस्था                       |               |               |               |               |
| श्रावण १ को मौज्दात                         | ६९३,६५९,८०४   | ६०२,३६३,७८५   | ६९३,६५९,८०४   | ६०२,३६३,७८५   |
| यस वर्षको व्यवस्था                          | -             | -             | -             | -             |
| यस वर्षको फिर्ता                            | ७५४,९२१,२८६   | २०,६९१,०१९    | ७५४,९२१,२८६   | २०,६९१,०१९    |
| विदेशी मुद्राको विनिमय दरको घट/बढको क्षय    | -             | -             | -             | -             |
| अन्य उतारचढाव *                             | २०३,९७०,५३५   | ७०,६०५,०००    | २०३,९७०,५३५   | ७०,६०५,०००    |
| आषाढ मसान्तको मौज्दात                       | १,६५२,५५१,६२५ | ६९३,६५९,८०४   | १,६५२,५५१,६२५ | ६९३,६५९,८०४   |
| क्षयको कुल व्यवस्था                         | २,९७१,६६३,५३९ | २,०३३,३८७,९५२ | २,९७१,६६३,५३९ | २,०३३,३८७,९५२ |

\* अन्य उतारचढावमा प्राप्त गरिएको संस्थाहरूको क्षय व्यवस्था समेत समावेश गरिएको छ।

### ४.८ लगानी सुरक्षणपत्र

रकम रु. मा

| विवरण                                                                                    | समूह           |                | बैंक           |                |
|------------------------------------------------------------------------------------------|----------------|----------------|----------------|----------------|
|                                                                                          | यस वर्ष        | गत वर्ष        | यस वर्ष        | गत वर्ष        |
| परिशोधित लागतमा मूल्याङ्कन गरिएको सुरक्षणपत्रमा लगानी                                    | २०,९५१,१९६,४९५ | ११,३५२,८२९,५९७ | २०,९१९,४२०,४९५ | ११,३२१,०५३,५९७ |
| अन्य विस्तृत आम्दानी हिसाबबाट उचित मोल (FVTOCI) मा मूल्याङ्कन गरिएको सुरक्षणपत्रमा लगानी | १,११२,१६६,४६२  | ५०७,२७८,९६५    | १,०९८,००१,५८१  | ५०७,२७८,९६५    |
| कुल                                                                                      | २२,०६३,३६२,९५६ | ११,८६०,१०८,५६२ | २२,०१७,४२२,०७५ | ११,८२८,३३२,५६२ |

### ४.८.१ परिशोधित लागतमा मूल्याङ्कन गरिएको सुरक्षणपत्रमा लगानी

रकम रु. मा

| विवरण                                 | समूह           |                | बैंक           |                |
|---------------------------------------|----------------|----------------|----------------|----------------|
|                                       | यस वर्ष        | गत वर्ष        | यस वर्ष        | गत वर्ष        |
| ऋण उपकरण                              | -              | -              | -              | -              |
| सरकारी ऋणपत्र                         | १६,१४८,६७२,२७० | १०,१७६,२३८,३४८ | १६,१४८,६७२,२७० | १०,१७६,२३८,३४८ |
| सरकारी ट्रेजरी बिल                    | ४,७७०,७४८,२२४  | १,१४४,८१५,२४९  | ४,७७०,७४८,२२४  | १,१४४,८१५,२४९  |
| नेपाल राष्ट्र बैंकको ऋणपत्र           | -              | -              | -              | -              |
| नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरू | -              | -              | -              | -              |
| अन्य                                  | ३१,७७६,०००     | ३१,७७६,०००     | -              | -              |
| घटाउने: निर्दिष्ट क्षयको व्यवस्था     | -              | -              | -              | -              |
| कुल                                   | २०,९१९,४२०,४९५ | ११,३५२,८२९,५९७ | २०,९१९,४२०,४९५ | ११,३२१,०५३,५९७ |

### ४.८.२ अन्य विस्तृत आम्दानी हिसाबबाट उचित मोल (FVTOCI) मा मूल्याङ्कन गरिएको सुरक्षणपत्रमा लगानी

रकम रु. मा

| विवरण                          | समूह          |             | बैंक          |             |
|--------------------------------|---------------|-------------|---------------|-------------|
|                                | यस वर्ष       | गत वर्ष     | यस वर्ष       | गत वर्ष     |
| इक्विटी उपकरणहरु               |               |             |               |             |
| सुचिकृत इक्विटी उपकरणहरु       | १,०९०,९०९,९३२ | ५०२,२२८,१०४ | १,०९०,९०९,९३२ | ५०२,२२८,१०४ |
| सुचिकृत नभएका इक्विटी उपकरणहरु | २१,२५६,५३०    | ५,०५०,८६१   | ७,०९१,६४९     | ५,०५०,८६१   |
| कुल                            | १,११२,१६६,४६२ | ५०७,२७८,९६५ | १,०९८,००१,५८१ | ५०७,२७८,९६५ |

### ४.८.३ इक्विटी लगानी सम्बन्धमा जानकारी

रकम रु. मा

| विवरण                                                                                                                                  | समूह        |                            |             |                            | बैंक        |                            |             |                            |
|----------------------------------------------------------------------------------------------------------------------------------------|-------------|----------------------------|-------------|----------------------------|-------------|----------------------------|-------------|----------------------------|
|                                                                                                                                        | यस वर्ष     |                            | गत वर्ष     |                            | यस वर्ष     |                            | गत वर्ष     |                            |
|                                                                                                                                        | परल मूल्य   | उचित मूल्य<br>(Fair Value) | परल मूल्य   | उचित मूल्य<br>(Fair Value) | परल मूल्य   | उचित मूल्य<br>(Fair Value) | परल मूल्य   | उचित मूल्य<br>(Fair Value) |
| <b>१. सुचिकृत इक्विटीमा बैंकको लगानी</b>                                                                                               |             |                            |             |                            |             |                            |             |                            |
| १.१ सिटिजन्स म्युचुअल फण्ड-१<br>१५,०००,००० इक्विटी शेयर<br>रु. १० प्रति शेयर                                                           | १५०,०००,००० | १८८,७००,०००                | १५०,०००,००० | १५०,०००,०००                | १५०,०००,००० | १८८,७००,०००                | १५०,०००,००० | १५०,०००,०००                |
| १.२ मेरो माइक्रोफाईनान्स लघुवित्त<br>वित्तीय संस्था लिमिटेड<br>६९०,०००.३७ इक्विटी शेयर<br>(बोनस शेयर सहित) रु. १००<br>प्रति शेयर       | ३६,४९४,१००  | ५३३,३७०,२८६                | ३६,४९४,१००  | १९८,८४५,७०४                | ३६,४९४,१००  | ५३३,३७०,२८६                | ३६,४९४,१००  | १९८,८४५,७०४                |
| १.३ सिटिजन्स म्युचुअल फण्ड-२<br>१५,०००,००० इक्विटी शेयर रु.<br>१० प्रति शेयर                                                           | १५०,०००,००० | २१२,२५०,०००                | १५०,०००,००० | १५०,०००,०००                | १५०,०००,००० | २१२,२५०,०००                | १५०,०००,००० | १५०,०००,०००                |
| १.४ आरम्भ चौतारी लघुवित्त वित्तीय<br>संस्था लिमिटेड<br>४०,७६४.३३ इक्विटी शेयर<br>(बोनस शेयर सहित) रु. १००<br>प्रति शेयर                | ३,५००,०००   | ३२,०८१,५२४                 | १,०००,०००   | २,४८२,४००                  | ३,५००,०००   | ३२,०८१,५२४                 | १,०००,०००   | २,४८२,४००                  |
| १.५ माहुली सामुदायिक लघुवित्त<br>वित्तीय संस्था लिमिटेड-संस्थापक<br>शेयर ४९,०२१ इक्विटी शेयर<br>(बोनस शेयर सहित) रु. १००<br>प्रति शेयर | २,८०३,५००   | ५३,४३२,८९०                 | -           | -                          | २,८०३,५००   | ५३,४३२,८९०                 | -           | -                          |
| १.६ नेरुडे लघुवित्त वित्तीय संस्था<br>लिमिटेड-संस्थापक<br>शेयर ८८,८४४.०४ इक्विटी शेयर<br>(बोनस शेयर सहित) रु. १००<br>प्रति शेयर        | १३,८६६,३२७  | ७१,०७५,२३२                 | -           | -                          | १३,८६६,३२७  | ७१,०७५,२३२                 | -           | -                          |
| <b>२. सुचिकृत नभएको इक्विटीमा बैंकको लगानी</b>                                                                                         |             |                            |             |                            |             |                            |             |                            |
| २.१ नेशनल बैङ्किंग इन्स्टिट्युट लिमिटेड<br>१८,३४८.६० इक्विटी शेयर<br>रु. १०० प्रति शेयर                                                | १,८३४,८६०   | १,८३४,८६०                  | १,८३४,८६०   | १,८३४,८६०                  | १,८३४,८६०   | १,८३४,८६०                  | १,८३४,८६०   | १,८३४,८६०                  |
| २.२ कर्जा सुचना केन्द्र लि.<br>४७,२४५.६९ इक्विटी शेयर रु.<br>१०० प्रति शेयर                                                            | ३७८,००१     | १,७५१,२८९                  | २१६,००१     | २१६,००१                    | ३७८,००१     | १,७५१,२८९                  | २१६,००१     | २१६,००१                    |
| २.३ प्रभु क्यापिटल लिमिटेड<br>३०,००० इक्विटी शेयर रु. १००<br>प्रति शेयर                                                                | -           | -                          | ३,०००,०००   | ३,०००,०००                  | -           | -                          | ३,०००,०००   | ३,०००,०००                  |
| २.४ नेपाल क्लियरिङ हाउस लिमिटेड*<br>८९,३४१ इक्विटी शेयर (बोनस<br>शेयर सहित) रु. १०० प्रति शेयर                                         | ३,२५७,८००   | १७,६७०,३८१                 | -           | -                          | ३,२५७,८००   | ३,५०५,५००                  | -           | -                          |
| कुल                                                                                                                                    | ३६२,१३४,५८८ | १,११२,१६६,४६२              | ३४२,५४४,९६१ | ५०७,२७८,९६५                | ३६२,१३४,५८८ | १,०९८,००१,५८१              | ३४२,५४४,९६१ | ५०७,२७८,९६५                |

\*आ.व २०७७/७८ को आषाढ मसान्तमा नेपाल क्लियरिङ हाउस लिमिटेडमा बैंकको नियन्त्रण नभएको हुनाले सो मा गरिएको लगानी सम्बद्ध कम्पनीबाट हटाई लगानी सुरक्षण पत्रमा देखाइएको छ।

## ४.५ चालु कर सम्पत्ति

रकम रु. मा

| विवरण                      | समूह          |             | बैंक          |             |
|----------------------------|---------------|-------------|---------------|-------------|
|                            | यस वर्ष       | गत वर्ष     | यस वर्ष       | गत वर्ष     |
| चालु कर सम्पत्ति           | -             | -           | -             | -           |
| चालु वर्षको आय कर सम्पत्ति | १,०५२,३४०,३६४ | ६४७,०१८,२४० | १,०५०,७२६,४२२ | ६३४,०३२,८५० |
| गत वर्षहरुको कर सम्पत्ति   | -             | -           | -             | -           |
| चालु कर दायित्व            | -             | -           | -             | -           |
| चालु वर्षको आयकर दायित्व   | ७६२,२६८,७८९   | ४९१,५४४,३४८ | ७६२,२६८,७८९   | ४९१,५४४,३४८ |
| गत वर्षहरुको कर दायित्व    | -             | -           | -             | -           |
| कुल                        | २९०,०७१,५७५   | १५५,४७३,८९१ | २८८,४५७,६३३   | १४२,४८८,५०२ |

## ४.१० सहायक कम्पनीमा लगानी

रकम रु. मा

| विवरण                                  | समूह    |         | बैंक        |             |
|----------------------------------------|---------|---------|-------------|-------------|
|                                        | यस वर्ष | गत वर्ष | यस वर्ष     | गत वर्ष     |
| सुचिकृत सहायक कम्पनीमा लगानी           | -       | -       | -           | -           |
| सुचिकृत नभएका सहायक कम्पनीमा लगानी     | -       | -       | १६७,२०४,२०० | १६७,२०४,२०० |
| कुल लगानी                              | -       | -       | १६७,२०४,२०० | १६७,२०४,२०० |
| घटाउने : क्षय व्यवस्था                 | -       | -       | -           | -           |
| खुद किताबी मूल्य (Net Carrying Amount) | -       | -       | १६७,२०४,२०० | १६७,२०४,२०० |

### ४.१०.१ सुचिकृत भएका सहायक कम्पनीमा लगानी

रकम रु. मा

| विवरण                                  | समूह    |         | बैंक    |         |
|----------------------------------------|---------|---------|---------|---------|
|                                        | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| सुचिकृत सहायक कम्पनीमा लगानी           | -       | -       | -       | -       |
| सुचिकृत नभएका सहायक कम्पनीमा लगानी     | -       | -       | -       | -       |
| कुल लगानी                              | -       | -       | -       | -       |
| घटाउने : क्षय व्यवस्था                 | -       | -       | -       | -       |
| खुद किताबी मूल्य (Net Carrying Amount) | -       | -       | -       | -       |

### ४.१०.२ सुचिकृत नभएका सहायक कम्पनीमा लगानी

रकम रु. मा

| विवरण                                                                                          | बैंक        |                         |             |                         |
|------------------------------------------------------------------------------------------------|-------------|-------------------------|-------------|-------------------------|
|                                                                                                | यस वर्ष     |                         | गत वर्ष     |                         |
|                                                                                                | परल मूल्य   | उचित मूल्य (Fair value) | परल मूल्य   | उचित मूल्य (Fair value) |
| १. सि बि आई एल क्यापिटल लिमिटेड<br>१,१७२,०४२ इक्विटी शेयर रु. १०० प्रति शेयर                   | ११७,२०४,२०० | ११७,२०४,२००             | -           | -                       |
| २. सि बि आई एल सेक्युरिटीज लिमिटेड<br>५००,००० इक्विटी शेयर रु. १०० प्रति शेयर                  | ५०,०००,०००  | ५०,०००,०००              | -           | -                       |
| अधिल्लो वर्ष:<br>१. सि बि आई एल क्यापिटल लिमिटेड<br>१,१७२,०४० इक्विटी शेयर रु. १०० प्रति शेयर  | -           | -                       | ११७,२०४,२०० | ११७,२०४,२००             |
| अधिल्लो वर्ष:<br>२. सि बि आई एल सेक्युरिटीज लिमिटेड<br>५००,००० इक्विटी शेयर रु. १०० प्रति शेयर | -           | -                       | ५०,०००,०००  | ५०,०००,०००              |
| जम्मा                                                                                          | १६७,२०४,२०० | १६७,२०४,२००             | १६७,२०४,२०० | १६७,२०४,२००             |

## ४.१०.३ बैंकको सहायक कम्पनीहरूसँग सम्बन्धित जानकारी

रकम रु. मा

| विवरण                              | बैंक              |         |
|------------------------------------|-------------------|---------|
|                                    | स्वामित्व प्रतिशत |         |
|                                    | यस वर्ष           | गत वर्ष |
| १. सि बि आई एल क्यापिटल लिमिटेड    | ५८.६०%            | ५८.६०%  |
| २. सि बि आई एल सेक्युरिटीज लिमिटेड | १००.००%           | १००.००% |

## ४.१०.४ सहायक कम्पनीहरूको गैह्र नियन्त्रित स्वार्थ (Non Controlling Interest)

रकम रु. मा

| विवरण                                                          | समूह                         |
|----------------------------------------------------------------|------------------------------|
|                                                                | यस वर्ष                      |
|                                                                | सि बि आई एल क्यापिटल लिमिटेड |
| गैह्र नियन्त्रित स्वार्थसँग रहेको इक्विटी स्वार्थ (%)          | ४१.४०%                       |
| यस वर्षको नाफा/(नोक्सान) वॉडफाँड                               | -                            |
| आषाढ अन्त्यमा गैह्र नियन्त्रित स्वार्थसँग रहेको सञ्चित मौज्दात | -                            |
| गैह्र नियन्त्रित स्वार्थलाई भुक्तानी गरिएको लाभांश             | -                            |
|                                                                | गत वर्ष                      |
|                                                                | सि बि आई एल क्यापिटल लिमिटेड |
| गैह्र नियन्त्रित स्वार्थसँग रहेको इक्विटी स्वार्थ (%)          | ४१.४०%                       |
| यस वर्षको नाफा नोक्सान वॉडफाँड                                 | -                            |
| आषाढ अन्त्यमा गैह्र नियन्त्रित स्वार्थसँग रहेको सञ्चित मौज्दात | -                            |
| गैह्र नियन्त्रित स्वार्थलाई भुक्तानी गरिएको लाभांश             | -                            |

## ४.११ सम्बद्ध कम्पनीमा लगानी

रकम रु. मा

| विवरण                                  | समूह       | बैंक       |            |
|----------------------------------------|------------|------------|------------|
|                                        | यस वर्ष    | गत वर्ष    | यस वर्ष    |
| सुचिकृत सम्बद्ध कम्पनीमा लगानी         | -          | -          | -          |
| सुचिकृत नभएका सम्बद्ध कम्पनीमा लगानी   | २०,८६५,३८१ | ३४,६९३,२८५ | १६,०००,००० |
| कुल लगानी                              | २०,८६५,३८१ | ३४,६९३,२८५ | १६,०००,००० |
| घटाउने : क्षय व्यवस्था                 | -          | -          | -          |
| खुद कितावी मूल्य (Net Carrying Amount) | २०,८६५,३८१ | ३४,६९३,२८५ | १६,०००,००० |

## ४.११.१ सुचिकृत सम्बद्ध कम्पनीमा लगानी

रकम रु. मा

| विवरण | समूह      |                         |           |                         | बैंक      |                         |           |                         |
|-------|-----------|-------------------------|-----------|-------------------------|-----------|-------------------------|-----------|-------------------------|
|       | यस वर्ष   |                         | गत वर्ष   |                         | यस वर्ष   |                         | गत वर्ष   |                         |
|       | परल मूल्य | उचित मूल्य (Fair value) | परल मूल्य | उचित मूल्य (Fair value) | परल मूल्य | उचित मूल्य (Fair value) | परल मूल्य | उचित मूल्य (Fair value) |
|       |           |                         |           |                         |           |                         |           |                         |
|       |           |                         |           |                         |           |                         |           |                         |
|       |           |                         |           |                         |           |                         |           |                         |
|       |           |                         |           |                         |           |                         |           |                         |
| जम्मा |           |                         |           |                         |           |                         |           |                         |

## ४.११.२ सुचिकृत नभएका सम्बद्ध कम्पनीमा लगानी

रकम रु. मा

| विवरण                                                                                         | समूह       |                         |            |                         | बैंक       |                         |            |                         |
|-----------------------------------------------------------------------------------------------|------------|-------------------------|------------|-------------------------|------------|-------------------------|------------|-------------------------|
|                                                                                               | यस वर्ष    |                         | गत वर्ष    |                         | यस वर्ष    |                         | गत वर्ष    |                         |
|                                                                                               | परल मूल्य  | उचित मूल्य (Fair value) | परल मूल्य  | उचित मूल्य (Fair value) | परल मूल्य  | उचित मूल्य (Fair value) | परल मूल्य  | उचित मूल्य (Fair value) |
| १. नेपाल क्लियरिङ हाउस लिमिटेड*<br>८९,३४१ इक्विटी शेयर<br>(बोनस शेयर सहित) रु. १०० प्रति शेयर | -          | -                       | २,९५१,५००  | १७,११६,३८१              | -          | -                       | २,९५१,५००  | २,९५१,५००               |
| २. नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड<br>१६०,००० इक्विटी शेयर<br>रु. १०० प्रति शेयर  | १६,०००,००० | २०,८६५,३८१              | १६,०००,००० | १७,५७६,९०५              | १६,०००,००० | १६,०००,०००              | १६,०००,००० | १६,०००,०००              |
| जम्मा                                                                                         | १६,०००,००० | २०,८६५,३८१              | १८,९५१,५०० | ३४,६९३,२८५              | १६,०००,००० | १६,०००,०००              | १८,९५१,५०० | १८,९५१,५००              |

\*आ.व २०७७/७८ को आषाढ मसान्तमा नेपाल क्लियरिङ हाउस लिमिटेडमा बैंकको नियन्त्रण नभएको हुनाले सो मा गरिएको लगानी सम्बद्ध कम्पनीबाट हटाई लगानी सुरक्षण पत्रमा देखाइएको छ ।

## ४.११.३ बैंकका सम्बद्ध कम्पनीहरूको जानकारी

रकम रु. मा

| विवरण                                          | समूह              |         | बैंक              |         |
|------------------------------------------------|-------------------|---------|-------------------|---------|
|                                                | स्वामित्व प्रतिशत |         | स्वामित्व प्रतिशत |         |
|                                                | यस वर्ष           | गत वर्ष | यस वर्ष           | गत वर्ष |
| १. नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड | -                 | -       | ९.०९%             | ९.०९%   |
| २. नेपाल क्लियरिङ हाउस लिमिटेड                 | -                 | -       | -                 | १.६४%   |

## ४.११.४ बैंकका सम्बद्ध कम्पनीहरूको इक्विटी मूल्य

रकम रु. मा

| विवरण                                          | समूह       | बैंक       |
|------------------------------------------------|------------|------------|
|                                                | यस वर्ष    | गत वर्ष    |
| १. नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड | २०,८६५,३८१ | १७,५७६,९०५ |
| २. नेपाल क्लियरिङ हाउस लिमिटेड                 | -          | १७,११६,३८१ |
| कुल                                            | २०,८६५,३८१ | ३४,६९३,२८५ |

## ४.१२ लगानी जायजेथाहरू

रकम रु. मा

| विवरण                                                    | समूह    | बैंक    |
|----------------------------------------------------------|---------|---------|
|                                                          | यस वर्ष | गत वर्ष |
| उचित मोल (Fair value) मा मूल्याङ्कन गरिएको लगानी जायजेथा | -       | -       |
| श्रावण १ को मौज्दात                                      | -       | -       |
| यस वर्षको थप/घट                                          | -       | -       |
| यस वर्षको उचित मोलमा खुद परिवर्तन                        | -       | -       |
| समायोजन/स्थानान्तरण                                      | -       | -       |
| खुद रकम                                                  | -       | -       |

| परल मोलमा मूल्यायन गरिएको लगानी जायजेथा |              |              |              |              |
|-----------------------------------------|--------------|--------------|--------------|--------------|
| श्रावण १ को मौज्दात                     | १९५,५३२,७८९  | २२२,५४७,१५३  | १९५,५३२,७८९  | २२२,५४७,१५३  |
| यस वर्षको थप/घट                         | (५४,३८६,३३५) | (२७,०१४,३६४) | (५४,३८६,३३५) | (२७,०१४,३६४) |
| समायोजन/स्थानान्तरण                     | -            | -            | -            | -            |
| सञ्चित हासकट्टी                         | -            | -            | -            | -            |
| सञ्चित क्षय                             | -            | -            | -            | -            |
| खुद रकम                                 | १४१,१४६,४५४  | १९५,५३२,७८९  | १४१,१४६,४५४  | १९५,५३२,७८९  |
| कुल                                     | १४१,१४६,४५४  | १९५,५३२,७८९  | १४१,१४६,४५४  | १९५,५३२,७८९  |

## ४.१३ जायजेथा र उपकरणाहरू

रकम रु. मा

| विवरण                                       | समूह          |              |                |                          |              |                     |         |               |                 |                 |
|---------------------------------------------|---------------|--------------|----------------|--------------------------|--------------|---------------------|---------|---------------|-----------------|-----------------|
|                                             | जग्गा         | भवन          | पट्टा सम्पत्ति | कम्प्युटर र एक्सेसिरीहरू | परिवहन साधन  | फर्निचर तथा फिक्सचर | मेसिनरी | अन्य उपकरणहरू | जम्मा आषाढ २०७८ | जम्मा आषाढ २०७७ |
| पल्ल मेल                                    |               |              |                |                          |              |                     |         |               |                 |                 |
| श्रावण १, २०७६ को मौज्जात                   | १,३४८,७०१,६९२ | ४८६,०८२,७५३  | २०७,८७८,६२०    | १८९,१७७,७९८              | २४४,६२०,३३१  | १७२,१८३,४७१         | -       | २८४,८९४,१०२   | -               | २,९३३,५३८,७६७   |
| यस वर्षको थप                                |               |              |                |                          |              |                     |         |               |                 |                 |
| प्राप्ति                                    | -             | ५२,४४६,७०९   | ४०,२९५,२७७     | २७,६३५,३८८               | ७२,९७८,८००   | ३२,५३४,९०१          | -       | ७८,२५०,९७१    | -               | ३०४,१४२,०४६     |
| प्राप्तिबाट प्राप्त गरेको जायजेथा तथा उपकरण | ९८,८००,०००    | -            | -              | ५,१३६,३१९                | ४,०८६,३९५    | ५,६९०,७८६           | -       | १८,८०८,५९८    | -               | १३२,५२१,९९८     |
| पूँजीकरण                                    | -             | -            | -              | -                        | -            | -                   | -       | -             | -               | -               |
| यस वर्षको विनि                              | -             | (२९२,७६७)    | (९,३६२,८८४)    | (३,५५४,३६०)              | (३,४७८,७१०)  | (२,२२३,०२८)         | -       | (१२,३७४,८१८)  | -               | (३१,२८६,५६८)    |
| समायोजन/पुनर्मुल्याङ्कन                     | -             | ४२२,९४९      | (३,०५४,०५६)    | (४५१,९८६)                | -            | (३०९,७४९)           | -       | (१,०१३,७९६)   | -               | (४,४०६,६३८)     |
| आषाढ २०७७ को मौज्जात                        | १,४४७,५०१,६९२ | ५३८,६५९,६४३  | २३५,७५६,९५७    | २१७,९४३,१५९              | ३१८,२०६,७१६  | २०७,८७६,३८१         | -       | ३६८,५६५,०५६   | -               | ३,३३४,५०९,६०४   |
| यस वर्षको थप                                |               |              |                |                          |              |                     |         |               |                 |                 |
| प्राप्ति                                    | -             | ६,२४८,३९०    | ३०,८९१,६७२     | १२,७७४,७५३               | २०,३६९,८००   | २०,११६,७९३          | -       | ४६,६३७,६३७    | -               | -               |
| प्राप्तिबाट प्राप्त गरेको जायजेथा तथा उपकरण | १७९,४००,९५०   | २०,४८८,७३५   | ९७,६०८,४७९     | ३५,०८३,१३१               | ५३,५१४,५८१   | ७३,४९८,८६५          | -       | १३३,९०४,७७४   | -               | ५९३,४९९,५१६     |
| पूँजीकरण                                    | -             | -            | -              | -                        | -            | -                   | -       | -             | -               | -               |
| यस वर्षको विनि                              | -             | -            | (२,७०५,६३१)    | (१,९९५,२३०)              | (२४,१९८,८००) | (१,६४३,४५०)         | -       | (९,६८२,९६४)   | (४०,२२६,०७५)    | -               |
| समायोजन/पुनर्मुल्याङ्कन                     | -             | (१५,२८१,०९३) | (८००,२६०)      | -                        | -            | (३,०४१,८१५)         | -       | (२,७२९,८७५)   | (२१,८५३,०४३)    | -               |
| आषाढ २०७८ को मौज्जात                        | १,६२६,९०२,६४२ | ५५०,११५,६७५  | ३६०,७५१,२१७    | २६३,८०५,८१३              | ३६७,८९२,२९८  | २९६,८०६,७७४         | -       | ५३६,६९४,६२८   | ४,००२,९६९,०४८   | ३,३३४,५०९,६०४   |
| सञ्चित हास र क्षय                           |               |              |                |                          |              |                     |         |               |                 |                 |
| श्रावण १, २०७६ को मौज्जात                   | -             | ७२,४१७,२७१   | ११५,०५९,६८५    | ११९,३०३,०१४              | ६२,३९९,२३५   | १०९,४८८,३२२         | -       | १७४,७६२,३३०   | -               | ६५३,४२९,८५६     |
| यस वर्षको क्षय                              |               |              |                |                          |              |                     |         |               |                 |                 |
| यस वर्षको हासकट्टी                          | -             | २६,६७४,१५५   | १९,४५०,५८४     | ३४,७२५,८२८               | ३४,७२५,८२८   | २२,२२७,९२६          | -       | ४४,६९८,२९६    | -               | १८८,७८१,३५५     |
| प्राप्त संस्थाको यस वर्षको हासकट्टी         |               |              |                |                          |              |                     |         |               |                 |                 |
| विनि                                        | -             | (११९,२९८)    | (७,६००,६९६)    | (३,३७५,७७४)              | (९१७,७७३)    | (९,३३०,८५७)         | -       | (७,९४९,०४९)   | -               | (२१,८८६,४४७)    |
| समायोजन                                     | -             | ७,०५२        | (२०७,९९३)      | १९,२६४                   | (८२,५४७)     | (३३०,१२५)           | -       | (२६६,०९७)     | -               | (८६०,४४६)       |
| आषाढ २०७७ को मौज्जात                        | -             | ९८,९८७,१८०   | १२६,७०१,५८०    | १५०,७१४,५४८              | १०२,४२२,६७४  | १२९,४८५,४४८         | -       | २११,३६९,११४   | ८१९,६८०,५४४     | ८१९,६८०,५४४     |
| यस वर्षको क्षय                              |               |              |                |                          |              |                     |         |               |                 |                 |
| यस वर्षको हासकट्टी                          | -             | २७,५५८,४३४   | २२,०३२,६५७     | ३६,१९४,९४३               | ४७,०१९,१३८   | २८,४३८,९६७          | -       | ५९,६४१,८२४    | २२०,८८६,७६१     | -               |
| प्राप्त संस्थाको यस वर्षको हासकट्टी         |               |              |                |                          |              |                     |         |               |                 |                 |
|                                             |               | ७४३,५३१      | २९,३७७,८८८     | २२,१६५,५१०               | १९,४२९,१०४   | २५,१७६,०५६          | -       | ५२,०५१,०३०    | १४८,९४३,११९     | -               |

| विवरण                            | समूह          |             |                |                         |             |                     |         |               |
|----------------------------------|---------------|-------------|----------------|-------------------------|-------------|---------------------|---------|---------------|
|                                  | जग्गा         | भवन         | पट्टा सम्पत्ति | कम्प्युटर र एक्सेसरीहरू | परिवहन साधन | फर्निचर तथा फिक्सचर | मेसिनरी | अन्य उपकरणहरू |
| वित्तिक                          | -             | -           | (२,७०५,६२६)    | (१,९५८,७६५)             | (९,७२६,९०९) | (१,१३३,५७८)         | -       | (८,७०७,५८६)   |
| समायोजन                          | -             | (७९३,९९४)   | -              | -                       | -           | (१,६०५,९१४)         | -       | (३,२१२,६०२)   |
| आषाढ २०७८ को मौज्जात             | -             | १२६,४९५,९५१ | १७५,४०६,४९९    | २०७,११६,२३६             | १५९,१४४,८०६ | १८०,३५९,१७८         | -       | १,१६२,०६४,३५६ |
| पूँजीगत निर्माण                  | -             | -           | -              | -                       | -           | -                   | -       | -             |
| प्राप्त संस्थाको पूँजीगत निर्माण | -             | -           | -              | -                       | -           | -                   | -       | -             |
| खुद किताबी मूल्य                 | -             | -           | -              | -                       | -           | -                   | -       | -             |
| आषाढ २०७७ को अन्तिम मौज्जात      | १,४४७,५०१,६९२ | ४७३,७९१,२३५ | ११९,६४३,६८५    | ६७,२२८,६१०              | २१५,७८४,०४२ | ७८,३९०,३३३          | -       | १,५५९,४२६,१४० |
| आषाढ २०७८ को अन्तिम मौज्जात      | १,६२६,९०२,६४२ | ४५९,७३०,२४० | १९२,०४२,२६९    | ५६,६८९,५७८              | २०८,७४७,४९२ | ११६,४४६,७९६         | -       | २,८८४,१५५,०८८ |

रकम रु. मा

| विवरण                                       | बैंक          |              |                |                         |              |                     |         |               |
|---------------------------------------------|---------------|--------------|----------------|-------------------------|--------------|---------------------|---------|---------------|
|                                             | जग्गा         | भवन          | पट्टा सम्पत्ति | कम्प्युटर र एक्सेसरीहरू | परिवहन साधन  | फर्निचर तथा फिक्सचर | मेसिनरी | अन्य उपकरणहरू |
| फसल मोल                                     | -             | -            | -              | -                       | -            | -                   | -       | -             |
| श्रावण १, २०७६ को मौज्जात                   | १,३४८,७०१,६९२ | ४८६,०८२,७५३  | २०६,६८७,५७९    | १८७,३९६,१६६             | २४०,२९५,०६४  | १७०,७९९,१०३         | -       | २,९२३,११३,२०७ |
| यस वर्षको थप                                | -             | -            | -              | -                       | -            | -                   | -       | -             |
| प्राप्ति                                    | -             | ५२,४४६,७०९   | ३९,१३४,२५२     | २७,५०२,४०४              | ७२,९७८,८००   | ३२,५३४,९०१          | -       | ७८,१२५,९७१    |
| प्राप्तिबाट प्राप्त गरेको जायजेथा तथा उपकरण | ९८,८००,०००    | -            | -              | ५,१३६,३१९               | ४,०८६,२९५    | ५,६९०,७८६           | -       | १८,८०८,५९८    |
| पूँजीकरण                                    | -             | -            | -              | -                       | -            | -                   | -       | -             |
| यस वर्षको वित्तिक                           | -             | (२९२,७६७)    | (९,३६२,८८४)    | (३,५५४,३६०)             | (३,४७८,७१०)  | (२,२२३,०२८)         | -       | (१२,३७४,८९८)  |
| समायोजन/पुनर्मुल्यांकन                      | -             | ४२२,९४९      | (३,०५४,०५६)    | (४५१,९८६)               | -            | (३०९,७४९)           | -       | (१,०१३,७९६)   |
| आषाढ २०७७ को मौज्जात                        | १,४४७,५०१,६९२ | ५३८,६५९,६४३  | २३३,४०४,८९१    | २१५,९४८,५४२             | ३१३,८०१,४४९  | २०६,४९२,०९३         | -       | ३,३२२,६७५,०३६ |
| यस वर्षको थप                                | -             | -            | -              | -                       | -            | -                   | -       | -             |
| प्राप्ति                                    | -             | ६,२४८,३९०    | ३०,८५३,३६५     | १२,७६८,७५३              | २०,३६९,८००   | २०,०९८,७९३          | -       | १३६,९५०,९६०   |
| प्राप्तिबाट प्राप्त गरेको जायजेथा तथा उपकरण | १७९,४००,९५०   | २०,४८८,७३५   | ९७,६०८,४७९     | ३५,०८३,१३१              | ५३,५१४,५८१   | ७३,४९८,८६५          | -       | ५९३,४९९,५१६   |
| पूँजीकरण                                    | -             | -            | -              | -                       | -            | -                   | -       | -             |
| यस वर्षको वित्तिक                           | -             | -            | (२,७०५,६३१)    | (१,९९५,२३०)             | (२४,१९८,८००) | (१,६४३,४५०)         | -       | (४,०२६,०७५)   |
| समायोजन/पुनर्मुल्यांकन                      | -             | (१५,२८१,०९३) | (८००,२६०)      | -                       | -            | (३,०४१,८१५)         | -       | (२१,७२९,८७५)  |
| आषाढ २०७८ को मौज्जात                        | १,६२६,९०२,६४२ | ५५०,११५,६७५  | ३५८,३६०,८४४    | २६१,८०५,९९७             | ३६३,४८७,०३०  | २९५,४०४,४०६         | -       | ३,३२२,६७५,०३६ |

| विवरण                               | समूह          |             |                |                         |             |                     |         |               |                 |                 |
|-------------------------------------|---------------|-------------|----------------|-------------------------|-------------|---------------------|---------|---------------|-----------------|-----------------|
|                                     | जग्गा         | भवन         | पट्टा सम्पत्ति | कम्प्युटर र एक्सेसरीहरू | परिवहन साधन | फर्निचर तथा फिक्सचर | मेसिनरी | अन्य उपकरणहरू | जम्मा आषाढ २०७८ | जम्मा आषाढ २०७७ |
| सञ्चिता हिस र क्षय                  |               |             |                |                         |             |                     |         |               |                 |                 |
| श्रावण १, २०७६ को मौज्जात           |               | ७२,४१७,२७२  | ११४,८०१,६३९    | ११८,२३२,८४८             | ६०,८८०,१११  | १०८,४७३,३९०         | -       | १७३,४४५,८०५   | -               | ६४८,२५१,०६५     |
| यस वर्षको क्षय                      |               |             |                |                         |             |                     |         |               |                 |                 |
| यस वर्षको हिसकट्टी                  | -             | २६,६७४,१५५  | १९,३२८,३०९     | ३४,२३२,५३०              | ४०,३७५,२४४  | २२,१३७,९९८          | -       | ४४,३६९,९८४    | -               | १८७,११८,२२०     |
| प्राप्त संस्थाको यस वर्षको हिसकट्टी | -             | -           | -              | ४२,२१६                  | १९,१९२      | ३१,१८२              | -       | १२३,६३४       | -               | २१६,२२५         |
| बिक्ति                              | -             | (१११,२९८)   | (७,६००,६९६)    | (३,३७५,७७४)             | (९,१७,७७३)  | (९,३३१,८५७)         | -       | (७,९४९,०४९)   | -               | (२१,८८६,४४७)    |
| समायोजन                             | -             | ७,०५२       | (२००,८३५)      | (८०,१८४)                | -           | (१२२,५५६)           | -       | (८०,६०२)      | -               | (४७७,१२५)       |
| आषाढ २०७७ को मौज्जात                |               | ९८,१८७,१८१  | १२६,३२८,४१८    | १४९,०५१,६३७             | १००,३५६,७७४ | १२८,५८८,१५७         | -       | २०९,९०९,७७२   | ८१३,२२१,९३८     | ८१३,२२१,९३८     |
| यस वर्षको क्षय                      |               |             |                |                         |             |                     |         |               |                 |                 |
| यस वर्षको हिसकट्टी                  | -             | २७,५५८,४३४  | २१,७९४,५४५     | ३५,९६३,१६६              | ४६,३९०,६१४  | २८,३५६,०८२          | -       | ५९,३१०,८६६    | २१९,३७३,७०७     | -               |
| प्राप्त संस्थाको यस वर्षको हिसकट्टी | -             | ७४३,५३१     | २९,३७७,८८८     | २२,१६५,५१०              | १९,४२९,१०४  | २५,१७६,०५६          | -       | ५२,०५१,०३०    | १४८,९४३,११९     | -               |
| बिक्ति                              | -             | -           | (२,७०५,६२६)    | (१,९५८,७६५)             | (९,७२६,९०९) | (१,१३४,५७८)         | -       | (८,७०७,५८६)   | (२४,२३२,६६९)    | -               |
| समायोजन                             | -             | (७१३,१९४)   | -              | -                       | -           | (१,६०५,९१४)         | -       | (८१३,४९५)     | (३,२१९,६०२)     | -               |
| आषाढ २०७८ को मौज्जात                |               | १२६,४९५,९५२ | १७४,७९५,२२५    | २०५,२२१,५४८             | १५६,४४९,५८२ | १७९,३७९,८०२         | -       | ३११,७५०,५८८   | १,१५४,०९२,६९६   | ८१३,२२१,९३८     |
| पूँजीगत निर्माण                     |               |             |                |                         |             |                     |         |               |                 |                 |
| प्राप्त संस्थाको पूँजीगत निर्माण    | -             | ३६,११०,५१६  | ६,६९७,५५१      | -                       | -           | -                   | -       | ४४२,३२३       | ४३,२५०,३९०      | -               |
| खुद कितानी मूल्य                    | -             | -           | -              | -                       | -           | -                   | -       | -             | -               | -               |
| आषाढ २०७७ को अन्तिम मौज्जात         | १,४४७,५०१,६९२ | ४७३,७११,२३४ | ११७,६३४,७८१    | ६६,८९६,९०६              | २१३,४४४,६७५ | ७७,९०३,८५६          | -       | १५६,९५७,०३४   | -               | २,५५४,०५०,१७७   |
| आषाढ २०७८ को अन्तिम मौज्जात         | १,६२६,९०२,६४२ | ४५९,७३०,२३९ | १९०,२६३,१७०    | ५६,५८३,६५०              | २०७,०३७,४४८ | ११६,०२४,६०४         | -       | २२३,६६२,३३५   | २,८८०,२०४,०८४   | -               |

## ४.१४ ख्याति तथा अमूर्त सम्पत्ति

रकम रु. मा

| विवरण                         | समूह   |             |        |      |                 |                 |
|-------------------------------|--------|-------------|--------|------|-----------------|-----------------|
|                               | ख्याती | सफ्टवेयर    |        | अन्य | जम्मा आषाढ २०७८ | जम्मा आषाढ २०७७ |
|                               |        | खरिद        | विकसित |      |                 |                 |
| परल मोल                       |        |             |        |      |                 |                 |
| श्रावण १, २०७६ को मौज्दात     | -      | १३८,२२३,८१० | -      | -    | -               | १३८,२२३,८१०     |
| यस वर्षको थप                  |        |             |        |      |                 |                 |
| प्राप्ति                      | -      | ७,६६६,१७९   | -      | -    | -               | ७,६६६,१७९       |
| पूँजीकरण                      | -      | -           | -      | -    | -               | -               |
| यस वर्षको बिक्रि              | -      | (४,११०,०२०) | -      | -    | -               | (४,११०,०२०)     |
| समायोजन/पुनर्मुल्याङ्कन       | -      | -           | -      | -    | -               | -               |
| आषाढ २०७७ को मौज्दात          | -      | १४१,७७९,९६९ | -      | -    | -               | १४१,७७९,९६९     |
|                               |        |             |        |      |                 |                 |
| यस वर्षको थप                  |        |             |        |      |                 |                 |
| प्राप्ति                      | -      | २७,०३८,९३६  | -      | -    | -               | -               |
| व्यवसायिक संयोजनबाट प्राप्ति  | -      | १५,८५८,२९२  | -      | -    | -               | -               |
| पूँजीकरण                      | -      | -           | -      | -    | -               | -               |
| यस वर्षको बिक्रि              | -      | -           | -      | -    | -               | -               |
| समायोजन/पुनर्मुल्याङ्कन       | -      | -           | -      | -    | -               | -               |
| आषाढ २०७८ को मौज्दात          | -      | १८४,६७७,१९८ | -      | -    | १८४,६७७,१९८     | १४१,७७९,९६९     |
|                               |        |             |        |      |                 |                 |
| परिशोधन र क्षय                |        |             |        |      |                 |                 |
| श्रावण १, २०७६ को मौज्दात     | -      | ४४,५२४,५००  | -      | -    | -               | ४४,५२४,५००      |
| यस वर्षको परिशोधन खर्च        | -      | २४,६४४,८३७  | -      | -    | २४,६४४,८३७      | २४,६४४,८३७      |
| यस वर्षको क्षय                |        |             |        |      |                 |                 |
| बिक्रि                        | -      | (३,४८२,०४०) | -      | -    | (३,४८२,०४०)     | (३,४८२,०४०)     |
| समायोजन                       | -      | (१२८,१३०)   | -      | -    | (१२८,१३०)       | (१२८,१३०)       |
| आषाढ २०७७ को मौज्दात          | -      | ६५,५५९,१६८  | -      | -    | -               | ६५,५५९,१६८      |
|                               |        |             |        |      |                 |                 |
| यस वर्षको परिशोधन खर्च        | -      | २५,८९५,५२१  | -      | -    | -               | -               |
| प्राप्त संस्थाको परिशोधन खर्च | -      | १५,४९६,५१३  | -      | -    | -               | -               |
| यस वर्षको क्षय                |        |             |        |      |                 |                 |
| बिक्रि                        | -      | -           | -      | -    | -               | -               |
| समायोजन                       | -      | -           | -      | -    | -               | -               |
| आषाढ २०७८ को मौज्दात          | -      | १०६,९५१,२०२ | -      | -    | -               | ६५,५५९,१६८      |
| पूँजीगत निर्माण               | -      | ६,९१८,७३४   | -      | -    | ६,९१८,७३४       | -               |
| खुद किताबी मूल्य              | -      | -           | -      | -    | -               | -               |
| आषाढ २०७७ को मौज्दात          | -      | ७६,४४६,८०२  | -      | -    | -               | ७६,४४६,८०२      |
| आषाढ २०७८ को मौज्दात          | -      | ८४,६४४,७३१  | -      | -    | ८४,६४४,७३१      | -               |

## ४.१४ ख्याति तथा अमूर्त सम्पत्ति

रकम रु. मा

| विवरण                         | बैंक   |             |        |      |                 |                 |
|-------------------------------|--------|-------------|--------|------|-----------------|-----------------|
|                               | ख्याती | सफ्टवेयर    |        | अन्य | जम्मा आषाढ २०७८ | जम्मा आषाढ २०७७ |
|                               |        | खरिद        | विकसित |      |                 |                 |
| परल मोल                       |        |             |        |      |                 |                 |
| श्रावण १, २०७६ को मौज्दात     | -      | १३७,३३९,४५० | -      | -    | -               | १३७,३३९,४५०     |
| यस वर्षको थप                  |        |             |        |      |                 |                 |
| प्राप्ति                      | -      | ६,७२१,४९९   | -      | -    | -               | ६,७२१,४९९       |
| पूँजीकरण                      | -      | -           | -      | -    | -               | -               |
| यस वर्षको बिक्रि              | -      | (४,११०,०२०) | -      | -    | -               | (४,११०,०२०)     |
| समायोजन/पुनर्मुल्याङ्कन       | -      | -           | -      | -    | -               | -               |
| आषाढ २०७७ को मौज्दात          | -      | १३९,९५०,९२९ | -      | -    | १३९,९५०,९२९     | १३९,९५०,९२९     |
|                               |        |             |        |      |                 |                 |
| यस वर्षको थप                  |        |             |        |      |                 |                 |
| प्राप्ति                      | -      | २६,६८८,६३६  | -      | -    | २६,६८८,६३६      | -               |
| व्यवसायिक संयोजनबाट प्राप्ति  | -      | १५,८५८,२९२  | -      | -    | १५,८५८,२९२      | -               |
| पूँजीकरण                      | -      | -           | -      | -    | -               | -               |
| यस वर्षको बिक्रि              | -      | -           | -      | -    | -               | -               |
| समायोजन/पुनर्मुल्याङ्कन       | -      | -           | -      | -    | -               | -               |
| आषाढ २०७८ को मौज्दात          | -      | १८२,४९७,८५८ | -      | -    | १८२,४९७,८५८     | -               |
|                               |        |             |        |      |                 |                 |
| परिशोधन र क्षय                |        |             |        |      |                 |                 |
| श्रावण १, २०७६ को मौज्दात     | -      | ४३,९८६,०५२  | -      | -    | -               | ४३,९८६,०५२      |
| यस वर्षको परिशोधन खर्च        | -      | २४,३५०,२२७  | -      | -    | -               | २४,३५०,२२७      |
| यस वर्षको क्षय                |        |             |        |      |                 |                 |
| बिक्रि                        | -      | (३,४८२,०४०) | -      | -    | -               | (३,४८२,०४०)     |
| समायोजन                       | -      | -           | -      | -    | -               | -               |
| आषाढ २०७७ को मौज्दात          | -      | ६४,८५४,२४०  | -      | -    | ६४,८५४,२४०      | ६४,८५४,२४०      |
|                               |        |             |        |      |                 |                 |
| यस वर्षको परिशोधन खर्च        | -      | २५,५०३,५८०  | -      | -    | २५,५०३,५८०      | -               |
| प्राप्त संस्थाको परिशोधन खर्च | -      | १५,४९६,५१३  | -      | -    | १५,४९६,५१३      | -               |
| यस वर्षको क्षय                |        |             |        |      |                 |                 |
| बिक्रि                        | -      | -           | -      | -    | -               | -               |
| समायोजन                       | -      | -           | -      | -    | -               | -               |
| आषाढ २०७८ को मौज्दात          | -      | १०५,८५४,३३३ | -      | -    | १०५,८५४,३३३     | -               |
| पूँजीगत निर्माण               | -      | ६,९१८,७३४   | -      | -    | ६,९१८,७३४       | -               |
| खूद किताबी मूल्य              | -      | -           | -      | -    | -               | -               |
| आषाढ २०७७ को मौज्दात          | -      | ७५,३२२,६८९  | -      | -    | ७५,३२२,६८९      | ७५,३२२,६८९      |
| आषाढ २०७८ को मौज्दात          | -      | ८३,५६२,२५९  | -      | -    | ८३,५६२,२५९      | -               |

## ४.१५ स्थगन कर

रकम रु. मा

| विवरण                                                          | समूह              |                      |                                 | बैंक              |                      |                                 |
|----------------------------------------------------------------|-------------------|----------------------|---------------------------------|-------------------|----------------------|---------------------------------|
|                                                                | यस वर्ष           |                      |                                 | यस वर्ष           |                      |                                 |
|                                                                | स्थगन कर सम्पत्ति | स्थगन कर दायित्व     | खुद स्थगन कर सम्पत्ति/(दायित्व) | स्थगन कर सम्पत्ति | स्थगन कर दायित्व     | खुद स्थगन कर सम्पत्ति/(दायित्व) |
| <b>अस्थाई भिन्नतामा स्थगन कर</b>                               |                   |                      |                                 |                   |                      |                                 |
| बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी                     | -                 | -                    | -                               | -                 | -                    | -                               |
| ग्राहकलाई कर्जा तथा सापटी                                      | -                 | -                    | -                               | -                 | -                    | -                               |
| लगानी जायजेषा                                                  | -                 | -                    | -                               | -                 | -                    | -                               |
| लगानी सुरक्षणपत्र                                              | -                 | (२७३,३६३,९६७)        | (२७३,३६३,९६७)                   | -                 | (२६७,३७१,९६०)        | (२६७,३७१,९६०)                   |
| जायजेषा र उपकरण                                                | २५८,१०४           | ८,१३४,३४५            | ८,३९२,४४९                       | -                 | ८,१३४,३४५            | ८,१३४,३४५                       |
| परिभाषित कर्मचारी लाभ योजना                                    | १२,६२१,९६५        | (४,७७८,०२५)          | ७,८४३,९४०                       | १२,११८,९४७        | (४,७७८,०२५)          | ७,३४०,९२२                       |
| पट्टा दायित्व                                                  | १६,०९५,६८४        | -                    | १६,०९५,६८४                      | १५,७४६,१६१        | -                    | १५,७४६,१६१                      |
| व्यवस्था                                                       | -                 | -                    | -                               | -                 | -                    | -                               |
| अन्य                                                           | ६००,३९७           | -                    | ६००,३९७                         | ६००,३९७           | -                    | ६००,३९७                         |
| <b>अस्थाई भिन्नतामा स्थगन कर</b>                               | <b>२९,५७६,१५०</b> | <b>(२७०,००७,६४७)</b> | <b>(२४०,४३१,४९७)</b>            | <b>२८,४६५,५०५</b> | <b>(२६४,०१५,६४१)</b> | <b>(२३५,५५०,१३५)</b>            |
| गत वर्षको बाँकी कर घाटामा स्थगन कर                             | १८,०६३,८४५        | -                    | १८,०६३,८४५                      | १८,०६३,८४५        | -                    | १८,०६३,८४५                      |
| करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर                     | -                 | -                    | -                               | -                 | -                    | -                               |
| <b>खुद स्थगन कर सम्पत्ति/(दायित्व), आषाढ मसान्त २०७८</b>       | <b>-</b>          | <b>-</b>             | <b>(२२२,३६७,६५१)</b>            | <b>-</b>          | <b>-</b>             | <b>(२१७,४८६,२९०)</b>            |
| स्थगन कर सम्पत्ति/(दायित्व), श्रावण १ २०७७                     | -                 | -                    | १२,९३७,११३                      | -                 | -                    | १३,६१३,५४२                      |
| प्राप्ति गरिएको संस्थाको स्थगन कर सम्पत्ति/(दायित्व) (तिनाउ)   | -                 | -                    | ४९७,३३४                         | -                 | -                    | ४९७,३३४                         |
| प्राप्ति गरिएको संस्थाको स्थगन कर सम्पत्ति/(दायित्व) (सिर्जना) | -                 | -                    | २७,८२८,३९१                      | -                 | -                    | २७,८२८,३९१                      |
| <b>यस वर्षको थप/(फिर्ता)</b>                                   | <b>-</b>          | <b>-</b>             | <b>१८१,१०४,८१३</b>              | <b>-</b>          | <b>-</b>             | <b>१७५,५४७,०२३</b>              |
| नाफा-नोक्सान हिसाबमा देखाइएको स्थगन कर खर्च/(आम्दानी)          | -                 | -                    | ६,६५३,८२०                       | -                 | -                    | १,०६०,९३९                       |
| अन्य विस्तृत आम्दानीमा देखाइएको स्थगन कर खर्च/(आम्दानी)        | -                 | -                    | १७४,४५०,९९३                     | -                 | -                    | १७४,४८६,०८४                     |
| <b>इक्विटीमा सिधै देखाइएको स्थगन कर खर्च/(आम्दानी)</b>         | <b>-</b>          | <b>-</b>             | <b>-</b>                        | <b>-</b>          | <b>-</b>             | <b>-</b>                        |

| विवरण                                                    | समूह              |                     |                                 | बैंक              |                     |                                 |
|----------------------------------------------------------|-------------------|---------------------|---------------------------------|-------------------|---------------------|---------------------------------|
|                                                          | गत वर्ष           |                     |                                 | गत वर्ष           |                     |                                 |
|                                                          | स्थगन कर सम्पत्ति | स्थगन कर दायित्व    | खुद स्थगन कर सम्पत्ति/(दायित्व) | स्थगन कर सम्पत्ति | स्थगन कर दायित्व    | खुद स्थगन कर सम्पत्ति/(दायित्व) |
| <b>अस्थाई भिन्नतामा स्थगन कर</b>                         |                   |                     |                                 |                   |                     |                                 |
| बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी               | -                 | -                   | -                               | -                 | -                   | -                               |
| ग्राहकलाई कर्जा तथा सापटी                                | -                 | -                   | -                               | -                 | -                   | -                               |
| लगानी जायजेथा                                            | -                 | -                   | -                               | -                 | -                   | -                               |
| लगानी सुरक्षणपत्र                                        | ५३७,९०९           | (५१,०९८,६८१)        | (५०,५६०,७७२)                    | ४४०,२२३           | (५१,०९८,६८१)        | (५०,६५८,४५८)                    |
| जायजेथा र उपकरण                                          | (६,४२५,३९३)       | -                   | (६,४२५,३९३)                     | (६,४५४,१२९)       | -                   | (६,४५४,१२९)                     |
| परिभाषित कर्मचारी लाभ योजना                              | १३,९३५,९७२        | -                   | १३,९३५,९७२                      | १३,६८२,६८२        | -                   | १३,६८२,६८२                      |
| पट्टा दायित्व                                            | ८,४०८,२२१         | -                   | ८,४०८,२२१                       | ८,१११,५०४         | -                   | ८,१११,५०४                       |
| व्यवस्था                                                 | -                 | -                   | -                               | -                 | -                   | -                               |
| अन्य                                                     | -                 | (७,६८५,६०९)         | (७,६८५,६०९)                     | -                 | (७,६८५,६०९)         | (७,६८५,६०९)                     |
| <b>अस्थाई भिन्नतामा स्थगन कर</b>                         | <b>१६,४५६,७०८</b> | <b>(५८,७८४,२९०)</b> | <b>(४२,३२७,५८२)</b>             | <b>१५,७८०,२८०</b> | <b>(५८,७८४,२९०)</b> | <b>(४३,००४,०११)</b>             |
| गत वर्षको बाँकी कर घाटामा स्थगन कर                       | २९,३९०,४६९        |                     | २९,३९०,४६९                      | २९,३९०,४६९        |                     | २९,३९०,४६९                      |
| करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर               | -                 | -                   | -                               | -                 | -                   | -                               |
| <b>खुद स्थगन कर सम्पत्ति/(दायित्व), आषाढ मसान्त २०७७</b> | <b>-</b>          | <b>-</b>            | <b>(१२,९३७,११३)</b>             | <b>-</b>          | <b>-</b>            | <b>(१३,६१३,५४२)</b>             |
| स्थगन कर सम्पत्ति/(दायित्व), श्रावण १ २०७६               | -                 | -                   | (२३,९७१,०७२)                    | -                 | -                   | (२०,२३५,९९७)                    |
| प्राप्ति गरिएको संस्थाको स्थगन कर सम्पत्ति/(दायित्व)     | -                 | -                   | १७,१६४,९५२                      | -                 | -                   | १७,१६४,९५२                      |
| <b>यस वर्षको थप/(फिर्ता)</b>                             | <b>-</b>          | <b>-</b>            | <b>१९,७४३,२३३</b>               | <b>-</b>          | <b>-</b>            | <b>१६,६८४,५८७</b>               |
| नाफा-नोक्सान हिसाबमा देखाइएको स्थगन कर खर्च/(आम्दानी)    | -                 | -                   | ३,८६७,१९७                       | -                 | -                   | ७८३,२१०                         |
| अन्य विस्तृत आम्दानीमा देखाइएको स्थगन कर खर्च/(आम्दानी)  | -                 | -                   | १५,८७६,०३७                      | -                 | -                   | १५,९०१,३७७                      |
| इक्विटीमा सिधै देखाइएको स्थगन कर खर्च/(आम्दानी)          | -                 | -                   | -                               | -                 | -                   | -                               |

## ४.१६ अन्य सम्पत्ति

रकम रु. मा

| विवरण                              | समूह                 |                      | बैंक                 |                      |
|------------------------------------|----------------------|----------------------|----------------------|----------------------|
|                                    | यस वर्ष              | गत वर्ष              | यस वर्ष              | गत वर्ष              |
| विक्रीका लागि धारण गरिएको सम्पत्ति | -                    | -                    | -                    | -                    |
| अन्य गैर बैकिङ सम्पत्ति            | -                    | -                    | -                    | -                    |
| भुक्तानी पाउन बाँकी बिलहरु         | -                    | -                    | -                    | -                    |
| उद्ग्न बाँकी आसामी                 | ६९३,९१९,३०५          | ६९०,९९२,४०३          | ८२१,२२५,९३०          | ६६९,०१७,६८६          |
| पाकेको आम्दानी                     | ८८,०२९               | ४,०८६,२५९            | ८८,०२९               | ४,०८६,२५९            |
| अग्रिम भुक्तानी तथा धरौटी          | १११,०६३,५४९          | १२१,०६५,८९९          | ११०,७३०,५९७          | १२०,६६३,६५७          |
| आयकरको लागि धरौटी                  | ४०,६३२,७६६           | १९,००५,१६९           | ४०,६३२,७६६           | १९,००५,१६९           |
| स्थगन कर्मचारी खर्च                | ६६८,५०४,९८३          | ५४५,५२०,४९०          | ६६८,५०४,९८३          | ५४५,५२०,४९०          |
| अन्य                               | ५६,७८१,४९३           | ३३,९८०,६२७           | ५६,३६१,३७१           | ३३,६९८,७४९           |
| <b>कुल</b>                         | <b>१,५७०,९९०,१२५</b> | <b>१,४१४,६५०,८४६</b> | <b>१,६९७,५४३,६७६</b> | <b>१,३९१,९९२,००८</b> |

## ४.१७ बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी

रकम रु. मा

| विवरण                                      | समूह          |               | बैंक          |               |
|--------------------------------------------|---------------|---------------|---------------|---------------|
|                                            | यस वर्ष       | गत वर्ष       | यस वर्ष       | गत वर्ष       |
| मुद्रा बजार निक्षेप (Money market deposit) | -             | -             | -             | -             |
| अन्तर बैंक सापटी                           | ४००,०००,०००   | -             | ४००,०००,०००   | -             |
| बैंक तथा वित्तीय संस्थाबाट निक्षेप         | २,३६५,००१,९५४ | ३,६८८,९०३,९५४ | २,३६५,००१,९५४ | ३,६८८,९०३,९५४ |
| क्लियरिङ तथा राफसाफ खाता                   | -             | -             | -             | -             |
| अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप     | -             | -             | -             | -             |
| कुल                                        | २,७६५,००१,९५४ | ३,६८८,९०३,९५४ | २,७६५,००१,९५४ | ३,६८८,९०३,९५४ |

## ४.१८ नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी

रकम रु. मा

| विवरण                                              | समूह          |             | बैंक          |             |
|----------------------------------------------------|---------------|-------------|---------------|-------------|
|                                                    | यस वर्ष       | गत वर्ष     | यस वर्ष       | गत वर्ष     |
| नेपाल राष्ट्र बैंकबाट प्राप्त पुनरकर्जा            | १,२०५,५५८,८२४ | ५६७,५७७,०८२ | १,२०५,५५८,८२४ | ५६७,५७७,०८२ |
| स्थायी तरलता सुविधा                                | -             | -           | -             | -           |
| नेपाल राष्ट्र बैंकबाट लेन्डर अफ लास्ट रिसेट सुविधा | -             | -           | -             | -           |
| पुनः खरिद सम्झौतामा बिक्री गरिएको सुरक्षणहरू       | -             | -           | -             | -           |
| नेपाल राष्ट्र बैंकलाई दिनु पर्ने अन्य बक्यौता      | -             | -           | -             | -           |
| कुल                                                | १,२०५,५५८,८२४ | ५६७,५७७,०८२ | १,२०५,५५८,८२४ | ५६७,५७७,०८२ |

## ४.१९ व्युत्पन्न (Derivative) वित्तीय उपकरणहरू

रकम रु. मा

| विवरण                     | समूह    |         | बैंक    |         |
|---------------------------|---------|---------|---------|---------|
|                           | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| व्यापारिक लगानीको निम्ति  |         |         |         |         |
| ब्याजदर स्वाप             | -       | -       | -       | -       |
| मुद्रा स्वाप              | -       | -       | -       | -       |
| अग्रिम विनिमय सम्झौता     | -       | -       | -       | -       |
| अन्य                      | -       | -       | -       | -       |
| जोखिम व्यवस्थापनको निम्ति |         |         |         |         |
| ब्याजदर स्वाप             | -       | -       | -       | -       |
| मुद्रा स्वाप              | -       | -       | -       | -       |
| अग्रिम विनिमय सम्झौता     | -       | -       | -       | -       |
| अन्य                      | -       | -       | -       | -       |
| कुल                       | -       | -       | -       | -       |

## ४.२० ग्राहकको निक्षेप दायित्व

रकम रु. मा

| विवरण              | समूह           |                | बैंक           |                |
|--------------------|----------------|----------------|----------------|----------------|
|                    | यस वर्ष        | गत वर्ष        | यस वर्ष        | गत वर्ष        |
| संस्थागत ग्राहकहरू |                |                |                |                |
| आवधिक निक्षेप      | ३९,७४४,८८५,११२ | ३४,६३२,८६१,८६७ | ३९,८७५,९८५,११२ | ३४,७१७,८६१,८६७ |

|                            |                        |                       |                        |                       |
|----------------------------|------------------------|-----------------------|------------------------|-----------------------|
| माग निक्षेप                | ११,५३२,७६७,६८३         | ५,६०६,४८६,१८६         | ११,५३२,९३४,६०७         | ५,६०६,४८६,१८६         |
| चलती निक्षेप               | ५,७८८,२०९,९७८          | ३,८४०,४१२,२७३         | ५,९३३,२७५,२२१          | ४,०७७,७८५,८५१         |
| अन्य                       | ५६८,६३०,८२७            | ५३२,०६७,४६२           | ५६८,६३०,८२७            | ५३२,०६७,४६२           |
| <b>व्यक्तिगत ग्राहकहरू</b> |                        |                       |                        |                       |
| आवधिक निक्षेप              | ३७,८८७,४२२,१३७         | १९,४९९,८२०,६८६        | ३७,८८७,४२२,१३७         | १९,४९९,८२०,६८६        |
| बचत निक्षेप                | ४३,४३३,५७१,७४५         | २३,५८२,६९३,२९६        | ४३,४३३,५७१,७४५         | २३,५८२,६९३,२९६        |
| चलती निक्षेप               | १,०५०,०८०,७८३          | ४००,४०५,७५०           | १,०५०,०८०,७८३          | ४००,४०५,७५०           |
| अन्य                       | ३५६,५११,०५२            | ७९,१०७,३६६            | ३५६,५११,०५२            | ७९,१०७,३६६            |
| <b>कुल</b>                 | <b>१४०,३६२,०७९,३१७</b> | <b>८८,१७३,८५४,८८७</b> | <b>१४०,६३८,४११,४८४</b> | <b>८८,४९६,२२८,४६४</b> |

## ४.२०.१ मुद्राको आधारमा ग्राहकको निक्षेप विवरण

रकम रु. मा

| विवरण           | समूह                   |                       | बैंक                   |                       |
|-----------------|------------------------|-----------------------|------------------------|-----------------------|
|                 | यस वर्ष                | गत वर्ष               | यस वर्ष                | गत वर्ष               |
| नेपाली रुपैयाँ  | १३७,८६२,३११,७१७        | ८६,६४६,४७२,६७८        | १३८,१३८,४७६,९६०        | ८६,९६८,८४६,२५६        |
| भारतीय रुपैयाँ  | -                      | -                     | -                      | -                     |
| अमेरिकी डलर     | २,४७२,४५३,२५४          | १,५१०,७९८,३३५         | २,४७२,४५३,२५४          | १,५१०,७९८,३३५         |
| पाउन्ड स्टर्लिङ | ४५१,५६९                | १४८,६५३               | ४५१,५६९                | १४८,६५३               |
| यूरो            | १०,९३५,९३५             | ७,२८६,३२५             | १०,९३५,९३५             | ७,२८६,३२५             |
| जापानी येन      | २१४,३०९                | २२१,६१७               | २१४,३०९                | २२१,६१७               |
| चिनिया युआन     | -                      | -                     | -                      | -                     |
| अन्य            | १५,८७९,४५८             | ८,९२७,२७७             | १५,८७९,४५८             | ८,९२७,२७७             |
| <b>कुल</b>      | <b>१४०,३६२,२४६,२४१</b> | <b>८८,१७३,८५४,८८६</b> | <b>१४०,६३८,४११,४८४</b> | <b>८८,४९६,२२८,४६३</b> |

\* विदेशी मुद्रामा रहेको निक्षेप रकमलाई २०७८ आषाढ मसान्तको विदेशी मुद्राको अन्तिम विनिमय दरले नेपाली रुपैयाँमा परिवर्तन गरी देखाईएको छ ।

## ४.२१ सापटी

रकम रु. मा

| विवरण                          | समूह     |          | बैंक     |          |
|--------------------------------|----------|----------|----------|----------|
|                                | यस वर्ष  | गत वर्ष  | यस वर्ष  | गत वर्ष  |
| <b>स्वदेशी सापटी</b>           |          |          |          |          |
| नेपाल सरकार                    | -        | -        | -        | -        |
| अन्य संस्था                    | -        | -        | -        | -        |
| अन्य                           | -        | -        | -        | -        |
| <b>कुल</b>                     | <b>-</b> | <b>-</b> | <b>-</b> | <b>-</b> |
| <b>विदेशी सापटी</b>            |          |          |          |          |
| विदेशी बैंक तथा वित्तीय संस्था | -        | -        | -        | -        |
| बहुपक्षिय विकास बैंकहरू        | -        | -        | -        | -        |
| अन्य संस्था                    | -        | -        | -        | -        |
| <b>कुल</b>                     | <b>-</b> | <b>-</b> | <b>-</b> | <b>-</b> |
| <b>कुल</b>                     | <b>-</b> | <b>-</b> | <b>-</b> | <b>-</b> |

## ४.२२ व्यवस्थाहरु

रकम रु. मा

| विवरण                                        | समूह             |                  | बैंक             |                  |
|----------------------------------------------|------------------|------------------|------------------|------------------|
|                                              | यस वर्ष          | गत वर्ष          | यस वर्ष          | गत वर्ष          |
| Redundancy को निमित्त व्यवस्था               | -                | -                | -                | -                |
| पुनरसंरचनाको निमित्त व्यवस्था                | -                | -                | -                | -                |
| चालु कानुनी तथा कर मुद्दाको निमित्त व्यवस्था | -                | -                | -                | -                |
| Onerous contracts                            | -                | -                | -                | -                |
| अन्य                                         | -                | -                | -                | -                |
| गत वर्षको आयकर व्यवस्था                      | ५,३०६,६२६        | ५,३०६,६२६        | ५,३०६,६२६        | ५,३०६,६२६        |
| <b>कुल</b>                                   | <b>५,३०६,६२६</b> | <b>५,३०६,६२६</b> | <b>५,३०६,६२६</b> | <b>५,३०६,६२६</b> |

## ४.२२.१ व्यवस्थामा भएको उतार चढाव

रकम रु. मा

| विवरण                            | समूह             |                  | बैंक             |                  |
|----------------------------------|------------------|------------------|------------------|------------------|
|                                  | यस वर्ष          | गत वर्ष          | यस वर्ष          | गत वर्ष          |
| श्रावण १ को मौज्जात              | ५,३०६,६२६        | ५,३०६,६२६        | ५,३०६,६२६        | ५,३०६,६२६        |
| यस वर्षमा गरिएको व्यवस्था        | -                | -                | -                | -                |
| यस वर्षमा प्रयोग भएको व्यवस्था   | -                | -                | -                | -                |
| यस वर्षमा फिर्ता गरिएको व्यवस्था | -                | -                | -                | -                |
| सुविधा लिइएको छुट                | -                | -                | -                | -                |
| <b>आषाढ मसान्तको मौज्जात</b>     | <b>५,३०६,६२६</b> | <b>५,३०६,६२६</b> | <b>५,३०६,६२६</b> | <b>५,३०६,६२६</b> |

## ४.२३ अन्य दायित्वहरु

रकम रु. मा

| विवरण                                             | समूह                 |                      | बैंक                 |                      |
|---------------------------------------------------|----------------------|----------------------|----------------------|----------------------|
|                                                   | यस वर्ष              | गत वर्ष              | यस वर्ष              | गत वर्ष              |
| कर्मचारीहरुको परिभाषित लाभ योजना सम्बन्धी दायित्व | ४१,१७६,९७९           | ५४,२५८,५०१           | ४०,३९६,४८९           | ५३,८०४,४८७           |
| दिर्यकालिन सेवा बिदा बापतको व्यवस्था              | ८९६,२३७              | ३९०,२८७              | -                    | -                    |
| अल्पकालिन कर्मचारी लाभ                            | ५,१७६,७९६            | ४,५५१,३९०            | ५,१७६,७९६            | ४,५५१,३९०            |
| तिर्न बाँकी बिलहरु                                | १९७,६४०,६८५          | १३२,७६३,५१५          | १९७,६४०,६८५          | १३२,७६३,५१५          |
| साहु र बक्यौताहरु                                 | ११६,५९३,०६४          | २५,०३०,९५२           | ११६,५९३,०६४          | २५,०३०,९५२           |
| निक्षेपमा तिर्न बाँकी ब्याज                       | ६४,९७६,२३९           | २३,२९७,८४२           | ६४,९७६,२३९           | २३,२९७,८४२           |
| सापटीमा तिर्न बाँकी ब्याज                         | ७५,२९७,६०९           | ७८,९८३,५७०           | ७५,२९७,६०९           | ७८,९८३,५७०           |
| स्थगन अनुदान आयको दायित्व                         | ३,६२५,४८५            | ४,८७९,२४७            | ३,६२५,४८५            | ४,८७९,२४७            |
| भुक्तानी दिन बाँकी लाभांश                         | १७२,१३८,९५१          | २९८,२०१,१४२          | १६२,०५३,६१७          | १४६,०७५,०९९          |
| वित्तीय पट्टा अन्तर्गत दायित्व                    | ५३,६५२,२८१           | ३०,२०९,९७४           | ५२,४८७,२०५           | २९,२२०,९१९           |
| भुक्तानी दिन बाँकी कर्मचारी बोनस                  | ३१९,२८०,२१७          | १८९,९४४,०७८          | ३१०,२०९,०७०          | १८६,४०२,६१५          |
| अन्य                                              |                      |                      |                      |                      |
| बाँकी कार्ड भुक्तानी                              | ५०,७६०,४६९           | ३३,०५७,४५७           | ५०,७६०,४६९           | ३३,०५७,४५७           |
| नकमाएको कमीशन                                     | १११,८२५,२२१          | ९९,५३६,८७६           | १११,८२५,२२१          | ९९,५३६,८७६           |
| भुक्तान गर्न बाँकी कर                             | १६६,६७६,५०९          | १४६,८८५,६७६          | १६६,४१४,५००          | १४५,८७६,३२२          |
| Retention Money                                   | ७,४१६,९६२            | ११,७६५,३५६           | ७,४१६,९६२            | ११,७६५,३५६           |
| खर्च व्यवस्था                                     | ३२,६७३,३८८           | ३३,१४७,८८६           | ३२,०७६,२५२           | ३२,६२१,७८६           |
| अन्य भुक्तानी गर्न बाँकी हिसाब                    | ७४२,६०८,९७४          | ३८४,९२१,८११          | ७३६,२३१,६०७          | ३७९,०८४,०९४          |
| <b>कुल</b>                                        | <b>२,१६२,४१६,०६६</b> | <b>१,५५१,८२५,५६२</b> | <b>२,१३३,१८१,२७०</b> | <b>१,३८६,९५१,५२९</b> |

## ४.२३.१ परिभाषित लाभ दायित्व (Defined benefit Obligations)

वित्तीय अवस्थाको विवरण (वासलात) मा लेखाङ्कन गरिएका रकमहरू निम्न बमोजिम छन् :

रकम रु. मा

| विवरण                                         | समूह        |             | बैंक        |             |
|-----------------------------------------------|-------------|-------------|-------------|-------------|
|                                               | यस वर्ष     | गत वर्ष     | यस वर्ष     | गत वर्ष     |
| गैह्र कोषमा आधारित दायित्वको वर्तमान मूल्य    | ४१,१७६,९७८  | ५२,७९४,२८३  | ४०,३९६,४८९  | ५३,८०४,४८७  |
| कोषमा आधारित दायित्वको वर्तमान मूल्य          | १०५,५९०,४५४ | ७३,३७०,९७३  | १०५,५९०,४५४ | ७३,३७०,९७३  |
| कुल दायित्वको वर्तमान मूल्य                   | १४६,९८६,९४३ | १२५,७११,२४२ | १४५,९८६,९४३ | १२५,७११,२४२ |
| योजनागत सम्पत्तिको (Plan Assets) उचित मोल     | १०५,५९०,४५४ | ७३,३७०,९७३  | १०५,५९०,४५४ | ७३,३७०,९७३  |
| खुद दायित्वको वर्तमान मूल्य                   | ४०,३९६,४८९  | ५२,३४०,२६९  | ४०,३९६,४८९  | ५२,३४०,२६९  |
| परिभाषित लाभ योजना सम्बन्धी लेखाङ्कित दायित्व | १४६,९८६,९४३ | १२५,७११,२४२ | १४५,९८६,९४३ | १२५,७११,२४२ |

## ४.२३.२ योजनागत सम्पत्ति

रकम रु. मा

| विवरण                  | समूह        |            | बैंक        |            |
|------------------------|-------------|------------|-------------|------------|
|                        | यस वर्ष     | गत वर्ष    | यस वर्ष     | गत वर्ष    |
| इक्विटी सुरक्षणपत्रहरू | -           | -          | -           | -          |
| सरकारी ऋणपत्र          | -           | -          | -           | -          |
| बैंक निक्षेप           | -           | -          | -           | -          |
| अन्य                   | १०५,५९०,४५४ | ७३,३७०,९७३ | १०५,५९०,४५४ | ७३,३७०,९७३ |
| कुल                    | १०५,५९०,४५४ | ७३,३७०,९७३ | १०५,५९०,४५४ | ७३,३७०,९७३ |

## ४.२३.३ परिभाषित सुविधा योजना दायित्वको वर्तमान मूल्यमा उतारचढाव

रकम रु. मा

| विवरण                           | समूह         |             | बैंक         |             |
|---------------------------------|--------------|-------------|--------------|-------------|
|                                 | यस वर्ष      | गत वर्ष     | यस वर्ष      | गत वर्ष     |
| श्रावण १ को लाभ योजना दायित्व   | १२५,७११,२४२  | ७१,७५७,४७३  | १२५,७११,२४२  | ७१,७५७,४७३  |
| बिमाङ्किक नोक्सानी (नाफा)       | (१९,३१०,८०४) | २३,०४६,३७३  | (१९,३१०,८०४) | २३,०४६,३७३  |
| योजनाले भुक्तानी गरेको लाभ      | (६,८७२,१५९)  | (७,९४३,०१६) | (६,८७२,१५९)  | (७,९४३,०१६) |
| बैंकले भुक्तानी गरेको लाभ       | (१,३२०,२८९)  | -           | (१,३२०,२८९)  | -           |
| चालु सुविधा खर्च र ब्याज        | ४७,७७८,९५३   | ३८,८५०,४१२  | ४७,७७८,९५३   | ३८,८५०,४१२  |
| आषाढ मसान्तको लाभ योजना दायित्व | १४५,९८६,९४३  | १२६,१६५,२५६ | १४५,९८६,९४३  | १२५,७११,२४२ |

## ४.२३.४ योजनागत सम्पत्तिको उचित मोल (Fair value) मा उतारचढाव

रकम रु. मा

| विवरण                                     | समूह        |             | बैंक        |             |
|-------------------------------------------|-------------|-------------|-------------|-------------|
|                                           | यस वर्ष     | गत वर्ष     | यस वर्ष     | गत वर्ष     |
| श्रावण १ मा योजनागत सम्पत्तिको उचित मोल   | ७३,३७०,९७३  | ६६,३४३,९८७  | ७३,३७०,९७३  | ६६,३४३,९८७  |
| योजनामा गरिएको योगदान                     | २७,९६९,४६४  | ११,२८५,९६२  | २७,९६९,४६४  | ११,२८५,९६२  |
| योजनाबाट भएको भुक्तानी                    | (६,८७२,१५९) | (७,९४३,०१६) | (६,८७२,१५९) | (७,९४३,०१६) |
| बिमाङ्किक नाफा (नोक्सान)                  | ३,५८३,६६३   | (१,७४४,५२८) | ३,५८३,६६३   | (१,७४४,५२८) |
| योजनागत सम्पत्तिबाट अपेक्षित लाभ          | ७,५३८,५१३   | ५,४२८,५६८   | ७,५३८,५१३   | ५,४२८,५६८   |
| आषाढ मसान्तको योजनागत सम्पत्तिको उचित मोल | १०५,५९०,४५४ | ७३,३७०,९७३  | १०५,५९०,४५४ | ७३,३७०,९७३  |

## ४.२३.५ नाफा नोक्सान हिसाबमा देखाइएको रकम

रकम रु. मा

| विवरण                            | समूह        |             | बैंक        |             |
|----------------------------------|-------------|-------------|-------------|-------------|
|                                  | यस वर्ष     | गत वर्ष     | यस वर्ष     | गत वर्ष     |
| चालु सुविधा खर्च                 | ३८,९०३,८६४  | ३४,२१७,२५७  | ३८,९०३,८६४  | ३३,९६९,५४४  |
| दायित्वमा ब्याज                  | ८,८७५,४३२   | ४,८८०,८६९   | ८,८७५,४३२   | ४,८८०,८६९   |
| योजनागत सम्पत्तिबाट अपेक्षित लाभ | (७,५३८,५१३) | (५,४२८,५६८) | (७,५३८,५१३) | (५,४२८,५६८) |
| कुल                              | ४०,२४०,७८३  | ३३,६६९,५५८  | ४०,२४०,७८३  | ३३,४२१,८४५  |

## ४.२३.६ अन्य विस्तृत आम्दानीमा देखाइएको रकम

रकम रु. मा

| विवरण                    | समूह       |            | बैंक       |            |
|--------------------------|------------|------------|------------|------------|
|                          | यस वर्ष    | गत वर्ष    | यस वर्ष    | गत वर्ष    |
| बिमाङ्किक (नाफा)/नोक्सान | २२,८९४,४६७ | २४,८७५,३७० | २२,८९४,४६७ | २४,७९०,९०१ |
| कुल                      | २२,८९४,४६७ | २४,८७५,३७० | २२,८९४,४६७ | २४,७९०,९०१ |

## ४.२३.७ विमाङ्कित अनुमानहरू

रकम रु. मा

| विवरण                            | समूह    |         | बैंक    |         |
|----------------------------------|---------|---------|---------|---------|
|                                  | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| डिस्काउन्ट दर                    | ९.००%   | ९.००%   | ९.००%   | ९.००%   |
| योजनागत सम्पत्तिबाट अपेक्षित लाभ | ८.००%   | ८.००%   | ८.००%   | ८.००%   |
| भविष्यमा हुने तलवमा वृद्धिदर     | ५.००%   | ७.५०%   | ५.००%   | ७.५०%   |
| निकासी दर (Withdrawal rate)      | ८.००%   | ११.००%  | ८.००%   | ११.००%  |

## ४.२४ निष्काशन गरिएको ऋणपत्र

रकम रु. मा

| विवरण                                                               | समूह          |               | बैंक          |               |
|---------------------------------------------------------------------|---------------|---------------|---------------|---------------|
|                                                                     | यस वर्ष       | गत वर्ष       | यस वर्ष       | गत वर्ष       |
| नाफा नोक्सान हिसाबबाट उचित मोलमा मूल्याङ्कन गरिएको निष्काशित ऋणपत्र | -             | -             | -             | -             |
| अपलेखित मूल्यमा मूल्याङ्कन गरिएको निष्काशित ऋणपत्र                  | २,४७६,०८२,२६१ | २,९७४,३८१,३०२ | २,४७६,०८२,२६१ | २,९७४,३८१,३०२ |
| कुल                                                                 | २,४७६,०८२,२६१ | २,९७४,३८१,३०२ | २,४७६,०८२,२६१ | २,९७४,३८१,३०२ |

## ४.२५ सहायक आवधिक दायित्व

रकम रु. मा

| विवरण                                      | समूह    |         | बैंक    |         |
|--------------------------------------------|---------|---------|---------|---------|
|                                            | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| फिर्ता हुने अग्राधिकार शेयर                | -       | -       | -       | -       |
| फिर्ता नहुने अग्राधिकार शेयर (दायित्व अंश) | -       | -       | -       | -       |
| अन्य                                       | -       | -       | -       | -       |
| कुल                                        | -       | -       | -       | -       |

## ४.२६ शेयर पूँजी

रकम रु. मा

| विवरण                                                | समूह           |               | बैंक           |               |
|------------------------------------------------------|----------------|---------------|----------------|---------------|
|                                                      | यस वर्ष        | गत वर्ष       | यस वर्ष        | गत वर्ष       |
| साधारण शेयर                                          | १२,५७६,९२३,११५ | ९,०८९,८१७,२९० | १२,५७६,९२३,११५ | ९,०८९,८१७,२९० |
| परिवर्त्य अग्राधिकार शेयर (पूँजी अंश)                | -              | -             | -              | -             |
| फिर्ता नहुने (इरिडिमेबल) अग्राधिकार शेयर (पूँजी अंश) | -              | -             | -              | -             |
| निरन्तर ऋण (Perpetual bond) (पूँजी अंश)              | -              | -             | -              | -             |
| कुल                                                  | १२,५७६,९२३,११५ | ९,०८९,८१७,२९० | १२,५७६,९२३,११५ | ९,०८९,८१७,२९० |

### ४.२६.१. साधारण शेयर

रकम रु. मा

| विवरण                                                                                                  | बैंक           |                |
|--------------------------------------------------------------------------------------------------------|----------------|----------------|
|                                                                                                        | यस वर्ष        | गत वर्ष        |
| <b>अधिकृत पूँजी</b>                                                                                    |                |                |
| १५०,०००,००० साधारण शेयर रु १०० प्रति शेयर<br>(गत वर्ष १००,०००,००० साधारण शेयर रु. १०० प्रति शेयर)      | १५,०००,०००,००० | १०,०००,०००,००० |
| <b>जारी पूँजी</b>                                                                                      |                |                |
| १२५,७६९,२३१.१५ साधारण शेयर रु १०० प्रति शेयर<br>(गत वर्ष ९०,८९८,१७२.९० साधारण शेयर रु १०० प्रति शेयर)  | १२,५७६,९२३,११५ | ९,०८९,८१७,२९०  |
| <b>चुक्ता पूँजी</b>                                                                                    |                |                |
| १२५,७६९,२३१.१५ साधारण शेयर रु. १०० प्रति शेयर<br>(गत वर्ष ९०,८९८,१७२.९० साधारण शेयर रु १०० प्रति शेयर) | १२,५७६,९२३,११५ | ९,०८९,८१७,२९०  |
| कुल                                                                                                    | १२,५७६,९२३,११५ | ९,०८९,८१७,२९०  |

### ४.२६.२ साधारण शेयर स्वामित्व

रकम रु. मा

| विवरण                              | बैंक    |                | बैंक    |               |
|------------------------------------|---------|----------------|---------|---------------|
|                                    | यस वर्ष |                | गत वर्ष |               |
|                                    | प्रतिशत | रकम            | प्रतिशत | रकम           |
| <b>स्वदेशी स्वामित्व</b>           |         |                |         |               |
| नेपाल सरकार                        | -       | -              | -       | -             |
| 'क' वर्गका इजाजत प्राप्त संस्थाहरु | -       | -              | -       | -             |
| अन्य इजाजत प्राप्त संस्थाहरु       | -       | -              | -       | -             |
| अन्य संस्थाहरु                     | ४.३३%   | ५४३,९७४,८८६    | ५.०३%   | ४५७,४५४,७९८   |
| सर्वसाधारण                         | ४८.९२%  | ६,१५३,५२५,०६१  | ४९.००%  | ४,४५४,००८,४६० |
| अन्य                               | ४६.७५%  | ५,८७९,४२३,१६८  | ४५.९७%  | ४,१७८,३५४,०३२ |
| <b>विदेशी स्वामित्व</b>            | -       | -              | -       | -             |
| कुल                                | १००.००% | १२,५७६,९२३,११५ | १००.००% | ९,०८९,८१७,२९० |

### ४.२६.३ साधारण शेयर स्वामित्व

| ०.५० प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएको शेयरधनीको विवरण |                                                 |               |                 |                        |                |         |
|-------------------------------------------------------------|-------------------------------------------------|---------------|-----------------|------------------------|----------------|---------|
| क्र. सं.                                                    | नाम                                             | संस्थापक शेयर | सर्वसाधारण शेयर | धारण गरेको शेयर संख्या | चुक्ता रकम रु. | प्रतिशत |
| १                                                           | श्री नागरीक लगानी कोष                           | ३,०४७,४१४.०९  | १,१३७,३८७.०२    | ४,१८४,८०१.११           | ४१८,४८०,१११    | ३.३३    |
| २                                                           | श्री उर्मिला पाण्डे                             | ३,३८९,६४१.८२  | ७६६,३७९.०८      | ४,१५६,०२०.९०           | ४१५,६०२,०९०    | ३.३०    |
| ३                                                           | श्री जनक विष्ट                                  | ३,७११,१५४.६०  | -               | ३,७११,१५४.६०           | ३७१,११५,४६०    | २.९५    |
| ४                                                           | श्री बिजेन्द्र जोशी                             | १,५६१,५९०.४४  | ४३४,३३२.९०      | १,९९५,९२३.३४           | १९९,५९२,३३४    | १.५९    |
| ५                                                           | श्री मनोहर दास मूल                              | १,२५७,०८५.२५  | ४६७,०५४.७०      | १,७२४,१३९.९५           | १७२,४१३,९९५    | १.३७    |
| ६                                                           | श्री पवित्र कुमार कार्की                        | १,१७१,१८८.१५  | ४४०,२७२.३५      | १,६११,४६०.५०           | १६१,१४६,०५०    | १.२८    |
| ७                                                           | श्री रविन्द्र मान सिंह प्रधान                   | १,१७१,१८८.१५  | ४३५,१४८.२२      | १,६०६,३३६.३७           | १६०,६३३,६३७    | १.२८    |
| ८                                                           | श्री सावित्री शर्मा                             | १,२२०,६६९.७४  | २६८,२७६.५३      | १,४८८,९४६.२७           | १४८,८९४,६२७    | १.१८    |
| ९                                                           | श्री रमेश शर्मा                                 | ९३६,९५६.६३    | ३३६,९९१.७७      | १,२७३,९४८.४०           | १२७,३९४,८४०    | १.०१    |
| १०                                                          | श्री सोनी जोशी                                  | १,१७१,१८८.१५  | ८,७३९.१२        | १,१७९,९२७.२७           | ११७,९९२,७२७    | ०.९४    |
| ११                                                          | श्री जगन्नाथ ज्ञवाली                            | ६२४,३५६.९२    | २९६,०४०.८४      | ९२०,३९७.७६             | ९२,०३९,७७६     | ०.७३    |
| १२                                                          | डा. शंकर प्रसाद शर्मा                           | ७८५,५२५.८२    | १२६,४९१.८४      | ९१२,०१७.६६             | ९१,२०१,७६६     | ०.७३    |
| १३                                                          | श्री अर्जुन प्रसाद शर्मा                        | ६३३,०१५.७५    | २३८,११८.७४      | ८७१,१३४.४९             | ८७,११३,४४९     | ०.६९    |
| १४                                                          | श्री सुलोचन राज राजभण्डारी                      | ६२४,६३४.७५    | २३२,०८३.८२      | ८५६,७१८.५६             | ८५,६७१,८५६     | ०.६८    |
| १५                                                          | श्री नरेन्द्र कुमार देव भट्ट                    | ६२४,६३३.६४    | ११४,८२१.३८      | ७३९,४५५.०२             | ७३,९४५,५०२     | ०.५९    |
| १६                                                          | श्री रमिता भट्टराई                              | ५३०,९४१.७१    | १४९,९३६.४९      | ६८०,८७८.२०             | ६८,०८७,८२०     | ०.५४    |
| १७                                                          | श्री मनिता भट्टराई                              | ५३०,९४१.७१    | १४८,६७६.७९      | ६७९,६१८.४९             | ६७,९६१,८४९     | ०.५४    |
| १८                                                          | श्री प्रताप जंग पाण्डे                          | ५३८,७५०.८५    | ११९,५५४.८०      | ६५८,३०५.६५             | ६५,८३०,५६५     | ०.५२    |
| १९                                                          | श्री राजेश खड्का                                | ४६८,४७८.३२    | १७४,०६१.१३      | ६४२,५३९.४५             | ६४,२५३,९४५     | ०.५१    |
| २०                                                          | श्री प्रेम बहादुर श्रेष्ठ                       | ६२२,३९२.२३    | १३,६८२.१४       | ६३६,०७४.३७             | ६३,६०७,४३७     | ०.५१    |
| २१                                                          | श्री अनिल कुमार दुम्रेल                         | ६२४,४८५.९१    | ५,०००.००        | ६२९,४८५.९१             | ६२,९४८,५९१     | ०.५०    |
| २२                                                          | श्री एस. आर. हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रा.लि | ६२२,३१७.७०    | ५,९००.२३        | ६२८,२१७.९३             | ६२,८२१,७९३     | ०.५०    |
| जम्मा                                                       |                                                 | २५,८६८,५५२.३२ | ५,९१८,९४९.८९    | ३,१७८,७५०,२२०          | ३,१७८,७५०,२२०  | २५.२७   |

## ४.२७ जगेडाहरु

रकम रु. मा

| विवरण                             | समूह          |               | बैंक          |               |
|-----------------------------------|---------------|---------------|---------------|---------------|
|                                   | यस वर्ष       | गत वर्ष       | यस वर्ष       | गत वर्ष       |
| बैधानिक जगेडा कोष                 | २,६३६,७४१,९९३ | १,८८५,८०३,०६६ | २,६२८,८०८,११७ | १,८८३,५९४,३२३ |
| सटही समिकरण कोष                   | ७४,९५८,०३६    | ५८,९०७,३१५    | ७४,९५८,०३६    | ५८,९०७,३१५    |
| संस्थागत सामाजिक उत्तरदायित्व कोष | १८,८३६,७९८    | १४,९३४,०४४    | १८,०४३,४११    | १४,७१३,१७०    |
| पूँजी फिर्ता जगेडा कोष            | २७७,७७७,७७८   | ५००,०००,०००   | २७७,७७७,७७८   | ५००,०००,०००   |
| नियमनकारी कोष                     | ३६९,२५३,६२४   | ४५१,९८२,५०८   | ३६९,२५३,६२४   | ४५१,९८२,५०८   |
| लगानी समायोजन कोष                 | -             | ३,०००,०००     | -             | ३,०००,०००     |
| पूँजीगत जगेडा कोष                 | ६२५,०२८,२८८   | -             | ६२५,०२८,२८८   | -             |
| सम्पत्ति पुनर्मूल्याङ्कन कोष      | ३८७,७५९,६३६   | ३८७,७५९,६३६   | ३८७,७५९,६३६   | ३८७,७५९,६३६   |
| उचित मोल (Fair value) कोष         | ५१५,१०६,८९५   | ११५,३१३,८०३   | ५१५,१०६,८९५   | ११५,३१३,८०३   |
| लाभांश समिकरण कोष                 | -             | -             | -             | -             |
| बिमाङ्किक नाफा                    | (८,३७४,५७८)   | (२४,४००,७०५)  | (८,४१४,५०१)   | (२४,४४०,६२८)  |
| विशेष कोष                         | -             | -             | -             | -             |
| अन्य कोष                          | २,८०२,६२१     | ४,५९४,०८१     | -             | १,७९१,४६०     |
| कुल                               | ४,८९९,८९१,०९२ | ३,३९७,८९३,७४८ | ४,८८८,३२१,२८३ | ३,३९२,६२१,५८७ |

## ४.२८ सम्भावित दायित्व तथा प्रतिवद्धताहरु

रकम रु. मा

| विवरण                             | समूह           |                | बैंक           |                |
|-----------------------------------|----------------|----------------|----------------|----------------|
|                                   | यस वर्ष        | गत वर्ष        | यस वर्ष        | गत वर्ष        |
| सम्भावित दायित्व                  | २५,६५९,८००,९०९ | १६,७८२,१९९,६४७ | २५,६३४,८००,९०९ | १६,७८२,१९९,६४७ |
| उपभोग तथा वितरण नगरिएको सुविधाहरु | ५८,४१०,४२४,८४६ | ५०,५७२,२१०,६९४ | ५८,४१०,४२४,८४६ | ५०,५७२,२१०,६९४ |
| पूँजीगत प्रतिवद्धता               | ७२,३३०,१८४     | २३,२९१,७३२     | ७२,३३०,१८४     | २३,२९१,७३२     |
| पट्टा प्रतिवद्धता                 | ८४०,१८३,७२५    | ६१४,७३५,५६९    | ८४०,१८३,७२५    | ६१४,७३५,५६९    |
| मुद्दा मामिला                     | १२९,८९२,९२२    | ८०,०७१,२६३     | १२९,८९२,९२२    | ८०,०७१,२६३     |
| कुल                               | ८५,११२,६३२,५८६ | ६८,०७२,५०८,९०५ | ८५,०८७,६३२,५८६ | ६८,०७२,५०८,९०५ |

## ४.२८.१ सम्भावित दायित्वहरु

रकम रु. मा

| विवरण                           | समूह           |                | बैंक           |                |
|---------------------------------|----------------|----------------|----------------|----------------|
|                                 | यस वर्ष        | गत वर्ष        | यस वर्ष        | गत वर्ष        |
| मञ्जुरी तथा डकुमेन्ट्री क्रेडिट | ८,४४४,२३९,३८१  | ५,६५३,२७२,८१८  | ८,४४४,२३९,३८१  | ५,६५३,२७२,८१८  |
| संकलनमा रहेका बिलहरु            | ५७९,४८८,९७५    | २६७,८७६,५८४    | ५७९,४८८,९७५    | २६७,८७६,५८४    |
| अग्रिम विनिमय सम्झौता           | -              | -              | -              | -              |
| जमानत                           | १६,१६१,८८२,६९९ | ८,२४०,४९६,५१६  | १६,१६१,८८२,६९९ | ८,२४०,४९६,५१६  |
| प्रत्याभूति प्रतिवद्धता         | २५,०००,०००     | -              | -              | -              |
| अन्य प्रतिवद्धता                | ४४९,१८९,८५४    | २,६२०,५५३,७२९  | ४४९,१८९,८५४    | २,६२०,५५३,७२९  |
| कुल                             | २५,६५९,८००,९०९ | १६,७८२,१९९,६४७ | २५,६३४,८००,९०९ | १६,७८२,१९९,६४७ |

## ४.२८.२ उपभोग नगरेको र अवितरित सुविधाहरू

रकम रु. मा

| विवरण                                        | समूह                  |                       | बैंक                  |                       |
|----------------------------------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|
|                                              | यस वर्ष               | गत वर्ष               | यस वर्ष               | गत वर्ष               |
| प्रवाह नगरिएको कर्जा                         | १२,१२३,८३९,१०८        | २३,५१७,९७८,०७५        | १२,१२३,८३९,१०८        | २३,५१७,९७८,०७५        |
| उपभोग नगरेको अधिविकर्ष कर्जा प्रतिवद्धता     | ८,३२९,५२०,८६६         | ३,९२०,०३८,६३०         | ८,३२९,५२०,८६६         | ३,९२०,०३८,६३०         |
| उपभोग नगरेको क्रेडिट कार्ड कर्जा प्रतिवद्धता | २८८,६९९,६०५           | २२७,५९५,२८४           | २८८,६९९,६०५           | २२७,५९५,२८४           |
| उपभोग नगरेको प्रतितपत्र प्रतिवद्धता          | १९,७७९,८०३,७८९        | १३,२९७,१४९,५९९        | १९,७७९,८०३,७८९        | १३,२९७,१४९,५९९        |
| उपभोग नगरेको जमानत प्रतिवद्धता               | १७,८८८,५६१,४७७        | ९,६०९,४४९,१०६         | १७,८८८,५६१,४७७        | ९,६०९,४४९,१०६         |
| <b>कुल</b>                                   | <b>५८,४१०,४२४,८४६</b> | <b>५०,५७२,२१०,६९४</b> | <b>५८,४१०,४२४,८४६</b> | <b>५०,५७२,२१०,६९४</b> |

## ४.२८.३ पूँजीगत प्रतिवद्धता

पूँजीगत खर्चहरू, सम्बन्धित तहबाट पारित भएपनि वित्तीय विवरणमा कुनै व्यवस्था गरिएको छैन

रकम रु. मा

| विवरण                                             | समूह              |                   | बैंक              |                   |
|---------------------------------------------------|-------------------|-------------------|-------------------|-------------------|
|                                                   | यस वर्ष           | गत वर्ष           | यस वर्ष           | गत वर्ष           |
| <b>जायजेथा र उपकरणको लागि पूँजीगत प्रतिवद्धता</b> |                   |                   |                   |                   |
| स्वीकृत र सम्भौता गरिएको                          | ५६,९१४,७४८        | २३,२९१,७३२        | ५६,९१४,७४८        | २३,२९१,७३२        |
| स्वीकृत र सम्भौता नगरिएको                         | ३१४,८२३           | -                 | ३१४,८२३           | -                 |
| <b>कुल</b>                                        | <b>५७,२२९,५७१</b> | <b>२३,२९१,७३२</b> | <b>५७,२२९,५७१</b> | <b>२३,२९१,७३२</b> |
| <b>अमूर्त सम्पत्तिको लागि पूँजीगत प्रतिवद्धता</b> |                   |                   |                   |                   |
| स्वीकृत र सम्भौता गरिएको                          | १५,१००,६१३        | -                 | १५,१००,६१३        | -                 |
| स्वीकृत र सम्भौता नगरिएको                         | -                 | -                 | -                 | -                 |
| <b>कुल</b>                                        | <b>१५,१००,६१३</b> | <b>-</b>          | <b>१५,१००,६१३</b> | <b>-</b>          |
| <b>कुल</b>                                        | <b>७२,३३०,१८४</b> | <b>२३,२९१,७३२</b> | <b>७२,३३०,१८४</b> | <b>२३,२९१,७३२</b> |

## ४.२८.४ पट्टा प्रतिवद्धता

रकम रु. मा

| विवरण                                                                                     | समूह               |                    | बैंक               |                    |
|-------------------------------------------------------------------------------------------|--------------------|--------------------|--------------------|--------------------|
|                                                                                           | यस वर्ष            | गत वर्ष            | यस वर्ष            | गत वर्ष            |
| <b>सञ्चालन पट्टा प्रतिवद्धता</b>                                                          |                    |                    |                    |                    |
| बैंक लिजी भएको अवस्थामा रद्द गर्न नसकिने पट्टा सम्भौताको आधारमा भविष्यमा तिर्नु पर्ने रकम | -                  | -                  | -                  | -                  |
| एक वर्ष सम्म                                                                              | १२२,४६०,६५२        | ८०,१७२,७८३         | १२२,४६०,६५२        | ८०,१७२,७८३         |
| एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम                                                         | ४४०,४४०,२३३        | ३१४,७७८,४६१        | ४४०,४४०,२३३        | ३१४,७७८,४६१        |
| ५ वर्ष माथि                                                                               | २७७,२८२,८४०        | २१९,७८४,३२४        | २७७,२८२,८४०        | २१९,७८४,३२४        |
| <b>कुल</b>                                                                                | <b>८४०,१८३,७२५</b> | <b>६१४,७३५,५६९</b> | <b>८४०,१८३,७२५</b> | <b>६१४,७३५,५६९</b> |
| <b>वित्तीय पट्टा प्रतिवद्धता</b>                                                          |                    |                    |                    |                    |
| बैंक लिजी भएको अवस्थामा रद्द गर्न नसकिने पट्टा सम्भौताको आधारमा भविष्यमा तिर्नु पर्ने रकम | -                  | -                  | -                  | -                  |
| एक वर्ष सम्म                                                                              | -                  | -                  | -                  | -                  |
| एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम                                                         | -                  | -                  | -                  | -                  |
| ५ वर्ष माथि                                                                               | -                  | -                  | -                  | -                  |
| <b>कुल</b>                                                                                | <b>-</b>           | <b>-</b>           | <b>-</b>           | <b>-</b>           |
| <b>कुल</b>                                                                                | <b>८४०,१८३,७२५</b> | <b>६१४,७३५,५६९</b> | <b>८४०,१८३,७२५</b> | <b>६१४,७३५,५६९</b> |

## ४.२८.५ मुद्दा मामिला

सम्भावित दायित्व अन्तर्गत फैसला हुन बाँकी रहेका मुद्दा मामिला निम्न बमोजिम छन् ।

(क) कर निर्धारणका मुद्दा मामिला अन्तर्गत आषाढ ३१, २०७८ सम्म फैसला हुन बाँकी

रकम रु. मा

| कर निर्धारण आदेश पाउन बाँकी संस्था           | आर्थिक वर्ष        | फैसला गर्ने निकाय  | रकम         |
|----------------------------------------------|--------------------|--------------------|-------------|
| सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड             | २०६३/६४ - २००६/०७) | सर्वोच्च अदालत     | ५,५२८,७७६   |
| सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड             | २०६४/६५ - २००७/०८) | सर्वोच्च अदालत     |             |
| सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड             | २०६७/६८ - २०१०/११) | राजस्व न्यायाधिकरण | २,८८५,७२९   |
| सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड             | २०६८/६९ - २०११/१२) | राजस्व न्यायाधिकरण | ८,३४६,५१७   |
| सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड             | २०६९/७० - २०१२/१३) | राजस्व न्यायाधिकरण | १२,३९६,९०१  |
| सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड             | २०७०/७१ - २०१३/१४) | राजस्व न्यायाधिकरण | १०,११८,१३८  |
| सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड             | २०७१/७२ - २०१४/१५) | राजस्व न्यायाधिकरण | ११,१८६,३८२  |
| सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड             | २०७२/७३ - २०१५/१६) | कर प्रशासन अनुगमन  | २७,७८०,३७६  |
| सिर्जना फाईनान्स लिमिटेड                     | २०७२/७३ - २०१५/१६) | कर प्रशासन अनुगमन  | १,००९,१८०   |
| पिपल्स फाईनान्स लिमिटेड                      | २०६७/६८ - २०१०/११) | कर प्रशासन अनुगमन  | २१,००२,२५५  |
| नेपाल हाउजिंग एण्ड मर्चेण्ट फाईनान्स लिमिटेड | २०६८/६९ - २०११-१२) | कर प्रशासन अनुगमन  | ३,४४६,६९४   |
| नेपाल हाउजिंग एण्ड मर्चेण्ट फाईनान्स लिमिटेड | २०७०/७१ - २०१३/१४) | राजस्व न्यायाधिकरण | ९१७,३९१     |
| नेपाल हाउजिंग एण्ड मर्चेण्ट फाईनान्स लिमिटेड | २०७१/७२ - २०१४/१५) | राजस्व न्यायाधिकरण | २४,३३०,३६०  |
| नेपाल हाउजिंग एण्ड मर्चेण्ट फाईनान्स लिमिटेड | २०७१/७२ - २०१४/१५) | राजस्व न्यायाधिकरण | ९४४,२२३     |
| कुल                                          |                    |                    | १२९,८९२,९२२ |

आर्थिक वर्ष २०१७/१८ देखि २०१९/२०

स्वयम् कर निर्धारण सम्बन्धित आर्थिक वर्ष २०७४/७५ (२०१७/१८) देखि २०७६/७७ (२०१९/२०) सम्ममा दाखिला गरिएको ठूला करदाता कार्यालयबाट पुनर्निर्धारणको लागि खुल्ला बाँकी छ ।

(ख) सम्भावित दायित्व अन्तर्गत अन्य मुद्दा मामिला

माथि दिइएको मुद्दामा वाहेक बैंकको स्रोतको उल्लेखनीय रुपमा हानी नोक्सानी गराउने वा बैंकको निरन्तरतामा असर पार्ने अन्य सम्भावित दायित्व अन्तर्गत त्यस्ता कुनै मुद्दा मामिला छैनन् ।

## ४.२९ ब्याज आम्दानी

रकम रु. मा

| विवरण                                                   | समूह           |               | बैंक           |               |
|---------------------------------------------------------|----------------|---------------|----------------|---------------|
|                                                         | यस वर्ष        | गत वर्ष       | यस वर्ष        | गत वर्ष       |
| नगद तथा नगद समान                                        | १५,८६८,६८०     | १०७,६८५,५९५   | १५,८६८,६८०     | १०७,६८५,५९५   |
| नेपाल राष्ट्र बैंकको बक्यौता रकम                        | -              | -             | -              | -             |
| बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात                 | २६,४५४,५३३     | ११,८७३,७४३    | २६,४५४,५३३     | ११,८७३,७४३    |
| बैंक तथा वित्तीय संस्थालाई प्रवाह गरेको कर्जा तथा सापटी | १६३,१८२,४७२    | १६२,०३७,७४१   | १६३,१८२,४७२    | १६२,०३७,७४१   |
| ग्राहकलाई प्रवाह गरेको कर्जा तथा सापटी                  | ९,६२०,६७४,५८६  | ८,६४२,०३३,४२३ | ९,६२०,६७४,५८६  | ८,६४२,०३३,४२३ |
| लगानी सुरक्षणपत्रमा                                     | ७९०,८९१,२१२    | ४९७,०५०,७४२   | ७८७,४४४,४३३    | ४९३,३६६,८५२   |
| कर्मचारीलाई प्रवाह गरेको कर्जा तथा सापटी                | २२५,९०९,६४८    | ७२,५२७,९८४    | २२५,९०९,६४८    | ७२,५२७,९८४    |
| अन्य                                                    | २,६८२          | -             | -              | -             |
| कुल ब्याज आम्दानी                                       | १०,८४२,९८३,८१४ | १,४९३,२०९,२२८ | १०,८३९,५३४,३५३ | १,४८९,५२५,३३८ |

## ४.३० ब्याज खर्च

रकम रु. मा

| विवरण                                  | समूह                 |                      | बैंक                 |                      |
|----------------------------------------|----------------------|----------------------|----------------------|----------------------|
|                                        | यस वर्ष              | गत वर्ष              | यस वर्ष              | गत वर्ष              |
| बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी | १२२,००४,१२१          | २५७,७२६,३४२          | १२२,००४,१२१          | २५७,७२६,३४२          |
| नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी      | १८,०४८,३४४           | ३१,१०५,८५१           | १८,०४८,३४४           | ३१,१०५,८५१           |
| ग्राहकको निक्षेप                       | ६,७५५,४६६,०५१        | ६,१८३,७९८,३४५        | ६,७६९,७३८,१३४        | ६,२०४,३८७,९०४        |
| सापटी                                  | -                    | -                    | -                    | -                    |
| ऋणपत्र निष्काशन                        | २७९,३४५,६१०          | १११,५५१,६२४          | २७९,३४५,६१०          | १११,५५१,६२४          |
| सुरक्षण नराखिएको सहायक आवधिक दायित्व   | -                    | -                    | -                    | -                    |
| अन्य                                   | -                    | -                    | -                    | -                    |
| <b>कुल ब्याज खर्च</b>                  | <b>७,१७४,८६४,१२६</b> | <b>६,५८४,१८२,१६२</b> | <b>७,१८९,१३६,२०९</b> | <b>६,६०४,७७१,७२१</b> |

## ४.३१ शुल्क तथा कमीशन आम्दानी

रकम रु. मा

| विवरण                                           | समूह               |                    | बैंक               |                    |
|-------------------------------------------------|--------------------|--------------------|--------------------|--------------------|
|                                                 | यस वर्ष            | गत वर्ष            | यस वर्ष            | गत वर्ष            |
| कर्जा प्रशासन शुल्क                             | २६६,६१५,७०४        | १७८,५९०,१६०        | २६६,६१५,७०४        | १७८,५९०,१६०        |
| सेवा शुल्क                                      | ९६,३७६,४६२         | ६४,११८,९५४         | ९६,३७६,४६२         | ६४,११८,९५४         |
| सह-वित्तीयकरण शुल्क                             | ८४,५८५,५००         | ४९,९५२,५३७         | ८४,५८५,५००         | ४९,९५२,५३७         |
| प्रतिवद्धता शुल्क                               | ५,९९७,०९०          | ८,०८६,०९५          | ५,९९७,०९०          | ८,०८६,०९५          |
| डिडि/टिटि/स्विफ्ट शुल्क                         | १६,१८२,९१०         | १४,५८४,१३८         | १६,१८२,९१०         | १४,५८४,१३८         |
| क्रेडिट कार्ड/ए.टि.एम निष्काशन तथा नविकरण शुल्क | ६५,१५२,०९२         | ५०,१८६,०६५         | ६५,१५२,०९२         | ५०,१८६,०६५         |
| अग्रिम भुक्तानी तथा स्वाप शुल्क                 | २१,२६८,१०७         | ६,४७४,८२४          | २१,२६८,१०७         | ६,४७४,८२४          |
| लगानी बैंकिङ्ग शुल्क                            | -                  | -                  | -                  | -                  |
| सम्पत्ति व्यवस्थापन शुल्क                       | ३७,१११,०९०         | ३१,७९२,९२४         | -                  | -                  |
| दलाली शुल्क (Brokerage)                         | -                  | -                  | -                  | -                  |
| विप्रेषण शुल्क                                  | २८,४७५,७३६         | २६,६४२,१७१         | २८,४७५,७३६         | २६,६४२,१७१         |
| प्रतिपत्रमा कमीशन                               | ७३,२१४,८१६         | ५१,३९१,६९५         | ७३,२१४,८१६         | ५१,३९१,६९५         |
| जमानतपत्रमा कमीशन                               | १०५,९३९,८३९        | ८२,३६९,८७२         | १०५,९३९,८३९        | ८२,३६९,८७२         |
| शेयर निष्काशन तथा प्रत्याभूति कमीशन             | -                  | -                  | -                  | -                  |
| लकर भाडा                                        | ५,७६३,३२५          | ५,२४७,३९४          | ५,७६३,३२५          | ५,२४७,३९४          |
| अन्य शुल्क तथा कमीशन आम्दानी                    | २५,१३४,२१९         | २५,०१९,०२५         | २६,१२४,७७५         | २५,०१९,०२५         |
| बैंकएसुरेन्स कमीशन                              | ६,२७३,३२३          | ७,२७९,३३३          | ६,२७३,३२३          | ७,२७९,३३३          |
| कमीशन-Trade Operation                           | -                  | -                  | -                  | -                  |
| आयात bills/संकलन कमीशन                          | -                  | -                  | -                  | -                  |
| डिम्याट शुल्क                                   | २२,९७९,८९४         | ६,७३१,४४६          | २२,९७९,८९४         | ६,७३१,४४६          |
| ए.बि.बि.एस शुल्क                                | -                  | १,९३०,७४८          | -                  | १,९३०,७४८          |
| अन्य                                            | ४२०,८३७            | ४,६१९,०५६          | ४२०,८३७            | ३,६०९,१३२          |
| <b>कुल शुल्क तथा कमीशन आम्दानी</b>              | <b>८६१,४९०,९४४</b> | <b>६१५,०१६,४३७</b> | <b>८२५,३७०,४१०</b> | <b>५८२,२१३,५९०</b> |

### ४.३२ शुल्क तथा कमीशन खर्च

रकम रु. मा

| विवरण                           | समूह              |                   | बैंक              |                   |
|---------------------------------|-------------------|-------------------|-------------------|-------------------|
|                                 | यस वर्ष           | गत वर्ष           | यस वर्ष           | गत वर्ष           |
| ए.टि.एम व्यवस्थापन शुल्क        | ५,६१४,४५०         | ४,०६३,५२५         | ५,६१४,४५०         | ४,०६३,५२५         |
| भिसा/मास्टर कार्ड शुल्क         | २७,२३२,६१४        | १४,९४०,१९५        | २७,२३२,६१४        | १४,९४०,१९५        |
| जमानत कमीशन                     | -                 | -                 | -                 | -                 |
| दलाली खर्च (Brokerage)          | १,९५१,०६९         | -                 | ७७६,०००           | -                 |
| डिडि/टिटि/स्विफ्ट शुल्क         | ८,०१८,७१२         | ७,३६६,८५९         | ८,०१८,७१२         | ७,३६६,८५९         |
| विप्रेषण शुल्क तथा कमीशन        | ३,४७२,४७५         | ७६,३८८            | ३,४७२,४७५         | ३,१४३,९४९         |
| अन्य शुल्क तथा कमीशन खर्च       | ३१,७५६,९५२        | ३३,०२७,८९७        | २८,२४६,४०८        | २८,२१७,१३९        |
| <b>कुल शुल्क तथा कमीशन खर्च</b> | <b>७८,०४६,२७१</b> | <b>५९,४७४,८६३</b> | <b>७३,३६०,६५८</b> | <b>५७,७३१,६६७</b> |

### ४.३३ खुद व्यापारिक आम्दानी

रकम रु. मा

| विवरण                                         | समूह               |                    | बैंक               |                    |
|-----------------------------------------------|--------------------|--------------------|--------------------|--------------------|
|                                               | यस वर्ष            | गत वर्ष            | यस वर्ष            | गत वर्ष            |
| व्यापारिक सम्पत्तिको उचित मोलमा भएको परिवर्तन | ७१,०९१,७४२         | ३१,२३५,९४९         | ५०,७९२,७६९         | १९,११६,४८५         |
| व्यापारिक सम्पत्तिको निसर्गमा नाफा/(नोक्सान)  | ६३,१५६,०४९         | (२०,३६५,१३३)       | २२,८३२,१३५         | (१३,२०३,१११)       |
| व्यापारिक सम्पत्तिमा ब्याज आम्दानी            | -                  | -                  | -                  | -                  |
| व्यापारिक सम्पत्तिमा लाभांश आम्दानी           | ८,७३१,५५३          | १४,३६१,९९२         | ४,४८२,२५५          | १,८१६,१५९          |
| विदेशी विनिमय कारोवारमा नाफा/(नोक्सान)        | ३४०,३५८,३७३        | २६३,१०८,५१९        | ३४०,३५८,३७३        | २६३,१०८,५१९        |
| अन्य                                          | -                  | -                  | -                  | -                  |
| <b>खुद व्यापारिक आम्दानी</b>                  | <b>४८३,३३७,७१६</b> | <b>२८८,३४१,३२७</b> | <b>४१८,४६५,५३२</b> | <b>२७०,८३८,०५२</b> |

### ४.३४ अन्य सञ्चालन आम्दानी

रकम रु. मा

| विवरण                                     | समूह               |                    | बैंक               |                    |
|-------------------------------------------|--------------------|--------------------|--------------------|--------------------|
|                                           | यस वर्ष            | गत वर्ष            | यस वर्ष            | गत वर्ष            |
| विदेशी विनिमय पूर्वमूल्यान् आम्दानी       | ६४,२०२,८८६         | ७१,५९१,९१०         | ६४,२०२,८८६         | ७१,५९१,९१०         |
| लगानी धितोपत्र बिक्रीबाट नाफा/(नोक्सान)   | -                  | -                  | -                  | -                  |
| लगानी जायजेषाको उचित मोलमा नाफा/(नोक्सान) | -                  | -                  | -                  | -                  |
| इक्विटी उपकरणमा लाभांश                    | ४९,४१३,१२६         | ५७,०००             | ४९,४१३,१२६         | १०,५५७,०००         |
| जायजेषा र उपकरणको बिक्रीमा नाफा/(नोक्सान) | ४५१,३१२            | (६,६५३,६१९)        | ४५१,३१२            | (६,६५३,६१९)        |
| लगानी जायजेषाको बिक्रीमा नाफा/(नोक्सान)   | १७,७८५,९९०         | ६,३०७,३०५          | १७,७८५,९९०         | ६,३०७,३०५          |
| सञ्चालन पत्र आम्दानी                      | -                  | -                  | -                  | -                  |
| सुन तथा चाँदी बिक्रीमा नाफा/(नोक्सान)     | ६,६४२,३०९          | ५,२५९,९०३          | ६,६४२,३०९          | ५,२५९,९०३          |
| लकर भाडा                                  | -                  | -                  | -                  | -                  |
| अन्य                                      | १७,८९८,१६०         | २८,११८,४२४         | १४,६०९,६८४         | २५,३८४,०४६         |
| <b>कुल</b>                                | <b>१५६,३९३,७८२</b> | <b>१०४,६८०,९२३</b> | <b>१५३,१०५,३०६</b> | <b>११२,४४६,५४५</b> |

### ४.३५ सम्पत्तिको क्षय (नोक्सानी)/कर्जा (फिर्ता) तथा अन्य नोक्सानी

रकम रु. मा

| विवरण                                                                   | समूह               |                    | बैंक               |                    |
|-------------------------------------------------------------------------|--------------------|--------------------|--------------------|--------------------|
|                                                                         | यस वर्ष            | गत वर्ष            | यस वर्ष            | गत वर्ष            |
| बैंक तथा वित्तीय संस्थालाई प्रदान गरेको कर्जा तथा सापटीमा क्षय/(फिर्ता) | ८,३२८,६७१          | (८५७,३३०)          | ८,३२८,६७१          | (८५७,३३०)          |
| ग्राहकलाई प्रदान गरेको कर्जा तथा सापटीमा क्षय/(फिर्ता)                  | ३८५,७०७,३५१        | ६४०,९९०,५८८        | ३८५,७०७,३५१        | ६४०,९९०,५८८        |
| वित्तीय लगानीमा क्षय/(फिर्ता)                                           | -                  | -                  | -                  | -                  |
| बैंक तथा वित्तीय संस्था लगानीमा (Placement with BFI) क्षय/(फिर्ता)      | -                  | -                  | -                  | -                  |
| सम्पत्ति तथा उपकरणमा क्षय/(फिर्ता)                                      | -                  | -                  | -                  | -                  |
| ख्याती तथा अमूर्त सम्पत्तिमा क्षय/(फिर्ता)                              | -                  | -                  | -                  | -                  |
| लगानी सम्पत्तिमा क्षय/(फिर्ता)                                          | -                  | -                  | -                  | -                  |
| <b>कुल</b>                                                              | <b>३९४,०३६,०२२</b> | <b>६४०,१३३,२५९</b> | <b>३९४,०३६,०२२</b> | <b>६४०,१३३,२५९</b> |

### ४.३६ कर्मचारी खर्च

रकम रु. मा

| विवरण                                    | समूह                 |                    | बैंक                 |                    |
|------------------------------------------|----------------------|--------------------|----------------------|--------------------|
|                                          | यस वर्ष              | गत वर्ष            | यस वर्ष              | गत वर्ष            |
| तलब                                      | ३७०,५७१,६४६          | ३००,०८२,०११        | ३६६,४६९,६४२          | २९६,२१०,८१२        |
| भत्ता                                    | ३१५,५२०,६२२          | २७६,००४,०११        | ३११,४३४,२२९          | २७३,२८४,७४६        |
| उपदान खर्च                               | ४०,५८२,१३८           | ३३,६६९,५५८         | ४०,२४०,४४०           | ३३,४२१,८४५         |
| सञ्चय कोष                                | ३६,९०८,६२४           | २९,७६३,५३५         | ३६,४९८,४२४           | २९,३८६,९४६         |
| पोशाक                                    | -                    | ७,१७६,८९२          | -                    | ७,१७६,८९२          |
| तालिम तथा विकास खर्च                     | २,५२५,८४०            | ११,०६२,६७८         | २,५०५,७९५            | ११,०३३,०७२         |
| सञ्चित विदा                              | (१०३,३६२)            | २८,२९८,२६७         | (१०३,३६२)            | २८,२९८,२६७         |
| औषधोपचार                                 | ३,८३८,१९९            | ३,५४०,४८१          | ३,८३८,१९९            | ३,५४०,४८१          |
| बीमा                                     | -                    | -                  | -                    | -                  |
| कर्मचारी प्रोत्साहन                      | -                    | -                  | -                    | -                  |
| नगदमा राफसाफ हुने शेयरमा आधारित भुक्तानी | -                    | -                  | -                    | -                  |
| पेन्शन खर्च                              | -                    | -                  | -                    | -                  |
| NFRS अन्तर्गतको वित्तीय खर्च             | १४१,७६७,२२७          | ३७,७०७,७२४         | १४१,७६७,२२७          | ३७,७०७,७२४         |
| कर्मचारीसंग सम्बन्धित अन्य खर्च          | ३९,८५१,१३६           | ३८,३६१,५४६         | ३९,८०२,२३६           | ३८,११३,९१४         |
| <b>कुल</b>                               | <b>९५१,४६२,०६९</b>   | <b>६७५,६६६,७०३</b> | <b>९४२,४५२,८२९</b>   | <b>७५८,१७४,६९८</b> |
| कर्मचारी बोनस                            | २९६,३७१,५८०          | १७८,८३०,७४७        | २८७,३००,४३३          | १७५,३१७,५३५        |
| <b>कुल</b>                               | <b>१,२४७,८३३,६४९</b> | <b>९४४,४९७,४५१</b> | <b>१,२२९,७५३,२६२</b> | <b>९३३,४९२,२३३</b> |

### ४.३७ अन्य सञ्चालन खर्च

रकम रु. मा

| विवरण                              | समूह       |           | बैंक      |           |
|------------------------------------|------------|-----------|-----------|-----------|
|                                    | यस वर्ष    | गत वर्ष   | यस वर्ष   | गत वर्ष   |
| सञ्चालक भत्ता                      | ४,१७९,०००  | ४,११३,००० | ३,४९९,००० | ३,५२८,००० |
| सञ्चालक सम्बन्धित खर्च             | ३,०१३,७५५  | १,२८०,७३६ | ३,००६,५७० | १,२४९,४६५ |
| लेखापरीक्षकको पारिश्रमिक           | २,१८४,९१०  | २,१२४,४०० | १,९७७,५०० | १,९२६,६५० |
| अन्य लेखापरीक्षण सम्बन्धित खर्चहरू | २,२१०,७७५  | १,०११,८६० | २,२०३,७७५ | १,०००,००० |
| पेशागत तथा कानुनी खर्च             | १०,१३८,७५२ | ८,७५३,४५१ | ५,१९५,५३२ | १,५३०,८५१ |

|                                    |             |             |             |             |
|------------------------------------|-------------|-------------|-------------|-------------|
| कार्यालय प्रशासनिक खर्च            | ४४९,८८३,३२९ | ३६६,२६२,७८५ | ४४८,४४५,३५९ | ३६२,०३५,७२६ |
| सञ्चालन पट्टा खर्च                 | ११४,२४६,३७२ | ८४,४४५,६७९  | ११२,९०८,९३२ | ८३,१०८,२४०  |
| लगानी जायजेथामा सञ्चालन खर्च       | -           | -           | -           | -           |
| संस्थागत सामाजिक उत्तरदायित्व खर्च | १७,४२५,१६०  | १८,८५६,६३२  | १७,४२५,१६०  | १८,८५६,६३२  |
| Onerous पट्टा व्यवस्था             | -           | -           | -           | -           |
| अन्य                               | ४६,९३७,२९५  | २२,२९४,२५२  | ५५,३८४,१०९  | ३३,१०६,९८८  |
| कुल                                | ६५०,२१९,३४८ | ५०९,१४२,७९५ | ६५०,०४५,९३७ | ५०६,३४२,५५१ |

### ४.३.७.१ कार्यालय प्रशासनिक खर्च

रकम रु. मा

| विवरण                                         | समूह        |             | बैंक        |             |
|-----------------------------------------------|-------------|-------------|-------------|-------------|
|                                               | यस वर्ष     | गत वर्ष     | यस वर्ष     | गत वर्ष     |
| पानी र बिजुली                                 | ३०,९१८,८७५  | २४,१९२,०६०  | ३०,७७२,१७२  | २४,०४४,३०७  |
| मर्मत तथा सम्भार                              |             |             |             |             |
| (क) भवन                                       | ३,१८२,२४३   | ५,८८८,२७८   | ३,१८२,२४३   | ५,८८८,२७८   |
| (ख) सवारी साधन                                | ३,२२५,४०४   | ५,४३०,१६०   | ३,२२५,४०४   | ५,४३०,१६०   |
| (ग) कम्प्युटर तथा एक्सेसोरिज                  | १५,१९२,१८९  | १०,७४३,८११  | १५,१९२,१८९  | १०,७४३,८११  |
| (घ) कार्यालय उपकरण र फर्निचर                  | १५,३७१,९३१  | ११,४६३,४३०  | १५,३१५,०५६  | ११,४६३,४३०  |
| (ङ) अन्य                                      | १,७३६,४२५   | १,८२७,५१०   | १,७३६,४२५   | १,८०२,१८६   |
| बीमा प्रिमियम                                 | १६,९६१,०६९  | १८,६१८,४६९  | १६,८२१,९४६  | १८,४७२,१७९  |
| पोस्टेज, टेलिक्स, टेलिफोन र फ्याक्स           | ९,९५२,२६८   | ७,१५५,९९२   | ९,८९६,०३३   | ७,०९२,६२९   |
| मसलन्द र छपाई                                 | ३७,४९३,२७२  | २४,३४३,३००  | ३७,३६२,४९९  | २४,२१९,६६५  |
| पत्रपत्रिका तथा पुस्तक                        | २००,६९२     | ३१६,४१९     | १९५,२०४     | ३०७,५१७     |
| विज्ञापन                                      | ३२,५५०,५८८  | ३६,५९०,६०५  | ३२,४०३,७२६  | ३६,३३६,४२०  |
| चन्दा                                         | -           | ३,३९०       | -           | -           |
| सुरक्षा खर्च                                  | ९९,८७८,३४९  | ७४,६७३,८६१  | ९९,८७८,३४९  | ७४,६७३,८६१  |
| निक्षेप/कर्जा सुरक्षण प्रिमियम                | ३९,६९४,१६०  | २३,३४९,३८७  | ३९,६९४,१६०  | २३,३४९,३८७  |
| भ्रमण भत्ता र खर्च                            | ६,४१९,३७१   | ६,०९६,०७८   | ६,४१९,३७१   | ६,०९१,०७८   |
| मनोरञ्जन खर्च                                 | १,९०४,७२३   | ८७५,३८५     | १,९०४,७२३   | ८७५,३८५     |
| वार्षिक साधारण सभा खर्च/विशेष साधारण सभा खर्च | ६७८,४६६     | २,२२४,१२२   | ६७४,८४१     | २,२१३,२८०   |
| अन्य खर्चहरू                                  |             |             |             |             |
| (क) करार कर्मचारी सेवा खर्च                   | ५५,०५७,५१४  | ४२,९२२,५७७  | ५५,०४९,५१४  | ४२,९२२,५७७  |
| (ख) इन्धन खर्च                                | २०,३३२,७३७  | १७,६९१,३६५  | २०,१८३,५५२  | १७,५११,५९२  |
| (ग) सञ्चार खर्च                               | १४,९७०,३१९  | ९,३०७,४७६   | १४,९७०,३१९  | ९,३०७,४७६   |
| (घ) Connectivity खर्च                         | २९,७४३,९५९  | २३,६४३,७८०  | २९,७४३,९५९  | २३,६४३,७८०  |
| (ङ) रकम स्थानान्तरण खर्च                      | १,१६९,६४७   | १,०५२,१८३   | १,१६९,६४७   | १,०५२,१८३   |
| (च) बैंक शुल्क                                | ४,६३९,५५१   | ६,२५२,७०९   | ४,६३८,४०६   | ६,२५०,५७२   |
| (छ) सरसफाई खर्च                               | ५,७९५,२०२   | ५,०९५,८८०   | ५,७९५,२०२   | ५,०९५,८८०   |
| (ज) उपभोग्य सामान खर्च                        | २,२२०,४२१   | ६,५०४,५५९   | २,२२०,४२१   | ३,२४८,०९३   |
| (झ) अन्य खर्च                                 | ५९३,९५५     | -           |             |             |
| कुल                                           | ४४९,८८३,३२९ | ३६६,२६२,७८५ | ४४८,४४५,३५९ | ३६२,०३५,७२६ |

### ४.३८ हासकट्टी तथा परिशोधन

रकम रु. मा

| विवरण                       | समूह        |             | बैंक        |             |
|-----------------------------|-------------|-------------|-------------|-------------|
|                             | यस वर्ष     | गत वर्ष     | यस वर्ष     | गत वर्ष     |
| सम्पत्ति र उपकरणमा हासकट्टी | २२०,८८६,७६२ | १८८,९९७,५८० | २१९,३७३,७०७ | १८७,३३४,४४५ |
| सम्पत्ति लगानीमा हासकट्टी   | -           | -           | -           | -           |
| अमूर्त सम्पत्तिको परिशोधन   | २५,८९५,५२१  | २४,६४४,८३७  | २५,५०३,५८०  | २४,३५०,२२७  |
| कुल                         | २४६,७८२,२८३ | २१३,६४२,४१८ | २४४,८७७,२८७ | २११,६८४,६७३ |

### ४.३९ गैह्र सञ्चालन आम्दानी

रकम रु. मा

| विवरण                       | समूह        |             | बैंक        |             |
|-----------------------------|-------------|-------------|-------------|-------------|
|                             | यस वर्ष     | गत वर्ष     | यस वर्ष     | गत वर्ष     |
| अपलेखन गरिएको कर्जाको असुली | ९७,६३४,११३  | ४३,३६९,१९३  | ९७,६३४,११३  | ४३,३६९,१९३  |
| अन्य आम्दानी                | २४,१४०,४०५  | ११५,५१२,८७३ | ३२,८०३,५५७  | १२४,५००,५८१ |
| कुल                         | १२१,७७४,५१८ | १५८,८८२,०६६ | १३०,४३७,६७० | १६७,८६९,७७४ |

### ४.४० गैह्र सञ्चालन खर्च

रकम रु. मा

| विवरण               | समूह    |         | बैंक    |         |
|---------------------|---------|---------|---------|---------|
|                     | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| कर्जा अपलेखन        | -       | -       | -       | -       |
| Redundancy व्यवस्था | -       | -       | -       | -       |
| पुनःसंरचना खर्च     | -       | -       | -       | -       |
| अन्य खर्च           | -       | -       | -       | -       |
| कुल                 | -       | -       | -       | -       |

### ४.४१ आयकर खर्च

रकम रु. मा

| विवरण                                    | समूह        |             | बैंक        |             |
|------------------------------------------|-------------|-------------|-------------|-------------|
|                                          | यस वर्ष     | गत वर्ष     | यस वर्ष     | गत वर्ष     |
| चालु कर खर्च                             | ७९९,६३२,९५० | ४७६,९६२,४४९ | ७८०,३०१,८९१ | ४६९,४४९,३२६ |
| चालु वर्ष                                | ७८१,५९९,८४७ | ४७०,५०१,६१२ | ७६२,२६८,७८९ | ४६३,५६४,२५० |
| गत वर्षको समायोजन                        | १८,०३३,१०३  | ६,४६०,८३६   | १८,०३३,१०३  | ५,८८५,०७६   |
| स्थगन कर खर्च                            | ६,६५३,८२०   | ३,८६७,१९७   | १,०६०,९३९   | ७८३,२१०     |
| अल्पकालिन भिन्नताहरूको शुरुवात र रिभर्सल | ६,६५३,८२०   | ३,८६७,१९७   | १,०६०,९३९   | ७८३,२१०     |
| कर दरमा परिवर्तन                         | -           | -           | -           | -           |
| अधिल्लो वर्षहरूमा लेखाङ्कन नगरिएको       | -           | -           | -           | -           |
| कुल आयकर खर्च                            | ८०६,२८६,७६९ | ४८०,८२९,६४५ | ७८१,३६२,८३० | ४७०,२३२,५३६ |

## ४.४१.१ कर खर्च र लेखानीति अनुसारको नाफाको हिसाब मिलान

रकम रु. मा

| विवरण                                               | समूह               |                    | बैंक               |                    |
|-----------------------------------------------------|--------------------|--------------------|--------------------|--------------------|
|                                                     | यस वर्ष            | गत वर्ष            | यस वर्ष            | गत वर्ष            |
| कर अधिको नाफा                                       | २,६७०,९१०,५९९      | १,७०५,०९२,१९४      | २,५८५,७०३,८९५      | १,६६८,७३७,१९५      |
| ३० प्रतिशतले कर रकम                                 | ८००,७३८,२२३        | ५११,५२७,६५८        | ७७५,७११,१६९        | ५००,६२१,१५९        |
| <b>जोड : कट्टी गर्न नपाउने खर्चको करको प्रभाव</b>   |                    |                    |                    |                    |
| रु. ५,००० सम्मको पूँजीगत खर्च                       | ६६६,१२६            | ९७४,४२८            | ६६६,१२६            | ९७४,४२८            |
| दाबी नहुने मर्मत तथा सुधारका खर्चहरू                | २,०९२,४५५          | ९७१,५७४            | २,०९२,४५५          | ९७१,५७४            |
| अमान्य खर्च                                         | ७५६,३२७            | ५०३,६८५            | ७५६,३२७            | ५०३,६८५            |
| हासकट्टी तथा परिशोधन                                | ८,१७४,२०३          | २,४६३,३५८          | ८,१७४,२०३          | २,४६३,३५८          |
| विगत अवधिका खर्चहरू                                 | १२२,२८५            | १२६,४४४            | १२२,२८५            | १२६,४४४            |
| Deferred grant income                               | -                  | ४८३,६३१            | -                  | ४८३,६३१            |
| सामाजिक सुरक्षा उत्तरदायित्व खर्च                   | ८३९,२७३            | ४,०२१,९९०          | ८३९,२७३            | ४,०२१,९९०          |
| उपदान तथा बिदा खर्चको व्यवस्था                      | ५,७७०,२८९          | ४,५०७,०६२          | ५,५५२,४६९          | ४,३६६,१८३          |
| अल्या गरिएको शेयर लगानीको कट्टी हुन नपाएको नोक्सानी | -                  | -                  | -                  | -                  |
| बण्ड परिशोधन खर्चहरू                                | ५७०,३०४            | २८५,६९३            | ५७०,३०४            | २८५,६९३            |
| अन्य खर्चहरू                                        | १४,०१०             | ३५,०७९             | १४,०१०             | ३५,०७९             |
| पट्टा खर्चको NFRS प्रभाव                            | ३,८४६,७७६          | ३,३३४,५८१          | ३,८४६,७७६          | ३,३३४,५८१          |
| पट्टा आमदानीको NFRS प्रभाव                          | -                  | ६८,०६५             | -                  | ६८,०६५             |
| <b>घटाऊ : छुट आमदानीमा करको प्रभाव</b>              |                    |                    |                    |                    |
| लाभांश आमदानी                                       | (२,३९२,७५९)        | (३,४१२,२७४)        | (३,६३५,५५४)        | (३,२९३,३०४)        |
| <b>जोड/घटाऊ : अन्य शीर्षकहरूको करमा प्रभाव</b>      |                    |                    |                    |                    |
| स्थिर सम्पत्तिको बिक्रीमा भएको नोक्सान/ (नाफा)      | (१३५,३९३)          | १,९९६,०८६          | (१३५,३९३)          | १,९९६,०८६          |
| उपदान तथा बिदा खर्चमा अधिक योगदान                   | -                  | -                  | -                  | -                  |
| हासकट्टी तथा परिशोधन                                | -                  | -                  | -                  | -                  |
| अपलेखित कर्जाको असुली                               | (२९,२९०,२३४)       | -                  | (२९,२९०,२३४)       | -                  |
| अल्या गरिएको कट्टी हुन नसकेको व्यवसायीक नोक्सान     | (११,३२६,६२३)       | (११,३२६,६२३)       | (११,३२६,६२३)       | (११,३२६,६२३)       |
| Deferred grant income reversal                      | (३,०४८,७०७)        | (२८४,२३३)          | (३,०४८,७०७)        | (२८४,२३३)          |
| अन्य नोक्सानी व्यवस्था                              | २६,५९७,७३४         | -                  | २६,५९७,७३४         | -                  |
| मोल तोल खरीद नाफा (Bargain purchase gain)           | -                  | (२७,२६३,८१५)       | -                  | (२७,२६३,८१५)       |
| Surrender value आमदानी लेखाङ्कन                     | -                  | (१,००९,०६५)        | -                  | (१,००९,०६५)        |
| ऋणपत्र निष्काशन खर्च                                | -                  | (७,७७५,७१९)        | -                  | (७,७७५,७१९)        |
| व्यापारीक सम्पत्तिको उचित मोल परिवर्तन              | (२२,३९४,४४२)       | (९,३७०,७८५)        | (१५,२३७,८३१)       | (५,७३४,९४६)        |
| विगत अवधिका वित्तीय विवरणहरूको समायोजन              | १८,०३३,१०३         | ६,४६०,८३६          | १८,०३३,१०३         | ५,८८५,०७६          |
| <b>जम्मा आमदानी कर खर्च</b>                         | <b>७९९,६३२,९५०</b> | <b>४७०,५०१,६१२</b> | <b>७८०,३०१,८१९</b> | <b>४६९,४४९,३२६</b> |
| <b>प्रभावकारी कर दर</b>                             | <b>२९.९४%</b>      | <b>२७.५९%</b>      | <b>३०.१८%</b>      | <b>२८.१३%</b>      |

**बाँडफाँडको लागि उपलब्ध नाफा/(नोक्सान) को विवरण**  
**२०७८ साल आषाढ मसान्तको**

रकम रु. मा

| विवरण                                                                                                                             | बैंक          |               |
|-----------------------------------------------------------------------------------------------------------------------------------|---------------|---------------|
|                                                                                                                                   | २०७८ आषाढ ३१  | २०७७ आषाढ ३१  |
| नाफा/नोक्सान हिसाब अनुसारको खुद नाफा/(नोक्सान)                                                                                    | १,८०४,३४१,०६५ | १,१९८,५०४,६६० |
| आ. व. २०७७/७८ को नाफा/(नोक्सान) बाट विभिन्न कोषहरूबाट/(कोषहरूमा) भएको रकमान्तर                                                    |               |               |
| क. साधारण जगेडा कोष                                                                                                               | (३६०,८६८,२१३) | (२३९,७००,९३२) |
| ख. सटही घटबढ कोष                                                                                                                  | (१६,०५०,७२१)  | (१७,८९७,९७८)  |
| ग. पूजी समायोजन कोष                                                                                                               | (२७७,७७७,७७८) | (१०७,१४२,८५७) |
| घ. संस्थागत सामाजिक उत्तरदायित्व कोष                                                                                              | (१,४०६,२३५)   | ६,८७१,५८५     |
| ङ. कर्मचारी प्रशिक्षण तथा दक्षता अभिवृद्धि कोष                                                                                    | -             | -             |
| च. अन्य                                                                                                                           | ३,०००,०००     | -             |
| नियमनकारी समायोजन अधिको खुद नाफा/(नोक्सान)                                                                                        | १,१५१,२३८,११८ | ८४०,६३४,४७८   |
| नियमनकारी समायोजन :                                                                                                               |               |               |
| क. असुल हुन बाँकी ब्याज (-)/गत वर्षको असुल हुन बाँकी ब्याजको असुली (+)                                                            | १३५,३४७,७४३   | ८२,६२५,२२६    |
| ख. कर्जाको सम्भावित नोक्सानी व्यवस्थामा कमी (-)/वृद्धि (+)                                                                        | -             | -             |
| ग. लगानी उपकरणको सम्भावित क्षय नोक्सानी व्यवस्थामा कमी (-)/वृद्धि (+)                                                             | -             | -             |
| घ. गैह्र बैकिङ सम्पत्तिको क्षय/नोक्सानी व्यवस्थामा कमी(-)/वृद्धि (+)                                                              | ३४,२६३,३९१    | ९९,३६१,४९७    |
| ङ. स्थगन कर सम्पत्तिको लेखाङ्कन वृद्धि(-)/कमी (+)                                                                                 | -             | २१,८८७,७४१    |
| च. ख्याति (Goodwill) वृद्धि (-)/कमी (+)                                                                                           | -             | -             |
| छ. Bargain purchase gain को वृद्धि (-)/कमी (+)                                                                                    | -             | (९०,८७९,३८४)  |
| ज. बिमोक्षिक नोक्सान को वृद्धि (-)/कमी (+)                                                                                        | १६,०२६,१२७    | (१७,३५३,६३१)  |
| झ. अन्य थपघट (+/-)                                                                                                                | -             | -             |
| - सम्पत्ति पुनर्मूल्याङ्कन कोष                                                                                                    | -             | (४३,९०५,६२४)  |
| - नाफा/(नोक्सान) का माध्यमबाट उचित मोलमा मापन गरिएको व्यापारिक सम्पत्तिमा प्राप्त भइनसकेको नाफा                                   | (३१,९९९,४४५)  | (४,११४,२५२)   |
| - अन्य विस्तृत आम्दानीको माध्यमबाट उचित मोलमा मापन गरिएको इक्विटी सम्पत्तिमा भएको नाफा (अघिल्लो आर्थिक वर्षमा भएको नोक्सानी सम्म) | -             | -             |
| बाँडफाँडका लागि उपलब्ध कुल सञ्चित मुनाफा                                                                                          | १,३०४,८७५,९३५ | ८८८,२५६,०५०   |

**सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड**  
लेखापरीक्षण नगरिएको र लेखापरीक्षण गरिएको वित्तीय विवरणको तुलना  
आषाढ मसान्त २०७८

रकम रु. मा

| वित्तीय अवस्थाको विवरण                        | लेखा परिक्षण नगरिएको<br>वित्तीय विवरण | लेखा परिक्षण गरिएको<br>वित्तीय विवरण | भिन्नता            |         | भिन्नताका कारणहरू                       |
|-----------------------------------------------|---------------------------------------|--------------------------------------|--------------------|---------|-----------------------------------------|
|                                               | बैंक                                  | बैंक                                 | रकम                | %       |                                         |
| <b>सम्पति</b>                                 |                                       |                                      |                    |         |                                         |
| नगद तथा नगद समान                              | ११,५६३,०४१,७२०                        | ११,५६३,०४१,७२०                       | -                  | -       | -                                       |
| नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात            | ३,७९६,४८७,७९७                         | ३,७९६,४८७,७९७                        | -                  | -       | -                                       |
| बैंक तथा वित्तीय संस्थामा रहेको लगानी मौज्दात | २,८७४,८७४,८११                         | २,८७४,८७४,८११                        | -                  | -       | -                                       |
| व्युत्पन्न (Derivative) वित्तीय उपकरण         | ४७,००७,४९८                            | ४७,००७,४९८                           | -                  | -       | -                                       |
| अन्य व्यापारिक सम्पत्तिहरू                    | ५९६,७६७,५७७                           | ५९६,८८८,९३७                          | १२१,३६०            | ०.०२%   | पुनर्वर्गीकरण तथा लगानी समायोजनको कारण  |
| बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी    | ३,२४७,१६६,९५३                         | ३,२४७,१६६,९५३                        | -                  | -       | -                                       |
| ग्राहकलाई कर्जा तथा सापटी                     | ११८,५७०,८७७,६८५                       | ११८,९१२,०४२,२८८                      | ३४१,१६४,६०४        | ०.२९%   | कर्जा नोक्सानी व्यवस्था परिवर्तनको कारण |
| लगानी सुरक्षणपत्र                             | २२,०१७,४२२,०७५                        | २२,०१७,४२२,०७५                       | -                  | -       | -                                       |
| चालु कर सम्पत्ति                              | ३८४,३०७,२४२                           | २८८,४५७,६३३                          | (९५,८४९,६०८)       | -२४.९४% | कर गणनामा समायोजनको कारण                |
| सहायक कम्पनीमा लगानी                          | १६७,२०४,२००                           | १६७,२०४,२००                          | -                  | -       | -                                       |
| सम्बद्ध कम्पनीमा लगानी                        | १६,०००,०००                            | १६,०००,०००                           | -                  | -       | -                                       |
| लगानी जायजेथा (Investment Property)           | १४१,१४६,४५४                           | १४१,१४६,४५४                          | -                  | -       | -                                       |
| जायजेथा तथा उपकरण संयन्त्र                    | २,८८०,४३५,०१८                         | २,८८०,२०४,०८४                        | (२३०,२३४)          | -०.०१%  | ह्रास कट्टीमा परिवर्तनको कारण           |
| ख्याती र अमूर्त सम्पत्ति                      | ८३,५६०,९४४                            | ८३,५६२,२९०                           | १,३४६              | ०.००%   | ह्रास कट्टीमा परिवर्तनको कारण           |
| स्थगन कर सम्पत्ति                             | -                                     | -                                    | -                  | -       | -                                       |
| अन्य सम्पत्तिहरू                              | १,६८१,७०७,३१३                         | १,६९७,५४३,६७६                        | १५,८३६,३६३         | ०.९४%   | लेखापरीक्षणको समायोजनको कारण            |
| <b>कुल सम्पत्ति</b>                           | <b>१६८,०६८,००७,२८७</b>                | <b>१६८,३२९,०५०,४१६</b>               | <b>२६१,०४३,१२९</b> | -       | -                                       |
| <b>दायित्व</b>                                |                                       |                                      |                    |         |                                         |
| बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी        | २,७६५,००१,९५४                         | २,७६५,००१,९५४                        | -                  | -       | -                                       |
| नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी             | १,२०५,५५८,८२४                         | १,२०५,५५८,८२४                        | -                  | -       | -                                       |
| व्युत्पन्न (Derivative) वित्तीय उपकरण         | -                                     | -                                    | -                  | -       | -                                       |
| ग्राहकको निक्षेप दायित्व                      | १४०,६३८,४११,४८४                       | १४०,६३८,४११,४८४                      | -                  | -       | -                                       |
| तिर्न बाँकी कर्जा सापटी                       | -                                     | -                                    | -                  | -       | -                                       |
| चालु कर दायित्व                               | -                                     | -                                    | -                  | -       | -                                       |
| व्यवस्थाहरू                                   | ५,३०६,६२६                             | ५,३०६,६२६                            | -                  | -       | -                                       |
| स्थगन कर दायित्व                              | २१८,३५५,५७०                           | २१७,४८६,२९०                          | (८६९,२८०)          | -०.४०%  | स्थगन कर गणनामा समायोजनको कारण          |
| अन्य दायित्वहरू                               | २,०८३,३७१,१६८                         | २,१३३,१८१,२७०                        | ४९,८१०,१०२         | २.३९%   | लेखापरीक्षणको समायोजनको कारण            |
| निष्काशन गरिएको ऋणपत्र                        | २,४७६,०८२,२६१                         | २,४७६,०८२,२६१                        | -                  | -       | -                                       |
| सहायक आवधिक दायित्वहरू                        | -                                     | -                                    | -                  | -       | -                                       |
| <b>कुल दायित्व</b>                            | <b>१४९,३९२,०८७,८८६</b>                | <b>१४९,४४१,०२८,७०८</b>               | <b>४८,९४०,८२२</b>  | -       | -                                       |

| पूँजी (Equity)         |                 |                 |               |         |                                                                                     |
|------------------------|-----------------|-----------------|---------------|---------|-------------------------------------------------------------------------------------|
| शेयर पूँजी             | १२,५७६,९२३,११५  | १२,५७६,९२३,११५  | -             | -       | -                                                                                   |
| शेयर प्रिमियम          | -               | -               | -             | -       | -                                                                                   |
| सञ्चित मुनाफा          | १,६८१,०७३,०३२   | १,४२२,७७७,३१०   | २५८,२९५,७२३   | १५.३६%  | खुद नाफामा परिवर्तनको कारण सञ्चित मुनाफा र जगेडा तथा कोषहरूमा भएको उतार चढावको कारण |
| जगेडा तथा कोषहरू       | ४,४१७,९२३,२५३   | ४,८८८,३२१,२८३   | (४७०,३९८,०३०) | -१०.६५% | खुद नाफामा परिवर्तनको कारण सञ्चित मुनाफा र जगेडा तथा कोषहरूमा भएको उतार चढावको कारण |
| शेयरधनीहरूको कुल पूँजी | १८,६७५,९१९,४००  | १८,८८८,०२१,७०८  | २१२,१०२,३०७   | -       | -                                                                                   |
| कुल दायित्व र इक्विटी  | १६८,०६८,००७,२८७ | १६८,३२९,०५०,४१६ | २६१,०४३,१२९   | -       | -                                                                                   |

रकम रु. मा

| नाफा नोक्सान विवरण                                  | लेखा परिक्षण नगरिएको वित्तीय विवरण | लेखा परिक्षण गरिएको वित्तीय विवरण | भिन्नता       |        | भिन्नताका कारणहरू                                               |
|-----------------------------------------------------|------------------------------------|-----------------------------------|---------------|--------|-----------------------------------------------------------------|
|                                                     | बैंक                               | बैंक                              | रकम           | %      |                                                                 |
| विवरण                                               |                                    |                                   |               |        |                                                                 |
| ब्याज आमदानी                                        | १०,७९७,२८८,४६८                     | १०,८३९,५३४,३५३                    | (४२,२४५,८८५)  | -०.३९% | प्रोदभावी आधारमा लेखाङ्कन गरिएको ब्याज आमदानीमा परिवर्तनका कारण |
| ब्याज खर्च                                          | (७,१८९,१३८,५१४)                    | (७,१८९,१३८,२०९)                   | (२,३०५)       | -      | -                                                               |
| खुद ब्याज आमदानी                                    | ३,६०८,१४९,९५४                      | ३,६५०,३९६,१४४                     | ४२,२४८,१९०    | १.१७%  | माथि उल्लेखित समायोजनको कारण                                    |
| शुल्क तथा कमीशन आमदानी                              | ८२५,३७०,४१०                        | ८२५,३७०,४१०                       | -             | -      | -                                                               |
| शुल्क तथा कमीशन खर्च                                | (७३,३६०,६५८)                       | (७३,३६०,६५८)                      | -             | -      | -                                                               |
| खुद शुल्क र कमीशन आमदानी                            | ७५२,००९,७५२                        | ७५२,००९,७५२                       | -             | -      | -                                                               |
| खुद ब्याज, शुल्क र कमीशन आमदानी                     | ४,३६०,१५९,७०६                      | ४,४०२,४०७,८९६                     | -             | -      | -                                                               |
| खुद व्यापारिक आमदानी                                | ४१८,३४४,१७२                        | ४१८,४६५,५३२                       | (१२१,३६०)     | -०.०३% | आम्दानीहरू अन्तर शीर्षक समायोजनको कारण                          |
| अन्य सञ्चालन आमदानी                                 | १५३,००८,१८६                        | १५३,१०५,३०६                       | (९७,१२०)      | -०.०६% | आम्दानीहरू अन्तर शीर्षक समायोजनको कारण                          |
| कुल सञ्चालन आमदानी                                  | ४,९३१,५१२,०६४                      | ४,९७३,९७८,७३४                     | ४२,४६६,६७०    | ०.८६%  | माथि उल्लेखित समायोजनको कारण                                    |
| कर्जा सम्पत्ति तथा अन्य नोक्सानीहरूको खर्च/(फिर्ता) | (७२३,१११,२५६)                      | (३९४,०३६,०२२)                     | (३२९,०७५,२३४) | ४५.५१% | कर्जा नोक्सानी व्यवस्था परिवर्तनको कारण                         |
| खुद सञ्चालन आमदानी                                  | ४,२०८,४००,८०८                      | ४,५७९,९४२,७१२                     | ३७१,५४१,९०३   | ८.८३%  | माथि उल्लेखित समायोजनको कारण                                    |
| सञ्चालन खर्चहरू                                     |                                    |                                   |               |        |                                                                 |
| कर्मचारी खर्चहरू                                    | (१,१६३,०८६,७७२)                    | (१,२२९,७५३,२६२)                   | ६६,६६६,४९०    | -५.७३% | कर्मचारी बोनस व्यवस्था परिवर्तनको कारण                          |
| अन्य सञ्चालन खर्चहरू                                | (६४४,८७३,०८५)                      | (६५०,०४५,९३७)                     | ३,१७२,८५२     | -०.४९% | आम्दानीहरू अन्तर शीर्षक समायोजनको कारण                          |
| हास कट्टी र परिषोधन                                 | (२४४,९१७,१६०)                      | (२४४,८७७,२८७)                     | (३९,८७२)      | ०.०२%  | हासकट्टीमा परिवर्तनको कारण                                      |
| सञ्चालन नाफा                                        | २,१५३,५२३,७९१                      | २,४५५,२६६,२२५                     | ३०१,७४२,४३४   | १४.०१% | माथि उल्लेखित समायोजनको कारण                                    |
| गैह्र सञ्चालन आमदानी                                | १३०,४३२,००५                        | १३०,४३७,६७०                       | (५,६६५)       | -      | -                                                               |
| गैह्र सञ्चालन खर्च                                  | -                                  | -                                 | -             | -      | -                                                               |
| आय कर अधिको नाफा                                    | २,२८३,९५५,७९६                      | २,५८५,७०३,८९५                     | ३०१,७४८,०९९   | १३.२१% | माथि उल्लेखित समायोजनको कारण                                    |
| आयकर खर्च                                           |                                    |                                   |               |        |                                                                 |

|                                                |               |               |               |            |                                                                     |
|------------------------------------------------|---------------|---------------|---------------|------------|---------------------------------------------------------------------|
| चालु कर                                        | (६८२,८०५,९३५) | (७८०,३०१,८९१) | ९७,४९५,९५७    | -१४.२८%    | विभिन्न आम्दानी/खर्चमा गरिएको समायोजनको कारण                        |
| स्थगन कर                                       | (२,३५६,३९७)   | (१,०६०,९३९)   | (१,२९५,४५८)   | ५४.९८%     | विभिन्न आम्दानी/खर्चमा गरिएको समायोजनको कारण                        |
| यस अतिरिक्त नाफा/नोक्सान                       | १,५९८,७९३,४६५ | १,८०४,३४१,०६५ | २०५,५४७,६००   | १२.८६%     | माथि उल्लेखित समायोजनको कारण                                        |
| अन्य विस्तृत आम्दानी                           | ४०६,१७४,३८३   | ४०७,१३४,१९६   | (९५९,८१३)     | -०.२४%     | माथि उल्लेखित समायोजनको कारण                                        |
| जम्मा विस्तृत आम्दानी                          | २,००४,९६७,८४७ | २,२११,४७५,२६१ | २०६,५०७,४१३   | १०.३०%     | माथि उल्लेखित समायोजनको कारण                                        |
| बाँड्न योग्य नाफा/(नोक्सान)                    |               |               |               |            |                                                                     |
| नाफा/नोक्सान विवरण अनुसारको नाफा/(नोक्सान)     | १,५९८,७९३,४६५ | १,८०४,३४१,०६५ | २०५,५४७,६००   | १२.८६%     | खुद नाफा तथा नियमनकारी कोषमा रकमान्तर गरिएको रकममा परेको फरकको कारण |
| नियामक समायोजन अधिको नाफा/(नोक्सान)            | (२०,२४३,२६१)  | (४९९,४६५,१३०) | ४७९,२२१,८६९   | -२३.६७.३२% | खुद नाफा तथा नियमनकारी कोषमा रकमान्तर गरिएको रकममा परेको फरकको कारण |
| नियामक समायोजन पछि बाँड्न योग्य नाफा/(नोक्सान) | १,५७८,५५०,२०३ | १,३०४,८७५,९३५ | (२७३,६७४,२६९) | -१७.३४%    | माथि उल्लेखित समायोजनको कारण                                        |

## ५. खुलासा तथा थप टिप्पणीहरू

### ५.१ जोखिम व्यवस्थापन

यहाँ प्रस्तुत गरिएका जानकारीहरू नेपाल राष्ट्र बैंकले जारी गरेको पूँजीकोष पर्याप्तता सम्बन्धी व्यवस्था वमोजिम खुलाउन पर्ने व्यवस्थामा आधारित रहेका छन् । खुलासाहरू बैंकको पूँजी पर्याप्तताको सम्बन्धमा हुन् ।

१. **जोखिमको रूपरेखा/अवलोकन** : जोखिम भन्नाले अन्तर्निहित तत्वहरूमा हुने अस्वाभाविक परिवर्तन (अनिश्चितता) बाट आर्थिक तथा व्यवसायिक प्रतिष्ठामा हुनसक्ने नोक्सानको सम्भावनालाई जनाउँछ । उत्कृष्ट व्यवसायिक रणनीतिहरू तयार गर्नका लागि समग्र पोर्टफोलियो र विभिन्न कारोवारबाट उत्पन्न हुने जोखिम तथा प्रतिफलको पहिचान र पुर्वानुमान गरी सम्भाव्य जोखिमहरूलाई न्यूनीकरण तथा नियन्त्रण गर्न जोखिम अवलोकनले सहयोग गर्दछ ।
२. बैंकमा जोखिम व्यवस्थापनको महत्व सर्वोपरी रहेकोले सोही अनुरूप बैंकले यसका लागि आवश्यक नविनतम प्रविधि, मानव संसाधन र व्यवस्थापकिय संरचनामा लगानी गरेको छ । बैंकको समग्र जोखिम व्यवस्थापनको कार्य जोखिम व्यवस्थापन समिति र आन्तरिक लेखा परीक्षण समितिले गर्दछ, जसको प्रतिनिधित्व सञ्चालक समितिका सदस्यहरूका साथै विभिन्न विभागका वरिष्ठ अधिकारीहरूले गर्छन् । जोखिम व्यवस्थापन समितिले समय समयमा विभिन्न क्षेत्रमा लगानी गरिएको सम्पत्तिको गुणस्तरको समीक्षा गर्दछ र आन्तरिक लेखा परीक्षण समितिले बैंकको आन्तरिक नियन्त्रण प्रणालीहरू पूर्व निर्धारित मापदण्ड अनुसार सञ्चालन रहेको छ भन्ने आश्वासन प्रदान गर्दछ । मानव संसाधनको व्यवस्थापन सञ्चालक समितिका सदस्यहरू तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधित्व भएको कर्मचारी सेवा सुविधा समिति समेतले गर्दछ । ब्याजदर जोखिम, तरलता जोखिम, विनिमय जोखिम, बजार जोखिम आदिको निगरानीको लागि बैंकका वरिष्ठ कार्यकारीहरूले प्रतिनिधित्व गरेको सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति (Assets and Liabilities Management Committee) रहेको छ । बैंकका कार्यकारीहरूलाई आवश्यकता अनुसारको अधिकार, जिम्मेवारी र उत्तरदायित्व प्रदान गरिएको छ । बैंकले कुनै पनि नयाँ प्रोडक्ट (Product) सुरू गर्न अघि प्रोडक्ट (Product) नीतिहरू र कार्यक्रमहरू समीक्षा गरी विधिवत रूपमा अनुमोदन गरिन्छ र उक्त नीतिहरू नियमित रूपमा समीक्षा गरिन्छ ।
३. कर्जा जोखिम व्यवस्थापन विभागले निश्चित प्रोडक्ट (Product) मा अन्तर्निहित जोखिम विश्लेषण गर्दछ । जसका लागि बैंकले कर्जा व्यवसाय इकाई (Credit Business Unit) र जोखिम व्यवस्थापन इकाई (Risk Management Unit) लाई फरक संरचनाको विकास गरेको छ । कर्जा प्रदान गर्ने क्रममा कर्जाको माग भइसकेपछि सर्वप्रथम जोखिम अनुगमन र नियन्त्रण गर्ने इकाईहरूबाट अनुमोदन गराइसकेपछि मात्र अन्य प्रक्रिया अगाडी बढाइन्छ । बैंकको कर्जा नीति, जोखिम न्यूनीकरणका उपायहरूका साथै एकल ग्राहक सीमा बैंकको कर्जा नीति निर्देशिकामा (CPG) परिभाषित गरिएको छ ।
४. बैंकले कर्जा जोखिम न्यूनीकरण गर्न ऋणीको बैंकमा रहेको निक्षेप तथा २० प्रतिशत नियामक समायोजन (Supervisory Haircut) पश्चात् अन्य बैंक र वित्तीय संस्थामा रहेको निक्षेपलाई प्रयोग गर्दछ । त्यस्ता न्यूनीकरणहरूले बैंकको समग्र पूँजी पर्याप्ततामा न्यूनतम प्रभाव पार्छन् ।

### ५. कर्जा जोखिम

कर्जा जोखिम बैंकका ग्राहक तथा अन्य सरोकारवालाहरूको सहमतिमा पूर्व निर्धारित शर्तहरू अनुसार उनीहरूले आफ्नो दायित्व पूरा गर्न नसक्ने सम्भावना हो । कर्जा जोखिम प्रायः कर्जा प्रदान, acceptance, अन्तरबैंक कारोवार, ट्रेड फाइनेन्सिङ्ग, विदेशी विनिमयको कारोवार, फाइनेन्सियल फ्यूचर्स (Financial Futures), स्वाप, बण्ड, इक्विटी, प्रतिबद्धता (Options) तथा ग्यारेन्टीको विस्तारका साथै उक्त कारोवारको फछ्यौटको समयमा श्रृजना हुन्छ । सरल शब्दहरूमा भन्नुपर्दा, यदि बैंकबाट ऋण लिएको कुनै व्यक्ति वा संस्थाले अपर्याप्त आम्दानी, व्यवसायमा घाटा, मृत्यु, अनिच्छा वा अन्य कुनै कारणले गर्दा ऋण फिर्ता गर्न सक्षम नभएमा बैंकले कर्जा जोखिमको सामना गर्दछ । त्यसकारण, बैंकको तर्फबाट कर्जा जोखिमलाई कम गर्न, उच्च कर्जा जोखिम भएका ग्राहकहरूको ब्याजदर बढि हुने गर्दछ । आयको अस्थिरता, न्यून कर्जा स्कोर, रोजगारीको प्रकार, धितो सम्पत्तिको अवस्था तथा अन्य तत्वहरूले ग्राहकहरूको कर्जा जोखिम निर्धारण गर्दछ । माथि उल्लेख गरी अनुसार कर्जा जोखिम अन्तरबैंक कारोवार, वैदेशिक कारोवार र बैंक भन्दा बाहिर हुने अन्य कारोवारसंग पनि सम्बन्धित हुन सक्दछ । एक पक्षद्वारा कारोवार सम्पन्न

गर्ने तर अर्को पक्षद्वारा उक्त कारोवार पुरा नगरेमा नोक्सानी हुन सक्दछ । त्यसैगरी एकपक्षबाट कारोवार मिलान गर्ने तर अर्को पक्षद्वारा मिलानमा ढिला सुस्ती गरेमा पनि अन्य लगानीका अवसरहरू गुम्न गई नोक्सानीको सामना गर्नुपर्ने हुन सक्दछ ।

#### ६. बजार जोखिम

बजार जोखिम सार्वजनिक बजारबाट निर्धारण हुने इक्विटी मूल्य, ब्याजदर, कर्जा ब्याजदर अन्तर, विदेशी विनिमय दर, वस्तुको मूल्य र अन्य सूचकहरूमा हुने परिवर्तनहरूका कारण बैंकको व्यवसायमा हुन सक्ने नोक्सानी जोखिम हो । यो बजारको मूल्यमा हुने उतार चढावका कारण वासलात भित्र तथा बाहिरको स्थितिमा हुन सक्ने नोक्सानको जोखिम हो ।

बजार जोखिमको सम्भावित कारणका आधारमा निम्नानुसार ४ प्रकारमा बजार जोखिम विभाजन गरिएको छ :

|               |                                                                                                                                                            |
|---------------|------------------------------------------------------------------------------------------------------------------------------------------------------------|
| ब्याजदर जोखिम | : ब्याजदरमा हुने उतार चढावको कारण हुन सक्ने सम्भावित घाटा                                                                                                  |
| इक्विटी जोखिम | : शेयरको मूल्यमा उतार चढावको कारण हुन सक्ने सम्भावित घाटा                                                                                                  |
| मुद्रा जोखिम  | : अन्तर्राष्ट्रिय मुद्राको विनिमय दरमा आउने उतार चढावका कारण हुन सक्ने सम्भावित घाटा                                                                       |
| वस्तु जोखिम   | : कृषि, औद्योगिक र उर्जा क्षेत्रका उत्पादनहरू जस्तै: गहुँ, तामा र प्राकृतिक ग्यास जस्ता वस्तुहरूको मूल्यमा हुने उतार चढावका कारण हुन सक्ने सम्भावित घाटा । |

#### ७. सञ्चालन जोखिम

सञ्चालन जोखिम अपर्याप्त वा असफल आन्तरिक कार्य सम्पादन गर्ने प्रक्रिया, मानव संसाधन र पूर्व निर्धारित कार्य सम्पादन प्रणाली तथा बाह्य घटनाक्रमबाट सृजना हुने जोखिम हो । यसमा कानुनी जोखिम समावेश पर्दछ, तर रणनीतिक र व्यावसायिक प्रतिष्ठामा हुने जोखिम समावेश हुँदैन । बैंकमा सञ्चालन जोखिम मानव त्रुटि वा गलतले व्यापक रूपमा हुन सक्छ ।

सञ्चालन जोखिम भनेको, कर्मचारीहरू काम छोड्दा, अपर्याप्त आन्तरिक प्रक्रियाहरू, जानकारी र अन्य प्रणालीहरूको अपर्याप्त व्यवस्थापन तथा अप्रत्याशित बाह्य घटनाहरूको कारण बैंकको वित्तीय नतिजा तथा पूँजीमा हुने नकारात्मक प्रभाव हो ।

जोखिम घटनाहरू बैंक भित्रका सम्बन्धित जनशक्ति, प्रक्रिया र प्रविधिमा आधारित हुन्छ, जुन निम्नानुसार पहिचान गर्न सकिन्छ :

- अ) विगतका घटनाहरूको अनुभवबाट
- आ) फैसलाहरूबाट
- इ) संस्थासंग सम्बन्धित घटनाहरू जस्तै बजार र कर्जा जोखिमबाट भएको नोक्सान
- ई) अन्तरज्ञान (Intuition)
- उ) विशेष घटनामा नियामक निकायको मान्यताको आवश्यकता आधारमा
- ऊ) प्रणाली र प्रक्रियाहरूको भंग, आदी ।

#### ८. तरलता जोखिम

तरलता जोखिम भनेको बैंकको छोटो अवधिमा श्रृजना हुने वित्तीय आवश्यकताहरू पूरा गर्न असमर्थ हुन सक्ने सम्भावना हो । यो सामान्यतया धितो वा स्थिर सम्पत्तिलाई पूँजी वा आयको नोक्सानी बिना नगदमा रूपान्तरण गर्न असमर्थताको कारण उत्पन्न हुन्छ । बैंकले ठूलो नोक्सानी नभई आफ्नो ऋण दायित्व पुरा गर्न सक्छ कि सक्दैन भनि छानबिन गर्दछ । बैंकले कडा अनुपालना र तनाव परीक्षण (Stress Testing) को सामना गर्दछ जसले बैंकको वित्तीय स्थिरता दर्साउँछ ।

अर्को शब्दमा, तरलता बैंकको वर्तमान समयको वास्तविक अवस्था बुझ्न एकदमै महत्वपूर्ण छ । पूँजी स्थितिले विशेष गरी संकटको अवस्थामा बैंकको तरलता प्राप्त गर्नसक्ने क्षमता दर्साउँछ । बैंकसंग तरलता जोखिम मापन, अनुगमन र नियन्त्रणको लागि उपयुक्त प्रणाली व्यवस्था गरिएको छ । बैंकले आफ्नै तरलता संरचना र सञ्चालनमा बजारको समग्र तरलतालाई ध्यानमा राखेर पूँजीको पर्याप्तता मूल्यांकन गर्दछ । बैंकले तरलता आवश्यकता र पूँजीको पर्याप्तता निर्धारण गर्न तनाव परीक्षण (Stress Testing) को प्रयोग गर्दछ ।

## ५.२ पूँजी व्यवस्थापन

### गुणात्मक खुलासा (Qualitative Disclosures)

केन्द्रीय बैंकले तोकेको न्यूनतम पूँजीको आवश्यकता अनुसार पूँजी आधार बढाउने तथा तोकिएको मापदण्ड परिपालनामा बैंक पूर्ण रुपमा सक्षम रहेको छ ।

### मात्रात्मक खुलासा (Quantitative Disclosures)

क. प्राथमिक पूँजी (Tier 1) र यसको बनोटः

| प्राथमिक पूँजी (Tier 1) CET 1 + AT1                             | रकम रु.        |
|-----------------------------------------------------------------|----------------|
| साधारण पूँजी (Tier 1) (CET1)                                    | १६,६०७,८७४,९८४ |
| चुक्ता शेयर पूँजी                                               | १२,५७६,९२३,११५ |
| शेयर प्रिमियम                                                   | -              |
| प्रस्तावित बोनस शेयर                                            | -              |
| साधारण जगेडा कोष                                                | २,६२८,८०८,११७  |
| सञ्चित मुनाफा                                                   | १,४२२,७७७,३१०  |
| लेखापरिक्षण नभएको यस वर्षको सञ्चित मुनाफा                       | -              |
| पूँजी फिर्ता कोष                                                | २७७,७७७,७७८    |
| पूँजी समायोजन कोष                                               | -              |
| लाभांश समिकरण कोष                                               | -              |
| मोलतोल खरीद लाभ (Bargain Purchase Gain)                         | -              |
| अन्य स्वतन्त्र कोष                                              | -              |
| घटाउने : ख्याती                                                 | -              |
| घटाउने : अमूर्त सम्पत्ति                                        | (८३,५६२,२९०)   |
| घटाउने : स्थगन कर सम्पत्ति                                      | -              |
| घटाउने : Fictitious Assets                                      | -              |
| घटाउने : इजाजत प्राप्त वित्तीय संस्थामा लगानी                   | -              |
| घटाउने : वित्तीय स्वार्थ भएको संस्थाको पूँजीमा लगानी            | (१६७,२०४,२००)  |
| घटाउने : तोकिएको सीमा भन्दा कुनै पनि संस्थामा गरिएको लगानी      | -              |
| घटाउने : प्रतिबद्धताहरुबाट उत्पन्न भएको लगानी                   | -              |
| घटाउने : पारस्परिक क्रस होल्डिङहरू (Reciprocal Crossholding)    | -              |
| घटाउने : सीमा भन्दा बढी जग्गा र भवन खरिद र प्रयोगविहिन सम्पत्ति | (३९,२३०,३४४)   |
| घटाउने : नगद प्रवाह हेज                                         | -              |
| घटाउने : परिभाषित पेन्शन लाभ सम्पत्ति                           | -              |
| घटाउने : Unrecognized परिभाषित पेन्शन लाभ दायित्वहरू            | -              |
| घटाउने : कोष खाताको नकारात्मक रकम                               | (८,४१४,५०१)    |
| घटाउने : अन्य कटौतिहरू                                          | -              |
| पिलर २ (Pillar 2) अन्तर्गतको समायोजन                            | -              |

|                                                                           |                       |
|---------------------------------------------------------------------------|-----------------------|
| घटाउने : अपर्याप्तता व्यवस्था ६.४ (क) (१)                                 | -                     |
| घटाउने : सम्बन्धित पक्षलाई तथा निषेधित क्षेत्रमा प्रवाह भएको कर्जा सुविधा | -                     |
| <b>थप : प्राथमिक पूँजी (Additional Tier 1)</b>                            |                       |
| निरन्तर रहने वा फिर्ता गर्न नमिल्ने अग्राधिकार शेयर                       | -                     |
| निरन्तर रहने ऋण उपकरण                                                     | -                     |
| शेयर प्रिमियम                                                             | -                     |
| <b>प्राथमिक पूँजी (Tier 1 Capital) (CET1+AT1)</b>                         | <b>१६,६०७,८७४,९८४</b> |

#### ख. पुरक पूँजी (Tier 2)

| पुरक पूँजी (Tier 2)                     | रकम रु.              |
|-----------------------------------------|----------------------|
| क्यूमुलेटिभ वा रिडिमेबल अग्राधिकार शेयर | -                    |
| सुरक्षण नराखिएको आवधिक ऋण               | २,५००,०००,०००        |
| हाइब्रिड पूँजी उपकरणहरू                 | -                    |
| शेयर प्रिमियम                           | -                    |
| सामान्य कर्जा नोक्सानी व्यवस्था         | १,४६६,२९३,१९७        |
| सटही समिकरण कोष                         | ७४,९५८,०३६           |
| लगानी समायोजन कोष                       | -                    |
| सम्पत्ति पुनर्मूल्याङ्कन कोष            | -                    |
| अन्य जगेडाहरू                           | -                    |
| <b>पुरक पूँजी (Tier 2 Capital)</b>      | <b>४,०४१,२५१,२३४</b> |

ग. निष्काशन गरिएको ऋणपत्रको भुक्तान गर्न बाँकी रकम, परिपक्व हुने मिति, यस वर्षको अवधिमा उठाइएको थप रकम र पूँजी कोषको रूपमा गणना गर्न योग्य रकमको जानकारी निम्नानुसार छः

| १०.२५% सिटिजन्स बैंक बण्ड, २०८६        | रकम रु.       |
|----------------------------------------|---------------|
| बाँकी रकम                              | २,५००,०००,००० |
| परिपक्व हुने मिति                      | चैत्र २०८६    |
| यस वर्षको अवधिमा उठाइएको रकम           | -             |
| Tier २ पूँजी कोषमा गणना गर्न योग्य रकम | २,५००,०००,००० |

#### घ. पूँजीबाट घटाइएको

बैंकले प्राथमिक पूँजी (Tier 1) को गणनामा निम्न तत्वहरू घटाएको छः

अमूर्त सम्पत्ति : रु. ८.३६ करोड

सहायक कम्पनीको इक्विटी पूँजीमा लगानी : रु. १६.७२ करोड

रु. १६.७२ करोड मध्ये रु. ११.७२ करोड सि बि आई एल क्यापिटल लिमिटेडमा र

रु. ५ करोड सि बि आई एल सेक्युरिटीज लिमिटेडमा लगानी गरेको छ।

प्राप्ति तथा खरिद मितिबाट २ वर्ष भन्दा बढी समयावधिसम्म प्रयोगमा नरहेको जग्गा र भवनमा लगानी : रु. ३.९२ करोड

जगेडा खातामा रहेको नकारात्मक रकम : रु. ०.८४ करोड

### ड. कुल योग्य पूँजी

| विवरण                            | रकम रु.         |
|----------------------------------|-----------------|
| साधारण पूँजी (CET 1)             | १६,६०७,८७४,९८४  |
| प्राथमिक पूँजी                   | १६,६०७,८७४,९८४  |
| पुरक पूँजी                       | ४,०४१,२५१,२३४   |
| कुल पूँजी कोष (Tier I & Tier II) | २०,६४९,१२६,२१८  |
| कुल जोखिम भारित सम्पत्ति         | १४६,७३०,९१०,१९७ |

### च. पूँजी पर्याप्तता अनुपात

| विवरण                                                       | रकम रु. |
|-------------------------------------------------------------|---------|
| लिभरेज अनुपात (Leverage Ratio)                              | ८.०३%   |
| साधारण इक्विटी Tier 1 पूँजी र जोखिम भारित सम्पत्तिको अनुपात | ११.०२%  |
| प्राथमिक पूँजी र जोखिम भारित सम्पत्तिको अनुपात              | ११.०२%  |
| कुल पूँजीकोष र जोखिम भारित सम्पत्तिको अनुपात                | १३.७०%  |

### जोखिम भारित विवरण

#### छ. कर्जा जोखिम, बजार जोखिम र सञ्चालन जोखिमको जोखिम भारित विवरण

| जोखिम भार क्षेत्र                                              | रकम रु.         |
|----------------------------------------------------------------|-----------------|
| कर्जा जोखिम बापतको जोखिम भारित सम्पत्ति                        | १४१,८२५,०७७,२०४ |
| सञ्चालन जोखिम बापतको जोखिम भारित सम्पत्ति                      | ४,७३२,५८८,१६२   |
| बजार जोखिम बापतको जोखिम भारित सम्पत्ति                         | १७३,२४४,८३१     |
| जोड : जोखिम भारित सम्पत्तिको २ प्रतिशत नियामक समायोजन          | २,९३४,६१८,२०४   |
| जोड : सञ्चालन जोखिमको ३ प्रतिशत नियामक समायोजन                 | १,०९७,४५२,८०१   |
| पिलर २ (Pillar II) अन्तरगतको समायोजन पछिको कुल जोखिम भारित रकम | १५०,७६२,९८१,२०२ |

#### ज. कर्जा जोखिम क्षेत्रका ११ वर्गीकरण

| जोखिम भार क्षेत्र                                  | रकम रु.        |
|----------------------------------------------------|----------------|
| कर्जा जोखिम वर्गीकरण                               |                |
| केन्द्रिय बैंक र सरकारसंग दाबी                     | -              |
| अन्य वित्तीय संस्थासंगको दाबी                      | -              |
| बैंकहरूसंगको दाबी                                  | २,७७५,६०५,८९८  |
| संगठित संस्थाहरु र धितोपत्र फर्महरूमा दाबी         | ५९,६४१,५३४,४५५ |
| Regulatory Retail Portfolio (भाका ननाघेको) मा दाबी | २५,८१७,३४८,६५५ |
| आवासीय सम्पत्तिबाट सुरक्षित सम्पत्तिमा दाबी        | ३,६७३,४६९,२२३  |
| व्यापारिक घरजग्गाबाट सुरक्षित दाबी                 | ६,७८९,१५१,४९५  |
| भुक्तानी अर्वाधि समाप्त भइसकेका दाबी               | ४,९१९,३७६,७३९  |

|                                      |                        |
|--------------------------------------|------------------------|
| उच्च जोखिम सम्बन्धी दाबी             | १४,९८१,००५,६६९         |
| अन्य सम्पत्तिहरू                     | ८,६३५,३०१,९६२          |
| वासलात बाहिरका सम्पत्ति              | १४,५९२,२८३,१०८         |
| <b>कुल कर्जा जोखिम भारत सम्पत्ति</b> | <b>१४१,८२५,०७७,२०४</b> |

#### भ. कुल जोखिम भारत रकम गणना तालिका

| जोखिम भार क्षेत्र                                                                       | रकम रु.                |
|-----------------------------------------------------------------------------------------|------------------------|
| कर्जा जोखिमका लागि जोखिम भारत रकम                                                       | १४१,८२५,०७७,२०४        |
| सञ्चालन जोखिमका लागि जोखिम भारत रकम                                                     | ४,७३२,५८८,१६२          |
| बजार जोखिमका जोखिम भारत रकम                                                             | १७३,२४४,८३१            |
| <b>Pillar II अन्तर्गतको समायोजन</b>                                                     |                        |
| जोड : जोखिम भारत सम्पत्तिको २ प्रतिशत नियामक समायोजन                                    | २,९३४,६१८,२०४          |
| जोड : सञ्चालन जोखिमको ३ प्रतिशत नियामक समायोजन                                          | १,०९७,४५२,८०१          |
| <b>कुल जोखिम भारत सम्पत्ति</b>                                                          | <b>१५०,७६२,९८१,२०२</b> |
| प्राथमिक पूँजीकोष (CET 1 + AT1)                                                         | १६,६०७,८७४,९८४         |
| <b>कुल पूँजीकोष (Tier 1 and Tier 2)</b>                                                 | <b>२०,६४९,१२६,२१८</b>  |
| साधारण इक्विटी Tier 1 पूँजी/कुल जोखिम भारत सम्पत्ति (Pillar II अन्तर्गतको समायोजन पछि ) | ११.०२%                 |
| साधारण इक्विटी Tier 1 पूँजी/कुल जोखिम भारत सम्पत्ति (Pillar II अन्तर्गतको समायोजन पछि)  | ११.०२%                 |
| <b>कुल पूँजीकोष/कुल जोखिम भारत सम्पत्ति (Pillar II अन्तर्गतको समायोजन पछि)</b>          | <b>१३.७०%</b>          |

#### ज. नियामक निकायको वर्गीकरण अनुसार निष्कृत कर्जाको विवरण

रकम रु.

| विवरण                                 | कुल रकम              | व्यवस्था             | खुद रकम            |
|---------------------------------------|----------------------|----------------------|--------------------|
| पुनरतालिकीकरण/पुनरसंरचना गरिएको कर्जा | ४९९,११४              | ६२,३८९               | ४३६,७२४            |
| कमसल कर्जा                            | ६८६,४१०,७४४          | १५१,२९५,५३७          | ५३५,११५,२०६        |
| शंकास्पद कर्जा                        | २८४,६१४,००८          | १२५,३७१,८७३          | १५९,२४२,१३५        |
| खराब कर्जा                            | १,०५२,५४५,७७७        | १,०४२,३८२,११४        | १०,१६३,६६३         |
| <b>जम्मा</b>                          | <b>२,०२४,०६९,६४३</b> | <b>१,३१९,१११,९१४</b> | <b>७०४,९५७,७२९</b> |

#### ट. नियामक निकायको वर्गीकरण अनुसार निष्कृत कर्जा अनुपात

| विवरण                                   | प्रतिशत |
|-----------------------------------------|---------|
| निष्कृत कर्जा र कुल कर्जा तथा सापटी     | १.६४%   |
| खुद निष्कृत कर्जा र खुद कर्जा तथा सापटी | ०.५८%   |

ठ. नियामक निकायको वर्गीकरण अनुसार निष्कृत सम्पत्तिमा उतार चढावः

रकम रु.

| विवरण                                  | गत वर्ष       | यस वर्ष       | परिवर्तन |
|----------------------------------------|---------------|---------------|----------|
| पुनरतालिकीकरण/ पुनरसंरचना गरिएको कर्जा | —             | ४९९,११४       | १००%     |
| कमसल कर्जा                             | ६३,१३७,४८३    | ६८६,४१०,७४४   | ९८७.१७%  |
| शंकास्पद कर्जा                         | ४८७,१३०,००८   | २८४,६१४,००८   | -४१.५७%  |
| खराब कर्जा                             | ७१०,३९४,४०५   | १,०५२,५४५,७७७ | ४८.१६%   |
| जम्मा                                  | १,२६०,६६१,८९६ | २,०२४,०६९,६४३ | ६०.५६%   |

ड. कर्जा तथा असुल हुन बाँकी ब्याजको अपलेखनः

रकम रु.

| विवरण                         | गत वर्ष     | यस वर्ष    | परिवर्तन |
|-------------------------------|-------------|------------|----------|
| कर्जा अपलेखन                  | —           | —          | —        |
| असुल हुन बाँकी ब्याजको अपलेखन | १२६,४४४,०१४ | ४३,८२९,७४३ | -६५.३३%  |

ढ. असुल हुन बाँकी ब्याज र कर्जा नोक्सानीको व्यवस्थामा उतार चढावः

रकम रु.

| विवरण                     | गत वर्ष       | यस वर्ष       | परिवर्तन     |       |
|---------------------------|---------------|---------------|--------------|-------|
|                           |               |               | रकम          | %     |
| कर्जा नोक्सानीको व्यवस्था | २,०४८,८८३,९४८ | ३,००४,४६३,२०५ | ९५५,५७९,२५७  | ४६.६४ |
| असुल हुन बाँकी ब्याज      | १,३८८,९८२,९६४ | १,३०५,०००,९७७ | (९९,४५४,६४०) | -७.१६ |

ण. नियामक निकायको वर्गीकरण अनुसार थप कर्जा हानी नोक्सानीको व्यवस्था :

रकम रु.

| विवरण                                   | गत वर्ष       | यस वर्ष       | थप कर्जा हानी नोक्सानी व्यवस्था | परिवर्तन  |
|-----------------------------------------|---------------|---------------|---------------------------------|-----------|
| असल कर्जा                               | ७०९,१५५,८००   | १,४६६,२९३,१९७ | ७५७,३३८,५४२                     | १०६.७९%   |
| सुक्ष्म निगरानी कर्जा                   | ३७६,९९४,०१२   | २१९,०५८,०९४   | (१५७,९३५,९१८)                   | -४१.८९%   |
| पुनरसंरचना र पुनरतालिकीकरण गरिएको कर्जा | —             | ६२,३८९        | ६२,३८९                          | १००%      |
| कमसल कर्जा                              | ११,९४०,७५२    | १५१,२९५,५३७   | १३९,३५४,७८५                     | १,१६७.०५% |
| शंकास्पद कर्जा                          | २४०,७९२,१३८   | १२५,३७१,८७३   | (११५,४२०,२६५)                   | -४७.९३%   |
| खराब कर्जा                              | ७१०,००१,२४७   | १,०४२,३८२,११४ | ३३२,३८०,८६७                     | ४६.८१%    |
| थप                                      | —             | —             | —                               | —         |
| जम्मा                                   | २,०४८,८८३,९४९ | ३,००४,४६३,२०५ | ९५५,७८०,४००                     | ४६.६५%    |

### त. लगानी पोर्टफोलियोको वर्गीकरण

| विवरण                                                         | रकम रु.               |
|---------------------------------------------------------------|-----------------------|
| परिशोधित लागतमा मापन गरिएको लगानी                             | २०,९१९,४२०,४९५        |
| अन्य विस्तृत आम्दानीको माध्यमबाट उचित मोलमा मापन गरिएको लगानी | १,०९८,००१,५८१         |
| व्यापारिक सम्पत्तिमा लगानी                                    | ५९६,८८८,९३७           |
| <b>जम्मा</b>                                                  | <b>२२,६१४,३११,०१२</b> |

### थ. हालको र भविष्यका गतिविधिहरू सञ्चालन गर्न पूँजीको पर्याप्तता जाँचन बैंकको आन्तरिक अवधारणाको सारांश

बैंकको हालको चुक्ता पूँजी लगायत जगेडा तथा कोषहरू हाल र भविष्यको बैंकको १ वर्षको गतिविधिहरू सञ्चालन गर्न पर्याप्त रहेको छ ।

### द. सबै पूँजी, हाइब्रिड उपकरण तथा सहायक आवधिक दायित्वका सर्तहरू, अवस्था र मुख्य विशेषताहरूको सारांश:

बैंकको १०.२५ प्रतिशत भएको २,५००,००० कित्ता ऋणपत्र रहेको छ । बैंकको १०.२५ प्रतिशत सिटिजन्स बैंक बण्ड, २०८६ को विशेषताहरू निम्नानुसार रहेका छन् :

| नाम                          | १०.२५ सिटिजन्स बैंक बण्ड, २०८६                                                                               |
|------------------------------|--------------------------------------------------------------------------------------------------------------|
| रकम                          | रु. २,५००,०००,०००                                                                                            |
| ब्याजदर                      | १०.२५ प्रतिशत प्रति वर्ष (कर अधि) त्रैमासिक भुक्तानी                                                         |
| प्रकृति                      | असुरक्षित, अपरिवर्तित तथा भुक्तानी मिति भन्दा पहिले आह्वान नगरीने                                            |
| ऋणपत्रहरूको संख्या           | २,५००,०००                                                                                                    |
| अंकित मूल्य                  | रु. १,०००                                                                                                    |
| भुक्तानी अवधि                | १० वर्ष                                                                                                      |
| ऋणपत्र धारकहरूलाई प्राथमिकता | लिक्विडेशन हुने समय निक्षेपकर्ता र सुरक्षित साहुहरूको रकम भुक्तानी भएपछि ऋणपत्र धारकहरूको रकम भुक्तानी गरीने |
| सूचिकरण                      | नेपाल स्टक एक्सचेन्जमा सूचिकृत                                                                               |

### ५.३ वित्तीय सम्पत्ति र वित्तीय दायित्वहरूको वर्गीकरण

समूहको वित्तीय साधनहरूको उचित मोल प्रचलित बजार मूल्य वा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा देखिने बजार तथ्याङ्कको आधारमा निम्नानुसार वर्गीकरण गरी मापन गरिन्छ :

तह १ उचित मोल मापन ती हुन् जुन समान प्रकृतिका सम्पत्ति वा दायित्वका लागि सक्रिय बजारमा असमायोजित सूचिकृत (unadjusted quoted) मूल्यहरूबाट निकालिएको हुन्छ ।

तह २ उचित मोल मापन भन्नाले सक्रिय बजारमा समान प्रकृतिका (similar) उपकरणका लागि सूचिकृत मूल्यहरू वा निष्कृत बजारमा समान प्रकृतिका (identical or similar) उपकरणको लागि सूचिकृत मूल्यहरू र जहाँ वित्तीय उपकरणहरू मूल्यांकन गर्दा सबै महत्वपूर्ण आधारहरू अवलोकन योग्य हुन्छ ।

तह ३ उचित मोल ती हुन् जहाँ एक वा एक भन्दा बढी अवलोकन गर्न नसकिने (unobservable) आधारहरू प्रयोग भई मापन हुन्छन् । यी वित्तीय उपकरणहरूको परिपक्व हुने समय वा राफसाफ समयमा प्राप्त वास्तविक रकम वा भुक्तानी हुने रकम भन्दा उचित मोल (Fair Value) फरक हुन सक्दछ ।

समूहका वित्तीय उपकरणहरूको उचित मोल अनुसारको मूल्यांकन श्रेणीक्रम निम्न बमोजिम रहेको छः

रकम रु.

| वित्तीय सम्पत्ति                                          | बैंक        |             |                |                | समूह          |             |                |                |
|-----------------------------------------------------------|-------------|-------------|----------------|----------------|---------------|-------------|----------------|----------------|
|                                                           | स्तर १      | स्तर २      | स्तर ३         | कुल            | स्तर १        | स्तर २      | स्तर ३         | कुल            |
| व्युत्पन्न वित्तीय उपकरण                                  |             |             |                |                |               |             |                |                |
| अग्रिम विनिमय सम्झौता<br>(Forward Exchange Contract)      | -           | ४७,००७,४९८  | -              | ४७,००७,४९८     | -             | ४७,००७,४९८  | -              | ४७,००७,४९८     |
| अन्य व्यापारिक सम्पत्तिहरू                                |             |             |                |                |               |             |                |                |
| सूचिकृत शेयर                                              | ४५२,२७७,९८१ | -           | -              | ४५२,२७७,९८१    | ६१५,१००,०३८   | -           | -              | ६१५,१००,०३८    |
| सूचिकृत नगरिएका शेयर                                      | -           | -           | -              | -              | -             | -           | -              | -              |
| अन्य                                                      | -           | -           | १४४,६१०,९५६    | १४४,६१०,९५६    | -             | -           | १४४,६१०,९५६    | १४४,६१०,९५६    |
| लगानी सुरक्षणपत्र                                         | -           | -           | -              | -              | -             | -           | -              | -              |
| परिशोधित लागतमा<br>मूल्याङ्कन गरिएको लगानी<br>सुरक्षणपत्र |             |             |                |                |               |             |                |                |
| ट्रेजरी बिल                                               | -           | -           | ४,७७०,७४८,२२४  | ४,७७०,७४८,२२४  | -             | -           | ४,७७०,७४८,२२४  | ४,७७०,७४८,२२४  |
| सरकारी सुरक्षणपत्र                                        | -           | -           | १६,१४८,६७२,२७० | १६,१४८,६७२,२७० | -             | -           | १६,१४८,६७२,२७० | १६,१४८,६७२,२७० |
| अन्य                                                      | -           | -           | -              | -              | -             | -           | ३१,७७६,०००     | ३१,७७६,०००     |
| FVTOCI मार्फत<br>मूल्याङ्कन गरिएको लगानी<br>सुरक्षणपत्र   |             |             |                |                |               |             |                |                |
| सूचिकृत शेयर                                              | ४००,९५०,००० | ६८९,९५९,९३२ | -              | १,०९०,९०९,९३२  | ४००,९५०,०००   | ६८९,९५९,९३२ | -              | १,०९०,९०९,९३२  |
| सूचिकृत नगरिएका शेयर                                      | -           | -           | ७,०९१,६४९      | ७,०९१,६४९      | -             | -           | २१,२५६,५३०     | २१,२५६,५३०     |
| कुल                                                       | ८५३,२२७,९८१ | ७३६,९६७,४३० | २१,०७१,१२३,१०० | २२,६६१,३१८,५१० | १,०९६,०५०,०३८ | ७३६,९६७,४३० | २१,११७,०६३,९८१ | २२,८७०,०८१,४४८ |
| वित्तीय दायित्व                                           | -           | -           | -              | -              | -             | -           | -              | -              |
| व्युत्पन्न वित्तीय उपकरण                                  | -           | -           | -              | -              | -             | -           | -              | -              |
| कुल                                                       | -           | -           | -              | -              | -             | -           | -              | -              |

\*\* मेरो माइक्रोफाइन्स लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा गरिएको लगानी साधारण शेयरको ५० प्रतिशत मूल्यमा गणना गरिएको छ ।

**उचित मोलमा मूल्याङ्कन नगरिएका वित्तीय सम्पत्ति र दायित्वहरू :**

केही वित्तीय सम्पत्ति र दायित्वहरू अवलोकन योग्य मूल्य निर्धारण आधारहरू वा बाह्य बजार मूल्यको अभावका कारण उचित मोलमा मापन गरिएको छैन र उनीहरूको किताबी रकमले उचित मोल वा राफसाफ रकमको प्रतिनिधित्व तथा अनुमान गर्दछ ।

उचित मोलमा मूल्याङ्कन नगरिएको समूहको वित्तीय सम्पत्ति र दायित्वहरू निम्न तालिकाले प्रष्ट पार्दछ :

रकम रु.

| वित्तीय सम्पत्ति                          | बैंक            | समूह            |
|-------------------------------------------|-----------------|-----------------|
| नगद तथा नगद समान                          | ११,५६३,०४१,७२०  | ११,५६९,८२३,७२६  |
| नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात        | ३,७९६,४८७,७९७   | ३,७९६,४८७,७९७   |
| बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात   | २,८७४,८७४,८११   | २,८७४,८७४,८११   |
| बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापट | ३,२४७,१६६,९५३   | ३,२४७,१६६,९५३   |
| ग्राहकलाई कर्जा तथा सापट                  | ११८,९१२,०४२,२८८ | ११८,९१२,०४२,२८८ |
| अन्य सम्पत्तिहरू                          | १,०२२,७५५,४७९   | ९०२,४८५,१४२     |
| जम्मा                                     | १४१,४१६,३६९,०४८ | १४१,३०२,८८०,७१७ |

| दायित्व                                | बैंक                   | समूह                   |
|----------------------------------------|------------------------|------------------------|
| बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी | २,७६५,००१,९५४          | २,७६५,००१,९५४          |
| नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी      | १,२०५,५५८,८२४          | १,२०५,५५८,८२४          |
| ग्राहकको निक्षेप दायित्व               | १४०,६३८,४११,४८४        | १४०,३६२,०७९,३१७        |
| अन्य दायित्वहरू                        | २,१३३,१८१,२७०          | २,१६२,४१६,०६६          |
| निष्काशन गरिएको ऋणपत्र                 | २,४७६,०८२,२६१          | २,४७६,०८२,२६१          |
| <b>कुल दायित्व</b>                     | <b>१४९,२१८,२३५,७९३</b> | <b>१४८,९७१,१३८,४२२</b> |

## ५.४ सञ्चालन सेगमेन्ट सम्बन्धी जानकारी

### १. सामान्य जानकारी

#### क. व्यवस्थापनले संस्थाको रिपोर्ट योग्य सेगमेन्ट पहिचान गर्न प्रयोग गरेको कारक/तत्वहरू

बैंकले आम्दानी गर्ने र खर्च हुने व्यावसायिक गतिविधिहरूलाई रिपोर्ट योग्य सेगमेन्टको रूपमा पहिचान गरेको छ जसमा समूहको अन्य कारोवारहरूको आम्दानी र खर्चहरू समावेश छन्। व्यवस्थापनले समूहको यस्ता सेगमेन्टहरू बिच हुने आम्दानी तथा खर्चको समीक्षा गरी ती सेगमेन्टहरूमा संसाधन विनियोजनको निर्णय र उक्त सेगमेन्टहरूको कार्यसम्पादन मूल्याङ्कन गर्छ।

बैंकले प्रोडक्ट र सेवाहरूको प्रकृतिका आधारमा निम्न प्रमुख व्यवसाय सेगमेन्टहरू समावेश गरेको छ।

- बैंकिङ्ग,
- ट्रेजरी,
- कार्ड र
- विप्रेषण

रिपोर्ट गरिएका सेगमेन्टहरूमा प्रत्यक्ष रूपमा सम्बन्धित बस्तुहरू तथा उचित आधारमा उक्त सेगमेन्टमा विनियोजन गर्न सकिने अन्य वस्तुहरू समावेश छन्।

#### ख. व्यवस्थापनले संस्थाको रिपोर्ट योग्य सेगमेन्टहरू पहिचान गर्न प्रयोग गर्ने कारकहरू/तत्वहरू

##### अ. बैंकिङ्ग

यस सेगमेन्टमा बैंकका शाखाहरू समावेश छन्। यस सेगमेन्टको प्रमुख प्रोडक्ट तथा सेवामा कर्जा र निक्षेप पर्दछ। यस खण्डले कर्जाको ब्याजबाट आम्दानी गर्दछ भने प्रमुख खर्चको रूपमा निक्षेपको ब्याज रहेको छ।

##### आ. ट्रेजरी

यस सेगमेन्टमा मुख्यतया धितोपत्र, बण्ड, ट्रेजरी बिल, विदेशी मुद्रा र सुन, चाँदी आदिमा गरेको लगानी समावेश हुन्छ। यस सेगमेन्टले बण्ड र ऋणपत्रबाट ब्याज आम्दानी, सुनको बिक्रीबाट हुने आम्दानी, विदेशी विनिमयमा हुने लाभ, लगानीको पुनर्मूल्याङ्कनमा हुने लाभ आदिबाट आम्दानी गर्दछ।

##### इ. कार्ड

यस सेगमेन्टमा डिजिटल बैंकिङ्ग र कारोवार बैंकिङ्ग पर्दछ। क्रेडिट कार्ड, डेबिट कार्ड, ई-कम कार्ड आदि यस सेगमेन्टको प्रमुख प्रोडक्टहरू हुन् र यस खण्डले दर्ता शुल्क, आवेदन शुल्क, वार्षिक व्यवस्थापन शुल्क, एजेन्टहरूको कमीसन, आदिबाट आम्दानी श्रृजना गर्दछ।

## ई. विप्रेषण

यस सेगमेन्टले विभिन्न एजेन्सीहरू मार्फत विदेशबाट विप्रेषण संकलन गर्दछ र शुल्क तथा कमीसन सङ्कलन गरेपछि ग्राहकहरूलाई हस्तान्तरण गर्दछ। ग्राहकहरूबाट विप्रेषण सङ्कलन र वितरण गर्नका लागि एजेन्टहरूबाट प्राप्त कमीशन यस सेगमेन्टको प्रमुख आम्दानी हो।

## २. नाफा वा नोक्सान, सम्पत्ति र दायित्व सम्बन्धी जानकारी

रकम रु. हजारमा

| विवरण                                                                                 | बैंकिङ्ग           | ट्रेजरी          | कार्ड         | विप्रेषण      | जम्मा              |
|---------------------------------------------------------------------------------------|--------------------|------------------|---------------|---------------|--------------------|
| बाह्य ग्राहकहरूबाट आम्दानी                                                            | ७६०,६६२            | ३३८              | ३५,७०३        | १५,६५६        | ८१२,३५९            |
| बाह्य ग्राहकहरूलाई खर्च                                                               | (३३,६९५)           | (८,८०३)          | (२७,२३३)      | (३,४७३)       | (७३,२०३)           |
| अन्तर सेगमेन्ट आम्दानी                                                                | -                  | -                | -             | -             | -                  |
| <b>खुद आम्दानी</b>                                                                    | <b>७२६,९६८</b>     | <b>(८,४६५)</b>   | <b>८,४७०</b>  | <b>१२,१८४</b> | <b>७३९,१५६</b>     |
| ब्याज आम्दानी                                                                         | ९,९९८,०३४          | ८२९,७६८          | ११,७३३        | -             | १०,८३९,५३४         |
| ब्याज खर्च                                                                            | (६,८३८,१५५)        | (३५०,९८१)        | -             | -             | (७,१८९,१३६)        |
| <b>खुद ब्याज आम्दानी</b>                                                              | <b>३,१५९,८७९</b>   | <b>४७८,७८६</b>   | <b>११,७३३</b> | <b>-</b>      | <b>३,६५०,३९८</b>   |
| अन्य आम्दानी                                                                          | ४८,३०९             | ५०८,०६७          | १०३           | ६,६८७         | ५६३,१६६            |
| हासकट्टी र परिशोधन                                                                    | (१२७,२३९)          | (७२०)            | (१,६९४)       | (१३२)         | (१२९,७८५)          |
| अन्य खर्चहरू                                                                          | (१,०५०,९८५)        | (७,६७३)          | (१२,६३८)      | (३,१८८)       | (१,०७४,४८३)        |
| <b>सेगमेन्टको नाफा/नोक्सान</b>                                                        | <b>२,७५६,९३२</b>   | <b>९६९,९९५</b>   | <b>५,९७४</b>  | <b>१५,५५१</b> | <b>३,७४८,४५३</b>   |
| इक्विटी तरिकाबाट लेखाङ्कन भएको सम्बद्ध कम्पनीको नाफा/नोक्सानमा बैंकको पूँजीगत स्वार्थ | -                  | -                | -             | -             | -                  |
| अन्य नगद रहीत भौतिक बस्तुहरू                                                          | -                  | -                | -             | -             | -                  |
| सम्पत्तिमा क्षय हानी                                                                  | (३९४,२३७)          | -                | -             | -             | (३९४,२३७)          |
| <b>सेगमेन्टको सम्पत्ति</b>                                                            | <b>१४८,८२६,०२२</b> | <b>४,६०६,७११</b> | <b>६७,५९१</b> | <b>२३,८४०</b> | <b>१५३,५२४,१६४</b> |
| <b>सेगमेन्टको दायित्व</b>                                                             | <b>१४४,०४७,९४६</b> | <b>४,१८९,७१६</b> | <b>६१,९०३</b> | <b>८,२८९</b>  | <b>१४८,३०७,८५४</b> |

माथिका बुँदाहरूको संक्षिप्त विवरण निम्नानुसार रहेका छन् :

- बाह्य ग्राहकहरूबाट आम्दानी : बाह्य ग्राहकहरूबाट भएको आम्दानीलाई सेगमेन्टको प्रकृति अनुसार वर्गिकरण गरिएको छ।
- बाह्य ग्राहकहरूलाई खर्च : बाह्य ग्राहकहरूलाई गरिएको खर्च सेगमेन्टको प्रकृति अनुसार वर्गिकरण गरिएको छ।
- अन्तर सेगमेन्ट आम्दानी : अन्तर सेगमेन्ट आम्दानीलाई बैंकको पूर्व निर्धारित अन्तर शाखा लेनदेन दर अनुसार लेखाङ्कन गरिएको छ।
- खुद आम्दानी : बाह्य ग्राहकहरूबाट भएको आम्दानीमा बाह्य ग्राहकहरूलाई गरिएको खर्च रकम घटाएर आउने रकम खुद आम्दानी हो।
- ब्याज आम्दानी : कर्जा तथा सापटबाट हुने ब्याज आम्दानी तथा लगानीबाट हुने ब्याज आम्दानीलाई ब्याज आम्दानीको रूपमा प्रस्तुत गरिएको छ।
- ब्याज खर्च : ब्याज खर्चलाई सेगमेन्टद्वारा प्रयोग भएको कोषको आधारमा विभाजित गरिएको छ।

छ) खुद ब्याज आमदानी : ब्याज आमदानीमा ब्याज खर्च घटाउँदा आउने रकम खुद ब्याज आमदानी हो ।

ज) अन्य आय : नियमित सञ्चालनबाट आउने आय बाहेकका अन्य आय ।

झ) हासकट्टी र परिशोधन : सेग्मेन्टद्वारा सम्पत्तिको उपयोग गरेको आधारमा हासकट्टी र परिशोधन खर्च वर्गीकरण गरिएको छ ।

ञ) अन्य खर्चहरू : प्रत्यक्ष सञ्चालन खर्च बाहेकका अन्य खर्चहरू ।

ट) सेग्मेन्ट नाफा : विशेष सेग्मेन्टमा निर्धारण गरिएका सेग्मेन्टहरूको नाफा ।

ठ) इक्विटी तरिकाबाट लेखाङ्कन भएको सम्बद्ध कम्पनीको नाफा/नोक्सानमा बैंकको स्वार्थ : नोटमा छुट्टै खुलासा गरिएको ।

ड) अन्य नगद रहीत उल्लेखनीय वस्तुहरू : बैंकसंग कुनै पनि नगद रहीत उल्लेखनीय वस्तु छैन ।

ढ) सम्पत्तिको क्षय नोक्सानी : सम्पत्तिको क्षय नोक्सानीलाई सेग्मेन्टहरूमा विनियोजन गरिएको ।

ण) सेग्मेन्ट सम्पत्ति : सम्पत्तिहरूको प्रयोग अनुसार विनियोजन गरिएको छ ।

त) सेग्मेन्ट दायित्व : सम्बन्धित क्षेत्रहरूको दायित्वको आधारमा विभाजित गरिएको छ ।

घ. सञ्चालन सेग्मेन्ट नाफा वा नोक्सान, सम्पत्ति र दायित्वहरूको मापन

क) रिपोर्ट योग्य सेग्मेन्ट बीच हुने कारोवारको लेखाङ्कन आधार

अन्तर सेग्मेन्ट आमदानी सेवा वा प्रोडक्ट प्रदान गर्ने सेग्मेन्ट र स्रोत परिचालन गर्ने सेग्मेन्टको बीचमा पूर्व निर्धारित साभेदारी अनुपातको आधारमा सेग्मेन्टमा वितरण गरिएको छ । त्यस्ता आमदानी सेग्मेन्टको मुख्य आमदानीको बाँडफाँडको रूपमा समावेश गरिन्छ, अन्तर सेग्मेन्ट आमदानीमा समावेश गरिएको हुँदैन । अन्य काल्पनिक रूपमा हुने अन्तर सेग्मेन्ट मूल्य निर्धारण गरिएको छैन ।

ख) बैंकको नाफा/नोक्सान तथा सेग्मेन्टको नाफा/नोक्सानको मापनमा कुनै फरक: कुनै फरक नभएको ।

ग) बैंकको सम्पत्ति तथा सेग्मेन्टको सम्पत्तिको मापनमा कुनै फरक: कुनै फरक नभएको ।

घ) रिपोर्टिङ्ग सेग्मेन्टहरू निर्धारण गर्न अपनाइएको मापन विधिहरूमा अघिल्लो अवधिको तुलनामा यदि कुनै परिवर्तन भएको भए त्यसको प्रभाव तथा नाफा/नोक्सान : कुनै पनि परिवर्तन नभएको ।

ड) रिपोर्ट योग्य सेग्मेन्टमा असमान बाँडफाँड भएको भए त्यसको प्रकृति र प्रभाव

रिपोर्टिङ्ग सेग्मेन्टमा कुनै असमान विनियोजन भएको छैन । सम्बन्धित रिपोर्ट योग्य सेग्मेन्टमा पहिचान गर्न नसकिने आय, खर्च, सम्पत्ति र दायित्वलाई विनियोजन गरिएको छैन । विनियोजन नगरिएका वस्तुहरूमा मुख्यतया संस्थागत सम्पत्तिहरू (मुख्य रूपमा बैंकको कर्पोरेट भवन), प्रधान कार्यालय खर्च, शेयर पूँजी, साधारण कोष, कर सम्पत्ति र दायित्वहरू र अग्रिम खर्च तथा खर्चको व्यवस्था समावेश हुन्छ ।

च) रिपोर्ट योग्य सेग्मेन्टको आमदानी, नाफा वा नोक्सान, सम्पत्ति र दायित्वहरूको मिलाव

| क | आमदानी                                | रकम रु. हजारमा |
|---|---------------------------------------|----------------|
|   | रिपोर्ट योग्य सेग्मेन्टबाट कुल आमदानी | ४,३८९,५५५      |
|   | अन्य आमदानी                           | ५६३,१६६        |
|   | अन्तर सेग्मेन्टको आमदानी घटाउने       | -              |
|   | संस्थाको आमदानी                       | ४,९५२,७२१      |

| ख | नाफा/नोक्सान                               | रकम रु. हजारमा   |
|---|--------------------------------------------|------------------|
|   | रिपोर्ट योग्य सेगमेन्टबाट कुल नाफा/नोक्सान | ३,७४८,४५३        |
|   | अन्य नाफा/नोक्सान                          | (३९४,०३६)        |
|   | अन्तर सेगमेन्ट (Segment) आम्दानी घटाउने    | -                |
|   | बाँडफाँड नभएको रकम                         | (७६८,७१३)        |
|   | <b>आयकर अधिको नाफा</b>                     | <b>२,५८५,७०४</b> |

| ग | सम्पत्ति                              | रकम रु. हजारमा     |
|---|---------------------------------------|--------------------|
|   | रिपोर्ट योग्य सेगमेन्टको कुल सम्पत्ति | १५३,५२४,१६४        |
|   | अन्य सम्पत्ति                         | -                  |
|   | बाँडफाँड नभएको रकम                    | १४,८०४,८८७         |
|   | <b>संस्थाको सम्पत्ति</b>              | <b>१६८,३२९,०५०</b> |

| घ | दायित्व                              | रकम रु. हजारमा     |
|---|--------------------------------------|--------------------|
|   | रिपोर्ट योग्य सेगमेन्टको कुल दायित्व | १४८,३०७,८५४        |
|   | अन्य दायित्व                         | -                  |
|   | बाँडफाँड नभएको रकम                   | १,१३३,१७५          |
|   | <b>संस्थाको दायित्व</b>              | <b>१४९,४४१,०२९</b> |

#### छ. प्रोडक्ट (Product) र सेवाहरूको बारेमा जानकारी

माथिको बुँदा न. १ (क) मा वर्णन गरिएको प्रत्येक प्रोडक्ट तथा सेवाहरूको आम्दानी

|     | विवरण      | रकम रु. हजारमा   |
|-----|------------|------------------|
| (क) | बैंकिङ्ग   | ३,८८६,८४७        |
| (ख) | ट्रेजरी    | ४७०,३२१          |
| (ग) | कार्ड      | २०,२०३           |
| (घ) | विप्रेषण   | १२,१८४           |
|     | <b>कुल</b> | <b>४,३८९,५५५</b> |

#### ज. भौगोलिक क्षेत्रहरूका बारेमा जानकारी

प्रदेशगत रूपमा बैंकको उपस्थितिको आधारमा बैंकका सञ्चालन गतिविधिलाई वर्गिकरण गर्न सकिन्छ। तर प्रदेशगत प्रगतिले व्यवस्थापनको निर्णय प्रक्रियामा अहम् भूमिका खेल्दैन।

#### झ. प्रमुख ग्राहकहरूका बारेमा जानकारी

बैंकको कुल आम्दानीमा एउटै ग्राहकको १० प्रतिशत वा बढी योगदान रहेको छैन।

#### ५.५ शेयर अप्सन (Share Option) र शेयर आधारित भुक्तानी

बैंकले रिपोर्टिङ्ग अवधिमा शेयर अप्सन (Share Option) र शेयरका आधारमा कुनै भुक्तानी गरेको छैन।

#### ५.६ सम्भावित दायित्व र प्रतिबद्धता

सम्भावित दायित्वहरूको वित्तीय विवरणको अवस्थाको विवरण बुँदा ४.२८ मा दिइएको छ।

## ५.७ सम्बन्धित पक्षको विवरण

### ५.७.१ बैंकका सम्बन्धित पक्षहरूको विवरण

नेपाल लेखामान मानक १६ सम्बन्धित पक्षहरूको खुलासा (NAS 16 Related Party Disclosures) ले सम्बन्धित पक्ष भनि गरेको परिभाषा अनुसार बैंकका सम्बन्धित पक्षहरू निम्नानुसार छन् ।

#### अ. मुख्य व्यवस्थापक

मुख्य व्यवस्थापक भनेका कुनै पनि संस्थाको व्यवसायिक कारोवारको योजना बनाउने, निर्देशन गर्ने तथा नियन्त्रण गर्न जिम्मेवार तथा अधिकार प्राप्त सञ्चालक सहितका व्यक्तिहरू हुन् । बैंकका मुख्य व्यवस्थापकको रूपमा सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र बैंकका उच्च तहका अन्य कर्मचारीहरू समावेश छन् ।

| नाम                          | पद                                        |
|------------------------------|-------------------------------------------|
| श्री राजन सिंह भण्डारी       | अध्यक्ष                                   |
| श्री प्रकाश चन्द्र मैनाली    | सञ्चालक                                   |
| श्री विजय ध्वज कार्की        | सञ्चालक                                   |
| श्रीमती सीता कार्की (के.सी.) | सञ्चालक                                   |
| श्री प्रबल जंग पाण्डे        | सञ्चालक                                   |
| श्री सजन शर्मा               | सञ्चालक                                   |
| श्री अनिल ज्ञवाली ****       | स्वतन्त्र सञ्चालक                         |
| श्री सुदेश खालिङ राई*        | स्वतन्त्र सञ्चालक                         |
| श्री गणेश राज पोखरेल         | प्रमुख कार्यकारी अधिकृत                   |
| श्री बोधराज देवकोटा**        | नायव प्रमुख कार्यकारी अधिकृत              |
| श्री सुमित बाबु खत्री        | निमित्त नायव प्रमुख कार्यकारी अधिकृत      |
| श्री रामधन श्रेष्ठ           | सहायक प्रमुख कार्यकारी अधिकृत             |
| श्री पारस कुमार काफ्ले       | सहायक प्रमुख कार्यकारी अधिकृत             |
| श्री राजेन्द्र लाल श्रेष्ठ   | सहायक प्रमुख कार्यकारी अधिकृत/कम्पनी सचिव |
| श्रीमती उमंग शर्मा***        | सहायक प्रमुख कार्यकारी अधिकृत             |
| श्री संजीव कुमार श्रेष्ठ     | प्रमुख सूचना प्रविधि अधिकृत               |
| श्री प्रमेश राज कायस्थ       | प्रमुख वित्त अधिकृत                       |

\*श्री सुदेश खालिङ राई बैंकबाट चैत्र ९, २०७७ मा राजीनामा दिनुभएको छ ।

\*\*श्री बोधराज देवकोटा बैंकबाट फाल्गुण २९, २०७७ मा राजीनामा दिनुभएको छ ।

\*\*\*श्रीमती उमंग शर्मा बैंकबाट ज्येष्ठ २, २०७८ मा राजीनामा दिनुभएको छ ।

\*\*\*\*श्री अनिल ज्ञवालीलाई मिति आषाढ १, २०७८ देखि बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त हुनुभएको छ ।

#### आ. सहायक कम्पनीहरू

सहायक कम्पनीहरूको नाम र शेयर स्वामित्व प्रतिशत निम्नानुसार छन् :

| क्र.स. | विवरण                           | शेयर होल्डिङ % |
|--------|---------------------------------|----------------|
| क      | सि बि आई एल क्यापिटल लिमिटेड    | ५८.६०%         |
| ख      | सि बि आई एल सेक्युरिटीज लिमिटेड | १००%           |

## इ. सम्बद्ध कम्पनीहरू

| क्र.स. | विवरण                                       | शेयर होल्डिङ % |
|--------|---------------------------------------------|----------------|
| क      | नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड | ९.०९%          |

## ई. कोष प्रायोजक

| क्र.स. | विवरण                      |
|--------|----------------------------|
| क      | सिटिजन्स म्युचुअल फण्ड - १ |
| ख      | सिटिजन्स म्युचुअल फण्ड - २ |

## i) मुख्य व्यवस्थापकलाई प्रदान गरिएको पारिश्रमिक

सञ्चालक समितिका सदस्यहरूलाई बैठक भत्ता तथा अन्य सुविधाहरू बैंकको वार्षिक साधारण सभाबाट स्वीकृत नियमावलीमा उल्लेख भए बमोजिम प्रदान गरिएको छ। प्रमुख कार्यकारी अधिकृत र अन्य कार्यकारी तहका कर्मचारीहरूलाई तलब तथा अन्य सुविधाहरू प्रदान गरिएको छ। प्रमुख कार्यकारी अधिकृतसँग बैंकले गरेको करार बमोजिम तलब, भत्ता तथा अन्य सुविधाहरू प्रदान गरिएको छ भने अन्य कार्यकारी तहका कर्मचारीहरूलाई कर्मचारी विनियमावली र व्यवस्थापनले समय-समयमा गरेका निर्णय बमोजिम पारिश्रमिक प्रदान गरिएको छ। मुख्य व्यवस्थापकलाई तलब र भत्ताका साथै गैह्र नगदी सुविधाहरू जस्तै गाडी सुविधा, सहूलियत दरको कर्मचारी कर्जा, अवकास सुविधाहरू पनि प्रदान गरिएको छ।

सञ्चालक समितिका सदस्यहरूलाई प्रदान गरिएको भत्ता तथा सुविधाको सम्बन्धित विवरणहरू निम्नानुसार रहेको छ।

| विवरण                                | चालु वर्ष रु.    |
|--------------------------------------|------------------|
| बैठक भत्ता                           | ३,४९९,०००        |
| सञ्चालकलाई प्रदान गरिएको अन्य सुविधा | ८२२,१९४          |
| अन्य खर्चहरू                         | २,१८४,३७८        |
| <b>जम्मा</b>                         | <b>६,५०५,५७०</b> |

प्रमुख व्यवस्थापक मध्ये प्रमुख कार्यकारी अधिकृतलाई गरिएको भुक्तानी सम्बन्धी विवरणहरू निम्नानुसार छन्:

| विवरण                  | चालु वर्ष रु.     |
|------------------------|-------------------|
| अल्पकालीन कर्मचारी लाभ | १८,४३९,६४७        |
| रोजगारी पछिको लाभ*     | ८४०,०००           |
| अन्य दीर्घकालीन लाभ**  | -                 |
| <b>कुल</b>             | <b>१९,२७९,६४७</b> |

सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत बाहेक मुख्य व्यवस्थापकलाई भुक्तानी गरिएको विवरणहरू निम्नानुसार रहेका छन्:

| विवरण                  | चालु वर्ष रु.     |
|------------------------|-------------------|
| अल्पकालीन कर्मचारी लाभ | ३२,३२२,८५४        |
| रोजगारी पछिको लाभ*     | १,१२०,०९४         |
| अन्य दीर्घकालीन लाभ**  | -                 |
| <b>कुल</b>             | <b>३३,४४२,९४८</b> |

\* रोजगारी पछिको लाभमा संचय कोष र उपदान समावेश गरिएको छ । संचय कोष स्वतन्त्र संस्थामा जम्मा गरिएको छ भने उपदान बिमाङ्कित मूल्याङ्कन अनुसार मापन गरी स्वतन्त्र योजना सम्पत्तिमा लगानी गरिएको छ ।

\*\* अन्य दीर्घकालीन रोजगार लाभमा बैंकको कर्मचारी विनियमावली बमोजिम पाउने सञ्चित घर बिदा र बिरामी बिदा बापत पाउने रकम समावेश छ ।

मुख्य व्यवस्थापकले बैंकको कर्मचारी विनियमावली अनुसार दुर्घटना र मेडिकल बीमा, सवारी साधन, ईन्धन, खाजा र मोबाइल सुविधा पनि प्राप्त गर्छन ।

## ii) सहायक कम्पनीसंगको कारोवार

### सि बि आई एल क्यापिटल लिमिटेड

बैंकले आफ्नो रणनीतिक निर्णय अन्तर्गत सेवाको दायरा र आयको स्रोतलाई विस्तार गर्न सहायक कम्पनी सि बि आई एल क्यापिटल लिमिटेडको शेयर पूँजीमा लगानी गरेको छ । बैंकको सहायक कम्पनीमा ५८.६० प्रतिशत नियन्त्रण स्वामित्व रहेको छ । बैंकले आफ्नो उच्च पदस्त कर्मचारीहरुबाट ३ जनालाई सञ्चालकको रुपमा मनोनित गरेको छ जसमध्ये एकजना क्यापिटलको अध्यक्ष नियुक्त हुनु भएको छ ।

सहायक कम्पनी मर्चेण्ट बैंकिङ्ग सेवामा (Merchant Banking Services) संलग्न रहेको छ ।

१. बैंकले व्यवस्थापन सेवा प्रदान गर्नका लागि सहायक कम्पनीसंग व्यवस्थापन सेवा सम्झौता (Management Service Agreement) गरेको छ । व्यवस्थापन सेवा सम्झौतामा भएको प्रावधानहरु प्रतिस्पर्धात्मक बजार मूल्यको आधारमा रहेको छ ।

२. बैंकले निम्न सुविधाहरु प्रदान गरे बापत मासिक रु.६ लाख लिने गरी बैंक र सहायक कम्पनी बिच सम्झौता गरेको छ । सो सम्झौता को म्याद चैत्र ५, २०७७ मा समाप्त भएको छ ।

क) बैंकसंग सि बि आई एल क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने अधिकार रहने ।

ख) बैंकले कम्प्युटर हार्डवेयर, सफ्टवेयर र नेटवर्क मर्मतका लागि आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने ।

ग) बैंकको आन्तरिक लेखापरीक्षण विभागले सहायक कम्पनीको सबै आन्तरिक लेखापरीक्षण गर्ने र लेखापरिक्षण प्रतिवेदन त्रैमासिक रुपमा लेखापरीक्षण समितिमा पेश गर्ने ।

घ) बैंकले सहायक कम्पनीलाई कानूनी परामर्श तथा गाडी सुविधा प्रदान गर्ने ।

ङ) बैंकले आफ्नो शाखा संजाल मार्फत लगानी व्यवस्थापन सेवाहरु पनि प्रदान गर्ने ।

३. बैंकले काठमाडौंको डिल्लीबजारमा रहेको भवनलाई माघ २०७६ सम्म मासिक रु. ११०,००० र त्यस पश्चात् फागुन २०७६ बाट मासिक रु. ९०,७५० तिर्ने सम्झौता गरी सहायक कम्पनीलाई भाडामा दिएको छ । उक्त सम्झौता अनुरूप भाडा रकम हरेक २ वर्षमा १०% ले वृद्धि हुनेछ ।

४. बैंकले सहायक कम्पनीसंग गरेको कारोवारको क्रममा भएका सबै प्रकारका भुक्तानी रकममा नियमानुसार अग्रिम करकट्टी गरी सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा समयमै उक्त अग्रिमकर दाखिला गरेको छ ।

५. सहायक कम्पनी सि बि आई एल क्यापिटल लिमिटेडको बैंकमा रहेका विभिन्न खाताहरुमा २०७८ आषाढ ३१ मा रु. २२०,०६०,२४३ मौज्दात रहेको छ ।

६. बैंकको वित्तीय विवरणमा समावेश गरिएका सहायक कम्पनीसंगका सम्पूर्ण कारोवार निम्नानुसार रहेका छन्:

| विवरण                                                                          | रकम रु.           |
|--------------------------------------------------------------------------------|-------------------|
| <b>नाफा वा नोक्सानको विवरण</b>                                                 |                   |
| घरभाडा आम्दानी                                                                 | १,१९७,९००         |
| व्यवस्थापन शुल्कबाट प्राप्त आय                                                 | ४,८७७,४१९         |
| सर्भर र डाटाबेस बापतको भाडाबाट प्राप्त आय                                      | २,४१०,८३३         |
| लाभांश आम्दानी                                                                 | ११,१३४,३९९        |
| शुल्क तथा कमीसन                                                                | १७७,०००           |
| <b>कुल आय</b>                                                                  | <b>१९,७९७,५५१</b> |
| सहायक कम्पनीलाई भुक्तानी गरिएको ब्याज खर्च                                     | १०,६६६,०६४        |
| सहायक कम्पनीलाई भुक्तानी गरिएको RTS शुल्क                                      | ९९०,५५६           |
| <b>कुल खर्च</b>                                                                | <b>११,६५६,६२०</b> |
| <b>वित्तीय अवस्थाको जानकारी</b>                                                |                   |
| बैंकमा रहेको सहायक कम्पनीको निक्षेप                                            | २२०,०६०,२४३       |
| बैंकको तर्फबाट सहायक कम्पनीले बैंकका शेयर धनीहरूलाई भुक्तानी गर्न बाँकी लाभांश | १३७,२४४,१४६       |

सि बि आई एल क्यापिटल लिमिटेडको वित्तीय अवस्थाको जानकारीको बारेमा संक्षिप्त विवरण निम्नानुसार रहेको छ :

| विवरण                            | रकम रु.            |
|----------------------------------|--------------------|
| गैह्र चालु सम्पत्ति              | १०१,८०९,४१४        |
| चालु सम्पत्ति                    | ३४३,०६०,०९९        |
| गैह्र चालु दायित्व               | ८९६,२३७            |
| चालु दायित्व                     | १७७,००८,७८०        |
| <b>शेयरधनीहरूको खुद सम्पत्ति</b> | <b>२६६,९६४,४९७</b> |
| आय                               | ११६,०९८,७९९        |
| सामान्य सञ्चालनबाट प्राप्त आय    | ५७,२५१,३४१         |
| अन्य विस्तृत आम्दानी             | (८१,८७८)           |
| <b>कुल विस्तृत आम्दानी</b>       | <b>५७,१६९,४६३</b>  |

### सि बि आई एल सेक्यूरिटिज लिमिटेड

बैंकले रणनीतिक योजना अन्तर्गत आफ्नो सेवाको दायरा र आयको स्रोतलाई विस्तार गर्न सहायक कम्पनी सि बि आई एल सेक्यूरिटिज लिमिटेडको शेयर पूँजीमा लगानी गरेको छ। बैंकको सहायक कम्पनीमा सत प्रतिशत शेयर लगानी रहेको छ। बैंकले सि बि आई एल सेक्यूरिटिज लिमिटेडको अध्यक्षका रूपमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गरेको छ र उच्च पदस्त कर्मचारीहरूबाट ३ जनालाई उक्त कम्पनीको सञ्चालकको रूपमा नियुक्त गरेको छ।

साथै बैंकका सहायक कम्पनी धितोपत्र दलाल सेवाहरूमा (Securities Brokerage Services) संलग्न रहेको छ।

१. बैंक र सहायक कम्पनी बीच बैंकले सहायक कम्पनीलाई निम्न सुविधा प्रदान गर्ने गरी सम्झौता भएको छ।

क) बैंकले आफ्नो सहायक प्रमुख कार्यकारी अधिकृतलाई अध्यक्षको रूपमा र ३ वरिष्ठ स्तरका कर्मचारीहरूलाई सहायक कम्पनीको सञ्चालकका रूपमा मनोनित गरेको छ।

२. त्यस्तै बैंकले ललितपुरको कुण्डोल स्थित आफ्नो भवनलाई सहायक कम्पनी सञ्चालनमा आए देखि लागु हुनेगरी मासिक

- रु. ६०,००० भाडा तिर्ने सम्झौतामा भाडामा दिएको छ। उक्त घर बहाल सम्झौता अनुरूप भाडा हरेक २ वर्षमा १०% का दरले वृद्धि हुनेछ।
३. बैंकले सहायक कम्पनीसंग गरेको कारोवारको क्रममा भएका सबै प्रकारका भुक्तानी रकममा नियमानुसार अग्रिम करकट्टी गरी सम्बन्धित आन्तरिक राजश्व कार्यलयमा समयमै उक्त अग्रिमकर दाखिला गरेको छ।
४. सि बि आई एल सेक्युरिटीज लिमिटेडको बैंकमा रहेको खाताहरूको २०७८ आषाढ ३१ मा रु. ५६,२७१,९२४ मौज्दात रहेको छ।
५. बैंकको वित्तीय विवरणमा समावेश गरिएका सहायक कम्पनीसंगका सम्पूर्ण कारोवार निम्नानुसार रहेका छन्।

| विवरण                               | रकम रु.    |
|-------------------------------------|------------|
| नाफा वा नोक्सानको विवरण             |            |
| कुल आय                              | -          |
| सहायक कम्पनीलाई तिरेको ब्याज        | ३,६०६,०१८  |
| कुल खर्च                            | ३,६०६,०१८  |
| वित्तीय स्थितिको विवरण              |            |
| बैंकमा रहेको सहायक कम्पनीको निक्षेप | ५६,२७१,९२४ |

सि बि आई एल सेक्युरिटीज लिमिटेडको वित्तीय अवस्थाको जानकारीको बारेमा संक्षिप्त विवरण निम्नानुसार रहेको छ :

| विवरण                         | रकम रु.    |
|-------------------------------|------------|
| गैह्र चालु सम्पत्ति           | -          |
| चालु सम्पत्ति                 | ५६,७८१,८८१ |
| गैह्र चालु दायित्व            | -          |
| चालु दायित्व                  | ५६,५००     |
| शेयरधनीहरूको खुद सम्पत्ति     | ५६,७२५,३८१ |
| आय                            | ३,६०६,०१८  |
| सामान्य सञ्चालनबाट प्राप्त आय | ३,०३१,४२३  |
| अन्य विस्तृत आमदानी           | -          |
| कुल विस्तृत आमदानी            | ३,०३१,४२३  |

### iii) सम्बद्ध कम्पनीको कारोवार

सम्बद्ध कम्पनीमा गरिएको लगानीलाई समूहको वित्तीय विवरणको अवस्थामा शुरूमा लागत विधि र त्यस पश्चात् इक्विटी विधि प्रयोग गरी लेखाङ्कन गरिन्छ। त्यस्तै बैंकले सम्बन्ध कम्पनीहरूमा गरिएको लगानीलाई बैंकको वित्तीय विवरणमा लागत विधिमा लेखाङ्कन गरिएको छ।

बैंकका प्रबन्धक उक्त कम्पनीमा बैंकको तर्फबाट प्रतिनिधि सञ्चालक भएकोले सम्बन्ध कम्पनीको वित्तीय तथा सञ्चालन नीति निर्माणमा समग्रमा प्रभाव भएता पनि नियन्त्रण भने छैन।

### नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (NEPS)

राष्ट्रिय स्तरका ७ वाणिज्य बैंकहरूको संयूक्त प्रयासमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेडको स्थापना भएको हो, जसको उद्देश्य यी बैंकहरूको स्रोत संगठित गर्दै सुरक्षित, भरपर्दो र इलेक्ट्रोनिक भुक्तानीमा नविनतम प्रविधिमा भइरहेको तिर विकासलाई अनुसरण गर्न एउटा साझा मंच (platform) स्थापना गर्ने रहेको छ।

यस बैंकको व्यवस्थापन समूहका सदस्य श्री संजीव कुमार श्रेष्ठ यस सम्बद्ध कम्पनीको सञ्चालक समितिको सदस्य रहनु भएको छ । बैंकले NEPS को शेयर पूँजीमा रु. १६,०००,००० लगानी गरेको छ, जुन NEPS को कुल पूँजीको ९.०९ प्रतिशत हुन आउँछ ।

डेबिट कार्ड र क्रेडिट कार्डसंग सम्बन्धित सेवाहरू लिनका लागि बैंकले NEPS संग सम्झौता गरेको छ, जसका लागि बैंकले प्रतिस्पर्धात्मक बजार मूल्यमा सेवा शुल्क भुक्तानी गर्दछ ।

यस आर्थिक वर्षमा यस सम्बद्ध कम्पनीसंग भएको कारोवारको संक्षिप्त विवरण निम्नानुसार रहेको छ ।

| विवरण                                | रकम रु.    |
|--------------------------------------|------------|
| कारोवार शुल्कको लागी गरिएको भुक्तानी | १३,२७०,४८२ |

NEPS मा गरिएको लगानीलाई बैंकको वित्तीय विवरणमा लागतमा र एकीकृत वित्तीय विवरणमा इक्विटी विधि अनुसार लेखाङ्कन गरिएको छ ।

#### iv) सिटिजन्स म्युचुअल फण्ड - १ संगको कारोवार

सामूहिक लगानी कोष नियमावली २०६७, अनुसार धितोपत्र बोर्डमा दर्ता सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित बन्द इक्विटी उन्मुख कोष (close ended equity oriented fund) सिटिजन्स म्युचुअल फण्ड १ को बैंक प्रायोजक तथा प्रमुख स्वामित्व (substantial) रहेको ईकाइधनीको रुपमा रहेको छ । यो योजनाको परिपक्वता अवधि ७ वर्ष रहेको छ र यसको सञ्चालन फाल्गुन २०, २०७४ देखि भएको हो । यो नेपाल स्टक एक्सचेन्जमा बैशाख ३, २०७५ मा सूचीकृत भएको थियो ।

बैंकले सिटिजन्स म्युचुअल फण्ड १ मा रु. १५०,०००,००० लगानी गरेको छ, जसलाई अन्य विस्तृत आम्दानीको माध्यमबाट उचित मोलमा मापन गरीने सम्पत्तिको रुपमा प्रस्तुत गरी प्रचलित बजार मूल्यमा मापन गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा यस योजनाको बैंकमा रु. १५४,१००,५९७ मौज्दात रहेको छ ।

#### v) सिटिजन्स म्युचुअल फण्ड - २ संग लेनदेन

यस बैंकले सामूहिक लगानी कोष नियमावली २०६७, अनुसार धितोपत्र बोर्डमा दर्ता भएको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्द इक्विटी उन्मुख कोष (close ended equity oriented fund) सिटिजन्स म्युचुअल फण्ड २ को बैंक प्रायोजक तथा प्रमुख स्वामित्व (substantial) रहेको ईकाइधनीको रुपमा रहेको छ ।

यस योजनाको परिपक्वता अवधि ७ वर्ष रहेको छ र यसको सञ्चालन आषाढ २२, २०७६ देखि भएको हो ।

बैंकले सिटिजन्स म्युचुअल फण्ड २ मा रु. १५०,०००,००० लगानी गरेको छ, जसलाई अन्य विस्तृत आम्दानीको माध्यमबाट उचित मोलमा मापन गरीने सम्पत्तिको रुपमा प्रस्तुत गरी प्रचलित बजार मूल्यमा मापन गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा यस योजनाको बैंकमा रु. ९७,४३०,४११ मौज्दात रहेको छ ।

### ५.७.२ सहायक कम्पनीको सम्बन्धित पक्षको विवरण मुख्य व्यवस्थापक

यस आर्थिक वर्षमा कार्यालयको विभिन्न पदहरूमा कार्यरत मुख्य व्यवस्थापकहरूको नाम निम्नानुसार छन् :

#### (क) सि बि आई एल क्यापिटल लिमिटेड

| प्रमुख व्यवस्थापक          | पद      |
|----------------------------|---------|
| श्री पारस कुमार काफ्ले     | अध्यक्ष |
| श्री राजेन्द्र लाल श्रेष्ठ | सञ्चालक |
| श्री प्रमेश राज कायस्थ     | सञ्चालक |
| श्री तोपाराम पण्डित        | सञ्चालक |

|                         |                   |
|-------------------------|-------------------|
| श्री प्रज्वल जंग पाण्डे | स्वतन्त्र सञ्चालक |
| श्रीमती रीता सुवेदी     | स्वतन्त्र सञ्चालक |

मुख्य व्यवस्थापकहरू (सञ्चालकहरू मात्र) लाई भुक्तानी गरिएको भत्ता तथा सुविधाको विवरणहरू निम्नानुसार छन् ।

| विवरण      | रकम रु. |
|------------|---------|
| बैठक भत्ता | ६८०,००० |
| कुल        | ६८०,००० |

सञ्चालकहरू बाहेक अन्य मुख्य व्यवस्थापक (प्रमुख कार्यकारी अधिकृत मात्र) लाई गरिएको भुक्तानीको विवरणहरू निम्नानुसार छन् ।

| विवरण                  | चालु वर्ष रु. |
|------------------------|---------------|
| अल्पकालीन कर्मचारी लाभ | ३,३६७,७७३     |
| रोजगारी पछिको लाभ      | ११३,४००       |
| अन्य दीर्घकालीन लाभ    | -             |
| कुल                    | ३,४८१,१७३     |

#### (ख) मुख्य कम्पनी

यस आय वर्षमा सि बि आई एल क्यापिटल लिमिटेडले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबाट प्राप्त गरेको तथा बैंकलाई भुक्तानी गरेको रकम निम्नानुसार प्रस्तुत गरिएको छ :

| विवरण                        | रकम रु.           |
|------------------------------|-------------------|
| कार्यालय भाडा खर्च           | १,१९७,९००         |
| प्राविधिक सेवा शुल्क         | ४,८७७,४१९         |
| सर्भर र डाटाबेस भाडा         | २,४१०,८३३         |
| डिम्याट शुल्क                | १७७,०००           |
| <b>कुल खर्च</b>              | <b>८,६६३,१५२</b>  |
| निक्षेपमा प्राप्त भएको ब्याज | १०,६६६,०६४        |
| शेयर रजिस्ट्रार शुल्क        | ९९०,५५६           |
| <b>कुल आय</b>                | <b>११,६५६,६२०</b> |

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको तर्फबाट गरिएको कारोवारको बाँकी रकम :

| विवरण                                    | रकम रु.            |
|------------------------------------------|--------------------|
| शेयरधारकहरूलाई भुक्तान गर्न बाँकी लाभांश | १३७,२४४,१४६        |
| <b>कुल</b>                               | <b>१३७,२४४,१४६</b> |

यस आर्थिक वर्षमा सि बि आई एल सेक्यूरिटिज लिमिटेडले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसंग प्राप्त गरेको तथा बैंकलाई भुक्तानी गरेको रकम निम्नानुसार रहेको छ :

| विवरण                          | रकम रु.          |
|--------------------------------|------------------|
| निक्षेपमा प्राप्त गरिएको ब्याज | ३,६०६,०१८        |
| <b>कुल आय</b>                  | <b>३,६०६,०१८</b> |

## ५.८ गाभ्ने तथा प्राप्ति (Merger and Acquisition)

यस आर्थिक वर्ष २०७७/७८ मा बैंकले “ख” वर्गको वित्तीय संस्था तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक तथा बैंकको विशेष साधारण सभाको स्वीकृति पश्चात् प्राप्ति गरी चैत्र १४, २०७७ देखि संयुक्त कारोवार सुरु गरेको छ। प्राप्ति गर्नका लागि बैंकले १००:९६ शेयर आदान प्रदान अनुपात (अर्थात् १०० कित्ता तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको शेयर बापत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ शेयर) अनुसार १८,४५०,३८२.३९ कित्ता शेयर जारी गरेको छ। शेयर आदान प्रदान अनुपातले गर्दा शेयर पूँजीमा भएको भिन्नता रु. ७६,८७६,५९३ लाई पूँजीगत जगेडा कोषमा देखाइएको छ।

त्यसैगरी, यसै आर्थिक वर्ष २०७७/७८ मा बैंकले “ग” वर्गको वित्तीय संस्था सिर्जना फाईनान्स लिमिटेडलाई नेपाल राष्ट्र बैंक तथा बैंकको विशेष साधारण सभाको स्वीकृति पश्चात् प्राप्ति गरी आषाढ २६, २०७८ देखि संयुक्त कारोवार सुरु गरेको छ। प्राप्ति गर्नका लागि बैंकले १००:९५ शेयर आदान प्रदान अनुपात (अर्थात् १०० कित्ता सिर्जना फाईनान्स लिमिटेडको शेयर बापत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ शेयर) अनुसार ९,१४८,८२२.०२ कित्ता शेयर जारी गरेको छ। शेयर आदान प्रदान अनुपातले गर्दा शेयर पूँजीमा भएको भिन्नता रु. ४८,१५१,६९४ लाई पूँजीगत जगेडा कोषमा देखाइएको छ।

## ५.९ वित्तीय विवरणमा एकीकरण नगरिएका संस्थाहरूको थप जानकारी

प्रतिवेदन अवधिमा बैंकको वित्तीय विवरणमा एकीकरण नगरिएका कुनै पनि संस्था रहेको छैन।

## ५.१० सञ्चालन पट्टा (Operating Lease) खर्च

बैंकको वास्तविक पट्टा दायित्व र भविष्यको न्यूनतम पट्टा भुक्तानीको विवरण निम्न बमोजिम रहेको छ।

| वास्तविक पट्टा दायित्व | २०७७/७८ (रु.)      |
|------------------------|--------------------|
| एक वर्ष भन्दा कम       | ११३,१७७,०८३        |
| एक देखि पाँच वर्ष सम्म | ४५१,७८५,४४३        |
| पाँच वर्ष भन्दा बढी    | ३२७,७०८,४०४        |
| <b>कुल</b>             | <b>८९२,६७०,९३१</b> |

| भविष्यमा हुने पट्टा खर्च | २०७७/७८ (रु.)      |
|--------------------------|--------------------|
| एक वर्ष भन्दा कम         | १२२,४६०,६५२        |
| एक देखि पाँच वर्ष सम्म   | ४४०,४४०,२३३        |
| पाँच वर्ष भन्दा बढी      | २७७,२८२,८४०        |
| <b>कुल</b>               | <b>८४०,१८३,७२५</b> |

## ५.११ कर्जा तथा सापटीसंग सम्बन्धित विवरणहरू

| विवरण                                            | ग्राहकहरूलाई           | बैंक तथा वित्तीय संस्थालाई |
|--------------------------------------------------|------------------------|----------------------------|
| कर्जा तथा सापटी                                  | १२०,३४६,९१७,४२१        | ३,२७९,९६६,६१९              |
| कर्जा तथा सापटीमा असुल हुन बाँकी ब्याज           | ५७९,९१५,८२५            | -                          |
| कर्मचारी कर्जा तथा सापटी                         | ९५६,८७२,५८१            | -                          |
| कर्मचारी कर्जामा असुल हुन बाँकी ब्याज            | -                      | -                          |
| <b>कुल कर्जा तथा सापट (क)</b>                    | <b>१२१,८८३,७०५,८२७</b> | <b>३,२७९,९६६,६१९</b>       |
| क्षय/नोक्सानी व्यवस्था                           |                        |                            |
| <b>i. NAS 39 अनुसारको क्षय/नोक्सानी व्यवस्था</b> | <b>१,६०६,०२१,७८३</b>   | <b>-</b>                   |
| व्यक्तिगत क्षय/नोक्सानी व्यवस्था                 | ४५४,८०९,९४५            | -                          |

|                                                                             |                        |                      |
|-----------------------------------------------------------------------------|------------------------|----------------------|
| सामूहिक क्षय नोक्सानी व्यवस्था                                              | १,१५१,२११,८३८          | -                    |
| <b>ii. नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसारको कुल क्षय/नोक्सानी व्यवस्था</b> | <b>२,९७१,६६३,५३९</b>   | <b>३२,७९९,६६६</b>    |
| व्यक्तिगत क्षय/नोक्सानी व्यवस्था                                            | १,६५२,५५१,६२५          | ३२,७९९,६६६           |
| सामूहिक क्षय नोक्सानी व्यवस्था                                              | १,३१९,१११,९१४          | -                    |
| <b>यस वर्षको लागि क्षय /नोक्सानी, i./ii. मध्य बढी रकम (ख)</b>               | <b>२,९७१,६६३,५३९</b>   | <b>३२,७९९,६६६</b>    |
| <b>खुद कर्जा तथा सापट (क-ख)</b>                                             | <b>११८,९१२,०४२,२८८</b> | <b>३,२४७,१६६,९५३</b> |

#### NAS ३९ अनुसारको क्षय/नोक्सानी व्यवस्था

बैंकले कर्जा तथा सापटमा क्षय/नोक्सानी हुन सक्ने सम्भावना भए वा नभएको व्यक्तिगत र सामूहिक स्तर दुवै तहमा समीक्षा गर्दछ । बैंकले सर्वप्रथम महत्वपूर्ण वित्तीय सम्पत्तिको हानी/नोक्सानी सम्भावनाको व्यक्तिगत रूपमा समीक्षा गर्दछ भने व्यक्तिगत तवरबाट महत्वपूर्ण नभएका अन्य सम्पत्तिलाई सामूहिक रूपमा समीक्षा गर्दछ ।

बैंकले ग्राहक र बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको कुल कर्जा तथा सापट को २५.३४% प्रतिशत कर्जाको क्षय/नोक्सानीको समीक्षा व्यक्तिगत तहमा गरेको छ । यस तवर सम्मको समीक्षाले बैंकको कर्जाको नोक्सानी निर्धारण प्रक्रियाको विश्वसनीयताको सुनिश्चता प्रदान गर्दछ ।

बैंकले सामूहिक मूल्यांकनको लागि भने जोखिम र चुनौतीका तत्त्वहरूको एकरूपताको आधारबाट कर्जा र सापटहरूलाई समूहगत रूपमा वर्गीकरण गरी समीक्षा गर्ने गरेको छ । समूहगत कर्जाहरूमा आवासिय कर्जा, छोटो अवधि कर्जा, आवधिक कर्जा, व्यक्तिगत कर्जा र सवारी कर्जा रहेका छन् ।

बैंकले विगत सात वर्ष र चालु वर्षको भुक्तानीको लागि बाँकी रकमको प्रवृत्तिलाई आधार लिएको छ भने सामूहिक नोक्सानी दर (loss given default rate) निकाल्न बैंक स्थापना भए देखिको आँकडा लिएको छ ।

#### नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसार कर्जा नोक्सानी व्यवस्था

बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन नं. २ अनुसार साँवा वा ब्याज भुक्तानी हुनुपर्ने भाखा नाघेको अवधिका आधारमा कर्जा नोक्सानी व्यवस्था गरेको छ । व्यक्तिगत ग्यारेन्टी, सुरक्षण अभाव, कर्जा लिनेहरू कालोसूचीमा, पुनरसंरचना वा पुनरतालिकीकरण आदि अवस्थामा थप मापदण्डहरू लागु गरिएका छन् ।

#### ५.१२ ग्राहकलाई कर्जा तथा सापटमा समावेश गरिएका कर्मचारी कर्जा तथा अन्य कर्मचारी लाभहरू

वित्तीय विवरणमा ग्राहकलाई कर्जा तथा सापटमा बैंकको कर्मचारी विनियमावली अनुसार प्रदान गरिएको कर्मचारी कर्जा समावेश गरिएको छ । कर्मचारी कर्जा लिनका लागि बैंकको कर्मचारी विनियमावली अनुसार निश्चित सेवा अवधि पुरा गरेका स्थायी कर्मचारीहरू योग्य हुने व्यवस्था रहेको छ ।

कर्मचारीहरूलाई प्रदान गरिएको कर्जा रकमको विवरण निम्नानुसार रहेको छ :

| विवरण                  | रकम रु. मा  |             |
|------------------------|-------------|-------------|
|                        | २०७७/७८     | २०७६/७७     |
| कर्मचारी सवारी कर्जा   | ५९,४३३,०४१  | ५१,५५१,२५२  |
| कर्मचारी घर कर्जा      | ७४३,४७०,३२७ | ४३६,५९६,७८७ |
| कर्मचारी सापटी         | १४९,००७,०१४ | ६५,३५१,११४  |
| Credit Card Receivable | ४,९६२,१९९   | ३,५१७,३२४   |
| कुल                    | ९५६,८७२,५८१ | ५५७,०१६,४७६ |

## ५.१३ लगानी जायजेथा (Investment Property)

बैंकको लगानी जायजेथाहरू (Investment Property) को विवरण निम्नानुसार रहेको छः

रकम रु. मा

| विवरण                                              | २०७७/७८       | २०७६/७७      |
|----------------------------------------------------|---------------|--------------|
| लागतमा मापन लगानी जायजेथाहरू (Investment Property) |               |              |
| श्रावण १, २०७७ को रकम                              | १९५,५३२,७८९   | २२२,५४७,१५३  |
| यस वर्ष थप                                         | १००,९३६,२७६   | -            |
| यस वर्ष बिक्री                                     | (१५५,३२२,६११) | (२७,०१४,३६४) |
| कुल                                                | १४१,१४६,४५४   | १९५,५३२,७८९  |

## ५.१४ सञ्चित विदा बापतको दायित्व

सञ्चित विदा बापतको निम्न दायित्वलाई वित्तीय विवरणको अन्य दायित्व अन्तर्गतको शीर्षकमा समावेश गरिएको छ।

| विवरण                                        | समूह         |             | बैंक         |             |
|----------------------------------------------|--------------|-------------|--------------|-------------|
|                                              | यस वर्ष      | गत वर्ष     | यस वर्ष      | गत वर्ष     |
| गैह्र कोषमा आधारित दायित्वको वर्तमान मूल्य   | -            | -           | -            | -           |
| कोषमा आधारित दायित्वको वर्तमान मूल्य         | ११९,८७२,३९६  | ११९,७४३,४०८ | ११९,८७२,३९६  | ११९,७४३,४०८ |
| कुल दायित्वको वर्तमान मूल्य                  | ११९,८७२,३९६  | ११९,७४३,४०८ | ११९,८७२,३९६  | ११९,७४३,४०८ |
| योजनागत सम्पत्तिको (Plan Assets) उचित मूल्य  | १३५,७९९,१४६  | १२७,९३८,९५६ | १३५,७९९,१४६  | १२७,९३८,९५६ |
| खुद दायित्वको वर्तमान मूल्य                  | (१५,९२६,७५०) | (८,१९५,५४८) | (१५,९२६,७५०) | (८,१९५,५४८) |
| परिभाषित लाभ योजना सम्बन्धी लेखांकित दायित्व | ११९,८७२,३९६  | ११९,७४३,४०८ | ११९,८७२,३९६  | ११९,७४३,४०८ |

## योजनागत सम्पत्ति

| योजनागत सम्पत्तिमा संलग्न | समूह        |             | बैंक        |             |
|---------------------------|-------------|-------------|-------------|-------------|
|                           | यस वर्ष     | गत वर्ष     | यस वर्ष     | गत वर्ष     |
| इक्विटी सुरक्षणपत्रहरू    | -           | -           | -           | -           |
| सरकारी ऋणपत्र             | -           | -           | -           | -           |
| बैंक निक्षेप              | -           | -           | -           | -           |
| अन्य                      | १३५,७९९,१४६ | १२७,९३८,९५६ | १३५,७९९,१४६ | १२७,९३८,९५६ |
| कुल                       | १३५,७९९,१४६ | १२७,९३८,९५६ | १३५,७९९,१४६ | १२७,९३८,९५६ |

## परिभाषित लाभ योजना दायित्वको वर्तमान मूल्यमा उतार चढाव

| विवरण                                       | समूह         |              | बैंक         |              |
|---------------------------------------------|--------------|--------------|--------------|--------------|
|                                             | यस वर्ष      | गत वर्ष      | यस वर्ष      | गत वर्ष      |
| श्रावण १ २०७७ को परिभाषित लाभ योजना दायित्व | ११९,७४३,४०८  | ९९,८२९,१५६   | ११९,७४३,४०८  | ९९,८२९,१५६   |
| बिमाङ्किक नोक्सानी (नाफा)                   | (२३,२६२,५२४) | १८,०५४       | (२३,२६२,५२४) | १८,०५४       |
| योजनाले भुक्तानी गरेको लाभ                  | (१६,४१८,५७१) | (१३,५६७,०७५) | (१६,४१८,५७१) | (१३,५६७,०७५) |

|                                                |             |             |             |             |
|------------------------------------------------|-------------|-------------|-------------|-------------|
| चालु सुविधा खर्च र ब्याज                       | ३९,८१०,०८३  | ३३,४६३,२७३  | ३९,८१०,०८३  | ३३,४६३,२७३  |
| आषाढ मसान्त २०७८ को परिभाषित लाभ योजना दायित्व | ११९,८७२,३९६ | ११९,७४३,४०८ | ११९,८७२,३९६ | ११९,७४३,४०८ |

#### योजनागत सम्पत्तिको उचित मोल (fair value) मा उतार चढाव

| विवरण                                           | समूह         |              | बैंक         |              |
|-------------------------------------------------|--------------|--------------|--------------|--------------|
|                                                 | यस वर्ष      | गत वर्ष      | यस वर्ष      | गत वर्ष      |
| श्रावण १, २०७७ मा योजनागत सम्पत्तिको उचित मोल   | १२७,९३८,९५६  | ९७,४७६,२९८   | १२७,९३८,९५६  | ९७,४७६,२९८   |
| योजनामा गरिएको योगदान                           | ७,६२७,८४०    | ३८,८४६,६७३   | ७,६२७,८४०    | ३८,८४६,६७३   |
| योजनाबाट गरिएको भुक्तानी                        | (१६,४१८,५७१) | (१३,५६७,०७५) | (१६,४१८,५७१) | (१३,५६७,०७५) |
| बिमाङ्किक नाफा (नोक्सान)                        | ५,५३१,९९८    | (१,५२९,६७८)  | ५,५३१,९९८    | (१,५२९,६७८)  |
| योजनागत सम्पत्तिबाट अपेक्षित लाभ                | ११,११८,९२३   | ६,७१२,७३८    | ११,११८,९२३   | ६,७१२,७३८    |
| आषाढ मसान्त २०७८ को योजनागत सम्पत्तिको उचित मोल | १३५,७९९,१४६  | १२७,९३८,९५६  | १३५,७९९,१४६  | १२७,९३८,९५६  |

#### नाफा नोक्सान हिसाबमा देखाईएको रकम

| विवरण                            | समूह         |             | बैंक         |             |
|----------------------------------|--------------|-------------|--------------|-------------|
|                                  | यस वर्ष      | गत वर्ष     | यस वर्ष      | गत वर्ष     |
| चालु सेवा खर्च                   | २९,७७२,०१२   | २६,०१९,६२४  | २९,७७२,०१२   | २६,०१९,६२४  |
| दायित्वमा ब्याज                  | १०,०३८,०७१   | ७,४४३,६४९   | १०,०३८,०७१   | ७,४४३,६४९   |
| बिमाङ्किक (नाफा)/नोक्सान         | (२८,७९४,५२२) | १,५४७,७३२   | (२८,७९४,५२२) | १,५४७,७३२   |
| योजनागत सम्पत्तिबाट अपेक्षित लाभ | (११,११८,९२३) | (६,७१२,७३८) | (११,११८,९२३) | (६,७१२,७३८) |
| कुल                              | (१०३,३६२)    | २८,२९८,२६७  | (१०३,३६२)    | २८,२९८,२६७  |

#### ५.१५ आयकर

##### कर निर्धारणको अवस्था

चालु आर्थिक वर्षमा बैंकको आर्थिक वर्ष २०७३/७४ को कर निर्धारणको काम श्री ठूला करदाता कार्यालयद्वारा प्रक्रिया सुरु गरिएको छ । बैंकले आय वर्ष २०६७/६८, २०६८/६९, २०६९/७०, २०७०/७१ र २०७१/७२ को थप कर माग रकम उपर राजस्व न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । बैंकले प्राप्त गरेको साविकको नेपाल हाउजिङ एण्ड मर्चेण्ट फाईनान्स लिमिटेडको आ.व. २०७०/७१ र २०७१/७२ को थप कर माग उपर राजस्व न्यायाधिकरणमा मुद्दा दायर गरेको छ तथा बैंकको आ.व. २०७२/७३ को लागि थप कर मागका उपर दिएको निवेदन, साविकको नेपाल हाउजिङ एण्ड मर्चेण्ट फाईनान्स लिमिटेडको आ.व. २०६८/६९ को लागि थप कर मागका उपर दिएको निवेदन, साविकको पिपल्स फाईनान्स लिमिटेडको आय वर्ष २०६७/६८ र साविकको सिर्जना फाईनान्स लिमिटेडको आ.व. २०७२/७३ को लागि थप कर मागका उपर दिएको निवेदन पनि प्रशासकीय पुनरावलोकनमा विचाराधीन रहेको छ ।

संशोधित कर निर्धारण आदेशको विरुद्धमा आ.व. २०६३/६४ र २०६४/६५ संग सम्बन्धित मुद्दाहरु सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

बैंकले विवादित कर रकम अनुसूची ४.२८.५ मा सम्भावित दायित्व अन्तर्गत खुलासा गरेको छ ।

बैंकले आय वर्ष २०७४/७५ देखि आय वर्ष २०७६/७७ सम्म दाखिला गरेको आय विवरणलाई ठूला करदाता कार्यालयद्वारा कर निर्धारण गर्ने प्रक्रिया सुरु गरेको छैन ।

#### चालु आर्थिक वर्षको कर

आय कर ऐन, २०५८ अनुसार खुद नाफामा आवश्यक समायोजन पश्चात् करयोग्य नाफामा ३० प्रतिशतका दरले कर निर्धारण गरी वित्तीय विवरणमा प्रस्तुत गरिएको छ ।

चालु आर्थिक वर्षको आय करको दायित्व र नाफा नोक्सान हिसाबको खुद नाफामा सिर्जित चालु करको विवरण बुदा नं. ४.४१.१ मा प्रस्तुत गरिएको छ ।

#### स्थगन कर सम्पत्ति

आर्थिक वर्षको अन्त्यमा रहेको सम्पत्ति र दायित्वको करको आधारमा (Tax base) र किताबी मूल्यमा हुने अस्थायी फरकका आधारमा ३० प्रतिशतका दरले स्थगन कर गणना गरिएको छ ।

स्थगन कर सम्पत्ति तथा दायित्व र स्थगन करको गणना वित्तीय विवरणको बुदा नं. ४.१५ मा प्रस्तुत गरिएको छ ।

#### ५.१६ वैधानिक जगेडा तथा कोषहरू

बैंक तथा वित्तीय संस्था ऐन २०७३ र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वैधानिक जगेडा तथा अन्य विशेष कोषहरू बैंकको जगेडा तथा कोषमा समावेश गरिएका छन् । बैंकका जगेडा तथा कोषहरू निम्न प्रकारका रहेका छन् :

##### (क) साधारण जगेडा कोष

बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को दफा ४४ अनुसार, जम्मा जगेडाको रकम चुक्ता शेयर पूँजीको दोब्बर रकम नहुञ्जेल सम्म प्रत्येक वर्षको खुद मुनाफाको २०% बराबरको रकम साधारण जगेडा कोषमा रकमान्तर गरिन्छ । सोही अनुसार बैंकले यस आर्थिक वर्षमा सञ्चित मुनाफाबाट साधारण जगेडा कोषमा रु. ३६०,८६८,२१३ रकमान्तर गरेको छ ।

त्यस्तो जगेडा कोषलाई नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति बिना खर्च गर्न तथा अन्य कोषमा सार्न सकिदैन ।

##### (ख) सटही घटबढ कोष

बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को दफा ४५ अनुसार, भारतीय मुद्रा बाहेक अन्य विदेशी मुद्रामा विदेशी विनियम पुनर्मूल्याङ्कनबाट प्राप्त गरिएको लाभको २५% रकम सटही घटबढ कोषमा रकमान्तर गरिन्छ । यस आर्थिक वर्षमा बैंकले सञ्चित मुनाफाबाट सटही घटबढ कोषमा रु. १६,०५०,७२१ रकमान्तर गरेको छ ।

चालु वर्षको अर्वाधमा स्थानान्तरण गरेपछि सटही घटबढ कोषको रकम रु. ७४,९५८,०३६ रहेको छ । कुनै वर्षमा सटही नोक्सान भएमा सोको समायोजन गर्न बाहेक नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति बिना कोषको रकमलाई खर्च गर्न तथा अन्यत्र सार्न सकिदैन ।

##### (ग) लगानी समायोजन कोष

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन नं ८ मा भएको व्यवस्था अनुसार लगानी समायोजन कोषको सिर्जना गरिएको छ । चालु आर्थिक वर्षमा, बैंकले प्रभु क्यापिटल लिमिटेडको रु. ३,०००,००० बराबरको शेयर बिक्ति गरेकाले लगानी समायोजन कोषमा रहेको प्रभु क्यापिटल लिमिटेडको रु. ३,०००,००० रकम बैंकले सञ्चित मुनाफामा सारेको छ ।

##### (घ) पूँजी फिर्ता कोष

बैंकले नेपाल राष्ट्र बैंकको मिति २०७०/०९/०१ को स्वीकृति अनुसार रु. ५००,०००,००० बराबरको ५,००,००० किता ८.५% सिटिजन्स बैंक बण्ड २०७७ जारी गरेको थियो । यस आय वर्ष २०७७/७८ मा ८.५% सिटिजन्स बैंक बण्ड २०७७ को अवधि समाप्त भएको हुनाले, पूँजी फिर्ता कोषमा रहेको रु. ५००,०००,००० रकम पूँजीगत जगेडा कोषमा सारेको छ ।

बैंकले आय वर्ष २०७६/७७ मा नेपाल राष्ट्र बैंकको मिति २०७६/०६/३० को स्वीकृति अनुसार अर्को रु. २,५००,०००,००० बराबरको ऋणपत्र, १०.२५% सिटिजन्स बैंक बण्ड २०८६ जारी गरेको छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकाको निर्देशन

नं. २०७६(१६)(५) अनुसार पूँजी फिर्ता कोषमा निष्काशन गरिएको आर्थिक वर्ष र भुक्तानी हुने आर्थिक वर्ष बाहेक प्रत्येक वर्षमा समानुपातिक रूपमा रकम विनियोजन गर्नु पर्ने छ । त्यसैले चालु आर्थिक वर्षमा उक्त ऋणपत्र निष्काशन गरेकोले बैंकले १०.२५% सिटिजन्स बैंक बण्ड २०८६ को लागि रु. २७७,७७७,७७८ रकम पूँजी फिर्ता कोषमा जम्मा गरेको छ ।

**(ड) कर्मचारी तालिम तथा कर्मचारी दक्षता अभिवृद्धि कोष**

बैंकले आय वर्ष २०७७/७८ मा कर्मचारी तालिम तथा दक्षता अभिवृद्धिका लागि रु. २,३९९,३९६ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०७७ को निर्देशन नं. ६/२०७७ अनुसार कर्मचारीहरूको तालिम तथा दक्षता अभिवृद्धिका लागि गत आर्थिक वर्षको कुल तलब भत्ता खर्चको न्युनतम ३% रकम खर्च गर्नुपर्ने प्रावधान रहेको छ तापनी नेपाल राष्ट्र बैंकको बै. वि. नि. वि./नीति/परिपत्र/क ख ग/१/०७८/७९ अनुसार उक्त प्रावधान आर्थिक वर्ष २०७७/७८ को लागि अनिवार्य नरहेकोले कर्मचारी दक्षता अभिवृद्धि कोषमा कुनै रकम जम्मा गरिएको छैन ।

**(च) संस्थागत सामाजिक उत्तरदायित्व कोष**

चालु आर्थिक वर्षमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व गतिविधिको लागि रु. १७,४२५,१६० खर्च गरेको छ । त्यसैले बैंकले गत वर्षमा विनियोजन गरेको र प्राप्त गरिएको संस्थाबाट सारिएको रकम समेत गरी संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. १६,६३७,१७६ सञ्चित मुनाफामा सारेको छ ।

त्यसै गरी नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन ०६/२०७७ अनुसार बैंकले चालु आर्थिक वर्षमा थप रु. १८,०४३,४१० संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको छ । उक्त कोषमा जम्मा गरिएको रकम बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यविधि अनुसार आगामी वर्ष संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरूमा खर्च गरीने छ ।

इक्विटीमा भएको परिवर्तनको विवरणको अन्य जगेडा कोषमा समावेश रहेका पूँजी फिर्ता कोष, संस्थागत सामाजिक उत्तरदायित्व कोष, लगानी समायोजन कोष, कर्मचारी दक्षता अभिवृद्धि कोषमा भएको समग्र उतारचढाव निम्नानुसार रहेको छ :

| अन्य कोष                                       | संस्थागत सामाजिक उत्तरदायित्व कोष | पूँजी फिर्ता कोष | लगानी समायोजन कोष | पूँजीगत जगेडा कोष | बिमाङ्किक नाफा | कर्मचारी तालिम तथा कर्मचारी दक्षता अभिवृद्धि कोष | कुल रकम रु. मा |
|------------------------------------------------|-----------------------------------|------------------|-------------------|-------------------|----------------|--------------------------------------------------|----------------|
| श्रावण १, २०७७ को मौज्दात                      | १४,७१३,१७०                        | ५००,०००,०००      | ३,०००,०००         | -                 | (२४,४४०,६२८)   | १,७९१,४६०                                        | ४९५,०६४,००२    |
| कर पछिको विस्तृत आय                            |                                   |                  |                   |                   |                |                                                  |                |
| परिभाषित लाभ योजनामा बिमाङ्किक नाफा/ (नोक्सान) | -                                 | -                | -                 | -                 | १६,०२६,१२७     | -                                                | १६,०२६,१२७     |
| प्राप्ति गरिएको संस्थाबाट सारिएको              | १,९२४,००६                         | -                | -                 | १२५,०२८,२८८       | -              | २,०८८,१८५                                        | १२९,०४०,४७९    |
| कोषमा सारिएको रकम                              | १८,०४३,४११                        | २७७,७७७,७७८      | -                 | ५००,०००,०००       | -              | -                                                | ७९५,८२१,१८९    |
| कोषबाट निकालिएको रकम                           | (१६,६३७,१७६)                      | (५००,०००,०००)    | (३,०००,०००)       | -                 | -              | (३,८७९,६४५)                                      | (५२३,५१६,८२१)  |
| आषाढ ३१,२०७८ को मौज्दात                        | १८,०४३,४११                        | २७७,७७७,७७८      | -                 | ६२५,०२८,२८८       | (८,४१४,५०१)    | -                                                | ९१२,४३३,९७६    |

**(छ) नियमनकारी कोष**

नेपाल राष्ट्र बैंक एकीकृत निर्देशनको निर्देशन नं ४(३)(क) अनुसार चालु आर्थिक वर्ष २०७७/२०७८ सम्ममा नियमनकारी कोषमा कुल रकम रु. ३६९,२५३,६२४ जम्मा गरिएको छ । यस आर्थिक वर्षमा नियमनकारी कोषमा जम्मा गरिएको रकमको विवरण बाँडफाँडको लागि उपलब्ध नाफा/नोक्सान विवरणमा प्रस्तुत गरिएको छ ।

नेपाल राष्ट्र बैंकको पत्र संख्या बै. वि.नि वि/नीति/परिपत्र/कखग/१/०७८/७९ अनुसार बैंक तथा वित्तीय संस्थाहरूले

प्रोदभावी आधारमा लेखाङ्कन गरेको र भाद्र १५, २०७८ सम्म प्राप्त भएको ब्याज रकम नियमनकारी कोषमा जम्मा गर्नु नपर्ने प्रावधान रहेको छ । सोहि बमोजिम बैंकले प्रोदभावी आधारमा लेखाङ्कन गरी आषाढ मसान्त पश्चात् भाद्र १५, २०७८ सम्म भुक्तानी प्राप्त गरेको ब्याज रकम रु. ३०३,७९६,००१ को निमित्त नियमनकारी कोष सिर्जना गरिएको छैन ।

नेपाल राष्ट्र बैंकद्वारा जारी “ब्याज आय लेखाङ्कन मार्गदर्शन २०१९” (Guideline On Recognition Of Interest Income 2019) अनुसार २०७८ आषाढ मसान्तसम्म पाकेको कुल ब्याज रकम रु. १,३०५,४६४,४३५ मध्ये रु. ५७९,९१५,८२५ लाई ब्याज आयको रूपमा लेखाङ्कन गरिएको छ र आर्थिक वर्ष २०७७/७८ मा रु. १३५,३४७,७४३ नियमनकारी कोषबाट सञ्चित मुनाफामा रकमान्तर गरिएको छ ।

बैंकको नियमनकारी कोषमा आ.व. २०७४/७५ देखि आ.व. २०७७/७८ सम्म भएको परिवर्तनको संक्षिप्त विवरण निम्नानुसार छ ।

| आर्थिक वर्ष              | असुल हुन बाँकी ब्याज | गैह्र बैकिङ्ग सम्पत्तिको व्यवस्थामा कमी | स्थगन कर सम्पत्ति | मोल तोल खरिद नाफा | बिमाङ्किक नोक्सान | FVTOCI मा लेखाङ्कन गरिएको उचित मोल नोक्सान | अन्य (नाफा नोक्सानमा मापन गरिएको इन्विण्टि सम्पत्तिमा प्राप्त भई नसकेको नाफा) | जम्मा         |
|--------------------------|----------------------|-----------------------------------------|-------------------|-------------------|-------------------|--------------------------------------------|-------------------------------------------------------------------------------|---------------|
| २०७४/७५                  | २१०,१३७,५१६          | २८७,५४७,०६०                             | -                 | २९१,४४५,७७३       | -                 | ६,३००,०००                                  | -                                                                             | ७९५,४३०,३४९   |
| २०७५/७६                  | २६,२७९,८३३           | (६४,९९९,९०७)                            | २०,२३५,९९७        | (२९१,४४५,७७३)     | ७,०८६,९९७         | (६,३००,०००)                                | -                                                                             | (३०९,१४२,८५३) |
| २०७६/७७ (प्राप्त संस्था) | ५५,५७०,४६४           | -                                       | १,६५१,७४४         | -                 | -                 | -                                          | -                                                                             | ५७,२२२,२०९    |
| २०७६/७७                  | (८२,६२५,२२६)         | (९९,३६१,४९७)                            | २१,८८७,७४१        | ९०,८७९,३८४        | १७,३५३,६३१        | -                                          | ४,११४,२५२                                                                     | (९१,५२७,१९७)  |
| २०७७/७८ (प्राप्त संस्था) | ९९,९४०,६४६           | -                                       | -                 | -                 | -                 | -                                          | ७०,४११,७४९                                                                    | १७०,३५२,३९४   |
| २०७७/७८                  | (१३५,३४७,७४३)        | (३४,२६३,३९१)                            | -                 | (९०,८७९,३८४)      | (१६,०२६,१२७)      | -                                          | २३,४३५,३६७                                                                    | (२५३,०८१,२७८) |
| जम्मा                    | १७३,९५५,४९०          | ८८,९२२,२६६                              | -                 | -                 | ८,४१४,५०१         | -                                          | ९७,९६१,३६८                                                                    | ३६९,२५३,६२४   |

बैंकको कोषहरूमा भएको परिवर्तनको संक्षिप्त विवरण निम्नानुसार छ ।

| कोषहरूमा भएको परिवर्तन            | सुरु मौज्दात  | प्राप्त गरिएको संस्थाबाट सारिएको | कोषबाट सारिएको | कोषमा सारिएको | अन्य परिवर्तन | अन्तिम मौज्दात |
|-----------------------------------|---------------|----------------------------------|----------------|---------------|---------------|----------------|
| साधारण जगेडा कोष                  | १,८८३,५९४,३२३ | ३८४,३४५,५८०                      | -              | ३६०,८६८,२१३   | -             | २,६२८,८०८,११६  |
| सटही घडबढ कोष                     | ५८,९०७,३१६    | -                                | -              | १६,०५०,७२१    | -             | ७४,९५८,०३७     |
| संस्थागत सामाजिक उत्तरदायित्व कोष | १४,७१३,१७०    | १,९२४,००६                        | (१६,६३७,१७६)   | १८,०४३,४११    | -             | १८,०४३,४११     |
| पूँजी फिर्ता कोष                  | ५००,०००,०००   | -                                | (५००,०००,०००)  | २७७,७७७,७७८   | -             | २७७,७७७,७७८    |
| नियमनकारी कोष                     | ४५१,९८२,५०८   | ९९,९४०,६४६                       | (१८५,६३७,२६१)  | ३१,९९९,४४५    | (२९,०३१,७१३)  | ३६९,२५३,६२४    |
| लगानी समायोजन कोष                 | ३,०००,०००     | -                                | (३,०००,०००)    | -             | -             | -              |
| सम्पत्ति पुर्नमूल्याङ्कन कोष      | ३८७,७५९,६३६   | -                                | -              | -             | -             | ३८७,७५९,६३६    |
| फेयर भ्याल्यु कोष                 | ११५,३१३,८०३   | ७९,०९६,७७२                       | (७०,४११,७४९)   | ३९१,१०८,०६९   | -             | ५१५,१०६,८९५    |
| बिमाङ्किक नाफा नोक्सान            | (२४,४४०,६२८)  | -                                | -              | १६,०२६,१२७    | -             | (८,४१४,५०१)    |
| पूँजीगत जगेडा कोष                 | -             | १२५,०२८,२८८                      | -              | ५००,०००,०००   | -             | ६२५,०२८,२८८    |
| अन्य कोष                          | १,७९१,४६०     | २,०८८,१८५                        | (३,८७९,६४५)    | -             | -             | -              |
| जम्मा                             | ३,३९२,६२१,५८७ | ६९२,४२३,४७७                      | (७७९,५६५,८३१)  | १,६११,८७३,७६४ | (२९,०३१,७१३)  | ४,८८८,३२१,२८३  |

#### ५.१७ शेयर प्रिमियम

यस आर्थिक वर्षमा बैंकसंग शेयर प्रिमियम बापत कुनै रकम रहेको छैन ।

#### ५.१८ प्रस्तावित बोनस शेयर

बैंकको सञ्चालक समितिले बैंकको चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाबाट शेयरधनीहरूले अनुमोदन गरेपछि प्रदान गरिनेछ ।

#### ५.१९ प्रस्तावित लाभांश

बैंकको सञ्चालक समितिले बैंकको चुक्ता पूँजीको ३.०८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाबाट शेयरधनीहरूले अनुमोदन गरेपछि प्रदान गरिने छ ।

#### ५.२० कर्मचारी बोनसको लागि व्यवस्था

बोनस ऐन २०३० बमोजिम बोनस अधिको खुद नाफाको १० प्रतिशत रकम कर्मचारी बोनसको लागि व्यवस्था गर्नुपर्ने भएकोले आर्थिक वर्ष २०७७/७८ मा कर्मचारी बोनसका लागि रु. २८७,३००,४३३ छुट्याइएको छ ।

#### ५.२१ डेलिभर नहुने अग्रिम सम्झौता (Non Deliverable Forward Contract)

बैंकले गरेको डेरिभेटिव सम्झौता (derivative contract) बापत सिर्जना भएको दायित्वलाई सम्भावित दायित्वको अग्रिम सम्झौता बापत अन्य दायित्व उप शीर्षकमा प्रस्तुत गरिएको छ । यसमा अग्रिम सम्झौताको बक्यौता रकम रहेको छ । अग्रिम विनिमय सम्झौतालाई बजार मूल्यमा देखाइएको र फरक रकमलाई नाफा वा नोक्सान विवरणमा लेखाङ्कन गरिएको छ ।

राफसाफ हुन बाँकी डेलिभर नहुने अग्रिम सम्झौताको (proprietary Non deliverable forward contract) रकम अमेरिकी डलर ४९.९४ मिलियन लाई प्रतिवेदन मितिको भारतीय रुपैयाँ/अमेरिकी डलरको विनिमय दर भा.रु. ७४.५१८७ अनुसार बजार मूल्यमा मूल्याङ्कन गरिएको छ ।

#### ५.२२ प्रति शेयर आमदानी

##### आधारभूत प्रति शेयर आमदानी

प्रति शेयर आमदानीलाई प्रति शेयर खुद नाफा पनि भनिन्छ । प्रति शेयर आमदानी वक्यौता शेयरहरूको प्रति शेयर खुद नाफा तथा नोक्सान मापन गर्ने अनुपात हो । अर्को शब्दमा खुद नाफालाई वर्षको अन्त्यमा बाँडफाँड गर्दा हरेक शेयर बराबर पाउने रकम नै प्रति शेयर आमदानी हो । प्रति शेयर आमदानी बैंकको साधारण शेयरधनीहरूका लागि उपलब्ध नाफा वा नोक्सानलाई अवधिभरिको भारित औसत साधारण शेयरको संख्याले भाग गरी निकालिन्छ ।

बैंकका साधारण शेयरधनीहरूका लागि उपलब्ध आयमा बैंकले आर्जन गरेको कुल आयमा बैंकका सबै खर्चहरू, कर रकम, अग्राधिकार शेयरधनीहरूलाई दिनुपर्ने रकम घटाई आएको खुद रकम समावेश हुन्छ ।

साधारण शेयरधनीहरूका लागि उपलब्ध नाफा वा नोक्सान र भारित औसत साधारण शेयर संख्यामा आधारित बैंकको प्रति शेयर आमदानीको गणनालाई निम्नानुसार प्रस्तुत गरिएको छः

| विवरण                                   | २०७७/७८       | २०७६/७७       |
|-----------------------------------------|---------------|---------------|
| साधारण शेयरधनीका लागि उपलब्ध नाफा (रु.) | १,८०४,३४१,०६५ | १,१९८,५०४,६५९ |
| भारित औसत साधारण शेयर संख्या            | १०३,९८१,९०६   | ८६,३७५,७०५    |
| आधारभूत प्रति शेयर आमदानी               | १७.३५         | १३.८८         |

## भारित औसत साधारण शेयर गणना

| आ. व. २०७७/७८                                                                 | शेयर संख्या        | जम्मा शेयर बक्यौता | भारांक (वर्षको आधारमा) | भारित औसत शेयर     |
|-------------------------------------------------------------------------------|--------------------|--------------------|------------------------|--------------------|
| शुरुको मौज्दात                                                                | ९०,८९८,१७३         | ९०,८९८,१७३         | १                      | ९०,८९८,१७३         |
| आ.व. २०७६/७७ को बोनस शेयर                                                     | ७,२७१,८५४          | ९८,१७०,०२७         | १                      | ७,२७१,८५४          |
| नयाँ जारी गरिएका शेयरहरू (तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका शेयरधनीहरूलाई) | १८,४५०,३८२         | ११६,६२०,४०९        | ०.३०६८                 | ५,६६१,४८७          |
| नयाँ जारी गरिएका शेयरहरू (सिर्जना फाईनान्स लिमिटेडका शेयरधनीहरूलाई)           | ९,१४८,८२२          | १२५,७६९,२३१        | ०.०१६४                 | १५०,३९२            |
| <b>जम्मा</b>                                                                  | <b>१२५,७६९,२३१</b> | <b>-</b>           | <b>-</b>               | <b>१०३,९८१,९०६</b> |

| आ. व. २०७६/७७             | शेयर संख्या       | जम्मा शेयर बक्यौता | भारांक (वर्षको आधारमा) | भारित औसत शेयर    |
|---------------------------|-------------------|--------------------|------------------------|-------------------|
| शुरुको मौज्दात            | ८३,७१०,६४८        | ८३,७१०,६४८         | १                      | ८३,७१०,६४८        |
| आ.व. २०७५/७६ को बोनस शेयर | २,५११,३१९         | ८६,२२१,९६७         | १                      | २,५११,३१९         |
| नयाँ जारी गरिएका शेयरहरू  | ४,६७६,२०६         | ९०,८९८,१७३         | ०.०३२९                 | १५३,७३८           |
| <b>जम्मा</b>              | <b>९०,८९८,१७३</b> | <b>-</b>           | <b>-</b>               | <b>८६,३७५,७०५</b> |

## डाइल्युटेड (Diluted) प्रति शेयर आमदानी

सम्भावित परिवर्तनिय उपकरणहरू साधारण शेयरमा परिवर्तन भएर हुने शेयरको संख्यालाई डाइल्युटेड शेयर भनिन्छ । बैंकको वित्तीय अवस्थाको राम्रोसंग आँकलन गर्नका लागि वित्तीय विवरणमा डाइल्युटेड शेयर प्रस्तुत गरिएको हुन्छ । यस आर्थिक वर्षमा बैंक तथा सहायक कम्पनीहरूको कुनै डाइल्युटेड शेयर रहेको छैन ।

## ५.२३ अन्तरिम वित्तीय विवरणहरू

नेपाल वित्तीय प्रतिवेदनमान तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन नं ४ अनुसार समूहको अन्तरिम वित्तीय विवरणहरू तोकिएको समयावधि भित्र बैधानिक तथा कानूनी आवश्यकता अनुसार त्रैमासिक रूपमा प्रकाशित गरिएको छ ।

## ५.२४ हिसाब मिलान गर्न बाँकी खाताहरूको समयावधिको आधारमा विवरण (१ वर्ष, १-३ वर्ष र ३ वर्ष माथि)

## (क) अन्तर शाखा कारोबार

यस आ.व २०७७/७८ को अन्तिममा हिसाब मिलान गर्न बाँकी अन्तर शाखा कारोवार छैन ।

## (ख) नेपाल राष्ट्र बैंक

रु. हजारमा

| समय अवधि             | खाता डेबिट    | खाता क्रेडिट     | स्टेटमेन्ट डेबिट | स्टेटमेन्ट क्रेडिट |
|----------------------|---------------|------------------|------------------|--------------------|
| १ महिना भन्दा कम     | -             | २५,५९२.३०        | १,२४४.३१         | -                  |
| १ देखि ३ महिना सम्म  | ९७२.००        | ५,६०८.२१         | -                | -                  |
| ३ देखि ६ महिना सम्म  | -             | १,८४०.२८         | ४६.५६            | -                  |
| ६ देखि १२ महिना सम्म | -             | ९३६.११           | -                | -                  |
| १ देखि २ वर्ष सम्म   | -             | ४३५.३२           | -                | -                  |
| <b>जम्मा</b>         | <b>९७२.००</b> | <b>३४,४१२.२२</b> | <b>१,२९०.८७</b>  | <b>-</b>           |

(ग) अन्य वित्तीय संस्थाहरू

रु. हजारमा

| समय अवधि                | खाता डेबिट    | खाता क्रेडिट    | स्टेटमेन्ट डेबिट | स्टेटमेन्ट क्रेडिट |
|-------------------------|---------------|-----------------|------------------|--------------------|
| १ महिना भन्दा कम        | २४.३६         | १,२८८.६६        | ३,६४८.०२         | १,५६२.७५           |
| १ देखि ३ महिनासम्म      | २९१.६३        | -               | ०.५३             | ५.००               |
| ३ देखि ६ महिनासम्म      | -             | -               | ०.२०             | -                  |
| ६ देखि १२ महिनासम्म     | -             | -               | १.४०             | -                  |
| १ वर्ष देखि २ वर्ष सम्म | २.०२          | -               | ३.२३             | -                  |
| <b>जम्मा</b>            | <b>३१८.०१</b> | <b>१,२८८.६६</b> | <b>३,६५३.३७</b>  | <b>१,५६७.७५</b>    |

(घ) विदेशी बैंकहरू

रु. हजारमा

| समय अवधि                | खाता डेबिट | खाता क्रेडिट     | स्टेटमेन्ट डेबिट  | स्टेटमेन्ट क्रेडिट |
|-------------------------|------------|------------------|-------------------|--------------------|
| १ महिना भन्दा कम        | -          | ४५,४२३.९७        | ६४७,२३५.७१        | ९३,७९९.७४          |
| १ देखि ३ महिनासम्म      | -          | -                | -                 | -                  |
| ३ देखि ६ महिनासम्म      | -          | ३.४५             | -                 | -                  |
| ६ देखि १२ महिनासम्म     | -          | २१८.४९           | -                 | -                  |
| १ वर्ष देखि २ वर्ष सम्म | -          | १,६६८.२६         | -                 | -                  |
| <b>जम्मा</b>            | <b>-</b>   | <b>४७,३१४.१७</b> | <b>६४७,२३५.७१</b> | <b>९३,७९९.७४</b>   |

५.२५ नेपाल वित्तीय प्रतिवेदनमानको वैकल्पिक व्यवस्थाको समायोजन (NFRS Carve-Outs Adjustments)

चालु आर्थिक वर्षमा समूहले NFRS मा तोकिएको केही मापदण्डहरू लागु नगरेकोले NFRS को वैकल्पिक व्यवस्था (Carve-Out) बमोजिम समायोजन गरेको छ। जसले गर्दा खुद नाफा र सञ्चित मुनाफा प्रभावित भएको छ।

प्रयोग गरिएका वैकल्पिक व्यवस्थाहरू (Carve-Out) तथा त्यसले वित्तीय अवस्थामा परेको प्रभावको परिमाणमा तथा परिमाणयोग्य नभए त्यसको वर्णन संक्षिप्त रूपमा तल प्रस्तुत गरिएको छ।

५.२५.१ NAS ३९: मान्यता र मापन (Incurred Loss Model अनुसार कर्जा तथा सापटमा हानी नोक्सानी मापन गर्न)

नेपाल लेखामान मानक (NAS) ३९ को अनुच्छेद ५८ मा भएको व्यवस्था अनुसार संस्थाले हरेक आर्थिक वर्षको अन्त्यमा परिशोधित लागतमा मापन गरिएको कुनै वित्तीय सम्पत्ति तथा वित्तीय सम्पत्तिको समूहहरूमा हानी नोक्सानी भएको वस्तुपरक प्रमाण छ या छैन भनि समीक्षा गर्नु पर्दछ। यदि कुनै प्रमाण भएमा अनुच्छेद ६३ अनुसार क्षय नोक्सानी रकम निर्धारण गर्नु पर्दछ।

NAS ३९ को वैकल्पिक व्यवस्था अनुसार बैंकले नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड र नेपाल लेखामान मानक (NAS) ३९ को अनुच्छेद ६३ अनुसार निर्धारण भएको रकममध्ये बढी रकमलाई कर्जाको क्षय नोक्सानीको रूपमा मापन गरेको छ।

कर्जा तथा सापटीहरूको नोक्सानी परिक्षण गर्न बैंकले प्रयोग गरेको Incurred Loss Model बैंकको विगत ७ वर्षको ऐतिहासिक तथ्याङ्कमा आधारित रहेको छ र यसले भुक्तानीमा हुने ढिलाईले गर्दा कर्जा जोखिममा हुने उल्लेखित वृद्धिलाई समावेश गर्दछ।

चालु आर्थिक वर्षमा यस बैंकलिक व्यवस्थाको प्रभाव निम्नानुसार रहेको छः

| विवरण                                                                     | रकम (रु.)       |
|---------------------------------------------------------------------------|-----------------|
| कुल कर्जा तथा सापट<br>(ग्राहक र बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको) | १२३,६२६,८८४,०४० |
| नेपाल वित्तीय प्रतिवेदनमान अनुसारको हानी नोक्सानी                         | १,६०६,०२१,७८३   |
| नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसारको हानी नोक्सानी                       | ३,००४,४६३,२०५   |

वित्तीय विवरण तयार गर्दा माथिका दुई रकममध्ये बढी रकम रु. ३,००४,४६३,२०५ लाई कर्जाको क्षय नोक्सानीको रूपमा लिइएको छ ।

#### ५.२६ पुनरकर्जा तथा व्यवसायिक निरन्तरता कर्जाको विवरण

बैंकले २०७८ आषाढ मसान्तसम्म प्रवाह गरेको पुनरकर्जा तथा व्यवसायिक निरन्तरता कर्जाको विवरण देहाय अनुसार रहेको छ :

| विवरण                     | ग्राहकको संख्या | रकम (रु.)     |
|---------------------------|-----------------|---------------|
| पुनरकर्जा कर्जा           | १८९             | १,११८,९७१,८६६ |
| व्यवसायिक निरन्तरता कर्जा | २               | ८,४००,०००     |

#### ५.२७ सहुलियतपूर्ण कर्जाको विवरण

बैंकले २०७८ आषाढ मसान्तसम्म प्रवाह गरेको सहुलियतपूर्ण कर्जाको विवरण देहाय अनुसार रहेको छ :

| विवरण              | ग्राहकको संख्या | रकम (रु.)     |
|--------------------|-----------------|---------------|
| सहुलियतपूर्ण कर्जा | २,८६६           | ४,३३३,६९१,९६९ |

#### ५.२८ कोभिड-१९ ले बैंकमा पारेको प्रभाव

कोभिड-१९ (COVID-19) को दोस्रो लहरको महामारी चालु आर्थिक वर्षको चौथो त्रैमासिकदेखि द्रुत रूपमा फैलिएको छ ।

कोभिड-१९ भाइरसले बैंक सञ्चालनमा पारेको प्रभाव तथा भाइरसलाई रोक्न सरकारद्वारा चालिएको कदमहरूले समीक्षा अवधिमा नकारात्मक असर पारेको छ ।

हालसम्म कोभिड-१९ ले बैंकमा पारेका प्रभावहरू निम्नानुसार छन् :

- लकडाउन तथा बैंकमा देखा परेको कोभिड-१९ ले बैंकको शाखाहरू तथा विभागहरूको नियमित सञ्चालनमा बाधा उत्पन्न भएको छ ।
- बैंक कर्मचारीहरूलाई कोभिड-१९ लाग्न सक्ने जोखिम रहेको छ ।
- समयमा रकम भुक्तान नगर्ने ग्राहकहरूबाट रकम असुल्ने प्रक्रिया स्थगित गरिएको छ ।

कोभिड-१९ को बढ्दो जोखिमले कर्जामा ऋणीले ब्याज तथा कर्जा समयमा नै तिर्न नसक्ने सम्भावना देखिन्छ । यसका कारण बैंकको प्रमुख नाफा आर्जन गर्ने सम्पत्तिको रूपमा रहेको कर्जा तथा सापटीमा ठूलो नोक्सानी बेहोर्नु पर्न सक्ने देखिन्छ । यसका साथै बैंक कर्मचारीहरूलाई कोभिड-१९ लाग्न सक्ने जोखिम रहेको छ र यसले बैंकको सेवामा पनि प्रभाव पर्ने देखिन्छ ।

यी प्रभाव न्यूनीकरणका लागि बैंकले निम्नलिखित कार्यहरू गरेको छ :

- बैंकले कर्जाको पोर्टफोलियोमा कोभिड-१९ को प्रभावलाई मूल्यांकन गरेको छ र उक्त प्रभावको अनुसार क-उच्च जोखिम, ख-मध्यम जोखिम र ग-न्यून जोखिम गरी वर्गीकरण गरेको छ ।
- बैंकले कर्जा प्रदान गर्नमा आक्रमक नभई उचित जोखिम मूल्यांकन तथा छनौट गरी कर्जा प्रवाह गर्ने नीति लिएको छ ।
- बैंकले डिफल्ट (default) भएका तथा default हुने सम्भावना भएका खाताहरूलाई नजिकबाट अनुगमन गर्दैछ । भाका नागेका रकम असुलनमा बैंकको मुख्य ध्यान रहेको छ ।

- नियामक व्यवस्था भित्र रही आवश्यकता अनुसार कर्जाहरूलाई पुनरतालिकीकरण तथा पुनसंरचना गरिएको छ ।
- नगद तथा चालु पूँजी आवश्यकता पुरा गर्नका लागि आवश्यकता अनुसार छोटो तथा मध्य अवधिको कर्जा प्रदान गरिएको छ ।
- यसवाहेक, नेपाल राष्ट्र बैंकद्वारा समय समयमा जारी गरिएको परिपत्र तथा निर्देशन अनुरूप कोभिड-१९ बाट अति प्रभावित ग्राहकहरूलाई आवश्यक सुविधाहरू प्रदान गरिएको छ ।
- यदि बैंकका कुनै कर्मचारी संक्रमित भएमा ग्राहकहरूलाई सुरक्षित रूपमा आवश्यक सेवा प्रदान गर्न तथा बैंकको कामहरूमा कोभिड-१९ को प्रभावलाई न्यूनीकरण गर्न बैंकसंग बलियो व्यापार निरन्तरता योजना रहेको छ ।

प्रभावित ऋणीहरूलाई प्रदान गरिएको relaxation को विवरण र आषाढ मसान्तसम्ममा पाकेको तर २०७८ भाद्र १५ सम्ममा उठेको ब्याज आम्दानीको विवरण देहाय बमोजिम रहेको छ:

| सि.नं. | विवरण                                                                                                                                       | २०७८ आषाढ मसान्त |               |
|--------|---------------------------------------------------------------------------------------------------------------------------------------------|------------------|---------------|
|        |                                                                                                                                             | ग्राहकको संख्या  | रकम (रु.)     |
| १      | आषाढ मसान्तसम्ममा पाकेको र २०७८ भाद्र १५ सम्ममा उठेको ब्याज आम्दानी                                                                         | २०,८४८           | ३०३,७९६,००१   |
| २      | असल कर्जामा थप ०.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था                                                                                          | -                | ३३८,३७५,३५३   |
| ३      | निर्माणाधिन अवस्थामा रहेको परियोजनाको ग्रेस अवधि थप गरिएका कर्जाहरू                                                                         | ११               | १,०७९,३९४,४८३ |
| ४      | ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था भएका पुनरतालिकीकरण/पुनसंरचना गरिएका कर्जाहरू                                                              | ५४८              | १,७३५,३७४,६३५ |
| ५      | कोभिड १९ प्रभावित ऋणीहरूको चालु पूँजी कर्जामा थप २० प्रतिशत कर्जा प्रवाह                                                                    | -                | -             |
| ६      | कोभिड १९ प्रभावित ऋणीहरूको आवधिक कर्जामा थप १० प्रतिशत कर्जा प्रवाह                                                                         | ४१५              | ४२४,२७८,७०८   |
| ७      | कोभिड १९ प्रभावित ऋणीहरूको चालु पूँजी कर्जामा थप २० प्रतिशत कर्जा प्रवाह भएका कर्जाहरूको भुक्तानी अवधि समाप्त भइ एक वर्ष थप गरिएका कर्जाहरू | -                | -             |
| ८      | कोभिड १९ प्रभावित ऋणीहरूको आवधिक कर्जामा थप १० प्रतिशत कर्जा प्रवाह भएका कर्जाहरूको भुक्तानी अवधि समाप्त भइ एक वर्ष थप गरिएका कर्जाहरू      | २१७              | १६४,१३३,३६९   |
| ९      | नेपाल राष्ट्र बैंकको निर्देशन २(४१) अनुसार कर्जा तथा ब्याजको भुक्तानी अवधि दुई वर्ष सम्म थप गरिएका कर्जाहरू                                 | ६२०              | १,८९४,०४५,५०३ |

कोभिड-१९ को अस्थायी घटनाले ल्याएको वित्तीय तथा सञ्चालन अनिश्चितता कम गर्न बैंकले चालेको कदमहरू पर्याप्त रहने विश्वास लिएको छ र समयसंगै सरकारले लगाएका प्रतिबन्धहरू खुकुलो हुदै जाने र कोभिड-१९ को सामना गर्दै आर्थिक गतिविधिहरू चाँडै नै सामान्य अवस्थामा फर्किने कुरामा बैंक आशावादी रहेको छ ।

## ५.२९ तरलता अनुसार सम्पत्ति तथा दायित्वको वर्गीकरण

रकम रु. मा

| विवरण                                           | १-७ दिन               | ८-३० दिन              | ३१-९० दिन             | ९१-१८० दिन            | १८१-२७० दिन           | २७१-३६५ दिन            | एक वर्ष माथि          | जम्मा                  |
|-------------------------------------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|------------------------|-----------------------|------------------------|
| <b>सम्पत्ति</b>                                 |                       |                       |                       |                       |                       |                        |                       |                        |
| १. नगद मौज्दात                                  | ५,०६१,५५४,६७१         | -                     | -                     | -                     | -                     | -                      | -                     | ५,०६१,५५४,६७१          |
| २. बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात      | ७,२०५,१००,९३३         | -                     | -                     | -                     | -                     | -                      | -                     | ७,२०५,१००,९३३          |
| ३. विदेशी बैंकमा गरिएको लगानी                   | -                     | -                     | -                     | ५९,६००,०००            | २६२,२४०,०००           | २८६,०८०,०००            | २,२६४,८००,०००         | २,८७२,७२०,०००          |
| ४. माग तथा अल्प सुचनामा प्राप्त हुने रकम        | ८७९,५२४,१८०           | -                     | -                     | -                     | -                     | -                      | -                     | ८७९,५२४,१८०            |
| ५. सरकारी सुरक्षणपत्र                           | २३९,२८३,६८०           | -                     | २,७६०,८८५,३७०         | १,३९६,९६३,७७२         | ५३४,५४५,७००           | ८९,०५२,४१६             | १५,९१२,७६३,६३१        | २०,९३३,४९४,५६९         |
| ६. नेपाल राष्ट्र बैंकको ऋणपत्रमा गरिएको लगानी   | -                     | -                     | -                     | -                     | -                     | -                      | -                     | -                      |
| ७. अन्तर बैंक तथा वित्तीय संस्थामा गरिएको लगानी | -                     | १२,४२६,६००            | १०,२५१,२००            | -                     | ३३,३७६,०००            | -                      | १,९०७,२००,०००         | १,९६३,२५३,८००          |
| ८. कर्जा तथा सापटी                              | ७४८,०१५,४९०           | ११,४१२,३२७,२०२        | १८,५४४,६४७,३४३        | १८,५८०,३९५,५९४        | १३,६४४,२१५,६५२        | ६,६२५,५७९,०९८          | ५५,६०८,४९२,०२१        | १२५,१६३,६७२,४०१        |
| ९. पाउनु पर्ने ब्याज                            | २,६६१,०८७             | ८,२४८,३२१             | २२,१२२,७२०            | १४,२४४,०३८            | ४,७६९,६२८             | ७९३,७६७                | १८५,३३७,१००           | २३८,१७६,६६०            |
| १०. रिभर्स रिपो                                 | -                     | -                     | -                     | -                     | -                     | -                      | -                     | -                      |
| ११. Acceptance Receivable                       | -                     | -                     | -                     | -                     | -                     | -                      | -                     | -                      |
| १२. क्र.सं. २०, २१ र २२ अन्तर्गत तिर्नुपर्ने    | ४,७६८,०४१,९८५         | १,६६६,१७३,५०७         | ६,२१०,१६१,६०३         | ६,८८९,४०५,०८४         | ३,९३८,६०१,३६७         | ५,१४६,५२४,४३३          | ४,४२७,७७४,३६८         | ३३,०४६,६८२,३४७         |
| १३. अन्य                                        | १,६८८,६७८,७८८         | ६४३,८९६,४३५           | २८८,४५७,६३३           | १४१,१४६,४५४           | -                     | -                      | ४,२४४,९७२,१५४         | ७,००७,१५१,४६४          |
| <b>कुल सम्पत्ति (क)</b>                         | <b>२०,५९२,८६०,८१३</b> | <b>१३,७४३,०७२,०६४</b> | <b>२७,८३६,५२५,८६९</b> | <b>२७,०८१,७५४,९४२</b> | <b>१८,४१७,७४८,३४७</b> | <b>१२,१४८,०२९,७१४</b>  | <b>८४,५५१,३३९,२७४</b> | <b>२०४,३७१,३३१,०२५</b> |
| <b>दायित्व</b>                                  |                       |                       |                       |                       |                       |                        |                       |                        |
| १४. चलती निक्षेप                                | १,७४२,६५६,९३१         | -                     | -                     | -                     | -                     | -                      | ५,८४८,८९४,४१७         | ७,५९१,५५१,३४७          |
| १५. बचत निक्षेप (मागेको बखत पाइने निक्षेप) समेत | ८,७७२,५९१,२८१         | ४,४१७,४६१,६३७         | ४,४१७,४७०,९१४         | -                     | -                     | -                      | ३९,१९६,१३१,०१०        | ५६,८०३,६५४,८४२         |
| १६. मुदती निक्षेप                               | २,९५२,७२१,५५०         | ७,०९०,३३३,६६३         | १४,१९३,१४८,२२७        | १६,५५०,९५२,३४१        | १२,६७२,२२६,२५८        | १३,७५५,४८३,७४४         | ११,३९३,३४१,४६६        | ७८,६०८,२०७,२४९         |
| १७. ऋणपत्रहरु                                   | -                     | -                     | -                     | -                     | -                     | -                      | २,४७६,०८२,२६१         | २,४७६,०८२,२६१          |
| १८. सापटी                                       | ४००,०००,०००           | -                     | ३,४६५,०००             | २१,७१७,०००            | ४०,६०३,८२४            | १०,९८६,०००             | १,१२८,७८७,०००         | १,६०५,५५८,८२४          |
| १९. अन्य दायित्व तथा व्यवस्थाहरु                | २,१२८,१२८,४८४         | -                     | -                     | -                     | -                     | -                      | -                     | २,१२८,१२८,४८४          |
| २०. Acceptance Liabilities                      | २३०,९७०,२०७           | ३५९,२४९,५२८           | ८७८,२३२,१५९           | ४१७,९११,९३७           | १२३,६९९,७९८           | १२,६१६,११७             | २४४,५०२,०३६           | २,२६७,१८१,७८२          |
| २१. उपभोग भैनेसेकेको स्वीकृत सुविधाहरु          | १,२३४,१७८,०५६         | ६१७,०८९,०२८           | ६१७,०८९,०२८           | ३,०८५,४४५,१४०         | २,४६८,३५६,११२         | ४,३१९,६२३,१९६          | -                     | १२,३३१,७८०,५६१         |
| २२. प्रतिपत्र/जमानत (खुद)                       | ३,३०२,८९३,७२२         | ६८९,८३४,९५१           | ४,७१३,८४०,४१६         | ३,३८६,०४८,००७         | १,३४६,५४५,४५७         | ८१४,२८५,१२०            | ४,१८३,२७२,३३२         | १८,४३७,७२०,००४         |
| २३. रिपो                                        | -                     | -                     | -                     | -                     | -                     | -                      | -                     | -                      |
| २४. क्र.सं ११ अन्तर्गत सुविधाको भुक्तानी        | -                     | -                     | -                     | -                     | -                     | -                      | -                     | -                      |
| २५. अन्य                                        | २३४,५३७,३१६           | १४५,०९४,८५१           | २४५,२६४,७५०           | २२७,५९२,३९४           | १६०,७९५,१६०           | ७८,७०३,८१९             | २१,०१९,४७७,३८१        | २२,१११,४६५,६७१         |
| <b>कुल दायित्व (ख)</b>                          | <b>२०,९९८,६७७,५४७</b> | <b>१३,३१९,०६३,६५८</b> | <b>२५,०६९,५१०,४९५</b> | <b>२३,६८९,६६६,८२०</b> | <b>१६,८१२,२२६,६०९</b> | <b>१८,९९१,६९७,९९६</b>  | <b>८५,४९०,४८७,९०२</b> | <b>२०४,३७१,३३१,०२५</b> |
| <b>खुद वित्तीय सम्पत्ति</b>                     | <b>(४०५,८१६,७३३)</b>  | <b>४२४,००८,४०६</b>    | <b>२,७६७,०१५,७४४</b>  | <b>३,३९२,०८८,१२३</b>  | <b>१,६०५,५२१,७३८</b>  | <b>(६,८४३,६९८,२८२)</b> | <b>(९३९,१४८,६२६)</b>  | <b>-</b>               |
| <b>सञ्चित खुद वित्तीय सम्पत्ति</b>              | <b>(४०५,८१६,७३३)</b>  | <b>१८,१९१,६७३</b>     | <b>२,७८५,२०७,०४८</b>  | <b>६,१७७,२९५,१७०</b>  | <b>७,७८२,८१६,९०८</b>  | <b>९३९,१४८,६२६</b>     | <b>-</b>              | <b>-</b>               |

## ५.३० प्रमुख वित्तीय सूचकांकहरू

| विवरण                                            |         | आ.व.<br>२०७३/७४ | आ.व.<br>२०७४/७५ | आ.व.<br>२०७५/७६ | आ.व.<br>२०७६/७७ | आ.व.<br>२०७७/७८ |
|--------------------------------------------------|---------|-----------------|-----------------|-----------------|-----------------|-----------------|
| १. खुद नाफा/कुल आमदानी                           | प्रतिशत | १९.३६           | १५.४१           | १५.२०           | ११.२८           | १४.५९           |
| २. प्रति शेयर आमदानी                             | रु.     | २०.२७           | १५.३७           | १७.४९           | १३.८८           | १७.३५           |
| ३. प्रति शेयर बजार मूल्य                         | रु.     | ४०३             | २३६             | २२४             | १८८             | ३८६             |
| ४. मूल्य आमदानी अनुपात (PE Ratio)                | अनुपात  | १९.८८           | १५.३६           | १२.८१           | १३.५५           | २२.२५           |
| ५. शेयर पूँजीमा लाभांश (बोनस शेयर सहित)          | प्रतिशत | १७.००           | ५.२६            | १५.००           | ११.००           | १६.००           |
| ६. शेयर पूँजीमा नगद लाभांश भुक्तानी              | प्रतिशत | १.००            | १.६४            | १२.००           | ३.००            | ३.०८७           |
| ७. ब्याज आमदानी/कर्जा तथा सापट                   | प्रतिशत | १०.५५           | १२.९३           | १२.२२           | १०.८५           | ८.००            |
| ८. कर्मचारी खर्च/कुल सञ्चालन खर्च                | प्रतिशत | ४४.९४           | ६२.३३           | ५८.६३           | ५६.६३           | ५७.८८           |
| ९. कुल निक्षेप तथा सापटीमा ब्याज खर्च            | प्रतिशत | ६.३२            | ८.१५            | ७.६७            | ६.९०            | ४.८९            |
| १०. सटही घटबढ आमदानी/कुल आमदानी                  | प्रतिशत | ३.२७            | ३.३२            | २.९५            | ३.५१            | ३.८०            |
| ११. कर्मचारी बोनस/कुल कर्मचारी खर्च              | प्रतिशत | ३५.९०           | २४.१९           | २६.८८           | १८.७५           | २३.३६           |
| १२. खुद नाफा/कर्जा सापट                          | प्रतिशत | २.४३            | २.३६            | २.२२            | १.४५            | १.४४            |
| १३. खुद नाफा/कुल सम्पत्ति                        | प्रतिशत | १.८०            | १.७२            | १.६२            | १.०८            | १.०७            |
| १४. कुल कर्जा/निक्षेप                            | प्रतिशत | ९१.८९           | ९२.७५           | ८८.७६           | ८९.५६           | ८७.५२           |
| १५. कुल सञ्चालन खर्च/कुल सम्पत्ति                | प्रतिशत | १.६२            | १.७५            | १.७०            | १.४९            | १.२६            |
| १६. जोखिम भारित सम्पत्तिमा पूँजीकोषको पर्याप्तता | प्रतिशत | १६.८८           | १३.८४           | १४.३७           | १५.१४           | १३.७०           |
| (क) प्राथमिक पूँजी                               | प्रतिशत | १५.३७           | १२.७६           | १३.४६           | ११.८५           | ११.०२           |
| (ख) पुरक पूँजी                                   | प्रतिशत | १.५१            | १.०८            | ०.९१            | ३.२९            | २.६८            |
| १७. निष्कृय कर्जा/कुल कर्जा                      | प्रतिशत | २.०२            | १.४८            | १.१९            | १.५५            | १.६४            |
| १८. ब्याज दर अन्तर                               | प्रतिशत | ३.१९            | ३.८४            | ३.१५            | ४.०३            | ३.५९            |
| १९. प्रति शेयर किताबी मूल्य                      | रु.     | १३६             | १३७             | १४९.२६          | १४७.६१          | १५०.१८          |
| २०. कुल शेयर                                     | संख्या  | ६९,२१६,८९७      | ८०,३३२,३६४      | ८३,७१०,६४८      | ९०,८९८,१७३      | १२५,७६९,२३१     |
| २१. कुल कर्मचारी (स्थायी)                        | संख्या  | ६८४             | ८४४             | ९५५             | १०९१            | १,४५८           |
| २२. इक्विटीमा प्रतिफल                            | प्रतिशत | ११.५२           | ११.२२           | १२              | ८.९३            | ९.५५            |
| २३. लाभांश भुक्तानी अनुपात                       | प्रतिशत | ६.४०            | ०.३४            | ०.८६            | ०.७९            | ०.९२            |
| २४. आमदानी अनुपात                                | प्रतिशत | ६.४३            | ६.५१            | ६.७०            | ७.३८            | ५.७६            |
| २५. लाभांश अनुपात                                | प्रतिशत | ४.२२            | २.२३            | ७.८१            | ५.८५            | ४.१५            |
| २६. खर्च र सञ्चालन आमदानीको अनुपात               | प्रतिशत | ४०.४४           | ४१.४८           | ४३.९०           | ४५.६९           | ५५.०८           |
| २७. कुल सम्पत्ति र शेयर होल्डरहरूको कोषको अनुपात | अनुपात  | ६.९७            | ७.०७            | ७.२१            | ८.२४            | ८.९१            |
| २८. शेयर होल्डरहरूको कोष र कुल दायित्वको अनुपात  | प्रतिशत | १०.९५           | १२.०३           | १५.३४           | ७.९७            | १०.७९           |
| २९. आधार दर                                      | प्रतिशत | ११.१७           | ११.७८           | १०.५२           | ९.०४            | ७.५५            |
| ३०. कर्जा, सापट/पूँजी र निक्षेप दायित्वको अनुपात | प्रतिशत | ७८.६३           | ७७.८७           | ७६.७९           | ७०.६३           | ७७.४२           |
| ३१. कुल शाखा संख्या                              | संख्या  | ६०              | ७८              | ८१              | १०९             | १८९             |
| ३२. कुल ए टि एम संख्या                           | संख्या  | ५७              | ७०              | ७८              | ९९              | ११७             |
| ३३. प्रति कर्मचारीको कुल आमदानी                  | रु.     | १,५८१,३७७       | १,४६२,२०८       | १,५३२,१६६       | १,०९८,५३८       | १,२३७,४५८       |
| ३४. प्रति कर्मचारी खर्च                          | रु.     | ६४२,५८१         | ९२८,९७९         | ९४२,६६४         | ८५७,२४५         | ८४३,४३८         |
| ३५. Diluted प्रति शेयर आमदानी                    | रु.     | २०.३६           | १५.३७           | १७.४९           | १३.८८           | १७.३५           |

नोट: आर्थिक वर्ष २०७३/७४ को अनुपातहरू अधिल्लो GAAP प्रतिवेदनको अनुसार छन् र आर्थिक वर्ष २०७४/७५, २०७५/७६, २०७६/७७ र २०७७/७८ को अनुपात अन्यथा उल्लेख नभएसम्म नेपाल वित्तीय प्रतिवेदनमान अनुसार छन्।

## नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशिका २०७७ को निर्देशन नं २० बुंदा नं ५ संग सम्बन्धी विवरण

सेवाग्राहीलाई पर्ने असुविधा तथा सर्वसाधारणको गुनासो सुनुवाई गर्न यस बैंकले “सूचना तथा गुनासो सुनुवाई डेस्क” स्थापना गरी सेवाग्राहीको गुनासो सुनुवाई गर्दै आएको छ। उपभोक्ताको गुनासो सुनुवाईका लागि बैंकले विभिन्न माध्यमहरूको व्यवस्था गरी गुनासो सुनुवाई गरी रहेको छ। यस बैंकले देशैभरी फैलिएका आफ्ना शाखाहरूमा रहेका सुभाब पेटिका, बैंकको वेबसाईट <https://www.ctznbank.com/grievance-handling>, बैंकको Facebook पेज <https://www.facebook.com/ctznbank>, बैंकको ईमेल [info@ctznbank.com](mailto:info@ctznbank.com) तथा बैंकको हटलाइनमा प्राप्त गुनासोहरूको सुनुवाई गर्दै आएको छ। विभिन्न माध्यमहरूबाट प्राप्त गुनासोहरूको सुनुवाईका निमित्त बैंकले आन्तरिक संयन्त्रको परिचालन गरी छिटोछरितो तवरले सरोकारवालाहरूको जिज्ञासा, सल्लाह, सुभाब तथा गुनासोको समाधान गर्दै आएको छ।

बैंकको गुनासो सुन्ने अधिकारीको विवरण बैंकको वेबसाईट तथा बैंकका शाखा कार्यालयहरूमा राखिएको छ।

गुनासो सुन्ने अधिकारीको विवरण देहाय वमोजिम रहेको छ।

नाम : श्री नारायण राज अधिकारी  
पद : प्रमुख प्रशासकिय अधिकृत  
फोन नम्बर : ०१-४४२७८४२  
मोबाईल नम्बर : ९७७ -९८५६०२८६६४

### आ.व. २०७७/७८ मा ग्राहकबाट प्राप्त भएको गुनासोहरूको विवरण

उपभोक्ताको गुनासो सुनुवाईका लागि बैंकले व्यवस्था गरेको विभिन्न माध्यमहरूबाट आ.व. २०७७/७८ मा ग्राहकबाट प्राप्त भएको गुनासो ४ वटा रहेकोमा ४ वटै गुनासो सुनुवाई भइसकेको छ।

## नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशिका २०७७ को निर्देशन नं ६ को बुंदा नं १६ (च) संग सम्बन्धी विस्तृत विवरण

बैंकले खुद मुनाफाको १ प्रतिशत रकम छुट्याई सामाजिक उत्तरदायित्व कोषको स्थापना गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निमित्त विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ।

### सामाजिक उत्तरदायित्व कोषबाट आ.व. २०७७/७८ मा भएको खर्चको क्षेत्रगत तथा प्रदेशगत विवरण

| प्रदेश/क्षेत्र | संस्कृति | शिक्षा | वित्तीय साक्षरता | स्वास्थ्य  | समाज    | जम्मा      | प्रतिशत |
|----------------|----------|--------|------------------|------------|---------|------------|---------|
| १              | -        | -      | ८०,७०३           | २,०५४,५००  | ३०,०००  | २,१६५,२०३  | १२.४३   |
| २              | -        | -      | ८०,७०३           | २,२७४,५००  | ४५,०१०  | २,४००,२१३  | १३.७८   |
| बागमती         | ६००,०००  | ५०,००० | १२८,५२७          | ३,३०१,९८१  | ८०,०००  | ४,१६०,५०८  | २३.८८   |
| गण्डकी         | -        | -      | ३५,८६८           | ९१३,१११    | -       | ९४८,९७९    | ५.४५    |
| लुम्बिनी       | १०१,०००  | -      | १९१,२९६          | ४,९६७,९२५  | -       | ५,२६०,२२१  | ३०.१९   |
| कर्णाली        | -        | -      | २६,९०१           | १,९०७,४८६  | -       | १,९३४,३८७  | ११.१०   |
| सुदुरपश्चिम    | -        | -      | २१,००२           | ५३२,६४८    | -       | ५५३,६५०    | ३.१८    |
| जम्मा          | ७०१,०००  | ५०,००० | ५६५,०००          | १५,९५२,१५० | १५५,०१० | १७,४२३,१६१ | १००.००  |
| प्रतिशत (%)    | ४.०२     | ०.८९   | ३.२४             | ९१.५६      | ०.२९    | -          | -       |

## नेपाल धितोपत्र बोर्डद्वारा जारी सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा २० (४) बमोजिम अनुपालना सम्बन्धी सारांश

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा व्यवस्था भए बमोजिम बैंक संस्थापना, धितोपत्रको कारोबार, सञ्चालक समिति र कार्यकारी प्रमुख सम्बन्धी व्यवस्था, पूँजी, पूँजीकोष र तरल सम्पत्ति, बैकिङ तथा वित्तीय कारोबार, कर्जा प्रवाह तथा असुलीका साथै लेखा, अभिलेख, विवरण तथा प्रतिवेदन लगायतका अन्य व्यवस्थाहरूको पालना गरिएको छ । सोही क्रममा कम्पनी ऐन, २०६३ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ मा भएका व्यवस्थाहरूको समेत पालना गरिएको अवस्था रहेको छ । यसका अतिरिक्त नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन, २०७७ का व्यवस्थाहरू पालना गर्दै बैंकले आफ्नो वित्तीय सेवा प्रदान गर्दै आएको छ । यसरी बैंकले प्रचलित ऐन, नियम, निर्देशिका बमोजिमका व्यवस्थाहरू पूर्ण परिपालनाको लागि प्रतिवद्ध रहेको छ । त्यसैगरी, नियामक निकायले बैंक संस्थापना गर्दाका बखत ईजाजतपत्र जारी गर्दाका शर्तहरू तथा यस बैंकमा विभिन्न बैंक तथा वित्तीय संस्था गाभिने स्वीकृति प्रदान गर्दाको बखत तोकेका शर्तहरू समेत पालना गरेको छ । नेपाल राष्ट्र बैंकबाट हुने निरीक्षण तथा सुपरिवेक्षणका साथै आन्तरिक लेखापरीक्षक तथा बाह्य लेखापरीक्षकले निरीक्षण/सुपरिवेक्षणको क्रममा औल्याएका कैफियत/सुझावहरूको सम्बन्धमा प्राप्त निर्देशनहरू कार्यान्वयन भईसकेको तथा कतिपय निर्देशनहरू पालनाको क्रममा रहेको साथै उक्त कैफियतहरू पुनः नदोहोरिन व्यवस्थापन सजग रही आफ्ना कार्यहरू थप चुस्त दुरुस्त ढङ्गले सम्पादन गर्दै संस्थागत सुशासनको अवस्था मजबुत बनाएको छ ।

**ऋणपत्र जारी गर्दाको प्रक्षेपित विवरण र लेखापरीक्षण भएको विवरण बीचको तुलना**  
**(विवरणपत्रमा प्रक्षेपण गरिएका र लेखापरीक्षण भएको विवरणहरूमा बीस प्रतिशत वा सो भन्दा बढी फरक सम्बन्धी विवरण)**

बैंकले दश वर्ष अवधि तथा वार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको रु. २,५००,०००,००० (रु. २ अर्ब ५० करोड) रकम बराबर प्रति ऋणपत्र रु. १,०००/- अंकित मूल्यका २,५००,००० (२५ लाख) कित्ता सर्वसाधारणहरूमा ऋणपत्र निष्काशन गर्दा प्रस्तुत विवरणपत्रको प्रक्षेपणमा बैकिङ्ग क्षेत्रमा हुने व्यापार वृद्धिदरमा आधारित भएको र समीक्षा वर्षमा समग्र बैकिङ्ग क्षेत्रमा कोभिड-१९को नकारात्मक असर पर्न गएको कारण बैंकको आ.व. २०७७/७८ मा वासलात र नाफा-नोक्सानका केही सूचाङ्कहरू प्रक्षेपणको तुलनामा २०% भन्दा बढी फरक पर्न गएको छ ।

**वासलात**

रकम रु. हजारमा

| आर्थिक वर्ष २०७७/७८                        |                          |                                |              |                                                           |
|--------------------------------------------|--------------------------|--------------------------------|--------------|-----------------------------------------------------------|
| विवरण                                      | प्रक्षेपित वित्तीय विवरण | लेखापरीक्षण भएको वित्तीय विवरण | फरक (%)      | २० प्रतिशतभन्दा बढी फरक पर्नुका कारणहरू                   |
| <b>सम्पत्ति</b>                            |                          |                                |              |                                                           |
| नगद तथा नगद समान                           | ७,९३०,०००                | ११,५६३,०४२                     | ४५.८१        | नियमित बैकिङ्ग कारोवारको कारण                             |
| नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात         | ५,०८४,९३०                | ३,७९६,४८८                      | -२५.३४       | नियमित बैकिङ्ग कारोवारको कारण                             |
| बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात    | २,०००,०००                | २,८७४,८७५                      | ४३.७४        | नियमित बैकिङ्ग कारोवारको कारण                             |
| व्युत्पन्न (Derivative) वित्तीय उपकरण      | २९,३६०                   | ४७,००७                         | ६०.११        | नियमित बैकिङ्ग कारोवारको कारण                             |
| अन्य व्यापारिक सम्पत्तिहरू                 | ८२,०६०                   | ५९६,८८९                        | ६२७.३८       | मर्जर तथा प्राप्तिको कारण र नियमित बैकिङ्ग कारोवारको कारण |
| बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी | २,१९४,६६०                | ३,२४७,१६७                      | ४७.९६        | मर्जर तथा प्राप्तिको कारण र नियमित बैकिङ्ग कारोवारको कारण |
| ग्राहकलाई कर्जा तथा सापटी                  | ८७,९०५,०१०               | ११८,९१२,०४२                    | ३५.२७        | मर्जर तथा प्राप्तिको कारण र नियमित बैकिङ्ग कारोवारको कारण |
| लगानी सुरक्षणपत्र                          | ९,८९०,४९०                | २२,०१७,४२२                     | १२२.६१       | नियमित बैकिङ्ग कारोवारको कारण                             |
| चालु कर सम्पत्ति                           | १०५,०००                  | २८८,४५८                        | १७४.७२       | नियमित बैकिङ्ग कारोवारको कारण                             |
| सहायक कम्पनीमा लगानी                       | १६७,२००                  | १६७,२०४                        | ०.००         | -                                                         |
| सम्बद्ध कम्पनीमा लगानी                     | १७,९५०                   | १६,०००                         | -१०.८६       | -                                                         |
| लगानी जायजेथा (Investment Property)        | ११२,५५०                  | १४१,१४६                        | २५.४१        | प्रक्षेपण अनुरूप लगानी जायजेथा बिक्री नभएकाले             |
| जायजेथा तथा उपकरण संयन्त्र                 | २,४७०,०७०                | २,८८०,२०४                      | १६.६०        | -                                                         |
| ख्याती र अमूर्त सम्पत्ति                   | ५२,५९०                   | ८३,५६२                         | ५८.८९        | मर्जर तथा प्राप्तिको कारण                                 |
| स्थगन कर सम्पत्ति                          | -                        | -                              | -            | -                                                         |
| अन्य सम्पत्तिहरू                           | २,६४८,४४०                | १,६९७,५४४                      | -३५.९०       | मर्जर तथा प्राप्तिको कारण र नियमित बैकिङ्ग कारोवारको कारण |
| <b>कुल सम्पत्ति</b>                        | <b>१२०,६९०,३१०</b>       | <b>१६८,३२९,०५०</b>             | <b>३९.४७</b> | <b>माथि उल्लेखित समायोजनको कारण</b>                       |
| <b>दायित्व</b>                             |                          |                                |              |                                                           |
| बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी     | ६,६२७,६२०                | २,७६५,००२                      | -५८.२८       | नियमित बैकिङ्ग कारोवारको कारण                             |
| नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी          | १,६०३,६५०                | १,२०५,५५९                      | -२४.८२       | नियमित बैकिङ्ग कारोवारको कारण                             |
| व्युत्पन्न (Derivative) वित्तीय उपकरण      | -                        | -                              | -            | -                                                         |

|                               |                    |                    |              |                                                                        |
|-------------------------------|--------------------|--------------------|--------------|------------------------------------------------------------------------|
| ग्राहकको निक्षेप दायित्व      | ९३,००५,६४०         | १४०,६३८,४११        | ५१.२१        | मर्जर तथा प्राप्तिको कारण र नियमित बैकिङ्ग कारोवारको कारण              |
| तिर्न बाँकी कर्जा सापटी       | -                  | -                  | -            | -                                                                      |
| चालु कर दायित्व               | -                  | -                  | -            | -                                                                      |
| व्यवस्थाहरु                   | ५,३०७              | -                  | १००          | नियमित बैकिङ्ग कारोवारको कारण                                          |
| स्थगन कर दायित्व              | २१७,४८६            | -                  | १००          | नियमित बैकिङ्ग कारोवारको कारण                                          |
| अन्य दायित्वहरु               | २,१३३,१८१          | २,२१०,९००          | -३.५२        | -                                                                      |
| निष्काशन गरिएको ऋणपत्र        | २,४७६,०८२          | २,९९१,५७०          | -१७.२३       | -                                                                      |
| सहायक आवाधिक दायित्वहरु       | -                  | -                  | -            | -                                                                      |
| <b>कुल दायित्व</b>            | <b>१४९,४४१,०२९</b> | <b>१०६,४३९,३८०</b> | <b>४०.४०</b> |                                                                        |
| शेयर पूँजी                    | १२,५७६,९२३         | ९,२६८,८५०          | ३५.६९        | मर्जर तथा प्राप्तिको कारण तथा आ.व. २०७६/७७ को बोनस शेयर बाँडफाडका कारण |
| शेयर प्रिमियम                 | -                  | -                  | -            | -                                                                      |
| सञ्चित मुनाफा                 | १,४२२,७७७          | १,०८६,११०          | ३१.००        | मर्जर तथा प्राप्तिको कारण र नियमित बैकिङ्ग कारोवारको कारण              |
| जगेडा तथा कोषहरु              | ४,८८८,३२१          | ३,८९५,९७०          | २५.४७        | मर्जर तथा प्राप्तिको कारण र नियमित बैकिङ्ग कारोवारको कारण              |
| <b>शेयरधनीहरुको कुल पूँजी</b> | <b>१८,८८८,०२२</b>  | <b>१४,२५०,९३०</b>  | <b>३२.५४</b> | -                                                                      |
| <b>कुल दायित्व तथा पूँजी</b>  | <b>१२०,६९०,३१०</b> | <b>१६८,३२९,०५०</b> | <b>३९.४७</b> | -                                                                      |

## नाफा-नोक्सान हिसाब

रकम रु. हजारमा

| आर्थिक वर्ष २०७७/७८                                      |                          |                                |               |                                                                            |
|----------------------------------------------------------|--------------------------|--------------------------------|---------------|----------------------------------------------------------------------------|
| विवरण                                                    | प्रक्षेपित वित्तीय विवरण | लेखापरीक्षण भएको वित्तीय विवरण | फरक (%)       | २० प्रतिशत भन्दा बढी फरक पर्नुका कारणहरु                                   |
| ब्याज आमदानी                                             | १०,७७८,६६०               | १०,८३९,५३४                     | ०.५६          | -                                                                          |
| ब्याज खर्च                                               | (७,५९४,९७०)              | (७,१८९,१३६)                    | -५.३४         | -                                                                          |
| <b>खुद ब्याज आमदानी</b>                                  | <b>३,१८३,६९०</b>         | <b>३,६५०,३९८</b>               | <b>१४.७०</b>  |                                                                            |
| शुल्क तथा कमीशन आमदानी                                   | १,२९७,२१०                | ८२५,३७०                        | -३६.३७        | कोभिड-१९ को असरले गर्दा प्रक्षेपण अनुरूप नभएको                             |
| शुल्क तथा कमीशन खर्च                                     | (११०,०७०)                | (७३,३६१)                       | -३३.३५        | नियमित बैकिङ्ग कारोवारको कारण                                              |
| <b>खुद शुल्क तथा कमीशन आमदानी</b>                        | <b>१,१८७,१४०</b>         | <b>७५२,०१०</b>                 | <b>-३६.६५</b> | <b>माथि उल्लेखित फरकको कारण</b>                                            |
| <b>खुद ब्याज, शुल्क तथा कमीशन आमदानी</b>                 | <b>४,३६९,८३०</b>         | <b>४,४०२,४०८</b>               | <b>०.७५</b>   | <b>माथि उल्लेखित फरकको कारण</b>                                            |
| खुद व्यापारिक आमदानी                                     | १९२,८३०                  | ४१८,४६६                        | ११७.०१        | नियमित बैकिङ्ग कारोवारको कारण                                              |
| अन्य सञ्चालन आमदानी                                      | १०६,६२०                  | १५३,१०५                        | ४३.६०         | नियमित बैकिङ्ग कारोवारको कारण                                              |
| <b>कुल सञ्चालन आमदानी</b>                                | <b>४,६६९,२८०</b>         | <b>४,९७३,९७९</b>               | <b>६.५३</b>   |                                                                            |
| कर्जा सम्पत्ति तथा अन्य नोक्सानीहरुको क्षय (खर्च)/फिर्ता | (१४९,९८०)                | (३९४,०३६)                      | १६२.७३        | कोभिड-१९ को असरले गर्दा प्रक्षेपण अनुरूप नभएको र मर्जर तथा प्राप्तिको कारण |
| <b>खुद सञ्चालन आमदानी</b>                                | <b>४,५१९,३००</b>         | <b>४,५७९,९४३</b>               | <b>१.३४</b>   | <b>माथि उल्लेखित फरकको कारण</b>                                            |
| सञ्चालन खर्चहरु                                          |                          |                                |               |                                                                            |

|                                 |                  |                  |              |                               |
|---------------------------------|------------------|------------------|--------------|-------------------------------|
| कर्मचारी खर्चहरू                | (१,२२५,१२०)      | (१,२२९,७५३)      | ०.३८         | -                             |
| अन्य सञ्चालन खर्चहरू            | (६५४,१२०)        | (६५०,०४६)        | -०.६२        | -                             |
| हासकट्टी तथा परिशोधन            | (१८४,३००)        | (२४४,८७७)        | ३२.८७        | मर्जर तथा प्राप्तिको कारण     |
| <b>सञ्चालन नाफा</b>             | <b>२,४५५,७६०</b> | <b>२,४५५,२६६</b> | <b>-०.०२</b> |                               |
| गैह्र सञ्चालन आम्दानी           | २५,०००           | १३०,४३८          | ४२१.७५       | नियमित बैकिङ्ग कारोवारको कारण |
| गैह्र सञ्चालन खर्च              | -                | -                | -            | -                             |
| <b>आयकर अधिको नाफा</b>          | <b>२,४८०,७६०</b> | <b>२,५८५,७०४</b> | <b>४.२३</b>  | -                             |
| आयकर खर्च                       |                  |                  |              |                               |
| चालु कर                         | (७४४,२३०)        | (७८०,३०२)        | ४.८५         | -                             |
| स्थगन कर                        | -                | (१,०६१)          | -            | -                             |
| <b>यस अवधिको नाफा/(नोक्सान)</b> | <b>१,७३६,५३०</b> | <b>१,८०४,३४१</b> | <b>३.९०</b>  | -                             |



## नेपाल राष्ट्र बैंक बैंक सपरिवेक्षण विभाग



दरबारमार्ग, काठमाडौं।  
फोन नं.: ४४१९८०५, ७  
फ्याक्स नं.: ४४१०१५९  
Site: www.nrb.org.np  
Email: bsd@nrb.org.np  
पोष्ट बक्स: ७३

प.सं:बै.सु.वि./अफसाइट/एजिएम/०४/२०७८-७९

मिति: २०७८/०६/२५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड,  
नारायणहिटीपथ, काठमाडौं।

**विषय: लाभांश घोषणा/वितरण तथा वित्तीय विवरण प्रकाशन सम्बन्धमा।**

महाशय,

त्यस बैंकबाट पेश गरिएका वित्तीय विवरण तथा अन्य कागजातका आधारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ को उपदफा (२) का प्रावधानहरु पालना गरेको देखिएको हुँदा, ऐ. ऐनको उपदफा (१) बमोजिम बैंकले सञ्चित मुनाफा रु.१,४२,२७,७७,३१०।३६, प्राप्त गरेका संस्थाको स्वाप अनुपातमा फरक परे बापतको रकम रु. १२,५०,२८,२८८।०० र पुँजीगत जगेडा कोषबाट फिर्ता भएको रु. ५०,००,००,०००।०० बाट रकम रु. १,६२,४०,५०,८९१।१० (अक्षरेपि रु. एक अर्व बैसठ्ठी करोड चालिस लाख पचास हजार आठ सय एकानब्बे र पैसा दश) बराबरको बोनस शेयर जारी गर्न र रु. ३८,८२,५६,८०७।२४ (अक्षरेपि अड़तिस करोड बयासी लाख छपन्न हजार आठ सय सात र पैसा चौबीस) नगद लाभांश गरी जम्मा रकम रु. २,०१,२३,०७,६९८।३४ (अक्षरेपि रु. दुई अर्व एक करोड तेइस लाख सात हजार छ सय अन्नानब्बे र पैसा चौतीस) लाभांश अन्य प्रचलित कानूनी व्यवस्थाको समेत पालना गर्ने गरी कर दाखिला गर्ने दायित्व त्यस बैंकको हुने गरी बार्षिक साधारण सभाबाट स्वीकृत भएको अवस्थामा मात्रै वितरण गर्न स्वीकृतिका साथै आ.व. २०७७/७८ को बार्षिक हिसाब बार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने प्रयोजनार्थ देहायका निर्देशन सहित सार्वजनिक गर्न सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराउँदछु।

- प्रारम्भिक लेखापरिक्षण प्रतिवेदन तथा सो उपर व्यवस्थापनको जवाफमा उल्लेख गरिएका सम्पूर्ण कैफियतहरु पूर्ण रुपले सुधार गर्न तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिने आवश्यक व्यवस्था मिलाउनु हुन।
- यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशनको निर्देशन नं. १० को बुँदा नं. ७ बमोजिम इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशत सम्ममात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लिखित सीमाभन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनीहरु रहेमा ती संस्थापक शेयरधनीहरुले आफ्नो शेयर सो सीमाभित्र नल्याएसम्म प्रस्तावित नगदलाभांश तथा बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्थामिलाउनु हुन।
- बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ११ को उपदफा ३ मा बैंकको चुक्ता पुँजीको २ प्रतिशतभन्दा बढी शेयर धारण गरेका संस्थापकहरुले आफुले धारण गरेको शेयर बिक्री तथा धितो बन्धक राख्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था रहेकोले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई आफुले धारण गरेको शेयर धितो बन्धक राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपयोग गरेका संस्थापक शेयरधनीहरु रहेमा ती संस्थापक शेयरधनीहरुलाई सोको स्वीकृति



## नेपाल राष्ट्र बैंक

### बैंक सपरिवेक्षण विभाग



दरबारमार्ग, काठमाडौं ।

फोन नं.: ४४१९,८०५,७

फ्याक्स नं.: ४४१०१५९

Site: [www.nrb.org.np](http://www.nrb.org.np)

Email: [bsd@nrb.org.np](mailto:bsd@nrb.org.np)

पोष्ट बक्स: ७३

नलिएसम्म वा शेयर धितो बन्धक राखी उपयोग गरेको कर्जा पूर्ण रुपमा चुक्ता गरी शेयर फुकुवा नगरेसम्म प्रस्तावित नगद लाभांश एवं बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनु हुन ।

४. उपरोक्त निर्देशनहरुलाई त्यस बैंकको वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित गर्नुहुन ।


भवदीय,

(सजन ठकाल)

सहायक निर्देशक

बोधार्थ :

१. नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग ।
२. बैंक सपरिवेक्षण विभाग, प्रतिवेदन कार्यान्वयन इकाई, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ।



बैंकको प्रतिक्रिया:

बैंकले उपरोक्त निर्देशनहरुको कार्यान्वयनको व्यवस्था गरीसकेको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछौं ।

## प्रबन्धपत्रमा गरिएको प्रस्तावित संशोधनको तीन महले

### प्रबन्धपत्रको दफा ५(ख) र (ग)मा संशोधन:

| क्र. सं. | सम्बन्धित विषय         | साबिक व्यवस्था                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                | प्रस्तावित संशोधन                                                                                                                                                                                                                                                                                                                                                                                                                               | कारणहरू                                                                                                                                                                                                                                |
|----------|------------------------|---------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|-------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|
| १.       | बैंकको पूँजीको संरचना: | <p>५. बैंकको पूँजीको संरचना :</p> <p>५(ख) बैंकको कुल जारी पूँजी रु. १२,५७,६९,२३,११४/- (अक्षरेपी बाह्र अर्ब सन्ताउन्न करोड उनन्सत्तरी लाख तेईस हजार एक सय चौध रुपैयाँ मात्र) हुनेछ । सो पूँजीलाई रु. १००/- का दरले १२,५७,६९,२३१.१४ (बाह्र करोड सन्ताउन्न लाख उनन्सत्तरी हजार दुई सय एक्तीस दशमलव चौध) थान साधारण शेयरमा विभाजित गरिएको छ । बैंकले तत्काल जारी गर्ने शेयर पूँजी न्युनतम रु. १२,५७,६९,२३,११४/- (अक्षरेपी बाह्र अर्ब सन्ताउन्न करोड उनन्सत्तरी लाख तेईस हजार एक सय चौध रुपैयाँ मात्र) हुनेछ ।</p> | <p>५. बैंकको पूँजीको संरचना :</p> <p>५(ख) बैंकको कुल जारी पूँजी रु. १४,२०,०९,७४,००६/- (अक्षरेपी चौध अर्ब बीस करोड नौ लाख चौहत्तर हजार छ रुपैयाँ मात्र) हुनेछ । सो पूँजीलाई रु.१००/- का दरले १४,२०,०९,७४०.०६ (चौध करोड बीस लाख नौ हजार सात सय चालीस दशमलव छ) थान साधारण शेयरमा विभाजित गरिएको छ । बैंकले तत्काल जारी गर्ने शेयर पूँजी न्युनतम रु. १४,२०,०९,७४,००६/- (अक्षरेपी चौध अर्ब बीस करोड नौ लाख चौहत्तर हजार छ रुपैयाँ मात्र) हुनेछ ।</p> | सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम १२.९.१३ प्रतिशत वोनस शेयर रु. १,६२,४०,५०,८९१.१०/- (अक्षरेपी एक अर्ब बैसठ्ठी करोड चालीस लाख पचास हजार आठ सय एकानब्बे दशमलव दश रुपैयाँ मात्र) वितरण गर्दा जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकोले । |
|          |                        | ५(ग) बैंकको तत्काल चुक्ता पूँजी न्युनतम रु. १२,५७,६९,२३,११४/- (अक्षरेपी बाह्र अर्ब सन्ताउन्न करोड उनन्सत्तरी लाख तेईस हजार एक सय चौध रुपैयाँ मात्र) हुनेछ ।                                                                                                                                                                                                                                                                                                                                                   | ५(ग) बैंकको तत्काल चुक्ता पूँजी न्युनतम रु. १४,२०,०९,७४,००६/- (अक्षरेपी चौध अर्ब बीस करोड नौ लाख चौहत्तर हजार छ रुपैयाँ मात्र) हुनेछ ।                                                                                                                                                                                                                                                                                                          |                                                                                                                                                                                                                                        |



## विभागिय प्रमुखहरू

|                                                                    |                                                                         |
|--------------------------------------------------------------------|-------------------------------------------------------------------------|
| हरिप्रसाद घिमिरे<br>प्रमुख-एम.एस.एम.ई यूनिट                        | रोमन प्रधानांग<br>प्रमुख-सूचना प्रविधि विभाग                            |
| रोशन मल्ल<br>प्रमुख-सहवित्तीयकरण/पूर्वाधार बैकिङ यूनिट             | रोशन मानन्धर<br>प्रमुख-रिटेल बैकिङ यूनिट                                |
| भवानी शंकर चापागाईं<br>प्रमुख-क्लस्टर १ (प्रदेश १)                 | प्रभाकर कुमार देवकोटा<br>प्रमुख-क्लस्टर २ (प्रदेश १)                    |
| रत्नेश्वर लाल कर्ण<br>प्रमुख-अनुपालन                               | मनिषा कर्ण<br>कार्यकारी प्रशासकिय अधिकृत                                |
| तुलसी राज रिजाल<br>प्रमुख-एस.एम.ई. यूनिट                           | धीरजराज जोशी<br>प्रमुख-कर्जा तथा मार्केटिङ - कलस्टर १ (लुम्बिनी प्रदेश) |
| सुनिल मोक्तान<br>प्रमुख-कर्जा जोखिम विभाग (सी.सी.बी.यू./एस.एम.ई)   | अशोक राज वाग्ले<br>प्रदेश सपोर्ट यूनिट                                  |
| अनित सापकोटा<br>प्रमुख-सञ्चालन नीति तथा प्रणाली कार्यान्वयन        | सुरेश प्रसाद थपलिया<br>प्रमुख-ट्रेड प्रशासन विभाग                       |
| विष्णु प्रसाद पोखरेल<br>प्रमुख-क्लस्टर २ (लुम्बिनी प्रदेश)         | सुदर्शन थैव<br>प्रमुख-क्लस्टर ३ (लुम्बिनी प्रदेश)                       |
| बाशु देव मल्ल<br>प्रमुख-क्लस्टर ५ (लुम्बिनी प्रदेश)                | सुयश कुमार पौडेल<br>प्रमुख-ट्रान्जेक्सन बैकिङ विभाग                     |
| अंगिश श्रेष्ठ<br>प्रमुख-ट्रेजरी विभाग                              | भूपेन्द्र विष्ट<br>प्रमुख-केडिट कार्ड विभाग                             |
| मुक्तिनाथ तिमिसिना<br>शाखा संयोजन अधिकृत-जनकपुर क्लस्टर (प्रदेश-२) | आकांक्षा बस्नेत<br>कार्यकारी वित्त अधिकृत                               |
| सुशान्त बल्लव पन्त<br>प्रमुख-क्लस्टर ४ (लुम्बिनी प्रदेश)           | प्रशांत बिक्रम खड्गी<br>प्रमुख-सञ्चालन विभाग                            |
| हरि बाबु थापा<br>प्रमुख-कर्जा प्रशासन विभाग                        | विनय रौनियार<br>प्रमुख-कर्जा जोखिम विभाग - उपभोक्ता बैकिङ यूनिट         |
| पारस बिक्रम थापा<br>प्रमुख-निक्षेप प्रवर्द्धन विभाग                | नबिन्द्र नापित<br>प्रमुख-कर्जा असुलि विभाग                              |
| केदार अधिकारी<br>प्रमुख-कानून विभाग                                | विष्णुमान श्रेष्ठ<br>प्रमुख-रेमिट्यान्स विभाग                           |
| दिकेन्द्र राम कसजु<br>प्रमुख-सामान्य सेवा विभाग                    | नीतिका घिमिरे<br>प्रमुख-कपोरेट कम्युनिकेसन विभाग                        |
| उदयरज केशरी<br>इन्चार्ज-कार्ड विभाग                                | भावना ओझा<br>प्रमुख-अनुसन्धान तथा विकास                                 |
| रोजिना तिवारी<br>इन्चार्ज-डीम्याट/आस्वा                            | सुबी महर्जन<br>इन्चार्ज-ई बैकिङ यूनिट                                   |
| सुजाता सुवेदी<br>इन्चार्ज-बी.एल.बी.                                |                                                                         |

### प्रदेश प्रबन्धक/शाखा प्रबन्धक/इन्चार्जहरू

| प्रदेश नं. १ - प्रदिप सेढाई (प्रदेश प्रबन्धक)    |                                 |                               |                                            |                                     |
|--------------------------------------------------|---------------------------------|-------------------------------|--------------------------------------------|-------------------------------------|
| प्रदीप कुमार माझी<br>बानीगामा                    | सन्तोष लामिछाने<br>भोजपुर       | रूपेश तामाङ<br>विराटनगर २     | प्रकाश नेपाल<br>विराटनगर                   | तीर्थराज नेपाल<br>बिर्तामोड         |
| मीन बहादुर घिमिरे<br>चक्रघाटी                    | सदानन गुप्ता<br>दमक             | खेम कट्टेल<br>डाँगीहाट        | तोर्णबहादुर कार्की<br>धरान                 | क्षितिज घिमिरे<br>दुहबी             |
| बिपिन पौडेल<br>गाईघाट                            | लोकनाथ निरौला<br>हल्दीबारी      | अभिषेक अग्रवाल<br>हरिनगर      | राजेन्द्र कुमार पराजुली<br>इनरुवा          | विशाल दाहाल<br>इटहरी                |
| पुष्पराज काफ्ले<br>कञ्चनबारी २                   | रूपेश राजवंशी<br>कञ्चनबारी      | एलिना श्रेष्ठ<br>कर्सिया      | उमा खतिवडा<br>कटहरी                        | कृष्ण अधिकारी<br>लौकाही             |
| बया कुमार राई<br>लिखुपिके                        | हरिबहादुर खत्री<br>माङ्सेबुंग   | सीताराम दरल<br>पथरी           | रोजी कडेल<br>रंगेली                        | भरत घिमिरे<br>सलकपुर (मोरङ)         |
| दिप प्रकाश राई<br>शहीदभूमी                       |                                 |                               |                                            |                                     |
| प्रदेश नं. २ - दिवस सिंह ठकुरी (प्रदेश प्रबन्धक) |                                 |                               |                                            |                                     |
| विशाल लाल श्रेष्ठ<br>बर्दिवास                    | दशरथ शाह<br>भानु चौक (जनकपुर)   | अमेन्द्र कुमार यादव<br>भारदह  | सनी खतिवडा<br>बीरगंज                       | भूपेन्द्र कुमार यादव<br>बोडेबर्साइन |
| बिकास कार्की<br>धनुषाधाम                         | राधिका घिमिरे<br>फतेहपुर        | सज्जाद हुसैन अन्सारी<br>गरुडा | सुब्रत राय<br>गौशाला                       | पुष्कर कोइराला<br>जलेश्वर           |
| मोहम्मद फिरोज अहमद<br>कल्याणपुर                  | जीब नारायण यादव<br>कञ्चनरूप     | बिकल्प नेपाल<br>कोल्हवी       | गोर्वेन्द्र कुमार भा<br>लहान               | मुकेश साह<br>लोहरपट्टी              |
| विवेन्द्र कुमार साह<br>महेन्द्रनगर (धनुषा)       | अहिष कटुवाल<br>पथलैया           | पशुपति कुमार यादव<br>पाटो     | सन्दिप अधिकारी<br>पिपरा                    | राज कुमार यादव<br>राजविराज          |
| सन्दीप कुमार पाण्डे<br>रामगोपालपुर               | रमेश कर्ण<br>सबैला              | विवेक कुमार भा<br>सम्सी       | संजय कुमार पंडित<br>विद्यापति चौक (जनकपुर) | अजीत कुमार ठाकुर<br>यदुकुहा         |
| राकेश कुमार राउत<br>औरही                         | ठाकुर प्रसाद लम्साल<br>निजगढ    |                               |                                            |                                     |
| बागमती प्रदेश - मनिष पाण्डे (प्रदेश प्रबन्धक)    |                                 |                               |                                            |                                     |
| बिजय भक्त प्रधान<br>बनेपा                        | अमित कुमार बस्नेत<br>भैँसेपाटी  | इन्द्र कसुला<br>भक्तपुर       | दिपचन्द्र रेग्मी<br>भरतपुर                 | दीपक कुमार श्रेष्ठ<br>बौद्ध         |
| मनोज अधिकारी<br>चाबहिल                           | पुष्कर कार्की<br>चरिकोट         | कृष्ण प्रसाद धिताल<br>देवीघाट | राजु मानन्धर<br>डिल्लीबजार                 | सुरज कुमार न्यौपाने<br>दरबारमार्ग   |
| रक्षा पोखरेल नेपाल<br>ग्वार्को                   | अशोक कुमार चौधरी<br>हरिहरपुरगढी | अशोक थापा<br>हेटौंडा          | किशोर सापकोटा<br>ज्यामिरे                  | नितेश कोइराला<br>कलंकी              |
| निर्मल प्रसाद गौतम<br>कमलादी                     | रंजीता श्रेष्ठ<br>कपन           | सरोज भट्टराई<br>कोटेश्वर      | राज श्रेष्ठ<br>कुलेश्वर                    | मनिषा थापा<br>कुपण्डोल              |

|                                                          |                                   |                                         |                                |                               |
|----------------------------------------------------------|-----------------------------------|-----------------------------------------|--------------------------------|-------------------------------|
| निरेश ढुंगेल<br>लामबगर                                   | कृष्ण बहादुर साउद<br>महाबौद्ध     | मीन बहादुर भण्डारी<br>मैतीदेवी          | रवीन्द्र पौडेल<br>मनहरी        | कर्णधोज लामा<br>मंगलपुर       |
| सचिन्द्र हरि सुवेदी<br>नारायणगढ                          | सुरेश कराखेती<br>नारायणगोपाल चोक  | सुमीना श्रेष्ठ<br>नयाँबजार              | सोमी मल्ल<br>नयाँ बानेश्वर     | रीमा राजवंशी<br>न्यूरोड       |
| राम मल्ल<br>सामाखुसी                                     | सुदीप अधिकारी<br>सिनामंगल         | सुदीप ढकाल<br>सिन्धुली                  | अमृत लामा<br>सुनापति           | पवन काजी खत्री<br>टाँडी       |
| सुवास पौडेल<br>तेमाल                                     | किरण महत<br>थहिटी                 | धुर्ब सुवेदी<br>थानकोट                  | दीपक चित्रकार<br>थापाथली       | बिजेश श्रेष्ठ<br>ठिमी         |
| रचना खतिवडा<br>टोखा                                      | रजल तुलाधर<br>कीर्तिपुर           | श्रुति डंगोल<br>कुमारीपाटी              |                                |                               |
| गण्डकी प्रदेश - बिनोद भण्डारी (नि. प्रदेश प्रबन्धक)      |                                   |                                         |                                |                               |
| हरि पौडेल<br>अमरापुरी                                    | राजन भण्डारी<br>अरुणखोला          | संजय घिमिरे<br>बाग्लुङ                  | जीवन बोगटी<br>बेनी             | अनुप अधिकारी<br>भोटेओडार      |
| दीपक अधिकारी<br>चामे                                     | ललित थानेट<br>धारापानी            | श्याम हरि तिवारी<br>हस्पिटल चोक (पोखरा) | गोविन्द पन्थी<br>कावासोती      | हरिप्रसाद अधिकारी<br>कोल्हुवा |
| अरुण अधिकारी<br>नयाँ सडक, पोखरा                          | पुष्पराज दवाडी<br>सिमलचौर (पोखरा) |                                         |                                |                               |
| लुम्बिनी प्रदेश - प्रदिप कुमार श्रेष्ठ (प्रदेश प्रबन्धक) |                                   |                                         |                                |                               |
| दल बहादुर राणा<br>अमुवा                                  | दिनेश कुमार ढुंगाना<br>बढैयाताल   | सुनिल कुमार बम<br>बंगलाचुली             | रिखी राम सापकोटा<br>बाँसगढी    | जगदीश जी सी<br>बर्दघाट        |
| संजय ठाकुर<br>बेलटारी                                    | प्रकाश अधिकारी<br>बेलबास          | एकनारायण अर्याल<br>भैरहवा               | सुवास अर्याल<br>भालुही         | मधु खनाल<br>भूमही             |
| दुर्गाबहादुर डाँगी<br>भुमे                               | सन्तोष कुमार श्रेष्ठ<br>भुतहा     | डोर्न बहादुर जीसी<br>बोडगाउँ            | सुधीर रेग्मी<br>बुटवल          | परीक्षित ज्ञवाली<br>छपिया     |
| चिरञ्जीवी शर्मा<br>छहरा                                  | सुरज क्षेत्री<br>देवीनगर          | नारायण भण्डारी<br>ड्राइभरटोल            | अरविन्द रेग्मी<br>घोराही       | यज्ञमणि घिमिरे<br>गोपीगञ्ज    |
| महेश कार्की<br>हस्पिटललाईन                               | समिर कुमार श्रेष्ठ<br>इमिलिया     | बालकृष्ण पोखरेल<br>फिम्रुक              | मनोहर कुमार चौधरी<br>जिमिरेभार | स्मिता पाण्डे<br>जितपुर       |
| किरण कुमार के.सी.<br>कालिकानगर                           | राजदीप कर्माचार्य<br>कान्छी बजार  | विनोद कुँवर<br>कोहलपुर                  | अनन्त भट्टराई<br>कोपावा        | बेनु माधव भट्टराई<br>कोटिहावा |
| ओम प्रकाश खनाल<br>लखनचोक                                 | चेतन पराजुली<br>लमही              | हेमराज गौतम<br>माधवलीया                 | दीपेन्द्र गुप्ता<br>महेशपुर    | मनोज ज्ञवाली<br>मंगलापुर      |
| सुशील चापागाईं<br>मणिग्राम                               | बिपिन भण्डारी<br>मनपाकडी          | कृष्णप्रसाद घिमिरे<br>मुर्गिया          | गोविन्द देव पन्त<br>नेपालगन्ज  | गोपाल प्रसाद थारु<br>ओडारी    |
| मीना पाण्डे<br>परासी                                     | भीमकान्त भट्टराई<br>पिपरा         | निशा थापा<br>प्रभास                     | गणेश पौडेल<br>रामापुर          | कृष्ण ज्ञवाली<br>रानीबगिया    |

|                                                 |                                   |                                |                                 |                            |
|-------------------------------------------------|-----------------------------------|--------------------------------|---------------------------------|----------------------------|
| अमित घिमिरे<br>सानोश्री                         | रुद्र मणि सुवेदी<br>सौ फरसतीकर    | शान्ति पाण्डे<br>सेमारा        | आशिष घिमिरे<br>शंकरनगर          | अर्जुन थापा<br>शितलनगर     |
| राजेन्द्र शर्मा<br>शिवपुर                       | केशव चौधरी<br>सिद्धार्थनगर        | कृष्ण प्रसाद पन्थी<br>सुखानगर  | कृष्ण क्षेत्री<br>सुनवल         | पुस्कर बोहरा<br>तामनगर     |
| भीम बहादुर पडे मगर<br>तानसेन                    | नविन भुसाल<br>तौलिहवा             | घनश्याम भण्डारी<br>तुलसीपुर    | तेज प्रसाद न्यौपाने<br>योगीकुटी |                            |
| कर्णाली प्रदेश - विनय गौतम (प्रदेश प्रबन्धक)    |                                   |                                |                                 |                            |
| नविन कुमार बोहोरा<br>डोल्पा                     | हेम राज हमाल<br>गमगढी (मुगु)      | टार्जन अधिकारी<br>जाजरकोट      | महेश शाही<br>जुम्ला             | पृथी बहादुर डाँगी<br>जुफाल |
| अर्जुन रावल<br>नाम्खा (हुम्ला)                  | कलाम सेजुवाल<br>सर्केगाड (हुम्ला) | केशाड लामा<br>सिमीकोट (हुम्ला) | प्रकाश महत<br>सुर्खेत           |                            |
| सुदुरपश्चिम प्रदेश - संजय पुन (प्रदेश प्रबन्धक) |                                   |                                |                                 |                            |
| समीर कुमार चौधरी<br>अत्तरिया                    | बम बहादुर बुढा<br>बभ्राङ          | मञ्जु पाठक<br>धनगढी            | प्रकाश घिमिरे<br>महेन्द्रनगर    | दिलीप उपाध्याय<br>मोहन्याल |
| मीन राज अवस्थी<br>सुर्खड                        | ईश्वरी प्रसाद ढकाल<br>ढकारी       |                                |                                 |                            |



सवारी दुर्घटनामा घाइते भएका सर्केगाड शाखाको सुरक्षा गार्डलाई बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेलद्वारा सहानुभुति प्रदान गर्दै ।



ड्यूटीको क्रममा घाइते भएको कर्सिया शाखाको सुरक्षा गार्डलाई बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेलद्वारा आर्थिक सहयोग साथै सहानुभुति प्रदान गर्दै ।

## CBIL NETWORK



## BRANCH OFFICES

PROVINCE 1 - 26 Branches

PROVINCE 2 - 27 Branches

BAGMATI PROVINCE - 43 Branches

GANDAKI PROVINCE - 12 Branches

LUMBINI PROVINCE - 59 Branches

KARNALI PROVINCE - 9 Branches

SUDUR PASHCHIM PROVINCE - 7 Branches

**TOTAL BRANCHES - 183 Branches**



सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर समारोह

## आ.व. २०७७/७८ मा बैंकमा भएका गतिविधिहरू



सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर समारोह



सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकको एकीकृत कारोबारको समुद्घाटन समारोह



सिटिजन्स बैंकले सिर्जना फाइनेन्सलाई प्राप्ति गर्ने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर समारोह



सिटिजन्स बैंक र सिर्जना फाइनेन्सको एकीकृत कारोबारको समुद्घाटन समारोह

# व्यवस्थापन समूह



गणेश राज पोखरेल  
प्रमुख कार्यकारी अधिकृत



सुमित बाबु खत्री  
वरिष्ठ नायव-प्रमुख कार्यकारी अधिकृत



पारस कुमार काफ्ले  
नायव-प्रमुख कार्यकारी अधिकृत



राजेन्द्र लाल श्रेष्ठ  
नायव-प्रमुख कार्यकारी अधिकृत/  
कम्पनी सचिव/सूचना अधिकारी



रामधन श्रेष्ठ  
सहायक-प्रमुख कार्यकारी अधिकृत/  
आन्तरिक लेखा परीक्षण विभाग



संजीव कुमार श्रेष्ठ  
प्रमुख सूचना प्रविधि अधिकृत



रवि कुमार रौनियार  
प्रमुख अनुपालन अधिकृत



सुमन मुलेपती  
प्रमुख कर्जा अधिकृत



नारायण राज अधिकारी  
प्रमुख प्रशासकिय अधिकृत/प्रवक्ता/  
गुनासो सुन्ने अधिकारी



अमित खनाल  
प्रमुख जोखिम अधिकारी



प्रमेश राज कायस्थ  
प्रमुख वित्त अधिकृत

www.ctznbank.com



सिटीजन्स  
घर कर्जा

# खुशी आफ्नै घर हुनुको...

## बिशेषताहरू:

- सरल मासिक भुक्तानी
- २५ वर्षसम्मको समयावधि
- ३ कार्य दिन भित्र निर्णय हुने
- निःशुल्क Credit Card

सिटीजन्स घर कर्जा



थप जानकारीका लागि बैंकको नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोला ।

Online आवेदन दिनका लागि  
माथि दिईएको QR Code Scan गर्नुहोस् ।

सम्पूर्ण बैंकिङ सुविधाका लागि TOLL FREE 1660-01-66667